

अभिभावक शिक्षा

सहजकर्ताको लागि सन्दर्भ सामग्री



नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
सानोठिमी, भक्तपुर

प्रकाशक:



नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
सानोठिमी, भक्तपुर

प्राविधिक सहयोग:



प्रकाशन वर्ष: वि.सं. २०७२

प्रकाशन सहयोग: युनिसेफ नेपाल

सर्वाधिकार: प्रकाशकमा

यस प्रकाशनको कुनै पनि अंश प्रकाशित गर्नु परेमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रारम्भिक बालविकास शाखाको स्वीकृति आवश्यक छ । शैक्षिक तथा नाफा नकमाउने संस्थाहरूले सजिलैसित स्वीकृति प्राप्त गर्न सक्ने छन् । अभिभावक शिक्षा सञ्चालन गर्न चाहनुहुने सरकारी गैरसरकारी सङ्घसंस्थाले प्रारम्भिक बालविकास शाखामा समन्वय गर्नुहोला ।



नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
सानोठिमी, भक्तपुर



मिति २०७९/०२/१६

च.नं

प.सं

गर्भावस्थादेखि आठ वर्षसम्मको उमेर बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, सामाजिक, संवेगात्मक र साँस्कृतिक पक्षको विकास गरी अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने दृष्टिले अत्यन्तै महत्त्वपूर्ण अवस्था हो। यो अवस्था मानव विकासको जग निर्माण हुने अत्यन्त संवेदनशील र महत्त्वपूर्ण अवस्था हो। यसै अवस्थामा बालबालिकाको मस्तिष्क निर्माण र बौद्धिक विकास तीव्र हुन्छ भन्ने तथ्य विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ। प्रारम्भिक उमेरमा सिकेका र अनुभव गरेका आधारभूत ज्ञान, सिप, व्यवहार र बानीहरू नै भावी जीवनको आधारशिलाका रूपमा स्थापित हुने गर्दछन्। यसमा अभिभावकको भूमिका नै मुख्य रहने तथा हरेक बालबालिकाको सुन्दर भविष्य अभिभावकको अन्तिम लक्ष्य समेत भएकोले यस उमेर समूहका बालबालिकाको विकासात्मक पक्षहरू र यसमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाबारे उनीहरूको क्षमता विकास तथा सचेतना अभिवृद्धि आवश्यक हुन्छ।

यसका लागि विभिन्न समयमा अभिभावकको सचेतना अभिवृद्धि सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। यसै क्रममा २०७३ सालमा तत्कालीन शिक्षा विभागले युनिसेफ नेपाल तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको सहयोग समेतमा पहिलेको अभिभावक शिक्षा ६ मोडेलमा आधारित भएर **अभिभावक शिक्षा सहजकर्ताको लागि सन्दर्भ सामग्री** तयार गरेको थियो। उक्त सामग्री प्रयोगका क्रममा प्राप्त अनुभव र पृष्ठपोषण, यस क्षेत्रका विज्ञको सल्लाहसमेतलाई समावेश गरी परिमार्जित संस्करण तयार गरिएको छ।

यो सन्दर्भ सामग्री शिक्षा क्षेत्र मात्र नभइ प्रारम्भिक बालविकासमा आवद्ध सम्पूर्ण सरोकारवालालाई उपयोगी हुने अपेक्षा गरिएको छ। यो सामग्री तयार गर्न सहयोग पुऱ्याउने सम्बन्धित क्षेत्रका विज्ञ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका कर्मचारीहरू र यसलाई पूर्णता प्रदान गर्न निरन्तर सहयोग गर्ने युनिसेफ नेपालप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यसको कार्यान्वयनमा पनि सबैको सहयोग रहने विश्वास लिएको छु।

चूडामणि पौडेल
महानिर्देशक

प्रारम्भिक बालविकाससम्बन्धी अभिभावक शिक्षा

परिचय

प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि आठ वर्षसम्म) मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था हो । यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्दछ । यही अवस्थामा बालबालिकाले जस्तो अनुभव पाउँछन्, भावी जीवन उस्तै हुन्छ । शिशु गर्भमा रहँदा वा शिशुको जन्मपछि बालबालिकाको उचित स्याहार र विकासको अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकहरूको हुन्छ ।

बृहत् नेपाली शब्दकोषले पालनपोषण गर्ने, हेरविचार गर्ने संरक्षकको अर्थमा अभिभावकलाई बुझाएको छ । यसैगरी बालअधिकारको धारा १८ को १ ले अभिभावकलाई कानुनी रूपमा हेरचाह गर्ने, जिम्मेवारी वहन गर्ने वयस्क भनी परिभाषित गरेको छ । नाताले आमाबुबा, हजुरआमा, हजुरबुबा, दाइदिदी र अन्य स्याहारकर्ताहरू अभिभावक भएतापनि अभिभावकत्व लिने व्यक्ति सच्चा अभिभावक हो । बालबालिकालाई पालनपोषण, स्याहारसुसार, स्वास्थ्य, सरसफाइ, सुरक्षा, उत्प्रेरणा, खेल, कुराकानी र स्नेहपूर्ण व्यवहारले विकासमा प्रत्यक्ष सहयोग पुऱ्याउने तथा कानुनी हक अधिकार दिलाउने जिम्मेवारी अभिभावकत्व हो । त्यसैले अभिभावक शब्दभित्र अभिभावकत्व जोडिएको हुन्छ । अभिभावकको विशेषगरी, बालबालिकाको भावना, संवेदनशीलता, आचरण, व्यवहार, स्वभाव, आत्मविश्वास, आत्मसम्मान, सिक्ने क्षमता, सामाजिक सम्बन्ध कायम गर्ने सिप विकासमा महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले बालबालिकाको पहिलो विद्यालय उनीहरूको घर र अभिभावक पहिलो शिक्षक हुन् ।

अभिभावक शिक्षाको महत्त्व

सामाजिक संरचना, प्रविधिको प्रयोगले समाजलाई छिट्टै परिवर्तन गरेसँगै अभिभावकको परिभाषा र जिम्मेवारी पनि बहत् हुँदै गएको छ । बालबालिका हुर्काउने सिप परम्परागत रूपमा परिवारले सिकाएता पनि पारिवारिक संरचना टुक्रँदै जाँदा परम्परागत सिप पनि आउँदो पुस्ताले नजान्ने भएका छन् । आजको वैज्ञानिक युगमा अभिभावकहरूलाई बालबालिका हुर्काउने वैज्ञानिक सिप अत्यावश्यक भएको छ । विभिन्न अनुसन्धानले देखाए अनुरूप बालबालिकाको विकास गर्भ रहनु अगावैदेखिको वातावरणमा निर्भर गर्छ । बालबालिकाको उमेर जति सानो भयो, त्यति नै विकास र सिकाइको दृष्टिले महत्त्वपूर्ण हुन्छ । तर अभिभावकले उपयुक्त सिप नजानेर बालबालिकालाई नकारात्मक व्यवहारहरू गर्दा उनीहरूको जीवन नै सड्कटमा पर्ने जस्तै: व्यवहारमा समस्या आउने, बौद्धिक क्षमता ह्रास हुने, कुपोषणले शारीरिक तथा बौद्धिक क्षमता न्यून हुने, लागुपदार्थ दुर्व्यसन, तथा अन्य अपराधमा संलग्न हुने जस्ता जटिल समस्याहरू देखापर्छन् । यसले बालबालिकाको जीवन त व्यर्थ हुने नै भयो, साथै परिवार, समाज र राष्ट्रकै लागि पनि उनीहरू बोभको रूपमा स्थापित हुन्छन् । उपयुक्त अभिभावकत्वले बालबालिकालाई सर्वगुणसम्पन्न मानव बन्न सहयोग गर्दछ भने

गलत अभिभावकत्वले समस्यामूलक व्यक्तित्व निर्माण गर्न सहयोग गर्दछ। त्यसैले अभिभावक शिक्षाले बालबालिकाको उमेरअनुसार उचित स्याहारको ढाँचा (स्वास्थ्य, पोषण, सुरक्षा, सिकाइ तथा संवेदनशील स्याहार) भित्र रहेर सर्वाङ्गीण विकासको सुनौलो अवसर प्रदान गर्ने उपयुक्त सिप दिन्छ। त्यसैले बालबालिकाको शारीरिक वृद्धि, व्यवहार, मनोभावना, बौद्धिक विकासलगायत उमेर तथा क्षमताअनुसार सिकाइ गर्न उचित स्याहार गर्ने ज्ञान, सिप र दक्षता अभिवृद्धि गराउन अभिभावक शिक्षा महत्त्वपूर्ण छ।

अभिभावक शिक्षासम्बन्धी अनुसन्धानको निष्कर्ष

बालबालिका हुर्काउने काम अत्यन्त महत्त्वपूर्ण तथा संवेदनशील विषय भएकाले अभिभावकमा विशेष ज्ञान तथा सिपको आवश्यकता पर्दछ। अभिभावक शिक्षा पाएका अभिभावकले आफ्ना बालबालिकालाई आत्मविश्वासका साथ लालनपालन गर्न सक्षम हुन्छन्। बालबालिकालाई स्नेहपूर्ण व्यवहार गर्ने, कुराकानी गर्ने, सरसफाइ गर्ने, पोषिलो खाना खुवाउने, भेदभाव/सजाय/दुर्व्यवहार नगरेको पाइएको छ। यस्ता अभिभावकले सबै बालबालिकालाई विशेष गरी छोराछोरीमा, अपाङ्गता भएकालाई विना भेदभाव माया, उत्प्रेरणा, स्वास्थ्य उपचार, पोषिलो खाना, सकारात्मक अनुशासन र सहयोग तथा प्रारम्भिक सिकाइमा उल्लेखनीय अवसर दिएको पाइएको छ। (युनेस्को, २००७)

अर्कोतर्फ अभिभावक शिक्षा नपाएका अभिभावकहरूमा तुलनात्मक रूपमा चिन्ता, डर, अन्धौलको सामना गर्नुपरेको पाइयो। यस्ता अभिभावकबाट हुर्केका बालबालिका सानै उमेरदेखि घोकेर पढ्ने लेख्ने, दण्ड सजाय, दुर्व्यवहार, असुरक्षाको कारणले दुर्घटनामा परेको, भेदभावमा समेत हुर्कनु परेको देखिएको छ। यसकारण सबै आमाबुबा, स्याहारकर्ता, किशोरकिशोरीले अनिवार्य रूपमा अभिभावक शिक्षा लिएको हुनुपर्ने सुझाव दिइएको छ। यसैगरी Hossain, et al. (2015) को अनुसन्धानले बालबालिकाका व्यवहारिक समस्याहरू, जस्तै सुताइमा समस्या, रुचिमा समस्या, खेलाइ सिकाइमा नरमाउने, दिएको काम पूरा नगर्ने, ध्यान नदिने आदि अभिभावकको नकारात्मक व्यवहार वा गलत हुर्काइको कारणले हो भन्ने निष्कर्ष निकालेको छ। यही प्याकेजको कार्यान्वयन प्रभावकारिता हेरेको KAP Study (UNICEF, 2017) ले अभिभावक शिक्षा लिएका अभिभावकको बालबालिका हुर्काउने ज्ञान, सिप तथा व्यवहारमा सकारात्मक परिवर्तन भएको प्रमाणित गरेको छ।

अभिभावक शिक्षाको लक्ष्य :

अभिभावक तथा स्याहारकर्ताको सक्रिय संलग्नतामा उपयुक्त वातावरणमा गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक विकासलगायत प्रारम्भिक सिकाइ सिप अभिवृद्धि हुने छ।

अभिभावक शिक्षाको उद्देश्यहरू :

१. प्रारम्भिक बाल्यावस्थाको महत्त्व र आवश्यकता प्रष्ट गर्ने
२. बालबालिकालाई आवश्यक पोषणयुक्त खाना बनाउने तथा खुवाउने ज्ञान, सिप अभिवृद्धि गर्ने
३. बालबालिकालाई स्वास्थ्य, स्याहार र सरसफाइ गर्ने सिप अभिवृद्धि गर्ने
४. उमेरानुरूप उत्प्रेरणा तथा अन्तरक्रिया गर्ने सिप अभिवृद्धि गर्ने
५. बालकेन्द्रित क्रियाकलाप र खेल, खेलौनासहितको वातावरण उपलब्ध गर्न प्रतिबद्ध गराउने,
६. विद्यालयको सिकाइमा सहयोग तथा प्रारम्भिक पढाइ लेखाइमा सहयोग गर्ने सिप प्रदान गर्ने
७. बालबालिकालाई बिना भेदभाव बाँच्न, सिक्न, सहभागी हुन र संरक्षण गर्न प्रेरित गर्ने
८. प्रारम्भिक बाल्यावस्थामा हेला, हिंसा, दुर्व्यवहार, सजायबाट संरक्षण गर्ने सिप प्रदान गर्ने
९. बालबालिकालाई बालविकास केन्द्र तथा विद्यालय तत्परताको लागि पूर्वतयारी गराउन सहयोग पुऱ्याउने
१०. प्रारम्भिक बाल शिक्षा तथा विकास कार्यक्रम तथा आधारभूत कक्षा (१-३)को क्रियाकलापमा संलग्नता अभिवृद्धि गर्ने

यस अभिभावक शिक्षा सन्दर्भ सामग्रीसम्बन्धी जानकारी:

‘अभिभावक शिक्षा सन्दर्भ सामग्री’ आठ वर्षमुनिका (गर्भावस्थादेखि ९६ महिनासम्मका) बालबालिकाका अभिभावक (आमाबुबा, हजुरआमा, हजुरबुबा, दाइदिदी र अन्य स्याहारकर्ताहरू), गर्भवती महिला, नवदम्पती र किशोरकिशोरीहरूका लागि तयार गरिएको हो । अभिभावक शिक्षा सञ्चालनका लागि तालिम प्राप्त सहजकर्ता (महिला स्वास्थ्य स्वयम्सेविका, बालविकास तथा आधारभूत शिक्षक, सामाजिक परिचालक आदि) लाई थप सहयोग पुग्ने गरी यसको विकास भएको छ । यस स्रोत सामग्रीमा दुई खण्डहरू र छुट्टै चित्रकार्ड रहेका छन् ।

१. खण्ड क: अध्ययन सामग्री

यो खण्डमा सहजकर्ताको स्व:अध्ययन सामग्री समावेश गरिएको छ । प्रत्येक विषयको परिचय, महत्त्व र सो विषयमा अभिभावकको भूमिका रहेको यस खण्डको अन्तमा निष्कर्ष वा जान्नेपर्ने तथ्यहरू समावेश छ । यो अध्ययन सामग्री अभिभावक शिक्षा सहजकर्ताले सम्बन्धित विषयमा ज्ञान हासिल गर्ने खण्ड हो । यससँगै यस महत्त्वपूर्ण सामग्रीलाई साक्षर तथा इच्छुक अभिभावकहरूले आफैं अध्ययन गरी विषयअनुसारको ज्ञान सिप हासिल गरेर आफ्नो बालबालिकाको हुर्काइमा उपयुक्त भूमिका खेल्न सक्छन् ।

२. खण्ड ख: सहजीकरण सामग्री

यस खण्डमा सहजकर्ताको सहजीकरण सिप अभिवृद्धि गर्न न्यूनतम आवश्यक सहयोगी सामग्री समावेश गरिएको छ। यसमा खण्ड 'क' को विषयगत ज्ञानलाई अभिभावकको बुझाई क्षमतासँग समायोजन गर्ने सिपको लागि विभिन्न चरणहरू सिकाउन खोजिएको छ।

३. चित्रात्मक कार्ड

प्रत्येक विषयलाई समेटेर चित्रात्मक कार्डको सेट तयार गरिएको छ। यी कार्ड समूहगत रूपमा ७/८ जनाले एक सेट प्रयोग गर्ने र हरेक सत्र सञ्चालनका लागि कम्तीमा ३ सेट प्रयोग हुने अपेक्षा राखिएको छ। सहजकर्ताले पठन सामग्रीको अध्ययन गरी उचित पूर्वतयारीका साथ चित्रात्मक कार्डको प्रयोग गर्नुपर्ने छ। यस कार्डको अगाडि बाल सन्देशलाई राखिएको छ। जसले गर्दा अभिभावकलाई बालबालिकाको आवश्यकता उनीहरूकै आवाजमा मनन गर्न सहयोग पुग्ने छ।

अभिभावक शिक्षा कार्यक्रमका सञ्चालन विधि

अभिभावक शिक्षा कार्यक्रम सञ्चालन पूर्व निम्न प्रक्रियाहरू गर्नुपर्दछ :

१. समुदाय अभिमुखीकरण

समुदाय अभिमुखीकरणको उद्देश्य समुदायलाई अभिभावक शिक्षाको जानकारी दिनु हो। जसले गर्दा अभिभावक शिक्षा कार्यक्रम आफ्नै बालबालिकाको लागि हो भन्ने समान बुझाई गर्न र अभिभावकको सहभागिता अभिवृद्धि गर्न सहयोग गर्दछ। अभिभावक शिक्षाको लागि समुदाय परिचालन गर्न निम्नानुसारका प्रक्रियाहरू गर्नुपर्दछ :

- स्थानीय वडा, गाउँ वा नगरपालिकासँग समन्वय गरी सम्बन्धित सबै सरोकारवालाको उपस्थिति सुनिश्चित गर्नुपर्दछ।
- अभिमुखीकरण गर्न समुदायको बैठक बोलाइ सम्पूर्ण अभिभावक तथा समुदायलाई मिति, समय तथा स्थानबारे जानकारी गराउनुपर्दछ।
- सबै सहभागीहरू उपस्थित भएपछि प्रारम्भिक बालविकासको महत्त्व तथा सिकाइमा अभिभावकको भूमिका, अभिभावक शिक्षाको परिचय, महत्त्व तथा आवश्यकता र यसअन्तर्गत रहेका विषयकाबारे समुदायलाई सरल रूपमा बुझाउनुपर्दछ। सकेसम्म मनोरञ्जनात्मक तथा सहभागीमूलक तरिकाले अभिभावक शिक्षाको महत्त्व र आवश्यकता प्रष्ट बुझिने गरी बैठक सञ्चालन गर्नुपर्दछ।
- कार्यक्रममा सहभागी हुन विशेषगरी नवदम्पती, गर्भवती महिला, आमाबुबा, मुख्य स्याहारकर्ता, हजुरबुबा र हजुरआमाहरूलाई प्रोत्साहित गर्नुपर्दछ।
- अभिभावक शिक्षा कार्यक्रममा नियमित रूपमा सहभागी हुन इच्छुक कम्तीमा २०-२५ सम्म सहभागीको सूची तयार गर्नुपर्दछ।

- कार्यक्रम सञ्चालन गर्न अभिभावकहरू तथा समुदायसँग सरसल्लाह गरी पायक पर्ने स्थान, समय र सहभागी सङ्ख्या तोक्नुपर्दछ। साथै सञ्चालन गर्ने मिति र समय पनि निर्धारण गर्नुपर्दछ। नियमित भइरहने विभिन्न किसिमका मासिक बैठकहरू, महिला तथा पुरुष बचत समूह, सहकारीको बैठक, उपभोक्ता समूह बैठक, तालिमहरू, भेला (आमा/बुबा भेला, अभिभावक भेला आदि) सँगै अभिभावक शिक्षा सञ्चालन गर्नाले सीमित स्रोतसाधन र समयको बचत हुन्छ।
- अभिभावक शिक्षा सञ्चालनका लागि ३३ शीर्षकहरू भएतापनि न्यूनतम २० ओटा शीर्षक सञ्चालन गर्नेपर्ने हुन्छ। ती २० ओटा सत्रहरू मध्ये ५ आधारभूत शीर्षक अनिवार्य रूपले चलाउनुपर्दछ। स्रोत सामग्रीमा समावेश गरिएका ३३ ओटा शीर्षकबारे समुदायलाई छोटो जानकारी गराउनुपर्छ।
- यही बैठकमा नै देहायका उपशीर्षकहरू अनिवार्य रहेको पनि जानकारी गराउनुपर्छ।
 १. अभिभावक शिक्षाको चिनारी र महत्त्व
 २. प्रारम्भिक बालविकासको जानकारी र महत्त्व
 ३. बालबालिकाका आधारभूत अधिकार
 ४. प्रारम्भिक बालविकासमा बुबाको जिम्मेवारी
 ५. प्रारम्भिक बालविकास कार्यक्रमहरू तथा जिम्मेवार शाखा र संस्था

पहिलो बैठक अभिभावक शिक्षाको चिनारी र महत्त्वबारे सञ्चालन गरी सोही बैठकमार्फत अनिवार्य विषयबाहेक सञ्चालन गर्नुपर्ने १५ विषयको प्राथमिकीकरण पनि सहभागीमूलक तरिकाले गर्नुपर्दछ। यसका लागि स्थानीय रूपमा बालबालिका हुर्काउने प्रचलन, अभिभावक र बालबालिकाले भोगिरहेका समस्याहरू पुनरावलोकन गरेर सोअनुसारका विषयहरूको छनौट गर्नुपर्दछ। विस्तृत प्राथमिकीकरण प्रक्रिया अभिभावक शिक्षाको चिनारी र महत्त्व सत्रमा उल्लेख गरिएको छ। यदि सहजकर्ता र अभिभावकले ३३ ओटै शीर्षकहरू स्व:स्फूर्त सञ्चालन गर्न चाहेमा पनि सञ्चालन गर्न सकिने छ।

२. अभिभावक शिक्षा सत्र सञ्चालनपूर्व तयारी:

- हरेक सत्रका लागि सहजकर्ताले पूर्वतयारी गर्नुपर्दछ।
- प्रत्येक शीर्षक सञ्चालनपूर्व आफू सो विषयमा प्रष्ट हुने गरी खण्ड 'क' को अध्ययन सामग्री दोहोर्‍याई तेहन्याई पढ्नुपर्छ र विषयबारे अवधारणा तथा बुझाई स्पष्ट बनाउनुपर्छ। खण्ड 'ख' मा भएको सहजीकरण निर्देशिका पढेर कसरी सत्र सञ्चालन गर्ने स्पष्ट हुनुपर्छ।
- प्रत्येक सत्र १½ (डेढ) देखि २ (दुई) घण्टा सम्म सञ्चालन हुने हुँदा, सो अनुरूपको विषयवस्तु तथा मुख्य सन्देश प्रष्ट भए नभएको, समूह कार्य, क्रियाकलापको लागि सामग्रीहरू र आवश्यक चित्रात्मक कार्ड तयार राख्नुपर्दछ।

- सत्र सञ्चालनका लागि सम्भव भएमा सम्बन्धित स्वास्थ्य, पोषण, शिक्षा तथा संरक्षण कार्यक्रम वा शाखाबाट जानकार व्यक्तिलाई निम्त्याउन पनि सकिन्छ ।
- अभिभावकहरू नियमित भएमा कक्षा सञ्चालन सजिलो हुने भएकाले हाजिरी पुस्तिका हरेक सत्रमा तयार राखी सबै दिन सबैको हाजिरी लिनुपर्दछ । तर हाजिरी लिँदा कक्षा सञ्चालनको समय सकिएपछि अन्तमा हाजिरी लिनुपर्छ । यसले सत्र सञ्चालनमा ध्यानकेन्द्रित हुन्छ ।
- साथै नियमित भएकाहरूलाई प्रशंसा गरेर नभएका अभिभावकलाई सकेसम्म उपस्थित रहन प्रेरित गर्नुपर्दछ ।
- अभिभावकले सत्र सञ्चालन अवधिमा आफ्नो बालबालिकालाई घरमै व्यवस्थापन गर्नुपर्दछ । यदि घरमा राख्न सम्भव नभएमा कक्षा सञ्चालन भइरहेको बेलामा उनीहरूलाई छुट्टै खेलाउने व्यवस्था गर्नुपर्दछ । यसका लागि एक जना वयस्कले पालैपालो जिम्मा लिने व्यवस्था पनि गर्न सकिन्छ ।

३. सत्र सञ्चालन

अभिभावक शिक्षा सत्रहरू सञ्चालनको क्रममा समूह बैठक बोलाउनुपर्दछ । पहिलो सत्रमा गरिएको प्राथमिकताअनुसार छनौट गरिएका सबै सत्रहरू अभिभावकसँग छलफल गरी अनुगमन गर्ने योजना बनाउन सकिन्छ । यसै सन्दर्भमा सहभागीहरूको बुझाई, व्यवहारमा आएको परिवर्तन र एकआपसमा अनुभव साटासाट गरी समीक्षा गर्नुपर्दछ ।

४. सत्र सञ्चालनका मान्यता

सहभागीहरूसँग पहिलो बैठकमै छलफल गरी कक्षा सञ्चालनका बेला पालन गरिनुपर्ने नियम तथा आचारसंहिता (*जस्तै - ढिलो नआउने, नियमित रूपमा सहभागी हुने, अनुपस्थिति हुने स्थितिमा अरूलाई खबर गर्ने र सबैलाई बोल्ने मौका दिने*) बनाउनुपर्दछ । यसलाई सरल भाषा तथा आकर्षक रूपमा सजाएर राख्ने वा हरेक सत्रमा टाँस्ने व्यवस्था मिलाउनुपर्दछ । यसबाहेक सहजकर्ताले निम्न कुरामा विशेष ध्यान दिनुपर्दछ :

- स्थानीय भाषा, संस्कृति, वेशभूषाहरूको कदर गर्नुपर्दछ ।
- आफ्ना धारणा, विचार तथा अनुभव साटासाट गर्न सहभागीहरूलाई प्रोत्साहित गर्नुपर्दछ ।
- सहभागीहरूका विचार, उत्तर ध्यानपूर्वक सुन्ने, टिपोट गर्ने र छलफल गरी महत्त्वपूर्ण सन्देशलाई प्रष्ट पार्नुपर्दछ ।
- सत्र सञ्चालनका लागि विषयवस्तु अनुसारको मनोरञ्जनात्मक क्रियाकलापहरू (गीत, नाच, अभिनय आदि) पनि आवश्यक रूपमा राख्न सकिने छ ।

५. अभिभावक शिक्षा सत्र सञ्चालन

नयाँ पाठ सुरु गर्दा स्वागत र भलाकुसारी गरेर सुरु गर्ने गर्नुपर्दछ । पहिले समेटिसकेका पाठहरू पुनःस्मरण गरी अधिल्लो पाठमा गरेका प्रतिबद्धताअनुसार के के गर्नुभयो ? प्रश्न गर्नुपर्दछ । मैले यो यो गरें भन्ने सहभागीलाई ताली बजाएर प्रशंसा गर्नुपर्दछ । समीक्षा गर्दा अधिल्लो सत्रमा के के शीर्षकमा छलफल गरियो, के मन प्यो र के मन परेन ? किन ? व्यवहारमा के के ल्याइयो छलफल गर्नुपर्छ ।

अभिभावक शिक्षा सञ्चालनका लागि निम्न ५ “स” मा आधारित हुँदा सजिलो हुन्छ :

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

यसअन्तर्गत सो विषयमा के कस्ता स्थानीय बुझाई वा चलन रहेको छ, सकारात्मक चलनमा जोड दिइ छलफल गर्नुपर्दछ । यसमा छलफल गर्दा के साँच्चै बालबालिकालाई सो चलनले फाइदा पुऱ्याएको छ कि छैन भन्ने प्रश्नलाई छलफलको केन्द्रविन्दुमा राख्नुपर्छ ।

स समस्या विश्लेषण

यस चरणमा क्रियाकलापहरू तथा चित्रकार्डमार्फत विषय सम्बन्धित समस्या तथा मुद्दामा छलफल गर्नुपर्दछ । यसको विस्तृत प्रक्रिया हरेक सत्रको सहजीकरण सामग्रीमा उल्लेख छ । मुख्य रूपमा यस चरणमा गरिने समूह छलफल तथा क्रियाकलापले सहभागीमूलक तरिकाले अभिभावकलाई विषय सम्बन्धित समस्या तथा मुद्दामा प्रष्ट गर्न खोजिएको छ ।

स सन्देश

यस खण्डमा पहिलो चरणदेखि गर्दै आएका छलफलको निचोडको रूपमा अभिभावकले जान्नुपर्ने तथ्यहरूलाई मुख्य सन्देशको रूपमा समावेश गरिएको छ । सहभागीमूलक गराउन यी सन्देशहरूलाई पढ्न सक्ने अभिभावकलाई पढ्न दिई छलफल गर्दै सहजकर्ताले थप बुझाइदिनुपर्छ । सहजकर्ताले आफ्नो क्षमताअनुसार सन्देश अनुरूपको गीत वा अभिनय पनि गर्न सक्नुहुन्छ ।

स सङ्कल्प

माथिका विभिन्न चरणहरूबाट अभिभावकहरूले सम्बन्धित विषयको ज्ञान सिप हासिल गरिसकेका हुन्छन् । अब यी ज्ञान र सिप प्रयोगमा ल्याउन यो यो चरण महत्त्वपूर्ण हुन्छ । यस चरणमा सकेसम्म अभिभावक आफैँले व्यावहारिक सङ्कल्प गर्न प्रोत्साहन गर्नुपर्दछ । नमुनाका लागि केही सङ्कल्पहरू सहजीकरण निर्देशिकामा समावेश गरिएको छ ।

स समीक्षा

यस चरणमा सत्रको उद्देश्य पूरा भएनभएको सिकाइ मूल्याङ्कनको लागि प्रश्नहरू तथा विभिन्न सहभागीमूलक क्रियाकलापबाट पुनरावलोकन गर्न सकिन्छ । समीक्षामा बुझाई फरक भएको पाइएमा आफूले तुरुन्त सच्याउनुभन्दा अन्य सहभागीहरूलाई पहिले थप स्पष्ट पार्न अनुरोध गर्नुपर्दछ । अन्तमा मात्रै सहजकर्ताले प्रष्ट पारिदिनुपर्छ ।

६. पारिवारिक भेटघाट

अभिभावक बैठकपछि सकिन्छ भने सहजकर्ता, स्थानीय तहका जिम्मेवार शाखा, स्थानीय बालविकास समिति, बालविकास संयोजक^१ले दुईदेखि चार सहभागी अभिभावकको घरमा गएर पारिवारिक भेटघाट गर्नुपर्दछ। भेटघाट गर्नका लागि अभिभावकको अनुमति लिनुपर्दछ। घर भेटघाटमा आमाबुबा तथा परिवारका अन्य सदस्यसँगै साना बालबालिकाको स्वास्थ्य, पोषण, उत्प्रेरणा, खेल, खेलौना, सुरक्षा, सरसफाइ, अन्तरक्रिया, उचित स्याहार, सिकाइ, विकास आदिको अवस्था अनुसूचीमा रहेका नमुना सूचकअनुसार अनुगमन र अवलोकन गर्नुपर्दछ। अनुगमन फाराम भर्ने र थप सूचना टिपोट गर्नुपर्दछ। परिवारमा भएको उल्लेखनीय प्रयास र कार्यको प्रशंसा गर्नुपर्दछ।

७. अनुगमन तथा प्रतिवेदन

यस सन्दर्भ सामग्रीसँगै अनुगमनकर्ताको लागि केही नमुना ढाँचाहरू अनुसूचीमा समावेश गरिएको छ। यस अभिभावक शिक्षाको प्रभावकारिता केही हदसम्म सोबाट यकिन गर्न सकिन्छ। यी फर्मेटहरूमा उल्लेख भएका सूचना, तथ्यहरूको विश्लेषण गरी प्रतिवेदन पनि तयार गर्न सकिन्छ।

८. प्रमाणपत्र वितरण

सम्पूर्ण अभिभावक शिक्षा कार्यक्रम समाप्तपछि आयोजक संस्थाले कम्तीमा २० सत्र पूरा गरेका अभिभावकलाई 'सचेत अभिभावक' प्रमाणपत्र (नमुना अनुसूचीमा) दिने व्यवस्था गर्नुपर्छ। यसले सहभागीलाई यस कार्यक्रममार्फत सिकेका ज्ञान तथा सिपलाई लागु गर्न प्रेरित गर्ने छ।

^१ प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७-२०८८अनुसार हरेक स्थानीय तहमा स्थानीय बालविकास समिति र बालविकास संयोजकको परिकल्पना गरिएको छ।

विषय सूची

भाग १: प्रारम्भिक बालविकास तथा अभिभावकको भूमिका

३-४४

१) अभिभावक शिक्षाको चिनारी र महत्त्व	३
२) प्रारम्भिक बालविकासको परिचय र महत्त्व	११
३) सबै बालबालिकाका आधारभूत अधिकार र प्रारम्भिक बालविकास	२०
४) प्रारम्भिक बालविकासमा बुबाको भूमिका	२७
५) प्रारम्भिक बालविकास कार्यक्रमहरू तथा जिम्मेवार शाखा र संस्था	३६

भाग २: बालबालिकाको विकासात्मक चरण र उचित स्याहार

४७-१०८

६) गर्भावस्थामा आमा र शिशुको स्याहार	४७
७) नवजात शिशु तथा सुत्केरीको हेरचाह	५८
८) प्रारम्भिक बाल्यावस्थामा उत्प्रेरणा	६६
९) सुनौला १००० दिन	७४
१०) प्रारम्भिक बाल्यावस्थाका विकासात्मक चरण	८४
११) समयमै अपाङ्गताको पहिचान	९८

भाग ३: बालस्वास्थ्य, पोषण तथा सरसफाइ

१११-१६८

१२) स्तनपानको महत्त्व र तरिका	१११
१३) ६ महिनादेखिका बालबालिकाका लागि पूरक वा थप खाना	११९
१४) कुपोषणको कारण र रोकथाम	१३०
१५) सुरक्षित पानीको महत्त्व	१३९
१६) व्यक्तिगत तथा वातावरणीय सरसफाइ	१४५
१७) बालस्वास्थ्य र स्याहार	१५२
१८) बालघातक सरुवा रोगको रोकथाम	१६०

भाग ४ : बाल संरक्षण तथा स्याहार

१७१-२२६

१९) बाल व्यवहार र सकारात्मक अनुशासन	१७१
२०) अभिभावकीय शैली	१७९
२१) हिंसा र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा	१८६
२२) अभिभावक तथा बालबालिकाको मानसिक स्वास्थ्य	१९४
२३) दुर्घटनाहरूबाट बालबालिकाको सुरक्षा तथा संरक्षण	२०४
२४) विपदको स्थितिमा बालसुरक्षा र सिकाइ	२८१
२५) सबै बालबालिकाको समावेशी सहभागिता	२२०

भाग ५ : प्रारम्भिक सिकाइ

२२९-२९६

२६) प्रारम्भिक बाल सिकाइको महत्त्व	२२९
२७) प्रारम्भिक बालविकासमा खेलको महत्त्व	२३८
२८) स्थानीय सिकाइ सामग्रीको उपयोग	२४७
२९) बालकेन्द्रित सिकाइ क्रियाकलाप	२५६
३०) बालबालिकासँग कुराकानी र सञ्चार	२६२
३१) प्रारम्भिक साक्षरता तथा गणितीय सिप	२७०
३२) प्रारम्भिक बालविकास तथा शिक्षा	२७७
३३) बालमैत्री विद्यालय र सिकाइ	२८६

अनुसूचीहरू

२९९-३०९

सन्दर्भ सामग्री

३१०

भाग

१

प्रारम्भिक बालविकास तथा अभिभावकको भूमिका



१ अभिभावक शिक्षाको चिनारी र महत्त्व

खण्ड-क अध्ययन सामग्री

१. अभिभावक शिक्षा परिचय

अभिभावक भन्नाले आमाबुबा, हजुरआमा, हजुरबुबा, दाइदिदी र अन्य स्याहारकर्ताहरू हुन् । बालबालिकाको पहिलो माया, सहारा, गुरु, संरक्षक, साथी, आमाबुबा वा अभिभावक नै हुन् । अभिभावक बिना शिशुको लालनपालन असम्भव हुन्छ ।

प्रारम्भिक बाल्यावस्था (गर्भधारणदेखि आठ वर्षको उमेरसम्म) को स्याहार तथा विकासमा अभिभावकको प्रमुख दायित्व हुन्छ । अभिभावक शिक्षा बालबालिकाको सर्वाङ्गीण विकासको लागि अभिभावकले जान्नेपर्ने उपयुक्त ज्ञान र सिप एकीकृत रूपमा प्रदान गर्ने योजनाबद्ध कार्यक्रम हो । “नेपालको संविधान २०७२” मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट स्वास्थ्य, पालन पोषण, उचित स्याहार, तथा सर्वाङ्गीण विकासको हक हुने उल्लेख छ ।

सामाजिक संरचना, प्रविधिको प्रयोगले समाजलाई छिट्टै परिवर्तन गरेसँगै अभिभावकको परिभाषा र जिम्मेवारी पनि बृहत् हुँदै गएको छ । बालबालिका हुर्काउने तरिकाहरू, पारिवारिक संरचना टुक्रिँदै जाँदा आउँदो पुस्तामा राम्रोसँग हस्तान्तरण हुन सकेको छैन । आजको वैज्ञानिक युगमा अभिभावकहरूलाई पनि बालबालिका हुर्काउने सिप वैज्ञानिक बनाउँदै जान अत्यावश्यक भएको छ ।



१.१ उचित स्याहारको ढाँचा (Nurturing Care Framework)

विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ तथा विश्व बैङ्कको संयुक्त पहल तथा विभिन्न अनुसन्धानका आधारमा बालबालिकाको सर्वाङ्गीण विकास हासिल गर्न आवश्यक वैज्ञानिक उचित स्याहारको ढाँचा तयार गरी सदस्य राष्ट्रहरूलाई लागु गर्न आह्वान गरेको छ । यसै ढाँचाभित्र रहेर यस अभिभावक शिक्षाको विकास भएको छ । जुन यसप्रकार छ :

राम्रो स्वास्थ्य



गर्भधारणको तयारीदेखि गर्भावस्था, जन्म, शिशु अवस्था, बाल्यावस्थाका जुनै पनि बेलामा गर्भवती महिला, गर्भमा रहेका शिशु र बालबालिकालाई विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरू हुन सक्छ । अभिभावक शिक्षाले, आमाबुबा वा अभिभावकहरूमा उक्त समस्याहरूको पहिचान गरी समाधान गर्ने सिप सिकाउँछ । यसैगरी सन् रोगहरू लाग्न नदिन र लागेका बालबालिकालाई सावधानी अपनाएर स्वास्थ्य चौकी वा अस्पताल लैजान, नसन् रोगहरूको बारेमा जानकारी र बचावट गर्ने सिप अभिभावक शिक्षाले दिन्छ । स्वास्थ्य चौकीबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरूसँग समन्वय गर्ने, बालबालिकाको सर्वाङ्गीण विकासको लागि जन्मान्तरको साधनहरू, बालघातक रोगहरूबाट बचावट गर्न खोप तथा विशेष अवस्थामा सरकारले पुऱ्याउने स्वास्थ्य सेवाको बारेमा सल्लाहसुझाव पनि अभिभावक शिक्षाले दिन्छ ।

पर्याप्त पोषण



हाम्रो शरीरका लागि अत्यावश्यक सम्पूर्ण तत्त्वहरू खानाबाटै प्राप्त हुन्छ । खानाबाट प्राप्त हुने सार तत्त्व नै पोषण हो । बालबालिकाको शरीर बन्न पनि पोषण नै महत्त्वपूर्ण हुन्छ । आमाको गर्भमा आउनु अगाडिदेखि नै बुबा र आमाको शरीरमा आवश्यक पोषक तत्त्वहरू पूरा हुनुपर्छ । जसले गर्दा बालबालिका र आमा दुवै स्वस्थ हुन्छन् । प्रकृतिमा पाइने विभिन्न खाद्यवस्तुहरूलाई बालबालिकाको उमेरअनुसार योजनाबद्ध तरिकाले मिलाएर खुवाउने, खानाको मात्रा मिलाउने तरिका शरीरमा पोषणको मात्रा पुगे नपुगेको थाहा पाउने सिप अभिभावक शिक्षाले सिकाउँछ । कुपोषणको कारण मानसिक तथा शारीरिक क्षति र यसबाट बचावटको लागि उपचारात्मक विधि पनि यस शिक्षाले सिकाउँछ ।

संवेदनशील स्याहार



विशेषतः शिशुले आफ्नो आवश्यकताहरू सुरुमा शारीरिक प्रतिक्रियाबाट व्यक्त गर्छन् । यसमा स्याहारकर्ताको संवेदनशील तथा उत्तरदायीपूर्ण सहयोग नभएपछि उनीहरूको व्यवहारमा समस्या आउन सक्छ । ३ वर्षमुनिका बोलन जान्ने बालबालिका पनि आफ्नो आवश्यकता बताउन सही शब्द छनौट गर्ने सक्दैनन् । अभिभावक तथा स्याहारकर्ताले बालबालिकाको यी आवश्यकताहरू नबुझ्दा उनीहरूले अभिभावकमा विश्वास नगर्न सक्छन् । जसको कारण नकारात्मक संवेगहरू बढ्दै जाने, जस्तै रिसाउने, चिच्याउने, रुने, डराउने जस्ता समस्यामूलक व्यवहार बढ्दै जाने सम्भावना हुन्छ । अभिभावक शिक्षाले बालबालिकाको मनोभावना बुझेर बाल अनुकूल व्यवहार गर्न अभिभावकलाई सक्षम बनाउँछ । यसले मनोसामाजिक समस्या आउन नदिन अभिभावकको भूमिका र यस्ता समस्या आइहालेपनि घरपरिवारमै अभिभावकबाट सम्भव हुने उपचारात्मक विधिहरू पनि सिकाउँछ ।

सुरक्षा र संरक्षण



बालबालिका जहाँ छन्, त्यहीं सुरक्षित र संरक्षित रहनु जन्मसिद्ध अधिकार हो । बालबालिका गर्भमा आएदेखि उमेर वा विकासात्मक चरण अनुरूप सुरक्षित वातावरण तयार गनुपर्ने हुन्छ । बाल दुर्व्यवहार, चोरी, बेचबिखन, बालश्रम, दुर्घटना, आपत्कालीन अवस्था, रोगव्याधि आदिबाट बालबालिकालाई बचाउने तरिका र यस्ता दुर्घटनाहरू भइहालेका अवस्थामा पनि पुनःस्थापना र सरकारी नीतिका आधारमा कानुनी उपचारको बारेमा अभिभावकहरू स्पष्ट भएर समयानुकूल व्यवहार गर्न अभिभावक शिक्षाले सिकाउँछ ।

उत्प्रेरणा र सिकाइ



बालबालिकाको सिकाइ गर्भदेखि नै सुरु हुन्छ । बालबालिकाको सिकाइका ढोकाहरू अर्थात् पाँच इन्द्रियहरू (आँखा, कान, नाक, जिब्रो, र छाला) पाएका अनुभव नै उत्प्रेरणा हुन् । उमेरअनुसार र जति यी इन्द्रियहरूले उत्प्रेरणा पाउँछन् त्यति नै सक्रिय हुँदै जान्छन् । आँखाले नयाँ कुरा हेर्न, जिब्रोले नयाँ वस्तु चाख्न, कानले सुन्न र हातले वस्तुहरू चलाउन छुन कहिल्यै थाक्दैनन् । यस्तो क्रियाकलापले उनीहरूको बौद्धिक क्षमता बढाउँछ । प्रत्येक क्रियाकलाप वा उत्प्रेरणाबाट शिशुले नयाँ सिप सिक्किरहेका हुन्छन् । यसमा पनि उनीहरूको भावना बुझेर सो अनुरूप अभिभावकले सहभागी भएर सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ । अभिभावक शिक्षाले यी उत्प्रेरणा र सिकाइमा गर्भदेखि, शिशु, बाल्यावस्था (प्रारम्भिक बालविकास तथा शिक्षा तथा आधारभूत कक्षा) आदि उमेरक्रम अनुरूप सिकाइमा अभिभावकले गर्नुपर्ने सहयोगबारे ज्ञान र सिप सिकाउँछ ।

२. अभिभावक शिक्षाको महत्व

अभिभावक शिक्षाले अभिभावकहरूलाई बालबालिका हुर्काउने वैज्ञानिक ज्ञान तथा सिप दिन्छ। बालबालिकाको अन्तरनिहित क्षमता प्रस्फुटन तथा अभिवृद्धि गर्न मद्दत गर्छ। समुदायमा रहेका असल अभ्यासलाई प्रोत्साहन गर्छ। अभिभावक शिक्षा लिएका अभिभावकहरूले बालबालिकालाई सिकाइको अवसर जुटाइदिन्छन्। बालबालिकालाई स्नेहपूर्ण व्यवहार गर्न, कुराकानी गर्न, सरसफाइ गर्न, पोषिलो खाना खुवाउन, सकारात्मक अनुशासन तथा प्रारम्भिक सिकाइको उचित वातावरण दिन, बालबालिकाको मनोभावना बुझेर बालअनुकूल व्यवहार गर्न र भेदभाव, सजाय, दुर्व्यवहार नगर्न सक्षम बनाउँछ। यसले निम्न रूपमा बालबालिका, अभिभावक र राष्ट्रलाईसमेत फाइदा पुग्दछ।



२.१ बालबालिका

बालबालिकाले अभिभावकबाट मात्र विकासका लागि उपयुक्त वातावरण पाउने हुनाले यसको प्रभाव बालबालिकामा प्रत्यक्ष पर्दछ। अभिभावकले उचित स्याहार गर्नाले बाल मृत्युदर, कुपोषण, दुर्व्यवहार, दुर्घटना, अपाङ्गता, मानसिक समस्या, बाल अपराध, लागुपदार्थ दुर्व्यसन, शैक्षिक तथा आर्थिक क्षति, व्यवहारमा आउने समस्या तथा सामाजिक विभेदहरू हटाउँछ। बालबालिकाको सर्वाङ्गीण विकास भई क्षमतावान व्यक्तित्व तयार हुन्छ।

२.२ अभिभावक

अभिभावक शिक्षा बालबालिकाको लागि अभिभावकलाई दिईने ज्ञान तथा सिपहरू हो। तर अभिभावकमा पहिले सकारात्मक परिवर्तन भएपछि मात्र उनीहरूले बालबालिकालाई सेवा प्रदान गर्ने भएकाले अभिभावक शिक्षा अभिभावकमा सकारात्मक परिवर्तन ल्याउने महत्त्वपूर्ण अवसर हो। अभिभावक शिक्षाले अभिभावकलाई सकारात्मक, शान्तिपूर्ण मायालु, तथा उत्प्रेरणामूलक वातावरण तयार गर्ने, स्थानीय खानाहरूलाई मिलाएर पोषणयुक्त खाना तयार गर्ने, अन्तरनिहित क्षमता पत्ता लगाउने र प्रस्फुटनको लागि उत्प्रेरणामूलक वातावरण तयार गर्ने बनाउँछ। अभिभावकहरूले आफूमा आत्मविश्वास, सामाजिक सिपहरूको अवसर, समय, स्रोत व्यवस्थापन, असल बानी व्यवहार, साक्षरतामा सुधार तथा नीति नियम सिक्ने अवसर समेत पाउँछन्।

२.३ राष्ट्र

अभिभावक शिक्षा लिएका अभिभावकहरूले देशप्रेमी योग्य क्षमतावान मानवीय स्रोत तयार गर्छन्। उपयुक्त मानव स्रोतले देशको आर्थिक विकासमा सहयोग पुऱ्याउँछ। सकारात्मक अनुशासनमा हुर्केका मानव स्रोतले समाजमा अपराध घटाउँछ। समृद्ध तथा शान्त राष्ट्र निर्माण हुन्छ।

३. जगेर्ना गर्नुपर्ने समुदायमा चलिआएका राम्रा चलनहरू

- गर्भवती आमालाई र गर्भको शिशुलाई गरी दुई भाग खाना भाग लगाउने, गर्भावस्थाका शिशु र गर्भवतीलाई हर्ष बधाई दिन गोदभराइ, विभिन्न परिकारसहितको दहीचिउरा खुवाउने चलन राम्रो हो, यसलाई निरन्तरता दिनुपर्दछ ।
- सुत्केरी समयमा पतिको अनिवार्य संलग्नता हुनुपर्ने, छैठी, न्वारनमा बुबाको उपस्थिति हुनुपर्ने, घाममा तेल मालिस गर्ने, तोरी भरेको तकियाको प्रयोग गर्ने र शिशुको अन्नप्राशन गर्ने आदि राम्रा चलन लाई निरन्तरता दिनुपर्दछ ।
- बाजे बज्यै, आमाबुबाले बालकथा भन्ने चलनले बालबालिकाको सुनाइ बोलाइ सिप विकास गर्नुको साथै भाषा विकासमा सहयोग पुग्दछ । त्यसैले यसलाई पनि निरन्तरता दिनुपर्दछ ।
- बालगीत, निदौरी, चाडपर्वका गीतहरू गाउने प्रचलनलाई निरन्तरता दिनुपर्दछ ।
- स्थानीय खेल खेलौना बनाइदिने राम्रा चलन हुन् । यसलाई पनि निरन्तरता दिनुपर्दछ ।

४. जान्नेपर्ने तथ्यहरू

- बालबालिकाको जन्मदिने, पालनपोषण गर्ने, हेरविचार गर्ने संरक्षकको अर्थमा अभिभावकलाई बुझिन्छ । यस अर्थमा अभिभावक भन्नाले बालबालिका जन्माउने वा स्याहार गर्ने आमाबुबा, हजुरआमा, हजुरबुबा, हेरचाह गर्ने दाइदिदी र अन्य स्याहारकर्ताहरू हुन् ।
- बाल अधिकारको धारा १८ को १ ले अभिभावकलाई कानुनी रूपमा हेरचाह गर्ने जिम्मेवारी बहन गर्ने वयस्क भनी परिभाषित गरेको छ । बालबालिकाको जीवन प्रत्यक्ष रूपमा अभिभावकसँग जोडिएको हुन्छ ।
- अभिभावक शिक्षा बालबालिकाको सर्वाङ्गीण विकासको लागि अभिभावकले जान्नेपर्ने उपयुक्त ज्ञान र सिप एकीकृत रूपमा प्रदान गर्ने योजनाबद्ध कार्यक्रम हो । यो अभिभावक शिक्षा उचित स्याहारको ढाँचामा आधारित छ । यसमा बालबालिकालाई राम्रो स्वास्थ्य, पर्याप्त पोषण, संवेदनशील स्याहार, सुरक्षा र संरक्षण तथा उत्प्रेरणा र सिकाइ दिन अभिभावकले खेल्नुपर्ने भूमिका र सिप सिकाइन्छ ।
- अभिभावक शिक्षाले बालबालिका, अभिभावक र राष्ट्रलाई समेत फाइदा पुग्दछ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले प्रारम्भिक बालविकासका लागि अभिभावक शिक्षाको महत्व बताउन सक्ने छन् ।

यो सबैभन्दा पहिलो कक्षा भएको हुनाले सहभागीहरूको परिचय गराउनुहोस् । परिचयमा नाम, छोराछोरी कति जना छन्, तिनको उमेर पालैपालो बताउन लगाउनुहोस् । पहिलो बैठकमै छलफल गरी कक्षा सञ्चालनका बेला पालन गरिनुपर्ने नियम तथा आचारसंहिता (जस्तै -ढिलो नआउने, नियमित रूपमा सहभागी हुने, अनुपस्थित हुने स्थितिमा अरूलाई खबर गर्ने र सबैलाई बोल्ने मौका दिने) सहभागीमूलक रूपमा बनाउनुहोस् । यसलाई सरल भाषा तथा आकर्षक रूपमा सजाएर राख्ने वा हरेक सत्रमा टाँस्ने व्यवस्था मिलाउनुहोस् ।

सहभागीहरूलाई कक्षा सञ्चालनका चरणहरू, ५ ओटा 'स' को छोटो परिचय दिएर सत्र सुरु गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले अभिभावकहरूसँग निम्न प्रश्नअनुसार छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा साना बालबालिका हुर्काउने के कस्ता राम्रा चलनहरू छन् ?

स समस्या विश्लेषण



क्रियाकलाप

सहभागीलाई अब एउटा क्रियाकलाप गर्न लगाउनुहोस् ।

१. सबै सहभागीलाई आँखा चिम्लिन लगाउनुहोस् ।
२. अब सहभागीलाई आफ्नो बाल्यकाल सम्झिन लगाउनुहोस् ।
३. आफ्नो अभिभावकले गरेको राम्रो र नराम्रो व्यवहार एक एक ओटा सोचन लगाउनुहोस् ।
४. सो व्यवहार सहभागीले आफ्ना बालबालिकालाई पनि गर्नुहुन्छ ? भनेर सोध्नुहोस् ।

केही सहभागीबाट अनुभव सुनेपछि निम्न सन्देश दिनुहोस् ।

हामी जुन समय र समाजमा हुर्केका छौं, हाम्रा बालबालिका पनि त्यस्तै हुर्काउनु पर्छ भन्ने छैन । हामीले हामीलाई सानो बेला लागेको नराम्रो कुरा छोड्दै, राम्रा कुरालाई जगेर्ना गर्दै समयानुसार बालबालिका हुर्काउने तरिका परिवर्तन गर्दै लानुपर्दछ ।

- सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाके के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।
- निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश : मलाई लालन पालन गर्ने थप सिप सिक्नु भयो भने, मेरो वृद्धि विकास र सिकाइमा सहयोग पुग्यो ।

यसपछि सहभागीहरूलाई चित्रकार्ड अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्ने लगाउनुहोस् र छलफल गर्नुहोस् ।



स सन्देश

सहजकर्ताले अध्ययन सामग्रीमा भएको उचित स्याहारको ढाँचा अध्ययन गरेर यसका पाँच पक्षकोबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् र अभिभावक शिक्षाले यसबारे थप ज्ञान र सिप सिकाउने पनि जानकारी दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- अभिभावकबाट उचित हेरचाह नपाउँदा बालबालिकाले उचित विकास गर्न सक्दैनन् ।
- अभिभावक शिक्षाले वैज्ञानिक तरिकाबाट बालबालिकालाई उपयुक्त स्याहार गर्न सिकाउँछ ।
- अभिभावक शिक्षाले बालबालिकाको उमेरअनुसार राम्रो स्वास्थ्य, पर्याप्त पोषण, संवेदनशील स्याहार, सुरक्षा र संरक्षण तथा उत्प्रेरणा र सिकाइको अवसर दिने सिप सिकाउँछ ।
- अभिभावक शिक्षाले बालबालिका, अभिभावक र राष्ट्रलाई समेत फाइदा पुग्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ ? सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

म अभिभावक शिक्षाका सबै सत्र अनिवार्य लिई सकेसम्म सिकेका कुरा लागु गर्छु ।

म बालबालिकालाई प्रशस्त माया गर्छु र कुट्ने, गाली गर्ने गर्दिनँ ।

म बालबालिकालाई विभिन्न अवसर र अनुभव दिएर सिक्न सहयोग गर्छु ।

स समीक्षा

कुनै समूहमा बल फाल्नुहोस् र जसले बल समाउँछ, सो सहभागीलाई तलको प्रश्न सोध्नुहोस् उहाँले दिएको उत्तरलाई प्रशंसा गर्नुहोस् र अरू कसैलाई केही थप गर्न मन लागेमा भन्न पनि लगाउनुहोस् :

- प्रारम्भिक बालविकासका लागि अभिभावक शिक्षा किन आवश्यक छ ?
कुनै एक बुँदा भन्नुहोस् ।
- यो क्रम चार पाँचपटक दोहोर्‍याउनुहोस् ।

**विषय प्राथमीकीकरण**

यस प्रथम सत्रमा अभिभावक शिक्षामा भएका विषयवस्तुबारे परिचय दिएर यसमा आकर्षित गर्नु आवश्यक हुन्छ । त्यसैले पहिलो सत्रमा सबै विषयवस्तु (यसको फर्मेट अनुसूचीमा छ) लेखेको चार्टपेपर तयार गरेर प्रदर्शन गर्दै, विषयवस्तुबाट सरसर्ती सहभागीहरूलाई पढेर त्यसको बारेमा छोटोमा सुनाउनुपर्छ । अब सबै सहभागीलाई पाँच ओटा ढुङ्गा दिनुहोस् र अनिवार्य विषयबाहेक आफूलाई लिन मन लागेको विषयमा एक एक ओटा ढुङ्गा राख्न दिनुहोस् । सबभन्दा बढी छानिएका १५ ओटा विषय चार्टपेपरमा लेख्नुहोस् र अनिवार्य विषयपछि सञ्चालन गर्नुहोस् ।

यसरी प्राथमीकीकरण गर्दा प्रारम्भिक बाल्यावस्थामा उत्प्रेरणा, समयमै अपाङ्गताको पहिचान, सकारात्मक अनुशासन, मानसिक स्वास्थ्य र बालकेन्द्रित सिकाइ क्रियाकलाप जस्ता सामाजिक रूपमा जागरण आवश्यक विषयवस्तु समावेश गरी सहजीकरण गर्नुहोस् ।

प्रारम्भिक बालविकासको परिचय र महत्त्व

खण्ड-क अध्ययन सामग्री

१. प्रारम्भिक बालविकास

बालविकास भन्नाले बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक तथा सामाजिक विकास भन्ने बुझिन्छ। विकास उमेरअनुसार क्रमिक रूपमा हुने परिवर्तनको एक प्रक्रिया हो। मानव जीवनको सुरुवाती अवस्था प्रारम्भिक बाल्यावस्था भनिएको हो। राष्ट्रिय योजना आयोगबाट तयार गरिएको 'प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति (२०७७-२०८८)^२ ले प्रारम्भिक बाल्यावस्थालाई गर्भावस्थादेखि आठ वर्षसम्मको उमेर भनी परिभाषित गरेको छ। यस चरणमा हुने बालबालिकाको सर्वाङ्गीण विकास (शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक तथा सामाजिक विकास) नै प्रारम्भिक बालविकास हो। प्रारम्भिक बालविकास बहुउद्देश्यीय, बहुपक्षीय अवसर र प्रक्रियाको परिणाम हो। अर्थात् बालबालिकाको हुर्काइमा पोषण, स्वास्थ्य, सरसफाइ, मायाममता, सिकाइ र संरक्षणले एकीकृत रूपमा असर गरेको हुन्छ। जीवनको प्रारम्भिक उमेरमा पाएका यी अवसरहरूको परिणाम जीवनभर रहन्छ। प्रारम्भिक बालविकासका पक्षहरू निम्न हुन् :



क. शारीरिक विकास : शरीरमा देखापर्ने सकारात्मक परिवर्तनहरू, तौल तथा उचाइसँगै आन्तरिक अङ्गहरूको आकारहरू बढ्नुलाई शारीरिक वृद्धि भनिन्छ। वृद्धिअनुसारको शारीरिक सञ्चालन तथा कार्य दक्षतालाई शारीरिक विकास भनिन्छ। प्रारम्भिक बाल्यावस्थामा शारीरिक वृद्धि तथा विकास तीव्र गतिमा हुन्छ। शारीरिक वृद्धि सजिलै मापन गर्न सकिन्छ। जस्तै : तौल, उचाइ मापन गर्ने, पाखुरा, टाउकोको घेरा मापन गरी कुन उमेरमा कति हुनुपर्ने हो, सोअनुसार पत्ता लगाउन सकिन्छ। तर मापनअनुसारका कार्यक्षमता बालबालिकाको उमेरअनुसार फरक फरक हुन्छ।

^२ प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति (२०७७-२०८८)

शारीरिक विकासलाई निम्नानुसार बुझ्न सकिन्छ :

- **स्थूल अङ्गहरूको विकास** - ठुला मांसपेशी, हात, गोडा तथा पाखुराको सञ्चालन, समन्वय र सन्तुलन गर्ने (जस्तै, वस्तु एवम् खेलौना समात्ने र फाल्ने) क्षमताको विकासलाई स्थूल अङ्गको विकास भनिन्छ ।
- **सूक्ष्म अङ्गहरूको विकास** - आँखा, कान, नाक, मुख, छाला जस्ता चेतना शक्ति तथा इन्द्रियहरूको क्षमता र औँला समन्वय गरी सञ्चालन गर्ने क्षमताको विकासलाई सूक्ष्म अङ्गको विकास भनिन्छ ।

भर्खर जन्मिएको बालकले रुन र दुध चुस्न मात्र जानेको हुन्छ भने दिन बित्दै जाँदा विस्तारै हात गोडा चलाउने, बामे सर्ने, बस्ने, उठ्ने, दगुर्ने, खेल्ने सिपहरू विकास हुँदै जान्छ । उमेरअनुसार सूक्ष्म अङ्ग, स्थूल अङ्ग र मांसपेशीहरूको बिच समन्वय गरी शरीर सञ्चालन नियन्त्रण गर्ने क्षमताको विकासलाई शारीरिक विकास भनिन्छ ।

ख) बौद्धिक विकास : मस्तिष्क वृद्धि र चेतनाको विकास बौद्धिक विकास भित्र पर्छ । बालबालिकाको मस्तिष्कको वृद्धि यो उमेरमा अत्यन्त छिटो हुन्छ । मस्तिष्कका कोषिकाहरूको वृद्धिले बौद्धिक क्षमता अभिवृद्धि हुन्छ । अनुसन्धानअनुसार ६ वर्षसम्ममा बालबालिकाको मस्तिष्कको तौल वयस्क भन्दा ९५ प्रतिशतले वृद्धि भएको हुन्छ ।^३ चेतनाको विकास, विवेक विकास, स्मरण शक्तिको विकास, तर्क गर्ने, समस्या सुल्झाउने, विश्लेषण गर्ने, आदि बौद्धिक विकासका सूचकहरू हुन् । उदाहरणको लागि आवाज सुन्ने, बुझ्ने, चिन्तन खोज्ने, समस्या समाधान गर्ने, फरक छुट्याउन सक्ने, गन्ती गर्ने, रङ, आकार प्रकारबारे थाहा पाउने, सोचेर बोल्ने, तर्क गर्ने आदि बौद्धिक सिपको विकास प्रारम्भिक अवस्थामा हुन्छ ।

ग) भाषिक विकास : भाषिक विकास भन्नाले सुन्ने, बोल्ने, कुराकानी र सञ्चार गर्ने सिप र सक्षमता हो । भाषाले बुझ्ने, तर्क गर्ने, निर्णय गर्ने क्षमताको विकास गर्छ । बालबालिकाले सबैभन्दा पहिले आफ्नै मातृभाषामा सिक्छन् । शिशुले आफ्ना आमाबुबा र अरूले बोलेको सुनेर ध्वनि, शब्द र यसका अर्थ बुझ्न थाल्छन् । सानैदेखि सुन्ने अवसरले भाषा र सञ्चार सिपको विकास हुन्छ । भाषा विकासका आधारहरू सुनाइ, बोलाइ, पढाइ र लेखाइ हुन् । उमेरअनुसारका भाषा विकासको अवसरले बालबालिकाले पढाइ लेखाइ सजिलै गर्न सक्छन् । यसैगरी बाल्यावस्थामा गर्भदेखि सुनेका भाषा प्यारो र यसबाट चाँडै सिक्न सक्छन् । यो उमेरमा अन्य भाषाहरू पनि सजिलै सिक्न त सक्छन्, तर एउटा भाषामा पोख्त भने बनाउनुपर्छ ।

घ) संवेगात्मक विकास : बालबालिकाको आन्तरिक अनुभूति वा संवेगको विकास नै संवेगात्मक विकास हो । संवेग सकारात्मक र नकारात्मक हुन्छ । सकारात्मक संवेग खुसी, रमाइलो, आनन्द, सन्तुष्टि, विश्वास आदि हुन् भने, नकारात्मक संवेग रिस, ईर्ष्या, शङ्का, डर आदि हुन् । सकारात्मक संवेग र नकारात्मक संवेगको नियन्त्रण, सही ठाउँमा प्रकट गर्ने सिप विकास प्रारम्भिक बाल्यावस्थामा नै हुन्छ । संवेगको प्रष्फुटन नभएको खण्डमा बालबालिकामा विभिन्न समस्याहरू देखापर्छ ।

^३ Lenroot & Giedd, 2006

नकारात्मक संवेगहरू डर, चिन्ता, शङ्का, दुःख, शोकको प्रभाव लामो समयसम्म रहेमा यसले बालबालिकामा व्यवहारिक, मानसिक तथा शारीरिक समस्याहरू हुन सक्छ।


ड) सामाजिक विकास : बालबालिकाले समाजमा मिलेर बस्ने, व्यक्तिहरू चिन्ने, सामाजिक नियमहरू बुझ्ने, साथी बनाउने, सहयोग गर्ने, खेल्ने, तथा घुलमिल गर्ने, पालो पर्ख्ने, नियम सिक्ने, पालन गर्ने आदि सिपहरू सामाजिक विकासका सूचक हुन्। जन्मेदेखि नै बालबालिकाको सामाजिकीकरण प्रक्रिया सुरु हुन्छ। अभिभावकको व्यवहार तथा पारिवारिक वातावरणबाट नै उनीहरूले सामाजिकीकरणका आधारभूत सिपहरू सिक्दछन्। बालबालिकाले समाजबाट पाएका सहयोग, प्रशंसाले स्वःअवधारणा तयार गरी सो अनुरूप व्यक्तित्व विकास गर्न तत्पर हुन्छन्।

२. प्रारम्भिक बालविकासको महत्त्व

मानव जीवन सफल हुनका लागि निरोगी, तन्दुरुस्त, असल, विवेकशील, शिक्षित, सहयोगी, सदाचारी, सद्गुणी, मिहिनेती, भावनात्मक सन्तुलन हुनु आवश्यक हुन्छ। यी गुण, सिपहरूको आधार वंशाणुगत तथा बालबालिका हुर्कने वातावरणले प्रदान गर्दछ। वंशाणुगत गुणलाई वातावरणले गतिशील बनाउँछ। पोषिलो खाना र उचित स्याहारले बालबालिकाको वृद्धि विकास हुन्छ। स्याहारको अभावमा, रोग, कुपोषण र दुर्व्यवहारले बालबालिकाको वृद्धि र विकासमा प्रत्यक्ष रूपमा दीर्घकालीन असर पार्दछ। विभिन्न अनुसन्धानले प्रारम्भिक बालविकासको धेरै महत्त्व छ भन्ने कुरा प्रमाणित गरिसकेका छन्, सारांशमा केही मुख्य बुँदाहरू निम्नानुसार छन् :

२.१. मस्तिष्कको उच्चतम विकास हुने अवस्था

गर्भावस्थादेखि नै मस्तिष्कका स्नायुहरूको विकास सुरु हुन्छ। जन्मेको समयमा शिशुको मस्तिष्कको तौल वयस्कको मस्तिष्कको ३३ प्रतिशत हुन्छ, भने ९० दिन पछि ५५ प्रतिशतमा वृद्धि हुन्छ।^४ मस्तिष्कका स्नायुहरूको विकास ८० प्रतिशत पहिलो दुई वर्षमा हुन्छ, भने, ५ वर्षमा ९० प्रतिशत विकास हुन्छ। पोषणले मस्तिष्कको स्नायुहरूको वृद्धि गर्न सहयोग गर्छ। इन्द्रियहरूको माध्यमबाट पाइएका विभिन्न



अनुभव र अवसरहरूले स्नायुहरूलाई उत्प्रेरित गरी मस्तिष्कमा सञ्जालहरू तयार गर्छन्। यो क्रम उमेरअनुसार बढ्दै जान्छ। यसरी सञ्जाल बनेका कोषहरूमात्र जीवनभर काम गर्छन्। करिब २० देखि ८० प्रतिशत कोषहरू उत्प्रेरणा नपाएर मर्दै जान्छ।^५ यसैले सानो उमेरमा अनुभव नगरेका वा अवसर नपाएका तथा कम अनुभव गरेका कुरामा ठुलो हुँदा पनि कमजोर हुने सम्भावना बढी हुन्छ।

^४ Holland et al., 2014

^५ de Haan and Johnson 2003b, 2001a

२.२. सिकाइ क्षमता बढी हुने अवस्था

प्रारम्भिक बाल्यावस्थामा आँखा, कान, नाक, छाला र जिब्रोको क्षमता अत्यन्त तीक्ष्ण हुन्छ। सिकाइको “सही जग बसाल्ने” अवधि प्रारम्भिक बाल्यावस्था हो। यस उमेरमा प्राप्त गरेको ज्ञान, सिप र अनुभवले विद्यालय तथा भावी सिकाइमा सहयोग पुऱ्याउँछ। प्रारम्भिक बालविकासको अवसर पाएका बालबालिका चलाख, नेतृत्व गर्ने र सिकाइ उपलब्धि अरूको भन्दा बढी भएको पाइएको छ।

२.३. भाषा तथा सञ्चार सिपको विकास

यस उमेरमा भाषिक क्षमताको विकास तीव्र हुन्छ। धेरै सुन्न खोज्ने, बोल्ने, प्रश्न गर्ने जस्ता सिपले उनीहरूको सोच्ने, तर्क गर्ने, समस्या समाधानको योजना गर्ने, अर्थपूर्ण शब्द सङ्ग्रह गर्ने, बोल्नको लागि शब्द चयन गर्ने, शब्दको अर्थ पहिल्याउने जस्ता बौद्धिक क्षमताहरू अभिवृद्धि हुन्छ। यस उमेरका बालबालिकाले बोल्ने, सुन्ने र विभिन्न चित्र तथा सङ्केत हेर्ने अवसर पाए भने २ देखि ६ वर्षको उमेर सम्ममा २००० देखि १०,००० शब्दभण्डार बनाउन सक्छन्। सक्रिय बालबालिकाले हप्तामा १० देखि २० ओटा नयाँ शब्दहरू सिक्ने गर्छन्।^६ त्यसैले अभिभावकले बालबालिकासँग मातृभाषामा कुराकानी गर्ने, तर्क गर्ने गर्नुपर्छ। यससँगै उनीहरूले सँगसँगै स्थानीय र अन्य भाषा बुझ्न र बोल्न पनि सक्षम हुन्छ।

२.४. बानी व्यवहार र सामाजिक विकास हुने अवधि

यस उमेरमा सिकेका बानी व्यवहार, जस्तै एकाग्र हुने, हार नमान्ने, मेहनत गर्ने, समस्या समाधान आदि जीवनभर रहन्छन्। यसै उमेरमा उसको सामाजिकरण सिपको पनि विकास हुन्छ। प्रारम्भिक बाल्यावस्थामा बालबालिकाले मुख्यतः अभिभावकको व्यवहार अवलोकन गरेर, नक्कल गरेर सिक्छन्। अभिभावक नै उनीहरूको नमुना व्यक्तित्व हो। आमाबुबा अनुशासित, मिलनसार, बराबर काम बाँडेर गर्ने, महिलाले गर्ने काम र पुरुषले गर्ने भनेर नछुट्याउने भएमा उनीहरूले पनि सिकेर परिवार तथा समाजमा राम्रो सम्बन्ध स्थापना गर्न सक्षम र साथी तथा दौतरीसँग पनि सजिलै घुलमिल हुन, सहयोगी तथा आत्मनिर्भर हुन सिक्छन्।

२.५. आर्थिक लाभ

अभिभावकहरूले आफ्ना बालबालिकाको स्वास्थ्य, पोषण, सुरक्षा, सिकाइ, लालन पालनको लागि लगानी गर्दछन्। प्रारम्भिक बाल्यावस्थामा लगानी गर्नाले धेरै प्रतिफल पाइन्छ। अमेरिका तथा जर्मकामा गरिएका अनुसन्धानहरूअनुसार साना बालबालिकामा गरिएको लगानी बापत १७ गुणा सम्म लाभ हुन्छ। जस्तो: समयमै खोप लाउने र स्वास्थ्य स्याहार, तथा उत्प्रेरणाले आदिले पछि हुने रोगको उपचार खर्च जोगिन्छ र उच्च बौद्धिक क्षमताले पढाइमा सफल हुने, ठुलो भएर राम्रो आमदानी गरी परिवारको मात्रै नभई समुदाय तथा देशको समेत आर्थिक विकास हुन्छ।

^६ Imai et al., 2008

३. प्रारम्भिक बालविकासको अवसरमा अभिभावकको भूमिका

३.१. शारीरिक विकासको अवसर

गर्भदेखि नै आमाको व्यवहार र सकारात्मक बानीले, शिशुले पनि शारीरिक विकासको अवसर पाउँछ। जन्मपछि पनि अभिभावकले खोप, पोषण, सुरक्षा, खेल, व्यक्तिगत सरसफाइ गर्न दिनुपर्छ। दुर्घटनाहरू तथा हिंसा र दुर्व्यवहारबाट बचाउनुपर्छ। शारीरिक सञ्चालन, समन्वय र सन्तुलनका अवसरबाट शारीरिक विकास हुन्छ। विशेष गरी उमेरअनुसार सूक्ष्म र स्थूल अङ्ग विकासका लागि यी अङ्ग सञ्चालन र नियन्त्रण गर्ने प्रशस्त अवसर दिनुपर्छ।

स्थूल अङ्गहरूको विकासका लागि ठुला मांशपेशी, हात, गोडा तथा पाखुराको सञ्चालन, समन्वय र सन्तुलन गर्ने क्रियाकलापहरू, जस्तै बल पास गर्ने, समात्ने र फाल्ने, दौडिने, उफ्रिने, घुम्ने, झुण्डिने पिड खेल्ने, चिप्लिने आदि क्रियाकलापहरू गराउनुपर्छ।

सूक्ष्म अङ्गहरूको विकासका लागि हातका औंलाहरू सञ्चालन, समन्वय र सन्तुलन गर्ने क्रियाकलापहरू, जस्तै खन्याउने, टिप्ने, गाँस्ने, च्यात्ने, उन्ने बुन्ने, छाम्ने आदि क्रियाकलापहरू गराउनुपर्छ।

३.२. बौद्धिक विकासको अवसर

बौद्धिक विकासका निम्ति सरसफाइ, पोषिलो खाना, खेल, खेलौनाको आवश्यकता पर्नुका साथै रोगबाट पनि बचाउनुपर्छ। बिरामी भइरहेमा बालबालिकाको बौद्धिक विकासमा असर पर्छ। उमेरअनुसार उचित विकास नभएमा भविष्यमा आइपर्ने समस्यासँग जुध्न, सिर्जनशील र क्रियाशील हुन सकिँदैन। बौद्धिक विकास गराउन अभिभावकहरूले एकै किसिमको र फरक किसिमको वस्तु छुट्याउन, लामो छोटो छुट्याउन र गन्ती गर्न, साधारण चित्र हेरेर भन्न लगाउने, आवाज चिन्न लगाउने, व्यक्तिको अनुहार चिन्न, वस्तुको खोजी गर्न लगाउने, समस्या समाधान गर्ने खेलहरू खेल्न दिने, तर्क दिन लगाउने, समस्या समाधान गर्ने पजल जोडा जस्ता खेलहरू खेलाउने, प्रकृति तथा विभिन्न वस्तुको अवलोकन गराउनुपर्छ।

३.३. भाषिक विकासको अवसर

अभिभावकले बालबालिकासँग कुराकानी गर्ने, कथा/कविता सुनाउने, गीत गाउने, वस्तुको नाम बताउने, चित्र देखाएर बयान गर्ने गर्नुपर्दछ। प्रारम्भिक उमेरका बालबालिकालाई ध्यान दिएर सुन्न र बोल्न हौसला दिनुपर्छ। बालबालिकाले सुन्न, बोल्न, हेर्न/पढ्न र केरकार गर्ने अवसरले उनीहरूमा भाषिक विकासको आधार बन्दछ। “किताब हेर्ने” र यस बारेमा बताउनाले शिशु अवस्थादेखि नै किताब पढ्न रुचि राख्छन्। विभिन्न अनुसन्धानअनुसार सानैदेखि “सुत्ने बेलाको कथावाचन”(Bed-time stories) भाषिक विकासको लागि महत्त्वपूर्ण छ।

३.४. संवेगात्मक विकासको अवसर

शिशु गर्भभित्र रहँदादेखि नै आमाले सकारात्मक संवेगको विकास गर्ने वातावरण मिलाउनुपर्छ। जन्मनासाथ बालबालिकाले रोएर, हाँसेर, चिच्याएर, कराएर, रिस देखाएर आफ्नो मनमा भएको संवेग व्यक्त गर्छन्। बालबालिका आमाबुबा, परिवार र छरछिमेकीबाट सधैं माया, स्नेह पाउने आशा गरी रहन्छन्। माया, ममता, स्नेह, स्यावासी, प्रोत्साहन बालबालिकाको संवेगात्मक विकासका आवश्यक तत्त्वहरू हुन्। यदि बच्चाले आशा गरेजस्तो माया स्नेह पाएनन् भने उनीहरूको संवेगात्मक सन्तुलन हुँदैन। उनीहरूमा संवेगात्मक सन्तुलन नभएमा पछिसम्म काँतर हुने, आत्मविश्वास कम हुने, आत्मनिर्भर नहुने हुन्छ। जन्मने र हुर्कने क्रममा सकारात्मक र नकारात्मक संवेगको प्रकट गर्न रमाउने, हाँस्ने, स्वतन्त्र रूपमा कराउने, चिच्याउने दिने, दौडने, उफ्रने, कथा सुन्ने, विभिन्न संवेगको अभिनय गर्ने, मनका कुराहरू भन्ने सुन्ने कुराकानीको समय बनाउने र सो समयमा सबैले आआफ्ना अनुभव सुनाउने सुन्ने गर्नुपर्छ।

३.५. सामाजिक विकासको अवसर

सामाजिक सहभागिताबाट बालबालिकाको व्यक्तित्व विकासको आधार तयार हुन्छ। अभिभावकले आफू नमुना बनेर सबैलाई आदर सत्कार गर्ने, धर्म संस्कृतिहरूमा रमाउने, सामाजिक नियम, नेतृत्व लिने र दिने, नक्कल गर्ने, समूहमा बस्ने, कुराकानी गर्ने, सहयोग लिने र दिने आदि गर्ने गर्नुपर्दछ। खेल, साथी, मनोरञ्जन, नातागोता चिन्ने जस्ता अवसरले दिनुपर्छ। बालबालिकाले जे देख्छन् त्यही सिक्छन्। त्यसैले परिवारको मूल्यमान्यता र आमाबुबाले गर्ने व्यवहारले नमुना गर्नुपर्दछ। परिवारमा सिकेका सामाजिक सिपहरूले विद्यालय वा बालविकास केन्द्र तथा समाजमा पनि सजिलै घुलमिल हुन सक्छन्।

४. जाठ्ठैपर्ने तथ्यहरू

- प्रारम्भिक बालविकास भन्नाले गर्भावस्थादेखि आठ वर्ष उमेर समूहका बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, सामाजिक तथा संवेगात्मक विकास अर्थात् सर्वाङ्गीण विकास हो।
- विभिन्न अनुसन्धानले प्रारम्भिक बालविकास व्यक्ति, समाज र राष्ट्रकै लागि पूर्वाधार हो भनेर देखाउँछ।
- प्रारम्भिक बाल्यावस्था सर्वाङ्गीण विकासको आधार भएकाले यस अवधिमा अधिकतम विकास गराउन उनीहरूले पाउने पोषण, उत्प्रेरणा, स्वास्थ्य सेवा, संरक्षण, स्याहार, तथा सिकाइ अवसर आवश्यक हुन्छ।
- बालबालिकाका लागि अभिभावक नै नमुना हुन्। उनीहरूले अभिभावकबाट नै सिक्छन्। त्यसैले अभिभावक नै पहिले असल व्यक्तित्वको रूपमा प्रस्तुत हुनुपर्छ।
- बालबालिकाका विभिन्न विकासात्मक पक्षको उचित विकासका लागि बालबालिकालाई विभिन्न अवसरहरू दिनुपर्छ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले प्रारम्भिक बालविकासको महत्त्व बताउन सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस्, साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा ८ वर्षमुनिका बालबालिकाले कस्ता अवसरहरू पाएका छन् ?

माथिको प्रश्न सोधेपछि सहभागीहरू सबैलाई बोल्न र उत्तर दिन उत्प्रेरित गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हाँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्न उत्प्रेरित गर्नुहोस् ।

स समस्याको विश्लेषण

क्रियाकलाप



आवश्यक सामग्री : जोडा मिलाउने चित्रहरू १० ओटा जति, रुखका पातहरू, पपेट १ जोडा, डोरी २ मिटर जति लामो, लठ्ठीहरू १ वित्ता जति लामा २० ओटा, ढुङ्गाका गट्टाहरू २० ओटा वा दुई मुठ्ठी गेडागुडी, चित्रकथा आदि

- अभिभावकहरूलाई ४ समूहमा विभाजन गर्नुहोस् ।
- एउटा समूहलाई जोडा मिलाउने चित्रहरू, दोस्रो समूहलाई कागज वा डोरी, पपेट, रुखका पातहरू, जे उपलब्ध छ सो दिनुहोस् ।
- तेस्रो समूहलाई योजना बनाएर कुनै कथामा अभिनय गर्न लगाउनुहोस् ।
- चौथो समूहलाई लठ्ठीहरू, ढुङ्गाका गट्टाहरू वा गेडागुडी दिनुहोस् ।

- करिब १० देखि १५ मिनेट जति खेल दिएपछि प्रत्येक समूहको १ जनालाई खेल खेल्दा वा अभिनय कस्तो अनुभव भयो ? के के पक्षमा विकास भयो ? के के जान्नुभयो ? भनेर बताउन लगाउनुहोस् ।
- तपाईंले जस्तै बालबालिकाले पनि खेलबाट कसरी विकासको अवसर पाउने रहेछन् भन्न लगाउनुहोस् ।
- अन्तमा सहजकर्ताले यी खेलबाट कस्ता विकास हुन्छन् बताइदिनुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह) अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश : मैले प्रारम्भिक बाल्यावस्थामा उचित स्थाहार पाए भने मात्र अविष्यमा म देशको सबल र असल मान्छे बन्न सक्छु ।

यसपछि सहभागीहरूलाई चित्रकार्ड अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् र छलफल गर्नुहोस् ।



स सन्देश

सहजकर्ताले अध्ययन सामग्रीमा भएको प्रारम्भिक बालविकासको परिचय र महत्त्व अध्ययन गरेर यसबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- प्रारम्भिक बालविकास भन्नाले गर्भावस्थादेखि आठ वर्ष उमेर समूहका बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, सामाजिक तथा संवेगात्मक विकास अर्थात् सर्वाङ्गीण विकास हो ।

- विभिन्न अनुसन्धानले प्रारम्भिक बालविकास व्यक्ति, समाज र राष्ट्रकै लागि पूर्वाधार हो भनेर देखाउँछ ।
- प्रारम्भिक बाल्यावस्था सर्वाङ्गीण विकासको आधार भएकाले यस अवधिमा अधिकतम विकास गराउन उनीहरूले पाउने पोषण, उत्प्रेरणा, स्वास्थ्य सेवा, संरक्षण, स्याहार, तथा सिकाइ अवसर आवश्यक हुन्छ ।
- बालबालिकाका लागि अभिभावक नै नमुना हुन् । उनीहरूले अभिभावकबाट नै सिक्छन् । त्यसैले अभिभावक नै पहिले असल व्यक्तित्वको रूपमा प्रस्तुत हुनुपर्छ ।
- बालबालिकाका विभिन्न विकासात्मक पक्षको उचित विकासका लागि बालबालिकालाई विभिन्न अवसरहरू दिनुपर्छ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

म आजैदेखि बालबालिकालाई खेलेर सिक्ने मौका दिन्छु ।

म आजैदेखि बालबालिकालाई हेर्ने, छुने, सुन्ने, चाख्ने, सुन्ने अवसर दिन्छु ।

म आजैदेखि मिठो बोली र मायालु व्यवहार गर्छु ।

स समीक्षा:

समूहमा कुनै एउटा रडको (जस्तै हरियो लुगा) लगाउने दुईजनालाई हात उठाउन लगाई तलको प्रश्न सोध्नुहोस् । उहाँले दिएको उत्तरलाई प्रशंसा गर्नुहोस् र अरू कसैलाई केही थप गर्न मन लागे भन्ने पनि लगाउनुहोस् ।

- प्रारम्भिक बालविकास भनेको के हो ?
- प्रारम्भिक बाल्यावस्था किन महत्त्वपूर्ण छ ? बताउनुहोस् ।

सबै बालबालिकाका आधारभूत अधिकार र प्रारम्भिक बालविकास

खण्ड-क अध्ययन सामग्री

१. बाल अधिकार भनेको के हो ?

बालबालिका संसारको जुनसुकै ठाउँमा जन्मेहुर्के पनि उनीहरूको आधारभूत आवश्यकताहरू माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो। बाल्यावस्थाको उचित वातावरण, स्याहार सम्मान, सहभागिताले भविष्यमा सोही बालबालिका क्षमतावान मानव स्रोत बन्दछन्। मानव अधिकारको अन्तराष्ट्रिय सन्धिले बालबालिकालाई समेट्न नसक्ने र बाल्यावस्थाका आवश्यकताहरू विशेष हुने भएकाले बाल अधिकार महासन्धिको आवश्यकता महसुस भएको हो। तसर्थ आफ्ना भावी सन्ततिको उज्वल भविष्यको



निम्ति अभिभावक तथा राष्ट्रले विशेष जिम्मेवारी लिउनु भन्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बालअधिकारसम्बन्धी महासन्धि पारित गरेको छ। यो सन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित गरिएको थियो। बालबालिकाको अधिकारका निम्ति पारित यो सन्धि राज्य राज्यहरूबिचको एक साझा कानून हो। त्यसैले यो राज्य तथा अभिभावकले बुझ्नु महत्त्वपूर्ण छ।

यस महासन्धिलाई नेपालले १४ सेप्टेम्बर १९९० मा निःशर्त अनुमोदन गरिसकेको छ। नेपालमा पनि यस महासन्धिलाई अनुमोदन गरेपछि बालबालिका ऐन^९ २०४८ लागु गरियो भने, सो ऐनलाई संसोधन गरेर २०७५ मा बालबालिका सम्बन्धी ऐन लागु गरिएको छ। यो ऐन बाल अधिकार महासन्धिअर्न्तगत रहेको छ।

^९ बालबालिका सम्बन्धी ऐन २०७५

बालअधिकारसम्बन्धी महासन्धिको चार आधारभूत सिद्धान्तहरू (क) भेदभाव रहित, (ख) सर्वोत्तम हित, (ग) दीर्घजीवन र विकास, (घ) बालबालिकाको विचार र भावनाको कदर रहेका छन्। अतः बालबालिकाको निम्ति गरिने प्रत्येक कार्यहरू यी आधारभूत सिद्धान्त विपरीत हुनु हुँदैन। समाजमा भए गरेका कार्यहरू बालअधिकारको पक्षमा छन् कि छैनन् भन्ने कुरा जाँचका निम्ति मापदण्डका रूपमा पनि यी आधारभूत सिद्धान्तलाई लिन सकिन्छ।

१.१. भेदभावरहित

भेदभावले बालबालिकाको आत्मसम्मान घट्छ। नकारात्मक स्वःपहिचान बन्दछ। बदलाको भावना विकसित हुन्छ। बालबालिकालाई यस्ता नकारात्मक वातावरणबाट बचाव गर्न, बालअधिकारको सिद्धान्तमध्ये “भेदभावरहित” वातावरण तयार गर्नुपर्ने वा बिना भेदभाव बालबालिकालाई सम्पूर्ण अधिकारहरू उपलब्ध गराउनुपर्दछ। विभिन्न कानूनले पनि बालबालिकाको समान अधिकारलाई संरक्षित गरेको छ। बालबालिकाको बुबाआमा, अभिभावकको जाति, रङ, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य आस्था, राष्ट्रिय, जातीय वा सामाजिक उत्पत्ति, सम्पत्ति, अशक्तता, जन्म वा अन्य हैसियतको आधारमा भेदभाव नगरी समान रूपमा सम्मान गर्नुपर्दछ।^८

१.२. बालबालिकाको सर्वोत्तम हित

बालबालिकाको निम्ति गरिने प्रत्येक कार्यहरू बालबालिकाको लागि सबैभन्दा उपयुक्त हुनुपर्छ वा सबैपक्षबाट बालबालिकालाई फाइदा वा कल्याण हुने हुनुपर्छ। सार्वजनिक तथा कल्याणकारी संस्थाहरूले कुनै पनि कार्य गर्दा बालबालिकालाई नकारात्मक प्रभाव पर्ने कुनै पनि कार्य गर्नु हुँदैन। अदालत, प्रशासनिक निकायलगायत सबैले बालबालिकासँग सम्बन्धित काम कुरा गर्दा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्दछ।^९

१.३. दीर्घजीवन र विकास

बाँच्न पाउनु बालबालिकाको पनि जन्मसिद्ध अधिकार हो। बालबालिकालाई बचाउने जिम्मेवारी सम्पूर्ण अभिभावक, समुदाय र सरकारको हो। बाल अधिकारको सिद्धान्तले बालबालिकाको दीर्घ जीवन र विकासको अधिकारलाई सुनिश्चित गर्दछ। बालबालिकाको दीर्घजीवन र विकासका निम्ति राज्यले बढीभन्दा बढी प्रयास गर्नुपर्दछ।^{१०}



^८ बालअधिकार महासन्धि धारा-२

^९ बालअधिकार महासन्धि धारा-३

^{१०} बालअधिकार महासन्धि धारा-६

१.४. बालबालिकाको विचार र भावनाको कदर

आफ्ना इच्छा रहरको कुराको सुनुवाइ वा भावनाको कदर नहुँदा, सबैलाई नरमाइलो लाग्ने, मन दुख्ने हुन्छ। त्यस्तै बालबालिकालाई पनि आफ्नो विचारको कदर नहुँदा, रहर लागेको काम कुरा गर्न नपाउँदा मायाको अनुभूति हुदैन। जसको फलस्वरूप बालबालिकालाई परिवार समाजबाट टाढा हुन मन लाग्ने, दिक्क लाग्ने, व्यवहारमा समस्या आउने विकृतिहरू देखापर्ने सम्भावना हुन्छ। यस्ता समस्याहरूबाट बचाउन सम्बन्धित विषयमा आफ्नो विचार व्यक्त गर्न पाउनुपर्छ। अभिभावकहरूद्वारा उनीहरूको विचारको कदर गरिनुपर्छ। बालबालिकाको उमेर र परिपक्वताअनुसार त्यसलाई उचित मान्यता दिई समाजको एक अभिन्न अङ्ग मानी समाज विकासका विभिन्न चरणहरूमा बालबालिकासँग सम्बन्धित विषयहरूमा उनीहरूलाई सहभागी गराइनुपर्दछ।^{११}

२. बाल अधिकारका चार पक्ष र प्रारम्भिक बालविकास

बालअधिकार महासन्धि गर्भदेखि १८ वर्षसम्मका बालबालिकाको अधिकार हो। महासन्धिमा उल्लिखित बालअधिकारका धाराहरूलाई सरल तरिकाले बुझ्न चार समूहमा (बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार, छोटोमा बा.सं.वि.स) विभाजित गरिएको छ। प्रारम्भिक उमेर (गर्भावस्था देखि ८ वर्ष)का आवश्यकताका आधारमा यी चार समूहलाई निम्न रूपमा बुझ्न सकिन्छ :

२.१. बाँच्न पाउने अधिकार

बाँच्न पाउनु बालबालिकाको जन्मसिद्ध अधिकार हो। गर्भमा आएपछि गर्भपतन होइन, गर्भमा ल्याउनलाई नै अभिभावकले योजना गर्नुपर्छ। गर्भदेखि नै बाँच्ने अधिकार सुनिश्चित गर्न, गर्भवती महिलाले विशेष स्याहारलगायत शिशुको सुरक्षित रूपमा जन्म गराउनुपर्दछ। जन्मेपछि जन्मदस्ता, स्तनपान, नियमित स्वास्थ्य परीक्षण, उमेरअनुसारको सुरक्षित पौष्टिक आहार, सुरक्षित पानी, खोप तथा प्राथमिक उपचारलगायतका दीर्घ जीवन तथा सर्वोत्तम हितको सिद्धान्तमा रहेर अभिभावकले बाँच्नको लागि आधारभूत आवश्यकताको व्यवस्था गर्नुपर्दछ।

२.२. संरक्षणको अधिकार

प्रत्येक बालबालिकाको लागि संरक्षणको अधिकार तथा अपाङ्गता भएका र अनाथ बालबालिकाको निम्ति विशेष व्यवस्था हुनुपर्छ। यसका लागि पनि गर्भदेखि गर्भवतीलाई तनावमुक्त वातावरण, गर्भ तुहिनबाट संरक्षण तथा जन्मपश्चात् पनि बढ्दो उमेर क्रमअनुसार भेदभाव, शोषण, हिंसा, दुर्व्यवहार, अपहेलना, बालश्रम, उत्पीडन, ओसारपसार तथा बेचबिखन, बुबाआमाबाट अलग्गिनु पर्नेलगायतका जोखिमपूर्ण स्थितिबाट सुरक्षित हुन पाउनुपर्छ। बालबालिकामा यस्ता अवस्थाहरू आईपर्ने नदिन पहिले अभिभावकहरू सचेत हुनुपर्ने तथा आईपरेको खण्डमा कानुनी संरक्षण प्राप्त हुनुपर्छ। साथै बालबालिकाको उचित स्याहारका लागि परिवारमैत्री वातावरण हुनुपर्छ।

^{११} बालअधिकार महासन्धि धारा-१२

२.३. विकासको अधिकार

प्रत्येक बालबालिकाले गर्भदेखि नै उत्प्रेरणा तथा जन्मपछि पनि उत्प्रेरणा, अन्तरक्रिया तथा सिकाइका अवसरहरू पाउनुपर्छ। बढ्दो उमेरक्रम अनुरूप शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासको अवसरहरू जस्तै खेल, अन्तरक्रिया, खोज, अनुभव, अनुसन्धान गर्न दिनु अभिभावकको जिम्मेवारी हो। उक्त वातावरणमा बालबालिकाले विकासको अवसर पाउनु अधिकार हो।

२.४. सहभागिताको अधिकार

प्रारम्भिक बाल्यावस्थामा बाल सहभागिताको सुरुवात गर्भावस्थादेखि नै गर्भवतीलाई घरका विभिन्न विशेष सामाजिक कार्यक्रमहरू, चाडबाड तथा जमघटमा सहभागी गराएर, कुराकानी, निर्णय लिने कार्यहरूमा सहभागी गराएर गर्न सकिन्छ। यसैगरी उमेर क्रमअनुसार आआफ्नो धर्म संस्कृति, चाडपर्व, जात्रा, प्रारम्भिक बालविकास तथा शिक्षा वा बालविकास केन्द्रका कार्यक्रमहरू, विद्यालयका कार्यक्रम तथा समुदायका विभिन्न कार्यक्रमहरूमा उनीहरूको इच्छा अनुरूप सहभागिताको अवसर दिनुपर्छ। यो अभिभावकको दायित्व हो भने सहभागी भएर रमाउन पाउनु प्रत्येक बालबालिकाको अधिकार हो।

बालबालिकाको रुचि बेग्लाबेग्लै हुन सक्छ। उनीहरूको रुचिअनुसारको सामग्री तथा क्रियाकलापको छनोट र सहजीकरण गर्न जरुरी हुन्छ। उनीहरूको रुचिअनुसारको क्रियाकलाप गर्दा सहभागिता र सिकाइमा पनि थप सहयोग पुग्छ। आफूलाई मन पर्ने र नपर्ने कुरा बालबालिकाले व्यक्त गर्न सक्छन्। उनीहरूको सहभागिता सुनिश्चित गर्नका लागि अभिभावक तथा शिक्षकले बालबालिकालाई बोल्न र छनोटमा प्रोत्साहित गर्नुपर्दछ।

२. जान्नेपर्ने तथ्यहरू

- बालबालिका संसारको जुनसुकै ठाउँमा जन्मे हुकै पनि उनीहरूको आधारभूत आवश्यकताहरू माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो।
- बालअधिकारसम्बन्धी महासन्धिका चार आधारभूत सिद्धान्तहरू (क) भेदभाव रहित, (ख) सर्वोत्तम हित, (ग) दीर्घजीवन र विकास, (घ) बालबालिकाका विचार र भावनाको कदर हुन्।
- महासन्धिमा उल्लिखित बालअधिकारका धाराहरूलाई सरल तरिकाले बुझ्न चार समूहमा (बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार, छोटोमा बा.सं.वि.स) बुझ्न सकिन्छ। प्रारम्भिक बाल्यावस्थामा यी अधिकार सुनिश्चित गर्न विशेष ध्यान आवश्यक छ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले प्रारम्भिक बाल्यावस्थाका बालबालिकाको अधिकार बताउन सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस्, साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



बालबालिकाको अधिकार भन्दा के बुझ्नुहुन्छ ? हाम्रो समुदायमा बालबालिकाले के कस्ता अधिकारहरू पाएका छन् ?

पहिले बोलीसकेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिनुहोस् र उनीहरूको कुरालाई दोहोर्‍याएर उहाँले भन्नु भए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्याको विश्लेषण

क्रियाकलाप

निम्न बुँदाहरू अभिभावकलाई पढेर सुनाउनुहोस् र आफू बच्चा हुँदा सो अधिकार पाईयो कि पाइएन भनी समूहमा छलफल गर्न लगाउनुहोस् ।

- हरेक बालबालिकालाई आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ताको हक छ ।
- कुनै पनि बालबालिकालाई उसको वा परिवारको धर्म, जात, भाषा, वैचारिक आस्था, शारीरिक वा मानसिक अवस्था, अपाङ्गता, पारिवारिक हैसियतका आधारमा भेदभाव गरिनु हुँदैन ।
- हरेक बालबालिकालाई आफ्नो बुबाआमा र परिवारबाट उचित हेरचाह, संरक्षण, पालनपोषण र माया पाउने अधिकार छ ।
- हरेक बालबालिकालाई उमेर र रुचिअनुसारको खेल खेल्ने र सिक्न पाउने अधिकार छ ।

आफ्ना बालबालिकालाई यी अधिकार सुनिश्चित गर्न के गर्नुपर्दछ पालैपालो भन्न लगाउनुहोस् ।



सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह) अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मेरो बाँच्न पाउने, संरक्षित हुने, विकास हुन पाउने, सहभागी हुन पाउने अधिकार सुनिश्चित गरी दिनुहोस् ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको बालअधिकारबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- बालबालिका संसारको जुनसुकै ठाउँमा जन्मे हुर्के पनि उनीहरूको आधारभूत आवश्यकताहरू माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो ।
- बालअधिकारसम्बन्धी महासन्धिका चार आधारभूत सिद्धान्तहरू (क) भेदभाव रहित, (ख) सर्वोत्तम हित, (ग) दीर्घजीवन र विकास, (घ) बालबालिकाका विचार र भावनाको कदर हुन् ।
- महासन्धिमा उल्लिखित बालअधिकारका धाराहरूलाई सरल तरिकाले बुझ्न चार समूहमा (बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार, छोटोमा बा.सं.वि.स) बुझ्न सकिन्छ । प्रारम्भिक बाल्यावस्थामा यी अधिकार सुनिश्चित गर्न विशेष ध्यान आवश्यक छ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका कुराहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् । अभिभावकको आफ्नै योजनालाई महत्त्व दिनुहोस् ।

म बालबालिकाको संरक्षणको लागि घर भित्र बाहिरको वातावरण सुरक्षित बनाउँछु ।

म बालबालिकाको विकास र सिकाइको लागि विभिन्न अवसर दिन्छु ।

म बालबालिकालाई सम्मानजनक व्यवहार गर्छु ।

स समीक्षा

तातो आलु खेल खेल्दै पालैपालो सहभागीलाई आज सिकेको कुनै एउटा कुरा भन्न लगाउनुहोस् । केही सहभागीबाट मुख्य सन्देशका कुराहरू आएको सुनिश्चित गरेपछि सत्र सक्नुहोस् ।

प्रारम्भिक बालविकासमा बुबाको भूमिका

खण्ड-क अध्ययन सामग्री

परिचय

बुबा भन्नाले साधारण बुभाईमा वंश दिने बुबा भन्ने बुझिन्छ। तर बुबाको भूमिकाको आधारमा काख लिने बुबा, आमाको अर्को बिहे भएको भए सो बुबा, आमाबुबा तिरका हजुरबुबाहरू, काका, ठुलो बुबा, तथा मामाहरू र यी कोहिपनि नभएको अवस्थामा विश्वासिलो पुरुष व्यक्तित्वहरू शिक्षक, छिमेकीले पनि बालबालिकालाई बुबाले जस्तै मार्गनिर्देशन गर्ने, उत्प्रेरणा दिने कार्यमा सहयोग गर्न गराउन सकिन्छ।



हाम्रो संस्कृतिमा पनि पुरुषको भूमिका सबै क्षेत्रमा महत्त्वपूर्ण भएजस्तै प्रारम्भिक बालविकासको क्षेत्रमा पनि बुबाको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। बुबाको जिम्मेवारी संरक्षण प्रदान गर्ने, शैक्षणिक सहयोग गर्ने, जीवनको योजना तयार गर्ने, प्रोत्साहन गर्ने, उपयुक्त हेरचाह भए नभएको अनुगमन गर्ने, आर्थिक उपार्जन गर्ने जस्ता महत्त्वपूर्ण पक्षमा भएको हुन्छ।

बालबालिकाले आफ्नो कोमल मन मस्तिष्कमा बुबाको लागि ठुलो स्थान बनाएका हुन्छन्। उनीहरूमा “बुबा साथमा भएपछि, म सुरक्षित छु, म जे पनि गर्न सक्छु”, भन्ने आँट हुन्छ। त्यसैले बुबा संवेगात्मक सुरक्षाको बलियो आधार हो। प्रारम्भिक बालविकासमा पनि बुबाको प्रत्यक्ष सहकार्यको अपेक्षा गरिएको छ। यसै सन्दर्भमा बालबालिकाको हुर्काइमा बुबाको प्रत्यक्ष सहकार्यले बालबालिकाको सर्वाङ्गीण विकासमा गुणात्मक अभिवृद्धि हुने विभिन्न अनुसन्धानले दर्शाएको छ, जसको केही बुँदाहरू यस प्रकार छन् :

स्वास्थ्यमा प्रभाव

गर्भावस्थादेखि नै बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी बुबाले निर्वाह गर्दा, परिवार, आमा र गर्भको शिशुलाई पनि शारीरिक तथा मानसिक सुरक्षा महसुस हुन्छ। जसले गर्दा, जन्मपछि पनि आमाको दुध प्रशस्त बन्ने प्रोल्याक्टोन हर्मोन निष्कासन हुन्छ। शिशुले प्रशस्त स्तनपान गर्न पाउँछ। आमा र शिशु शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन्छन्। बालबालिकासँग रमाइला क्रियाकलाप गर्दा, दौडँदा, उफ्रेर खेल्दा, घुमफिर गर्दा, बालबालिका तथा बुबाको पनि मोटोपना कम हुने, तथा शारीरिक, मानसिक स्वस्थता कायम रहन्छ।

सामाजिक तथा संवेगात्मक उपलब्धि

दैनिक कार्यहरू जस्तै: खुवाउने, सरसफाइ गर्ने, सँगै खेल्ने, नुहाउने, घुम्न जाने आदि कार्यमा बुबाको सहभागिता भएमा बालबालिकाले गौरव गर्ने, संवेगको नियन्त्रण गर्ने, आत्मविश्वास बढ्ने, काम गर्ने जोश, जाँगर र आँट बढ्ने हुन्छ। बुबासँग स्वतन्त्र अन्तरक्रियाले सञ्चारको विकास हुने र भविष्यमा साथीहरूसँग पनि मिलेर बस्ने तथा सकारात्मक सम्बन्ध बनाउँछन्।

पारिवारिक सम्बन्ध

बुबाको सहभागिताले घरमा भैँभगडा, दुर्व्यवहार नहुनाले बालबालिका पनि बाल अपराध तथा लागुपदार्थ दुर्व्यसनमा फस्दैनन्। यसरी उनीहरूले बुबालाई नमुना व्यक्तित्व मानेर आफूले पनि भविष्यमा आफ्नो घरपरिवारमा भैँभगडा नगर्ने, सहयोगी र ममतामयी पारिवारिक सम्बन्ध बनाउन सक्षम हुन्छन्।

बौद्धिक विकासमा उपलब्धि

बालबालिकालाई बुबाले मायालु वातावरणमा खेलाउँदा, सिकाइमा उत्प्रेरित गर्दा, विद्यालयको गृहकार्यमा सहयोग गर्दा उनीहरूको बौद्धिक स्तर उच्च हुने र जसले गर्दा शिक्षण सिकाइमा पनि उच्च उपलब्धि ल्याउँछन्। विद्यालय शिक्षामा निरन्तरता, दिनभरि सक्रिय भएर सिक्ने, कक्षा नदोहर्नाउने, साथै विद्यालयको शिक्षा पूरा गर्ने गर्दछन्। छिट्टै परिवर्तनलाई स्वीकार गर्ने, वैज्ञानिक आविष्कारलाई प्रयोग गर्ने र सूचना सङ्कलन गर्ने समेत हुन्छन्।

स्वतन्त्र रूपमा व्यवहारमा कमी

बुबाको प्रत्यक्ष सहभागिताले हुर्काएका बालबालिकामा दुर्व्यवहार, दुर्व्यसनी, कुलत तथा बाल अपराधमा फस्ने सम्भावना न्यून हुन्छ।

लैङ्गिक समानता

बुबाले पनि आमाले जस्तै राम्रो र सचेतनापूर्वक बालबालिकाको स्याहार गर्न सक्छन् । बालबालिकाको गर्भ, जन्म र हुर्काइमा महिलाको लामो योगदान हुनाले आधुनिक समाजले बुबाको प्रत्यक्ष योगदान खोजिरहेको छ । यसै सन्दर्भमा पुरुषको योगदानले माथिका सबै सकारात्मक उपलब्धिसहित लैङ्गिक समानता, महिलाको भावनाको कदर, घरायसी हिंसा न्यूनीकरण तथा महिलाको पेसागत कार्यमा पनि सहयोग हुन्छ । अर्को महत्त्वपूर्ण उपलब्धि बालबालिकाले बुबाले गर्ने काम र आमाले गर्ने काम छुट्याउँदैनन् र लैङ्गिक समानता आफ्नो जीवनमा पनि लागु गर्छन् ।

बालबालिकाको विकासात्मक अवस्था अनुरूप बुबाको जिम्मेवारी

गर्भावस्थामा

- बालबालिका जन्माउने तयारीदेखि नै बुबाले सकारात्मक सोच बनाउने, आर्थिक व्यवस्था गर्ने तथा पोषणयुक्त खाना खानुपर्छ ।
- गर्भ रहेको शङ्का हुनासाथ गर्भ परीक्षण गराई निकर्षण गर्ने तथा घर परिवारमा सकारात्मक वातावरण तयार गर्नुपर्छ ।
- गर्भावस्थामा परीक्षण गर्ने, स्वास्थ्य केन्द्र अस्पताल निकर्षण गरी निरन्तर गर्भ परीक्षणमा जाने, स्वास्थ्यकर्मीको सल्लाह सुन्नु अनुरूप वातावरण तयार गर्नुपर्छ ।
- गर्भवती महिलालाई शान्त, सहज र आत्मीय वातावरण दिई तनावमुक्त बनाउन मद्दत गर्नुपर्दछ ।
- घरायसी दैनिक काममा सघाउने, ठुला गहौं सामानहरू बोक्ने, उचाल्ने वा जोखिमपूर्ण कामहरू लगाउनु हुँदैन ।
- धूमपान, मद्यपान गर्नुहुँदैन । यसैगरी खेतबारीमा हाल्ने मल, कीटनाशक औषधीहरू गर्भवतीको वरिपरि राख्नुहुँदैन ।
- गर्भावस्थामा शरीरमा आउने परिवर्तनका बारेमा कुराकानी र मानसिक तयारी गर्नुपर्दछ ।
- गर्भमा रहेको शिशुले पनि आवाजहरू सुन्ने भएकाले आमा र शिशुसँग कुराकानी गर्ने गीत सङ्गीत सुनाउने र स्पर्श गर्ने गर्नुपर्दछ ।
- आआफ्नो संस्कृति अनुरूप सकारात्मक चालचलनहरू गर्न र गराउन सहयोग गर्नुपर्छ ।

प्रसवको तयारी र हेरचाह

- बुबाले सुत्केरी गराउने स्वास्थ्य केन्द्र वा अस्पतालको निक्यौल गर्ने, सो केन्द्रसम्म पुग्ने स्थानअनुसारको साधनको व्यवस्था गर्नुपर्छ ।
- आर्थिक व्यवस्थापन, पोषणयुक्त खानाको व्यवस्था, सुत्केरी तथा नवजात शिशुको हेरचाह स्याहार गर्ने सहयोगीको व्यवस्था गर्नुपर्छ ।
- प्रसव व्यथाको समय कष्टपूर्ण हुने भएकाले श्रीमानले समानुभूति गरी आवश्यक शारीरिक एवम् भावनात्मक सामिप्य र सहयोग पुऱ्याउनुपर्छ ।
- जन्म पश्चात् शिशुलाई बोलेर स्वागत गर्ने आफ्ना सकारात्मक संवेगहरू व्यक्त गर्ने, आमाको र आफ्नो छातीमा टाँसेर राख्नुपर्छ ।
- आमालाई तातो खानाको व्यवस्था शिशुलाई लगाउने लुगाको व्यवस्था तथा एक घण्टाभित्र शिशुलाई स्तनपान गर्ने व्यवस्था पनि गर्नुपर्दछ ।
- आआफ्नो संस्कृतिअनुसार शिशुको स्वागत, न्वारन, पास्नी गर्नुपर्छ ।
- सम्बन्धित कार्यलयमा जन्म दर्तापनि अनिवार्य गर्नुपर्दछ ।

हुर्कने क्रममा बुबाको भूमिका

दैनिक क्रियाकलापमा

बालबालिका जति साना छन्, मस्तिष्क विकास उति नै तीव्र हुन्छ । बुबाबाट पाएका विभिन्न अवसर तथा उचित स्याहारले बालबालिकाको राम्रो विकास हुन्छ । त्यसैले शिशु वा बालबालिकालाई स्नेहपूर्वक प्रतिक्रिया जनाउने, उनीहरू रोए, अवज्ञा गरे, रिसाएमा धैर्य गरी उनीहरूले के खोजिरहेका छन् बुझेर सहयोग गर्नुपर्दछ ।

- बालबालिकाकोलगा बुबा यस्तो मनपर्ने व्यक्तित्व होकी उनीहरू रोएको बेलामा पनि आमाले भन्दा बुबाले बोलाउँदा छिट्टै चुप लाग्ने र प्रतिक्रिया दिने गर्दछन् ।
- शिशुलाई खुवाउने, खेलाउने, गाउने, डुलाउने नुहाइदिने, लुगा लगाइदिने, सुताउने वा उनीहरूको ससाना समस्याहरू तुरुन्तै समाधान गरिदिने, उनीहरूको काममा सघाउने गर्नुपर्दछ ।
- बालबालिकालाई सुताउने बेलामा कुरा गर्ने, सुमसुमाउने, “हो.. हो.. नानु” भन्दै थुमथुम्याउने, निदरी गीत गाउने, कथा सुनाउने गर्नुपर्दछ ।

- बुबाआमा दुवै घरबाहिर काममा जाने हो भने, घरायसी कामकाजमा बुबाले पनि उत्तिकै समय दिनुपर्छ। बालबालिकाको हेरचाहको लागि भरपर्दो, तालिम प्राप्त, अनुभवी स्याहारकर्ता राख्ने र समय समयमा निगरानी पनि गर्नुपर्दछ।
- काम गर्ने बुबाले पनि दैनिक कम्तीमा २ घण्टा बालबालिकासँग कुराकानी, स्नेह र उनीहरूको कुरा सुन्नका लागि समय दिनुपर्छ।

बालविकास केन्द्र वा विद्यालय

- बालविकास केन्द्र वा विद्यालय जाने बालबालिकालाई लुगा लगाइदिने, पुऱ्याउन जाने, लिन जाने लुगाहरू ठिक ठाउँमा राख्ने, जाँदा र आउँदा खेल्दा सुरक्षित अभ्यासहरू सिकाउने, बालविकास केन्द्रमा सिकेका विषयहरूलाई घरायसी क्रियाकलापमा सिक्न सहयोग गर्ने गर्नुपर्दछ। विशेषगरी बालविकास केन्द्र वा प्रारम्भिक बालविकास तथा शिक्षा सिकाइको जग भएकाले एकैचोटि कखरा सिकाउने भन्दा पूर्व पढाइ तथा पूर्व गणितीय सिपलगायत सर्वाङ्गीण विकासका अवसरहरू सुनिश्चित गर्नुपर्दछ।
- विद्यालय जाने बालबालिकालाई विद्यालयमा बालमैत्री वातावरण तथा बालकेन्द्रित शिक्षणसिकाइ भएको सुनिश्चित गर्ने, गृहकार्य गर्न अनुकूल वातावरण तयार गर्ने, गृहकार्य गर्न सहयोग गर्ने, आफूले सिकाउन नसके विद्यालयसँग समन्वय गर्ने गर्नुपर्दछ। उनीहरूलाई पढ्न उत्प्रेरित गर्ने र आफूले सुन्ने कथाका पुस्तकहरू सुत्ने बेलामा सँगै पढ्ने गर्नुपर्दछ।
- बालविकास केन्द्र वा विद्यालयका शिक्षकसँग नियमित सम्पर्कमा रहेर बालबालिकाको सिकाइ अवस्थाबारे जानकारी लिनुपर्छ।

घरबाहिर भएका बुबाहरूले गर्नुपर्ने कार्यहरू

वैदेशिक रोजगारी तथा अन्य कारणले घरबाहिर भएका बुबाहरूले पनि सूचना प्रविधिको प्रयोग गरि निम्न तरिकाले बालबालिकासँग सुमधुर सम्बन्ध राख्न सक्छन् :

- बालबालिकालाई दैनिक निश्चित समय निर्धारण गरी फोन वा भिडियो कल गर्ने गर्नुपर्छ।
- उनीहरूको उमेरअनुसार बुझ्ने गरी हाउभाउसहित स्वरहरू उतारचढाव गरेर सही थाप्ने “ए... हो ..र, अनि... के भयो नी ?” जस्ता खुल्ला प्रश्नहरू सोधेर उनीहरूलाई धेरै बोल्न उत्प्रेरित गर्ने गर्नुपर्दछ।

- कुराकानीमा पहिले बालबालिकाको दिनभरिको क्रियाकलापहरू सुन्ने र आफूले पनि आफ्नो दिनभरिका घटनाहरू बताउने गर्नुपर्दछ ।
- अनावश्यक रूपमा आफू आउँछु भनेर वा अन्य भुठा वाचाहरू गर्नुहुँदैन ।
- घरका अन्य सदस्यहरू, श्रीमती, आमाबुबासँगपनि बालबालिकाको बारेमा सोधपुछ गर्ने, खाना कसरी खुवाएको छ ? खेल, कुराकानी गराएको छ, छैन ? विद्यालयमा रमाएको छ, छैन ? दैनिक गृहकार्य गरेको छ, छैन ? सोधिखोजी गर्नुपर्दछ ।

जान्नैपर्ने तथ्यहरू

- बालबालिका हुर्काउनु आमाबुबा दुबैको साझा जिम्मेवारी हो ।
- बालबालिकाको हुर्काइमा बुबाको प्रत्यक्ष सहकार्यले बालबालिकाको सर्वाङ्गीण विकासमा गुणात्मक अभिवृद्धि हुने विभिन्न अनुसन्धानले दर्शाएको छ ।
- गर्भावस्थादेखि नै बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी बुबाले निर्वाह गर्दा जन्मपछि पनि आमाको दुध प्रशस्त बन्ने र शिशुले प्रशस्त स्तनपान गर्न पाउँछ ।
- बालबालिकाको दैनिक कार्यमा बुबाको सहभागिता भएमा उनीहरूको भाषा, सिकाइ र सञ्चारमा राम्रो विकास हुन्छ । भविष्यमा साथीहरूसँग सकारात्मक सम्बन्ध हुन्छ । बालबालिका कुलत (लागुपदार्थ, अपराधिक क्रियाकलाप)मा पर्दैन ।
- वैदेशिक रोजगारी तथा अन्य कारणले घरबाहिर भएका बुबाहरूले पनि सूचना प्रविधिको प्रयोग गरी बालबालिकासँग सुमधुर सम्बन्ध राख्न सक्छन् ।



खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले प्रारम्भिक बालविकासमा बुबाको भूमिका बताउन सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू तथा घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो वरिपरि बालबालिका हुर्काउन बुबाको भूमिका कस्तो छ ?

स समस्याको विश्लेषण

क्रियाकलाप



सहभागीहरूलाई करिब १ मिनेट आँखा चिम्लेर आआफ्नो सासमा ध्यानकेन्द्रित गर्न लगाउनुहोस् । आफ्ना बाल्यावस्थामा फर्किन लगाई, बुबाले स्याबासी दिएको बेला आफूलाई कस्तो अनुभव भएको थियो र गाली गर्दा कस्तो अनुभव भएको थियो स्मरण गर्न लगाउनुहोस् । सबैलाई आँखा खोल्न लगाउनुहोस् र आफू सानो हुँदा बुबाको भूमिकाबारे सोध्नुहोस् ।

छलफलपछि निम्न सन्देश दिनुहोस् ।

बालबालिका हुर्काउन बुबाको डर त्रास देखाउनु भन्दा, बुबा पनि बालबालिकाको स्याहारसुसारमा संलग्न हुनुपर्छ । हामीले हामीलाई सानो बेला लागेको नराम्रो कुरा छोड्दै, राम्रा कुरालाई जगेर्ना गर्दै समयानुसार बालबालिका हुर्काउने तरिका परिवर्तन गर्दै लैजानुपर्दछ ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह) अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मलाई बुबा धेरै मनपर्छ ।

बुबासँग खेलेर म स्वस्थ, खुशी र निडर भई सिक्न सक्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्ने लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको प्रारम्भिक बालविकासमा बुबाको भूमिकाबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- बालबालिका हुर्काउनु आमाबुबा दुबैको साझा जिम्मेवारी हो ।
- बालबालिकाको हुर्काइमा बुबाको प्रत्यक्ष सहकार्यले बालबालिकाको सर्वाङ्गीण विकासमा गुणात्मक अभिवृद्धि हुने विभिन्न अनुसन्धानले दर्शाएको छ ।
- गर्भावस्थादेखि नै बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी बुबाले निर्वाह गर्दा जन्म पछि पनि आमाको दुध प्रशस्त बन्ने र शिशुले प्रशस्त स्तनपान गर्न पाउँछ ।
- बालबालिकाको दैनिक कार्यमा बुबाको सहभागिता भएमा उनीहरूको भाषा, सिकाइ र सञ्चारमा राम्रो विकास हुन्छ । भविष्यमा साथीहरूसँग सकारात्मक सम्बन्ध हुन्छ । बालबालिका कुलत (लागुपदार्थ, अपराधिक क्रियाकलाप)मा पर्दैन ।
- वैदेशिक रोजगारी तथा अन्य कारणले घरबाहिर भएका बुबाहरूले पनि सूचना प्रविधिको प्रयोग गरी बालबालिकासँग सुमधुर सम्बन्ध राख्न सक्छन् ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका कुराहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई
सम्झाउनुहोस् :

म आजैदेखि बुबालाई बालबालिकाको हुर्काइमा संलग्न गराउँछु ।

म आजैदेखि बुबालाई बालबालिकाकासँग दैनिक खेल वा कथा सुनाउने समय
छुट्याउछु ।

म दैनिक फोनमा कुरा गर्ने समय छुट्याउँछु । (घरबाहिर रहेका बुबा भए)

स समीक्षा

सहभागीहरूमध्ये दुई तीन जनालाई आजको सिकेको विषयमा १ मिनेट बोल्न
दिनुहोस् ।



प्रारम्भिक बालविकास कार्यक्रमहरू तथा जिम्मेवार शाखा र संस्था

खण्ड-क अध्ययन सामग्री

प्रारम्भिक बालविकास कार्यक्रम परिचय

गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाका लागि नेपाल सरकारद्वारा प्रारम्भिक बालविकास रणनीति २०७७-८८ लागु गरिसकेको अवस्था छ। उक्त रणनीतिले विभिन्न मन्त्रालय, विशेष गरी स्वास्थ्य, शिक्षा, सङ्घीय मामिला, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय आदिको सहकार्यमा एकीकृत रणनीति कार्यक्रमहरू तयार गरी स्थानीय तहबाट बजेट विनियोजन तथा कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। प्रारम्भिक बालविकासका लागि सञ्चालन गर्न सकिने र सञ्चालन भइरहेका केही एकीकृत कार्यक्रमहरू निम्नानुसार छन् :

क) प्रारम्भिक बालविकाससम्बन्धी अभिभावक शिक्षा

अभिभावक शिक्षा कार्यक्रम, अभिभावक हुने र भइसकेकाहरूका लागि लक्षित गरी तयार पारिएको हुन्छ। यस कार्यक्रमको लक्ष्य गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक, बौद्धिक र भाषिक विकास गर्ने ज्ञान, सिप अभिवृद्धि गरी व्यवहारमा सुधार गर्नु हो। यसअन्तर्गत अभिभावकहरूलाई बालअधिकार र उचित स्याहार, उत्प्रेरणा सिकाइमा उनीहरूको भूमिका र कर्तव्य बारेमा शिक्षा दिइन्छ। यसबाट बालबालिकाले उपयुक्त पोषण, स्वास्थ्य, सुरक्षा, संरक्षण, उत्प्रेरणा तथा सिकाइ र उत्तरदायीपूर्ण स्याहार पाउने छन्। जसले गर्दा उनीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्छ। अभिभावक शिक्षा कार्यक्रम सञ्चालनको लागि स्थानीय तहका शिक्षा शाखा, महिला बालबालिका शाखा, स्वास्थ्य शाखा, बालविकासमा कार्यरत विभिन्न संस्थाहरूसँग सहकार्य गरेर सञ्चालन गर्न सकिन्छ।

ख) घरमा आधारित बालविकास

बालबालिकाको सर्वाङ्गीण विकासको लागि आमाबुबाले घर परिवारमै दैनिक जीवनका क्रियाकलाप गर्दै गर्न सकिने कार्यक्रम घरमा आधारित बालविकास कार्यक्रम हो। यस कार्यक्रमको मुख्य लक्ष्य शिशु अवस्थादेखि नै बौद्धिक, भाषिक र भावनात्मक विकास, उत्प्रेरणा र सिकाइ अनुभवको बलियो आधार बनाउने हो। विभिन्न संस्थाहरूबाट सञ्चालित नमुना कार्यक्रमका उदाहरणहरू निम्न छन् :

(१) **एक डोको खेलौना/बालखेल दराज वा सिकाइ क्षेत्र:** प्रत्येक घरमा आफ्नो बालबालिकालाई घरकै स्रोत र साधनबाट सङ्कलन गरी स्थानीय तहमै खेलौना बनाउन सकिन्छ। यसरी बनाइएका थरि थरि खेल सामग्रीहरूलाई डोको, ढक्की, च्याकमा, दराजमा सिकाइ क्षेत्रका रूपमा व्यवस्थापन गर्न सकिन्छ। अभिभावकले यी खेलौनाहरू बालबालिकाको इच्छाअनुसार खेल्नलाई प्रोत्साहन गर्नुपर्दछ। घरमा बनाइएको खेलौना खेलेर बालबालिकाको सर्वाङ्गीण विकासमा मद्दत पुग्छ। स्थानीय खेलौना बनाउँदा इनामेल जस्ता हानिकारक रसायन भने प्रयोग गर्नुहुँदैन।

(२) **घरेलु क्रियाकलापमा आधारित कार्यक्रम:** यो कार्यक्रम आमा, बुबा तथा स्याहारकर्ताहरूले आफ्नै घरको क्रियाकलाप (काम) गर्दै बालबालिकासँगै राखी सिकाइ गरिन्छ। यस कार्यक्रमको उद्देश्य स्थानीय परिवेशमा अभिभावकले बालबालिकालाई सर्वाङ्गीण विकास र सिकाइमा सहज र सरल रूपमा सहभागी गराउनु हो। यसका लागि निम्न घरायसी कामलाई पनि सिकाइसँग जोड्ने तालिम दिइन्छ। जस्तै :

- | | |
|----------------------------------|---------------------------|
| क) खाना पकाउने र खाने | ख) पानी थाप्ने |
| ग) लुगा धुने | घ) नुहाउने |
| ङ) मेला जाने वा खेतिपातीको काममा | च) आराम गर्ने, सुत्ने आदि |

(३) **बालअनुकूल प्रारम्भिक बालविकास कार्यक्रम:** यस कार्यक्रमको उद्देश्य बालबालिकाको उमेर र अवस्थाअनुसार उत्तरदायीपूर्ण बालअनुकूल स्याहार, अन्तरक्रिया, स्नेहमयी व्यवहार गरी सर्वाङ्गीण विकासमा टेवा पुऱ्याउनु रहेको छ। यसअन्तर्गत घरसमुदायमा २० देखि २५ आमा वा बुबाहरूको समूहलाई तालिम चलाई घरमा स्थानीय खेल सामग्रीको प्रयोग गरी बालबालिकाको वृद्धि, विकास र सिकाइमा सहयोग पुऱ्याउने क्रियाकलाप गरिन्छ। प्रत्येक घरमा आमाबुबाले व्यवहारमा गर्न र गरेका क्रियाकलापहरू हेर्न सहजकर्ताले घरभेट गर्दछन्। यो कार्यक्रम गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाका लागि तयार पारिएको कार्यक्रम हो।

ग) प्रवेशद्वार कार्यक्रम/समुदायमा आधारित दिवा स्याहार केन्द्र

यो कार्यक्रम समुदायमा १८ महिनादेखि ३ वर्ष मुनिका शिशुहरूलाई तालिम प्राप्त आमाहरू (७-१० जना) ले पालैसँग हेरविचार गरिने कार्यक्रम हो। आमाहरूले आ-आफ्नै घरमा पालैसँग सातजना बालबालिकालाई स्याहार, उत्प्रेरणा, कुराकानी, पोषिलो खाना खुवाउने गरिन्छ। यो स्थानीय समुदायले गर्न सक्ने एकीकृत सेवासहितको कार्यक्रम हो। यो कार्यक्रमको उद्देश्य १८ महिनादेखि ३



वर्षसम्मका शिशुको उचित स्याहार सर्वाङ्गीण विकास, सिकाइमा सहयोग गर्नु र आमाहरूलाई आयआर्जनको लागि फुर्सदिलो बनाउनु हो। आमाहरूको फुर्सद नभएको वा कामकाजी आमा भएमा तालिम प्राप्त स्याहारकर्ता राखेर पनि सञ्चालन गर्न सकिन्छ।

घ) शिशु विकास कार्यक्रम

संस्थागत रूपमा चार वर्ष पूरा नभएका बालबालिकालाई शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासका लागि शिशु विकास केन्द्र वा कार्यक्रमका रूपमा विद्यालय, निजी केन्द्र, वडा र समुदायमा चल्दै आइरहेको छ। यो कार्यक्रम बालबालिकाको स्याहार तथा उचित विकासका लागि भएको हुनाले यस कार्यक्रमअन्तर्गत बालबालिकालाई लेखपढ भन्दा पनि खेलमा जोड दिइन्छ।

ङ) प्रारम्भिक बाल विकास तथा शिक्षा कार्यक्रम

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार प्रारम्भिक बाल विकास तथा शिक्षा भन्नाले चार वर्ष (४८ महिना) उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित कार्यक्रम हो। यस कार्यक्रमका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रति बालबालिका प्रति वर्ष रु.



५०० प्रदान गरेर विद्यालय वा समुदायमा प्रारम्भिक बालविकास तथा शिक्षा र प्रारम्भिक बालविकास केन्द्रको रूपमा सञ्चालन गरिरहेको छ।

च) प्रारम्भिक कक्षा कार्यक्रम

प्रारम्भिक बालविकास रणनीति २०७७-८८ले प्रारम्भिक बाल्यावस्थाको उमेर गर्भदेखि आठ वर्ष भनी तोकेको छ। जसअनुसार उमेरअनुसारको कार्यक्रमको हिसाबले यी बालबालिका विद्यालयको क्षेत्र भित्र पर्दछन्। यी बालबालिका कक्षा ३ सम्म अध्ययनरत भएकाले प्रारम्भिक कक्षा कार्यक्रम पनि प्रारम्भिक बालविकास कार्यक्रमअन्तर्गत पर्दछ। प्रारम्भिक कक्षा कार्यक्रमलाई एकीकृत तथा सर्वाङ्गीण विकासमा सहयोग पुर्याउन बालमैत्री विद्यालय राष्ट्रिय कार्यढाँचा (२०६७) अनुसार बालमैत्री वातावरण र बालकेन्द्रित शिक्षणको अवधारणाअनुसार काम गर्नुपर्दछ।

प्रारम्भिक बालविकासकालागि सम्बन्धित शाखा तथा संस्था

हालको सङ्घीय संरचनामा प्रारम्भिक बालविकाससम्बन्धित धेरैजसो सेवा तथा कार्यक्रमहरू गाउँपालिका तथा नगरपालिकाको जिम्मेवारीमा आएका छन् । यी अब गाउँपालिका तथा नगरपालिकाका शाखाहरूले सञ्चालन गरिरहेको छ ।

१) स्वास्थ्य शाखा

स्वास्थ्य सेवा: स्वास्थ्य शाखाबाट खोप, गर्भवती जाँच, जुका र जीवाणु नियन्त्रण, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण, बालरोग रोकथाम तथा व्यवस्थापन, पखाला नियन्त्रण, श्वासप्रश्वास रोग व्यवस्थापन आदि कार्यक्रमहरू सञ्चालनमा छन् । एचआईभी सङ्क्रमण रोकथाम र जनसचेतना वृद्धि कार्यक्रम तथा कोभिड-१९ प्रतिकार्यका लागि पनि सेवा उपलब्ध गराइन्छ ।

कुपोषण नियन्त्रण कार्यक्रम: यसअन्तर्गत भिटामिन ए, आइरन चक्की, बालभिट्टा (इन्फेन्ट फर्मुला), बाल विकास अनुगमन, पोषण शिक्षा, कुपोषणमा परेकाहरूका लागि पुनःस्थापना, स्तनपानमा प्रोत्साहन, सुनौला १००० दिन आदि कार्यक्रमहरू सञ्चालनमा छन् ।

२) शिक्षा शाखा

प्रारम्भिक बालविकास तथा शिक्षा वा प्रारम्भिक बालविकास केन्द्र देखि माध्यमिक विद्यालयसम्मको सञ्चालन गाउँपालिका तथा नगरपालिकाको जिम्मेवारीमा रहेको छ । शिक्षकको पारिश्रमिक, तालिम, शिक्षण सिकाइ सामग्रीको व्यवस्था आदि पनि शिक्षा शाखाबाट हुन्छ । त्यसैगरी विपद्मा शिक्षा कार्यक्रम र विपद् व्यवस्थापनबारे जनचेतना फैलाउने कार्यक्रम पनि गरिन्छ ।

३) खानेपानी तथा सरसफाइ शाखा

खानेपानी शाखाबाट हात धुने जनचेतना अभियान, चर्पी निर्माण, वातावरण सरसफाइ प्रवर्धन, सफा सुरक्षित खानेपानी, पानी शुद्धीकरणबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन छ । जसले घर र विद्यालयमा शुद्ध पानी र शौचालय व्यवस्था गर्न सहयोग हुन्छ ।

४) महिला तथा बालबालिका शाखा

महिला तथा बालबालिका शाखाबाट बालबालिकालाई हिंसा, शोषण र यातनाबाट जोगाउन विभिन्न कार्यक्रम लागु गर्ने गरिन्छ । विशेष संरक्षण आवश्यकतामा रहेका बालबालिकाका लागि बालगृह, वार्ड सुरक्षा समितिको स्थापना र उनीहरूका बालअधिकार सुनिश्चित गर्ने जस्ता कार्यहरू पनि गरिन्छ । शारीरिक रूपमा अशक्त, टुहुरा र सडक बालबालिकाको संरक्षण सम्बन्धी पनि कार्यक्रम सञ्चालन गर्दछ । बालबालिका सम्बन्धी ऐन, २०७५ ले स्थानीय तहमा एकजना बालकल्याण अधिकारी रहने व्यवस्था गरिएको छ, जसले बालबालिकाको संरक्षण, सम्मान र सम्बर्धनको लागि जिम्मेवार बनाइएको छ ।^{१२}

^{१२} बालबालिका सम्बन्धी ऐन, २०७५

५) स्थानीय प्रारम्भिक बालविकास समिति

प्रारम्भिक बालविकास राष्ट्रिय रणनीतिअनुसार एकीकृत प्रारम्भिक बालविकास सुनिश्चित गर्न स्थानीय तहको प्रमुख वा अध्यक्षको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव हुने गरी स्थानीय प्रारम्भिक बालविकास समितिको व्यवस्था गरिएको छ। सो समितिले बालविकास संयोजकको व्यवस्था गर्ने भनिएको छ। साथै, वडा अध्यक्षको अध्यक्षता र वडा सचिव, सदस्य सचिव हुने गरी वडास्तरीय प्रारम्भिक बालविकास समितिको व्यवस्था गरिएको छ।

६) जिल्ला प्रशासन कार्यालय

जिल्ला प्रशासन कार्यालयबाट बाल संरक्षण, आकस्मिक सेवा, समन्वय, भूकम्प, बाढी, पहिरो, दुर्घटना र प्रकोपका बेला बालबालिकाका निम्ति सुरक्षित वासस्थानको लागि आवश्यक सहयोग उपलब्ध हुन्छ। आवश्यकताअनुसार बालबालिकालाई सेवा सुविधा दिलाउन पहल हुन्छ।

७) बाल अधिकार परिषद

बाल अधिकार परिषद केन्द्रिय कार्यालयले नेपाल भरिका बालबालिकाको बाल अधिकारको रक्षाका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन, अनुगमन तथा बाल संरक्षणको लागि विभिन्न सङ्घ संस्थासँग सहकार्य गर्दछ। यस परिषदले गर्भदेखि १८ वर्षका बालबालिकाको अधिकारको संरक्षणको लागि कार्य गर्ने भएकोले प्रारम्भिक बाल्यावस्था पनि समेटेको छ।

८) बाल हेल्पलाइन १०९८

राष्ट्रिय बालअधिकार परिषद, सिविन नेपाल, नेपाल प्रहरी प्रशासन र दूरसञ्चार प्राधिकरणको संयुक्त सहकार्यमा पैसा नलाग्ने फोन नं १०९८ को व्यवस्था गरिएको छ। यस नम्बरमा बालबालिकालाई हेला, विभेद, दुर्व्यवहार, कानुनी समस्या, यौन शोषण जस्ता जुनसुकै आपतमा भएपनि फोन गरेर सहयोग लिन सकिन्छ। यसैगरी बालबालिका हराएमा १०४मा फोन गरेर प्रहरीलाई उजुरी गर्नुपर्छ।

९) गैरसरकारी संस्था

राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाले गर्भवती महिला तथा प्रारम्भिक बाल्यावस्थाका बालबालिकाका लागि स्वास्थ्य, पोषण, सुरक्षा तथा संरक्षण र शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका छन्। यसअन्तर्गत विभिन्न तालिम, सामग्री निर्माण तथा वितरण, एवं जनचेतनाका काम गर्ने गरिन्छ। आफ्नो क्षेत्रमा भइरहेका प्रारम्भिक बालविकास सम्बन्धी विभिन्न कार्यक्रमबारे बुझ्ने र बुझाउने पनि अभिभावक शिक्षा सहजकर्ताको भूमिकामा पर्दछ।

यसबाहेक हरेक समुदायमा बालबालिकासँग सम्बन्धित विभिन्न समितिहरू जस्तै प्रारम्भिक बालविकास केन्द्र व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य, सुरक्षा, पानी र सरसफाइसँग सम्बन्धित समिति, आमा समूह, वन उपभोक्ता समूह, सहकारी बालक्लब, युवाक्लब

पनि हुन्छन् । यी विभिन्न समितिमा अभिभावक शिक्षा सञ्चालन गर्ने वा सो समितिको विज्ञताको आधारमा निमन्त्रणा गरी अभिभावक शिक्षाका सम्बन्धित सत्रहरू सञ्चालन पनि गर्न सकिन्छ ।

मुख्य कुरा, सबै बालबालिकाको सर्वाङ्गीण विकासका लागि उचित स्याहारको ढाँचाअनुसारको स्वास्थ्य, पोषण, सुरक्षा तथा संरक्षण, संवेदनशील स्याहार र प्रारम्भिक सिकाइ सम्बन्धी सेवा सुविधाहरू सबै बालबालिकाले पाउने गरी सरकार, गैरसरकारी संस्था तथा समुदायबाट पहल हुनु जरुरी छ ।

जान्नैपर्ने तथ्यहरू

- बालबालिकाको लागि विभिन्न प्रारम्भिक बालविकास कार्यक्रमहरू सरकारी निकाय तथा गैरसरकारी संस्थाबाट सञ्चालनमा छन् । केही कार्यक्रम समुदाय आफैले पनि चलाउन सक्छन् ।
- बालबालिकाका उमेर तथा आवश्यकताअनुसार प्रारम्भिक बालविकासका लागि आवश्यक कार्यक्रमको उपलब्धताका बारेमा जानकारी राख्नुपर्छ ।
- प्रारम्भिक बाल्यावस्थाका बालबालिकाका लागि महत्त्वपूर्ण आवश्यकता जस्तै खोप, स्वास्थ्य सेवा, पोषण, सफा पानी, शिक्षा आदिको लागि सम्बन्धित शाखासँग माग र समन्वय गर्नुपर्दछ ।
- सबै बालबालिकाको सर्वाङ्गीण विकासका लागि उचित स्याहारको ढाँचाअनुसारको स्वास्थ्य, पोषण, सुरक्षा तथा संरक्षण, संवेदनशील स्याहार र प्रारम्भिक सिकाइ सम्बन्धी सेवा सुविधाहरू सबै बालबालिकाले पाउने गरी सरकार, गैरसरकारी संस्था तथा समुदायबाट पहल हुनु जरुरी छ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य:

- १ सहभागीहरूले स्थानीय तहमा सञ्चालन गर्न सकिने एकीकृत प्रारम्भिक बालविकास कार्यक्रमबारे जानकारी पाउने छन् ।
२. सहभागीहरूले बालबालिकाको उचित स्याहारको लागि सम्बन्धित विभिन्न शाखा तथा संस्थाबारे जानकारी पाउने छन् ।

सहजकर्ताले सबैलाई स्वागत गरी नमस्कार गर्नुहोस्, अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् र अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस्, साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो ठाँउमा बालबालिकाको लागि के कस्ता कार्यक्रम सञ्चालन भएको छ ? गाउँपालिका, नगरपालिकाले गर्भावस्थादेखि ८ वर्ष सम्मका बालबालिकाका लागि के के काम गर्दछ ?

माथिको प्रश्न सोधेपछि सहभागीहरूलाई बोल्न र उत्तर दिन उत्प्रेरित गर्नुहोस् । पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोलेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्याको विश्लेषण:

क्रियाकलाप



- अभिभावकहरूलाई चार समूह बनाउनुहोस् । सबै समूहलाई क्रमशः (क) गर्भावस्थामा, (ख) ३ वर्षमुनि, (ग) ३ देखि ५ वर्ष र (घ) सोभन्दा माथिका आठ वर्षसम्म लागि आवश्यक सेवा सुविधाकाअनुसार सहयोगी हुने कार्यक्रमहरू के के छन् वा हुन सक्छन् भनेर समूह छलफल गराउनुहोस् ।
- करिब १० मिनेट छलफल गरेपछि प्रत्येक समूहबाट १ जनालाई प्रस्तुत गर्न लगाउनुहोस् । आफूले अध्ययन गरेको कुरालाई पनि थप गर्नुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह) अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् । निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मेरो उमेर सुहाउँदो उचित स्याहार हुने कार्यक्रम गर्न, सबैसँग समन्वय गर्नुहोस् ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको प्रारम्भिक बालविकास कार्यक्रमहरू तथा जिम्मेवार शाखा र संस्थाबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

खोजौँ अवसर

खोजौँ अवसर, खोजौँ अवसर हाम्रा छोराछोरीलाई खोजौँ अवसर

छोराछोरी असल बनाऔँ खोजौँ अवसर

बालविकास केन्द्र, विद्यालय पठाउँ सिक्न, खेल्न उमेरअनुसार

सहभागी घरकै काम काज गराएर

घरमा सिकाँ हामी सबले दिने अवसर

खोजौँ अवसर, खोजौँ अवसर हाम्रा छोराछोरीलाई खोजौँ अवसर

सेवा दिने सरकारले लिन जाऔँ ठाउँमा

टाढा पनि छैन ठाउँ, छ है आफ्नै गाउँमा

स्वास्थ्य पोषण, सिकाइमा बाधा पत्या ठाउँमा

गाउँ नगर सेवा दिन्छन् हामीलाई पत्या ठाउँमा

खोजौँ अवसर, खोजौँ अवसर हाम्रा छोराछोरीलाई खोजौँ अवसर



यो गीतलाई स्थानीय भाका, गीत सङ्गीत, नाचसहित सहभागीहरूलाई मनोरञ्जन गराउन र स्थानीय स्तरमा उपलब्ध अवसरबारे बुझाउन प्रयोग गर्नुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :

- बालबालिकाको लागि विभिन्न प्रारम्भिक बालविकास कार्यक्रमहरू सरकारी निकाय तथा गैरसरकारी संस्थाबाट सञ्चालनमा छन् । केही कार्यक्रम समुदाय आफैले पनि चलाउन सक्छन् ।
- बालबालिकाका उमेर तथा आवश्यकताअनुसार प्रारम्भिक बालविकासका लागि आवश्यक कार्यक्रमको उपलब्धताका बारेमा जानकारी राख्नुपर्छ ।
- प्रारम्भिक बाल्यावस्थाका बालबालिकाका लागि महत्त्वपूर्ण आवश्यकता जस्तै खोप, स्वास्थ्य सेवा, पोषण, सफा पानी, शिक्षा आदिको लागि सम्बन्धित शाखासँग माग र समन्वय गर्नुपर्दछ ।
- सबै बालबालिकाको सर्वाङ्गीण विकासका लागि उचित स्याहारको ढाँचाअनुसारको स्वास्थ्य, पोषण, सुरक्षा तथा संरक्षण, संवेदनशील स्याहार र प्रारम्भिक सिकाइ सम्बन्धी सेवा सुविधाहरू सबै बालबालिकाले पाउने गरी सरकार, गैरसरकारी संस्था तथा समुदायबाट पहल हुनु जरुरी छ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

म आजैदेखि बालबालिकालाई उमेरअनुसारको कार्यक्रममा पठाउँछु ।

म यदि आवश्यक कार्यक्रम नभए सम्बन्धित शाखासँग चलाउन समन्वय गर्छु वा समुदायमा मिलेर चलाउने कोशिश गर्छु ।

म आजैदेखि बालबालिका हिंसा र दुर्व्यवहारमा परेको देखेमा बाल हेल्पलाईन १०९८ लाई फोन गर्छु ।

स समीक्षा

जोडीमा बस्न भन्नुहोस् । आज के के सिकियो, जोडीमा एक अर्कासँग कुराकानी गर्न लगाउनुहोस् । सहजकर्ताले जोडीमा गरेको कुराकानीको निरीक्षण गर्नुहोस् ।

भाग

२

बालबालिकाको विकासात्मक चरण र उचित स्याहार



गर्भावस्थामा आमा र शिशुको स्याहार

खण्ड-क अध्ययन सामग्री

१. गर्भावस्थामा के हुन्छ ?

प्रकृतिले आफ्नो सृष्टिलाई निरन्तरता दिन प्रत्येक प्राणीमा नवजन्मको व्यवस्था गरेको छ । बोटबिरुवा, जनावर, मानव सबैमा जीवनचक्र हुन्छ । गर्भावस्था मानव विकासको पहिलो चरण हो । शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनुपूर्व आमाको पेटभित्र गर्भाशयमा बस्ने अवधिलाई गर्भावस्था भनिन्छ । यो अवधि पुरुषको शुक्रकिट र महिलाको डिम्ब मिलेर गर्भ रहेको दिनदेखि कुल २७० दिन वा चालिस हप्ता अथवा नौ महिना सात दिन भन्ने बुझिन्छ । यो अवधिलाई गर्भवतीको शारीरिक संवेगात्मक परिवर्तन तथा शिशुको विकासात्मक अवधिको आधारमा तीन भागमा विभाजन गरिएको छ । यस अवस्थामा आमामा हुने परिवर्तन र शिशुको विकास यसप्रकार छन् :



पहिलो तीन महिना - गर्भ रहेदेखि ३ महिना

गर्भावस्थामा आउने शारीरिक परिवर्तन	महिनावारी रोकिनु, वाकवाकी लाग्नु, थकान महसुस हुनु, चक्कर आएको जस्तो भुम्म भइरहनु, पिसाबको जाँच गर्दा गर्भवती देखिनु सुरुवाती चिह्न तथा लक्षणहरू हुन् । यस अवस्थामा पिसाब लागिरहने, छिटोछिटो भोक लाग्ने पनि हुन्छ ।
गर्भवतीमा आउने संवेगमा परिवर्तन	गर्भवतीको हर्मोनमा परिवर्तन भइरहने हुनाले रिसाउने, दिक्क लाग्ने, अति खुसी लाग्ने हुन सक्छ । गर्भको शिशुलाई नराम्रो हुने हो की भन्ने डर, असुरक्षाको महसुस पनि हुन्छ । यो साधारण हो, तर गर्भवती खुसी रहनु जरुरी हुन्छ ।

गर्भमा रहेको
शिशुको वृद्धि र
विकास

डिम्बावस्था: यो अवस्था पुरुषको शुक्रकिट र महिलाको डिम्ब मिलेर गर्भ रहेको दिनदेखि १५ दिन भन्ने बुझिन्छ। गर्भ रहेको करिब २४ देखि ३६ घण्टापछि कोष विभाजन सुरु हुन्छ। करिब ५ दिनमा सयौं कोषहरू विभाजन भइसकेको हुन्छ। यो करिब ५ दिनदेखि पाठेघरको भित्तामा टाँसिएर बस्दछ। ब्लास्टोसिस्टका^{१३} बाहिरी भाग साल बन्न सुरु गर्छ भने, भित्री भाग भ्रूण मानव जीवनको रूपमा विकसित हुन सुरु गर्छ।

भ्रूण अवस्था: यो अवस्था दुई हप्तादेखि आठ हप्ता सम्मको अवधि हो। यो अवस्थामा मानव शरीरको सबै अङ्गहरू छुट्टिसकेको हुन्छ। यसको आकार एक इन्च लामो र आठ ग्राम तौलको हुन्छ।^{१४} मस्तिष्कको विकास पनि करिब तेस्रो हप्ताबाट सुरु हुन्छ।

विस्तारै शिशुका कपाल, नड, दाँत तथा पाचन प्रणालीहरू बन्दछ। १३ हप्तासम्ममा शिशु ३ इन्च लामो र २८ ग्रामको तौल हुन्छ। मांशपेशीहरूको समन्वय बढ्दै जान्छ र छोएको अनुभव गर्न थाल्छन्।^{१५} खुट्टा हात चलाउन थाल्छन्। मुख खोल्ने बन्द गर्ने गर्छ। फोक्सोले स्वास लिन पनि सुरु गर्छ। छोरा र छोरी छुट्टिन्छ।

दोस्रो तीन महिना - जर्म रहेको ३ महिना देखि ६ महिना

गर्भवतीमा आउने शारीरिक परिवर्तन	यस अवधिमा पेट र स्तनको आकार बढ्ने, थकान महसुस हुने, खुट्टा गल्ने, गर्भमा रहेको बच्चा चलमलाउने, छिटो भोक लाग्ने, तौल बढ्दै जाने हुन्छ।
गर्भवतीमा आउने संवेगमा परिवर्तन	हर्मोनमा आउने परिवर्तनले रिसाउने, दिक्क हुने, रुन मन लाग्ने हुन सक्दछ। कुनै चिन्तित हुनुपर्ने लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर सल्लाह गरि हाल्नुपर्दछ।
गर्भमा रहेको शिशुको वृद्धि र विकास	करिब २१ हप्तादेखि शिशुले स्वाद लिने, छुट्याउन सक्ने प्रतिक्रिया दिने गर्न थाल्छन्। विस्तारै सुन्न र देख्न पनि थाल्दछ। गन्ध र स्पर्श पनि महसुस गर्न सक्छ। विस्तारै चलमलाउन पनि थाल्दछ। टाउकोमा कपाल पनि आउन थाल्छ। २४ हप्ताको शिशुले दुखाइ तथा असजिलो महसुस गर्न सक्छ। ४ देखि ६ महिनामा गर्भको शिशुको शरीर पूर्ण रूपमा विकास हुन्छ। शरीरको आकार भण्डै १५ इन्च सम्म र तौल भण्डै ७५ ग्राम सम्मको हुन्छ।

^{१३} सयौं कोषहरू विभाजन भएको वस्तु वा मानव जीवनको अत्यन्त सुरुवाती अवस्था।

^{१४} Moore, Persaud, & Torchia, 2016a

^{१५} Hepper, 2015

अन्तिम तीन महिना - गर्भ रहेको ६ देखि ९ महिना

गर्भवतीमा आउने शारीरिक परिवर्तन	यस अवधिमा पेट र स्तनको आकार बढ्ने, निहुरेर काम गर्न नसक्ने, थकान महसुस हुने, खुट्टा सुन्निने, फर्कने, छिटो भोक लाग्ने, तौल बढ्ने हुन्छ ।
गर्भवतीमा आउने संवेगमा परिवर्तन	शिशु चलेको, खेलेकाले आमालाई आनन्द आउने हुन्छ । शिशु जन्माउने क्रममा आफू पनि खतरामा पर्छु कि भन्ने डर पनि भइरहन्छ ।
गर्भमा रहेको शिशुको वृद्धि र विकास	करिब २८ हप्तामा शिशुले आमाबुबाको आवाज सुनेर उत्तैतिर ध्यान दिने गर्छन् । गर्भ भित्र शिशुले हातखुट्टा चलाउने, जिउ तन्काउने, निदाउने, हाइ काढ्ने गर्दछ । आफू वरिपरि हुने अधिकांश क्रियाकलापहरू शिशुले आमाको पेटभित्र भएपनि सुन्ने र अनुभूति गर्ने गर्छ । शिशुले गर्भ भित्रै आँखा भिम्क्याउने क्रियाकलापहरू पनि गर्न थाल्छन् । वातावरणअनुसार प्रतिक्रिया पनि जनाउँछन् । ^{१६} नयाँ आवाजहरू सुन्दा शिशुको मुटुको धड्कन र मस्तिष्कको तरङ्ग बढ्दछ । ^{१७}

गर्भधारणको तयारी

- नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलोपटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ । कानुनी रूपमा विवाह हुने उमेर महिला र पुरुष दुवैको कम्तीमा २० वर्ष नाघेको हुनुपर्दछ ।
- आमाबुबा दुबैलाई दीर्घ रोग तथा कुपोषण नभएको हुनुपर्छ । साथै आर्थिक जोहो पनि गर्नुपर्छ ।
- विभिन्न अनुसन्धानले देखाएअनुसार मानसिक तथा शारीरिक तयारी भएर जन्माएको शिशु, भविष्यमा मानसिक समस्या कम हुने, आत्महत्या तथा बाल अपराधमा नलाग्ने, असल र बुद्धिमान हुन्छन् । त्यसैले शिशु जन्माउने तयारी र योजना बनाउनुपर्छ ।
- एक बच्चादेखि अर्को बच्चा बिचको उपयुक्त जन्मान्तर कम्तीमा ३ वर्ष हुनुपर्छ ।

गर्भवती भएको कसरी थाहा पाउने ?

अधिकांश महिलाहरू आफू गर्भवती भए नभएको एकैपटक थाहा पाउँदैनन् । खासगरी महिनावारी रोकिनु पहिलो लक्षण हो । गर्भ छ, छैन भन्ने जाँचका लागि पाइने साधन आजकल सहजै औषधी पसलमा पाइन्छ । महिलाले घरमै गर्भ जाँच गर्ने साधन ल्याएर पनि हेर्न सकिन्छ, वा नजिकको स्वास्थ्य संस्थामा गएर पनि जाँच गर्न सकिन्छ ।

^{१६} Saffran, Werker, & Werner, 2006

^{१७} Hepper, Dornan, & Lynch, 2012; Muenssinger et al., 2013

गर्भवती जाँच तथा स्याहार

गर्भवती भएको थाहा पाएपछि गर्भवती महिलाको स्वास्थ्य स्थिति र गर्भमा रहेको बच्चाको वृद्धि तथा विकासको अवस्थाको जानकारी लिन स्वास्थ्य संस्था वा अस्पताल गई दक्ष स्वास्थ्यकर्मीबाट नियमित कम्तीमा आठपटक गर्भ जाँच गराउनुपर्दछ (विस्तृत समय र यसको उद्देश्य तल चार्टमा उल्लेख छ)। नियमानुसार गर्भ जाँच गरेबापत यातायात खर्च ठाउँअनुसार सम्बन्धित स्वास्थ्य संस्थाबाट पाउन सकिन्छ।^{१८} गर्भ जाँच गर्नका लागि सकेसम्म सधैं दम्पति नै जानुपर्दछ।



गर्भवती हुँदा निम्न तयारीहरू गर्नुपर्दछ :

१. उपचारको लागि पैसाको व्यवस्था
२. आकस्मिक अवस्थामा यातायात साधनको व्यवस्था
३. सुत्केरी गराउने स्वास्थ्य संस्था वा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था
४. आकस्मिक अवस्थामा रगत दिन सक्ने तीन जना मानिसको व्यवस्था

पटक	अवधि	उद्देश्य
पहिलोपटक	गर्भ रहेको १२ हप्ताभित्र	गर्भरहेको पहिचान, गर्भावस्थाका खतराका चिह्न परीक्षण, Td को पहिलो मात्रा दिने, फोलिक एसिड दिने र आवश्यक स्वास्थ्य परीक्षण र पोषण परामर्शको लागि
दोस्रोपटक	गर्भ रहेको १६ हप्ताभित्र	Td को दोस्रो मात्रा दिने, आइरन फोलिक एसिड दिने, Deworming tablet दिने र आवश्यक स्वास्थ्य र पोषण परामर्शको लागि
तेस्रोपटक	गर्भ रहेको २०-२४ हप्ताभित्र:	नियमित आइरन फोलिक एसिड, खतराको चिह्नबारे जानकारी तथा परामर्श शिशु विकासको अवस्था, आमाको पाठेघरको अवस्था, रक्तचापको अवस्था पहिचान गर्न र आवश्यक स्वास्थ्य परीक्षण (रगतमा हेमोग्लोबिनको मात्रा, रक्तचाप, पिसाबमा प्रोटीनको मात्रा) अल्ट्रासाउन्ड र पोषण परामर्शको लागि

^{१८} अनुसूची १, आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम, “कार्यविधि निर्देशिका” २०६५ तेस्रो संशोधन २०७३

चौथोपटक	गर्भ रहेको २८ हप्तामा	नियमित आइरन फोलिक एसिड, आमाको शरीरमा रक्तचाप, पिसाबमा प्रोटीनको मात्रा लगाउने र आवश्यक स्वास्थ्य र पोषण परामर्शको लागि
पाँचौपटक	गर्भ रहेको ३२ हप्तामा	नियमित आइरन फोलिक एसिड, नियमित स्वास्थ्य परीक्षण (तौल, रक्तचाप, पिसाबमा प्रोटीनको मात्रा) र पोषण परामर्शको लागि तथा शिशु विकासको अवस्था पत्ता लगाउन
छैठौँपटक	गर्भ रहेको ३४ हप्तामा	नियमित आइरन फोलिक एसिड, नियमित स्वास्थ्य परीक्षण (तौल, रक्तचाप, पिसाबमा प्रोटीनको मात्रा) र पोषण परामर्शको लागि तथा शिशु विकासको अवस्था
सातौँपटक	गर्भ रहेको ३६ हप्तामा	शिशु विकासको अवस्था, नियमित आइरन फोलिक एसिड, नियमित स्वास्थ्य परीक्षण (तौल, रक्तचाप, पिसाबमा प्रोटीनको मात्रा) र पोषण परामर्शको लागि
आठौँपटक	गर्भ रहेको ३८-४० हप्ताभित्र	शिशुको अवस्था पहिचान, शिशु जन्मको तयारी वा योजना

स्रोत: Adapted from WHO Guidelines on ANC, 2016 and GoN ANC protocol

गर्भावस्थामा देखा पर्ने सवने खतराका लक्षणहरू

तल दिइएका खतराका लक्षणहरू देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई जाँच गराउनुपर्छ :

१. गर्भवती महिलाको टाउको साह्रै दुखेमा
२. हात खुट्टा अररो भई काम छुटेमा वा मुर्छा परेमा
३. आँखा तिरमिराएर धमिलो देख्ने भएमा वा हात वा मुख सुन्निएमा
४. कडासँग तल्लो पेट दुखेमा
५. अलिकति पनि गर्भवती महिलाको योनीबाट रगत बगेमा



गर्भावस्था हुने जटिलता र शिशुको अपाङ्गता पहिचान

गर्भावस्थामा आमालाई धेरै वाकवाकी लागेर, बान्ता भएर आमालाई खान रुचि कम भई कुपोषण हुन सक्छ। आमाले जथाभावी औषधी, रक्सी, चुरोट तथा अन्य लागुपदार्थ सेवनको कारणले गर्दा, शिशुको विकासमा जटिलता जस्तै: तौल कम हुने, गर्भ खेर जाने अपाङ्गता हुने सम्भावना हुन्छ।

गर्भावस्थामा नै नियमित गर्भजाँच मार्फत शिशुको अपाङ्गता पहिचान गर्न सकिन्छ। गर्भावस्थामा पहिचान गर्न सकिने केही अपाङ्गताहरू डाउनसिन्ड्रोम, पैताला हात बाँङ्गिने रोग, बहिरोपन, मोतीविन्दु, ओठ काटिएको, मुटुमा भएका समस्या आदि हुन्। यस्ता अपाङ्गता पहिचान भई तुरुन्तै उपचार गरेर जटिल समस्या हुनबाट रोकथाम पनि गर्न सकिन्छ।

गर्भवतीले ध्यान दिनुपर्ने कुरा

- स्वास्थ्यकर्मीले सिफारिस गरेबमोजिम नियमित आइरनफोलिक एसिड चक्की र जुकाको औषधी खानुपर्छ।
- खाना पकाउँदा दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ। यसले आमा स्वस्थ हुन्छिन् र शिशुको वृद्धि र विकास राम्रोसित हुन्छ। कुनै पनि खानेकुरामा बार्न आवश्यक छैन। निम्न खाद्य समूहका कम्तीमा ५ समूहबाट साधारण अवस्थाभन्दा थप १ पटक खानुपर्छ।^{१९}



अन्न तथा कन्दमूल	अण्डा
दाल तथा गोडागुडी	हरियो सागपात
बदाम तथा बीज	भिटामिन ए युक्त तरकारी तथा फलफूल
दुध तथा दुग्धजन्य पदार्थ	अन्य तरकारी
माछा मासु	अन्य फलफूलहरू

- आफूलाई मन नपर्ने खानाहरू जर्बजस्ती खानु हुँदैन। मन पर्ने खाना स्वाद फेरेर खाने गर्नुपर्दछ। तर मिठो खाना भनेर धेरै र जथाभावी तयारी तथा पाकेटका खानाहरू खानु हुँदैन। घरमा नै आफूले वा परिवारले बनाएको शुद्ध खाना मात्र खानुपर्छ।

^{१९} FAO. 2021. Minimum dietary diversity for women. Rome. <https://doi.org/10.4060/cb3434en>

- टि.डी. खोप पहिलो र दोस्रो लिनुपर्दछ ।
- औलो लाग्ने जिल्लाहरूमा गर्भवतीले कीटनाशक औषधीले उपचार गरिएको भुलभित्र सुत्नुपर्दछ ।
- दादुरा, ठेउला, एचआइभी/एड्स र हेपाटाइटिस सङ्क्रमणबाट जोगिनुपर्दछ ।
- आमाबाट शिशुमा हुन सक्ने सङ्क्रमण रोकथाम गर्न गर्भवतीले एचआइभी/एड्स परीक्षण गराउनुपर्दछ ।
- स्वास्थ्यकर्मीको सल्लाहअनुसार नियमित रूपमा व्यायाम गर्ने र तौल वृद्धिमा विचार राख्नुपर्दछ ।
- दाँत माभ्ने, हात, नङ, यौन अङ्ग तथा शरीर सफा राख्नुपर्छ । यसले रोग लाग्न तथा सङ्क्रमण हुनबाट बचाउँछ ।
- दिउँसो पनि प्रशस्त आराम गर्नुपर्दछ । आराम गर्नाले महिलाको स्वास्थ्य राम्रो हुन्छ । गह्रौँ भारी उचाल्नु हुँदैन । गह्रौँ भारी उचाल्नाले बच्चा खेर जान सक्ने तथा आङ (पाठेघर) खस्ने जस्ता समस्याहरू आउन सक्छ ।
- रक्सी, जाँड, चुरोट, खैनी खानु हुँदैन । यस्ता पदार्थको सेवनले गर्भपतन हुने, शिशुको वृद्धि विकास नहुने, कम तौल भएका बच्चा जन्मिने आदि खतरा हुन सक्छ ।

गर्भावस्थामा सावधानी

- धूमपान, मद्यपान गर्नु हुँदैन ।
- खेतबारीमा हाल्ले मल, कीटनाशक औषधीहरू गर्भवतीको वरिपरि राख्नु हुँदैन ।
- एकलै टाढाको यात्रा गर्नु हुँदैन ।
- एक्सरेको छेउछाउ जानु हुँदैन ।
- अग्लो टेबुल वा स्टुलमाथि चढेर कामहरू गर्नु हुँदैन ।
- ठुला गह्रौँ सामानहरू बोक्ने, उचाल्ने वा जोखिमपूर्ण कामहरू गर्नु हुँदैन ।
- आफूखुसी औषधीहरू खानु हुँदैन ।
- नकारात्मक सोच राख्नु हुँदैन ।

परिवारको भूमिका

- गर्भावस्थामा, शिशु जन्मने बेला वा जन्मेपछिको आवश्यक सेवाहरूलाई समयमै पुऱ्याउन नजिकैको स्वास्थ्य संस्थाबारे पूर्वजानकारी राख्नुपर्छ ।
- गर्भवती महिलालाई शान्त, सहज र आत्मीय वातावरण दिई तनावमुक्त बनाउन मद्दत गर्नुपर्दछ ।
- श्रीमान तथा परिवारका सदस्यले घरायसी दैनिक काममा सघाउने, गर्भवतीलाई ठुला गह्रौँ सामानहरू बोक्ने, उचाल्ने वा जोखिमपूर्ण कामहरूमा लगाउनु हुँदैन ।
- गर्भवतीको अगाडि धूमपान, मद्यपान गर्नु हुँदैन । यसैगरी खेतबारीमा हाल्ले मल, कीटनाशक औषधीहरू गर्भवतीको वरिपरि राख्नु हुँदैन ।
- गर्भावस्थामा शरीरमा आउने परिवर्तनकाबारेमा कुराकानी र मानसिक तयारी गर्नुपर्दछ ।
- गर्भमा रहेको शिशुले पनि आवाजहरू सुन्ने भएकाले आमासँगै शिशुसँग पनि कुराकानी गर्ने, गीत सङ्गीत सुनाउने र पेटमा छुने गर्नुपर्दछ ।
- आआफ्नो सस्कृति अनुरूप सकारात्मक चालचलनहरू गर्न र गराउन सहयोग गर्नुपर्छ ।

जन्मको लागि तयारी

- शिशु जन्माउनको लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, पायक पर्ने अस्पताल वा स्वास्थ्य केन्द्रको छनौट गर्नुपर्दछ ।
- सुत्केरी हुने महिलाको मन दह्रो गर्न उत्प्रेरणा दिनुपर्छ ।
- आमा र शिशुको लागि सफा र नरम लुगा कपडाहरू तयार गरेर राख्नुपर्छ ।
- शिशुलाई लुगा, कपडा(ओड्ने, बिछौना), पैसाको जोहो गर्नुपर्दछ ।
- प्रसूतिका लागि गर्भवती आमालाई स्वास्थ्यसंस्थामा लैजान स्थानीय क्षेत्रमा पाईने यातायातका साधनहरूको (एम्बुलेन्स, गाडी, गाढा आदि) व्यवस्था गर्नुपर्दछ ।

जाठनैपर्ने तथ्यहरू

- विभिन्न अनुसन्धानले देखाएअनुसार मानसिक तथा शारीरिक तयारी भएर जन्माएको शिशु, भविष्यमा मानसिक समस्या कम हुने, आत्महत्या तथा बाल अपराधमा नलाग्ने, असल र बुद्धिमान हुन्छन् । त्यसैले शिशु जन्माउने तयारी र योजना बनाउनुपर्छ ।
- गर्भवती भएको थाह पाएपछि नियमानुसार, स्वास्थ्य चौकी वा अस्पतालमा नियमित स्वास्थ्य परीक्षण कम्तीमा आठपटक गराउनुपर्दछ ।
- गर्भवतीको टाउको साह्रै दुखेमा, हातखुट्टा अररो भइ काम्ने वा मुर्छा परेमा, आँखा तिरमिराएर धमिलो देख्ने भएमा, अनुहार वा हातखुट्टा सुन्निएमा, यी खतराका चिह्न हुन् । यस्तो अवस्थामा तुरुन्त स्वास्थ्य संस्थामा लैजानु/जानुपर्छ ।
- आफूलाई मन नपर्ने खानाहरू जर्बजस्ती खानुहुँदैन । मन पर्ने पोषिलो र विभिन्न समूहका खाना स्वाद फेरेर खाने गर्नुपर्दछ । तर मिठो खाना भनेर धेरै र जथाभावी तयारी तथा पाकेटका खानाहरू खानु हुँदैन ।
- परिवारले गर्भवती महिलालाई शान्त, सहज र आत्मीय वातावरण दिई तनावमुक्त बनाउन मद्दत गर्नुपर्दछ ।
- गर्भमा रहेको शिशुले पनि आवाजहरू सुन्ने भएकाले आमासँगै शिशुसँग पनि कुराकानी गर्ने, गीत सङ्गीत सुनाउने र पेटमा छुने गर्नुपर्दछ ।
- शिशु जन्माउनको लागि आफ्नो क्षमता अनुरूप तयारी र स्वास्थ्य संस्थामा लैजाने व्यवस्था पहिलेदेखि नै गर्नुपर्दछ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले गर्भवतीको उचित स्याहार गर्ने तरिकाहरू बताउन सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् र अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो वरिपरि गर्भवतीलाई कस्तो व्यवहार गरिन्छ ? हाम्रो समुदायमा गर्भवतीलाई स्याहार गर्ने के कस्ता राम्रा चलनहरू छन् ?

माथिको प्रश्न सोधेपछि सहभागीहरूलाई बोल्न र उत्तर दिन उत्प्रेरित गर्नुहोस् । पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्‍याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्याको विश्लेषण

क्रियाकलाप



- सहभागीहरूलाई ५ समूहमा (स्वास्थ्य, पोषण, सुरक्षा, उत्प्रेरणा तथा सिकाइ, उत्तरदायीपूर्ण स्याहार) विभाजन गरी गर्भवतीलाई त्यस विषयमा के कस्तो सहयोग वा स्याहार आवश्यक पर्ला छलफल गर्न लगाउनुहोस् ।
- आफूले पनि समूहमा गई अध्ययन सामग्रीमा भएका ज्ञान सिप सिकाउनुहोस् ।
- समूहमा गरेको छलफलको प्रत्येक समूहबाट १ वा २ जनालाई अगाडि आएर रचनात्मक तरिकाले (गीत, कविता, अभिनय आदिबाट प्रस्तुत गर्न लगाउनुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् । निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: म आमाको गर्भभित्र हुँदा उचित स्याहार पाए भने मेरो वृद्धि र विकास राम्रो हुन्छ ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको गर्भावस्थामा आमा र शिशुको स्याहारबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- विभिन्न अनुसन्धानले देखाएअनुसार मानसिक तथा शारीरिक तयारी भएर जन्माएको शिशु, भविष्यमा मानसिक समस्या कम हुने, आत्महत्या तथा बाल अपराधमा नलाग्ने, असल र बुद्धिमान हुन्छन् । त्यसैले शिशु जन्माउने तयारी र योजना बनाउनुपर्छ ।
- गर्भवती भएको थाहा पाएपछि नियमानुसार, स्वास्थ्य चौकी वा अस्पतालमा नियमित स्वास्थ्य परीक्षण कम्तीमा आठपटक गराउनुपर्दछ ।
- गर्भवतीको टाउको साह्रै दुखेमा, हातखुट्टा अररो भइ काम्ने वा मुर्छा परेमा, आँखा तिरमिराएर धमिलो देख्ने भएमा, अनुहार वा हातखुट्टा सुन्निएमा, यी खतराका चिह्न हुन् । यस्तो अवस्थामा तुरुन्त स्वास्थ्य संस्थामा लैजानु/जानुपर्छ ।
- आफूलाई मन नपर्ने खानाहरू जबर्जस्ती खानुहुँदैन । मन पर्ने पोषिलो र विभिन्न समूहका खाना स्वाद फेरेर खाने गर्नुपर्दछ । तर मिठो खाना भनेर धेरै र जथाभावी तयारी तथा पाकेटका खानाहरू खानु हुँदैन ।

- परिवारले गर्भवती महिलालाई शान्त, सहज र आत्मीय वातावरण दिई तनावमुक्त बनाउन मद्दत गर्नुपर्दछ ।
- गर्भमा रहेको शिशुले पनि आवाजहरू सुन्ने भएकाले आमासँगै शिशुसँग पनि कुराकानी गर्ने, गीत सङ्गीत सुनाउने र पेटमा छुने गर्नुपर्दछ ।
- शिशु जन्माउनको लागि आफ्नो क्षमता अनुरूप तयारी र स्वास्थ्य संस्थामा लैजाने व्यवस्था पहिलेदेखि नै गर्नुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् । तर उनीहरूले गरेका योजनाहरूलाई नै प्राथमिकता दिनुहोस् ।

म आजैदेखि गर्भवतीलाई गर्नुपर्ने सहयोगकाबारे घरमा छलफल गर्छु ।

म आजैदेखि गर्भवतीलाई घरछिमेकमा हुने हिंसा दुर्व्यवहार विरुद्ध सचेतना जगाउँछु ।

म आजैदेखि गर्भवती आमासँगै शिशुसँग पनि कुराकानी गर्ने, गीतसङ्गीत सुनाउने र पेटमा छुने गर्छु ।

स समीक्षा

तातो आलु खेल खेल्दै पालैपालो सहभागीलाई आज सिकेको कुनै एउटा कुरा भन्न लगाउनुहोस् । केही सहभागीबाट मुख्य सन्देशका कुराहरू आएको सुनिश्चित गर्नुहोस् ।

6

नवजात शिशु तथा सुत्केरीको हेरचाह

खण्ड-क अध्ययन सामग्री

नवजात अवस्था

जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ। शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो, तर यो अवस्था आमा र शिशुको लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो। स्याहारकर्ता वा सहयोगीको सानो गल्तीले आमा र शिशुको मृत्यु हुने तथा जीवनभरको लागि अपाङ्ग हुने सम्भावना प्रबल रहन्छ। त्यसैले नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसूति केन्द्र/अस्पतालमा दक्ष प्रसूति स्वास्थ्यकर्मीद्वारा प्रसूति गराउनुपर्दछ। यसले गर्दा प्रकृतिक अवस्थामा सुत्केरी गराउन नसकेको अवस्थामा, विभिन्न वैकल्पिक तरिकाबाट आमा र शिशुलाई बचाउन सकिन्छ।



जन्मनेबितिकै स्वस्थ शिशु र सुत्केरी आमाको अवस्था

स्वस्थ शिशुको अवस्था	स्वस्थ आमाको अवस्था
जन्मको बेलामा नवजात शिशुको सामान्य तौल २५०० ग्राम वा सोभन्दा माथि मानिन्छ।	नियन्त्रित रूपमा रक्तश्राव भैरहेको हुन्छ।
जन्मने बितिकै रुन्छ, आफैं सास फेर्छ।	बच्चा जन्माउने क्रममा रगत खेर गएको हुनाले कमजोर हुन्छ।
आफैं दुध चुस्न खोज्छ र सजिलै निन्छ।	स्तनबाट दुध आउन थाल्छ।
नाभी र साल जोडिएको हुन्छ।	शक्ति खर्च भएको हुनाले भोक धेरै लाग्छ।
बास्नाले आमालाई चिन्छ र गर्भमा सुनेको आवजलाई पछ्याउछ।	
हातखुट्टा सजिलै चलाउन सक्छ।	
असजिलो भएमा चल्मलाउने र रुने गर्छ।	

सुत्केरी र नवजात शिशुको स्याहारमा स्वास्थ्यकर्मीको सहयोग

नेपाल सरकारले तोकेका प्रसूति संस्थामा निःशुल्क प्रसूति गराउने व्यवस्थासहित निम्न कार्य गर्न सुझाइएको छः

- सुरक्षित जन्म गराउने, जन्मनासाथ नवजात शिशुलाई सफा तथा नरम कपडाले पुछ्ने र न्यानो हुने गरी लुगाले बेर्नुपर्दछ ।
- तौल लिने र वजन कम (२.५ किलोभन्दा कम) भएको शिशुलाई विशेष प्रकारले न्यानो “मायाको अँगालो” (Kangaroo Care) मा आमा वा बुबाको सहयोगमा राख्नुपर्छ ।
- यो तरिका महिला स्वास्थ्य स्वयम्सेविका वा स्वास्थ्य संस्थाबाट सिक्न सकिन्छ । यो तरिका शिशुको तौल सामान्य नहुन्जेल जारी राखिन्छ ।
- जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई पहिलो बिगौती दुध खुवाउन सुझाव र तरिका सिकाउनुपर्दछ ।
- शिशुको नाइटो सफा राख्न र स्वास्थ्यकर्मी वा महिला स्वास्थ्य स्वयम्सेविकाले आवश्यक सेवा र सल्लाह दिनुपर्छ ।
- संस्थागत सुत्केरी हुने महिलालाई नेपाल सरकारबाट सुत्केरी भत्ताको पनि व्यवस्था छ । यसको विस्तृत जानकारीको लागि स्वास्थ्यकर्मी वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।



सुत्केरी र नवजात शिशुको स्याहारमा परिवारको भूमिका

- सुत्केरी र नवजात शिशुका लागि सुरक्षित सफा ओड्ने ओछ्यान र मलमल जस्तै नरम कपडा वा पुरानो सफा कपडाको व्यवस्था गर्नुपर्दछ ।
- नवजात शिशुलाई आमाको बिगौती दुध जतिसक्दो छिटो, जन्मेको १ घण्टाभित्रै खुवाउनुपर्छ । बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दुध आउन थाल्छ । आमा कै दुधमा पर्याप्त पानीको मात्रा र सबै पोषक तत्वहरू हुने भएकाले शिशुलाई आमाको दुधबाहेक केही पनि खुवाउनु पर्दैन ।
- सङ्क्रमणबाट जोगाउन नाभीमा नाभी मलमबाहेक अरु केही पनि नलगाई सुख्खा र सफा राख्नुपर्दछ ।
- सुत्केरी आमालाई पहिला तातो भोल पेय खुवाउने र अन्य खाना खुवाउनुपर्छ ।



- सुत्केरी आमालाई निम्न खाद्य समूहका कम्तीमा ५ समूहबाट साधारण अवस्थाभन्दा थप २ पटक खाना खुवाउनुपर्छ।^{२०}

अन्न तथा कन्दमूल	अण्डा
दाल तथा गोडागुडी	हरियो सागपात
बदाम तथा बीज	भिटामिन ए युक्त तरकारी तथा फलफूल
दुध तथा दुग्धजन्य पदार्थ	अन्य तरकारी
माछा मासु	अन्य फलफूल

- शल्यक्रिया (अप्रेसन) वा अन्य समस्यासहित जन्मेको शिशु छ भने पोषणविद् वा स्वस्थ्यकर्मीको सल्लाह अनुरूप आमालाई खाना खुवाउनुपर्छ।
- यस समयमा व्यक्तिगत र वातावरणीय सरसफाइ राख्न श्रीमान र परिवारले आवश्यक सहयोग गर्नुपर्दछ।
- नवजात शिशुलाई २४ घण्टासम्म नुहाइदिनु हुँदैन, किनकि यसो गरेमा शिशुलाई शिताङ्ग हुन सक्छ।
- दोस्रो हप्तादेखि मौसमअनुसार स्वस्थ शिशुलाई (मन तातोपानीले) हप्तामा दुईपटक नुहाइदिन सुझाव दिइएको छ। तर अस्वस्थ, कमतौलको शिशुलाई नुहाएमा समस्या आउने हुनाले स्वास्थ्यकर्मीको सल्लाहबमोजिम मात्रै नुहाइदिनुपर्छ।
- सुत्केरी आमाको घाउ तथा पाठेघरलाई निको गर्न र पहिलेको अवस्थामा आउनको लागि पर्याप्त आराम आवश्यक हुन्छ।
- नवजात शिशुलाई बाहिरी तापक्रम, वातावरण र खाना आदि समायोजन गर्नका लागि परिवारले उचित वातावरण मिलाउनुपर्दछ।

हाम्रो समुदायमा चलिआएका सकारात्मक चलनहरू

शिशुलाई तेल मालिस गर्ने, निदौरी गाउने उपयुक्त उत्प्रेरणामुखी क्रियाकलाप हो। यस क्रियाकलापलाई निरन्तरता दिनुपर्दछ।

परम्पराअनुसार गरिने छैठी न्वारन पास्नी आदिले बालबालिकालाई सम्मान तथा परिवारमा बालबालिकाको विशेष महत्त्व दिन्छ।

सुत्केरी बान्नाले शिशुलाई आमाको तातोपना, माया ममताको अवसर दिन्छ। सुतक बान्नु भनेको घरपरिवारमा धार्मिक कार्य भन्दा बालबालिका ठुलो हो, त्यसैले सुत्केरीको घरमा सघाउन जाऊँ भनेको हो भन्ने बुझ्नुपर्छ।


^{२०} FAO. 2021. Minimum dietary diversity for women. Rome. <https://doi.org/10.4060/cb3434en>

- सुत्केरी आमालाई माया, आराम र शान्ति भए, दुध उत्पादनको लागि आवश्यक हर्मोन^{२९} बन्नको लागि सहयोग गर्छ, त्यसैले परिवारको सहयोग र समय चाहिन्छ ।
- शिशुलाई आमाबुबासँग टाँसेर राख्नुपर्छ । छालाको स्पर्श तथा मुटुको धड्कनको आवाजले आमाबुबासँग शिशुको आत्मीयता बढाउन र सुरक्षित महसुस गराउँछ ।
- आमाबुबा दुवैले शिशु स्याहार गर्दा आफूहरू र शिशुबिचको सम्बन्ध अत्यन्त महत्त्वपूर्ण भएको अभिव्यक्त गर्नुपर्दछ ।
- नवजात अवस्थामा शिशुको ज्ञानेन्द्रिय धेरै सक्रिय हुन्छ । यस समयमा उनीहरूलाई हेरेर, छोएर, मसिनो आवाज सुन्ने, सुग्ने उपयुक्त अवसर दिएर उत्प्रेरणा गर्नुपर्दछ ।
- नवजात शिशुको अनुहारमा हेर्दै उनीहरूको भावलाई समानुभूति गरेर कुरा गर्नुपर्छ ।
- उनीहरूले निकालेको आवाजको उत्तर दिने, मधुर सङ्गीत बजाउने, सुमसुमाउने र विभिन्न आवाज सुनाउने, रङ्गीन खेलौनाहरू भुण्ड्याउनुपर्दछ ।
- स्वास्थ्य परीक्षणका लागि नवजात शिशु वा सुत्केरी आमा दुवैलाई सुत्केरी भएको पहिलो, तेस्रो र सातौं दिन स्वास्थ्य परीक्षणको लागि नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।
- परिवार नियोजनका साधनको बारेमा श्रीमान/श्रीमतीले छलफल गरी निर्णय लिनुपर्छ । दुई बच्चाबिच ३-५ वर्षको जन्मान्तर कायम गर्नुपर्छ । यसले आमाको स्वास्थ्यमा र शिशुको स्याहारमा सहयोग पुग्दछ ।
- नवजात शिशुको जन्मदर्ता जन्मेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गरिदिनुपर्छ ।



बाल स्वास्थ्य कार्डको प्रयोग

शिशु जन्मनासाथ स्वास्थ्य केन्द्र तथा अस्पतालबाट प्रदान गर्ने बाल स्वास्थ्य कार्डको प्रयोग गर्नुपर्छ । जसमा शिशुको जन्मना साथको तौल, लगाउनुपर्ने खोपको रेकर्ड, उमेरअनुसार शिशुलाई खुवाउनुपर्ने खानाको निर्देशिका राखिएको हुन्छ । यसमा मासिक तौल मापन तथा रेकर्ड गरेर मूल्याङ्कन गर्नुपर्छ । यसैगरी कुन महिनामा कुन खोप लगाउने निर्देशन पनि राखिएको हुन्छ । सोअनुसार स्वास्थ्य केन्द्रमा सम्पर्क गरी खोपहरू दिनुपर्छ । पहिलो खोप (क्षयरोग विरुद्ध बिसिजी खोप) जन्मनेबित्तिकै लगाई दिनुपर्छ ।



^{२९} prolactin, Oxytocin दुध बन्ने र दुध पग्ने हर्मोन

नवजात शिशु वा सुत्केरीमा निम्न खतराका लक्षण/जटिलता भएको खण्डमा उपचारका लागि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।

नवजात शिशु	सुत्केरी
<ul style="list-style-type: none"> छिटो छिटो सास फेरेमा (प्रति मिनेट ६० पटक वा सोभन्दा बढी) कडा कोखा हानेमा सुस्त, बेहोस वा कम चलेमा आमाको दुध राम्ररी चुस्न नसकेमा शीताङ्ग अथवा हात र खुट्टा छाम्दा चिसो भएमा ज्वरो आएमा, निधार, काखी र पेट छाम्दा तातो भएमा नाइटो पाकेको वा छालामा पिप भरिएका फोकाहरू भएमा 	<ul style="list-style-type: none"> ज्वरो आएमा योनीबाट गन्हाउने पानी बगेमा वा तल्लो पेट (पाठेघर) दुखेमा धेरै रगत बगेमा (२ ओटा भन्दा बढी टालो पूरै भिजेमा वा चोक्टा चोक्टा रगत बगेमा । टाउको साह्रै दुखेमा हातखुट्टा अररो भई मुच्छा परेमा

जाज्नेपर्ने तथ्यहरू

- शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि स्वास्थ्य केन्द्र, प्रसूति केन्द्र/अस्पतालमा दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति गराउनुपर्दछ ।
- जन्मेको २४ घण्टासम्म नवजात शिशुलाई नुहाइदिनु हुँदैन, किनकि यसो गरेमा शिशुलाई शिताङ्ग हुन सक्छ ।
- शिशुलाई आमाको बिगौती दुध जतिसक्दो छिटो खुवाउनुपर्छ । बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दुध आउन थाल्छ । आमा कै दुधमा पर्याप्त पानीको मात्रा र सबै पोषक तत्वहरू हुने भएकाले शिशुलाई आमाको दुधबाहेक केही पनि खुवाउनु पर्दैन ।
- सुत्केरी आमालाई १० खाद्य समूहमध्ये कम्तीमा ५ समूहबाट साधारण अवस्थाभन्दा थप २ पटक खाना खुवाउनुपर्छ ।
- शिशु जन्मनासाथ स्वास्थ्य केन्द्र तथा अस्पतालबाट प्रदान गर्ने बाल स्वास्थ्य कार्डको प्रयोग गर्नुपर्छ । यसमा शिशुको जन्मना साथको तौल, लगाउनुपर्ने खोपको रेकर्ड, उमेरअनुसार शिशुलाई खुवाउनुपर्ने खानाको निर्देशिका राखिएको हुन्छ ।
- नवजात शिशु वा सुत्केरीमामा खतराका लक्षण/जटिलता भएको खण्डमा उपचारका लागि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले नवजात शिशु तथा सुत्केरीको उचित स्याहार गर्ने तरिका बताउन सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि, अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा सुत्केरी र नवजात शिशुको हेरचाह गर्ने के कस्ता चलन छन् ? हाम्रो समुदायमा सुत्केरी र नवजात शिशुको मृत्युदर कस्तो छ ?

माथिको प्रश्न सोधेपछि सहभागीहरूलाई बोल्न र उत्तर दिन उत्प्रेरित गर्नुहोस् । पहिले बोलेका सहभागीहरूलाई भन्दापछि, बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्‍याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्याको विश्लेषण



क्रियाकलाप

समूहमा नवजात शिशुको जन्मलगत्तै घरपरिवारमा के कस्ता परिवर्तन आवश्यक हुन्छ, निम्न बुँदामा केन्द्रित रहेर छलफल गर्न दिनुहोस् :

- नवजात शिशुका लागि के कस्ता थप सामग्री आवश्यक हुन्छ ?
- घरपरिवारमा कसको र कस्तो सहयोग आवश्यक हुन्छ ?
- नवजात शिशुलाई सुरक्षित र सुहाउँदो वातावरण बनाउन घरमा के कस्तो सुधार वा परिवर्तन आवश्यक छ ?

प्रत्येक समूहबाट १ जनालाई प्रस्तुत गर्न लगाउनुहोस् । आफूले अध्ययन गरेको कुरालाई पनि थप गर्नुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाको के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् ।



बाल सन्देश: परिवारका सबै सदस्यले ठ र मेरी आमालाई उचित हेरचाह, पौष्टिक आहार र हौसला दिनु भए मात्रै हामी बाँच्न सक्छौं ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको नवजात शिशु तथा सुत्केरीको हेरचाहबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि स्वास्थ्य केन्द्र, प्रसूति केन्द्र/अस्पतालमा दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति गराउनुपर्दछ ।
- जन्मेको २४ घण्टासम्म नवजात शिशुलाई नुहाइदिनु हुँदैन, किनकि यसो गरेमा शिशुलाई शिताङ्ग हुन सक्छ ।
- शिशुलाई आमाको बिगौती दुध जतिसक्दो छिटो खुवाउनुपर्छ । बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दुध आउन थाल्छ । आमा कै दुधमा पर्याप्त पानीको मात्रा र सबै पोषक तत्वहरू हुने भएकाले शिशुलाई आमाको दुधबाहेक केही पनि खुवाउनु पर्दैन ।
- सुत्केरी आमालाई १० खाद्य समूहमध्ये कम्तीमा ५ समूहबाट साधारण अवस्थाभन्दा थप २ पटक खाना खुवाउनुपर्छ ।

- शिशु जन्मनासाथ स्वास्थ्य केन्द्र तथा अस्पतालबाट प्रदान गर्ने बाल स्वास्थ्य कार्डको प्रयोग गर्नुपर्छ । यसमा शिशुको जन्मना साथको तौल, लगाउनुपर्ने खोपको रेकर्ड, उमेरअनुसार शिशुलाई खुवाउनुपर्ने खानाको निर्देशिका राखिएको हुन्छ ।
- नवजात शिशु वा सुत्केरी आमामा खतराका लक्षण/जटिलता भएको खण्डमा उपचारका लागि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् । तर उनीहरूले गरेका योजनाहरूलाई नै प्राथमिकता दिनुहोस् ।

म आजैदेखि सिकेकोअनुसार सुत्केरी र नवजात शिशुको ख्याल राख्छु ।

म आजैदेखि सुत्केरीलाई १० खाद्य समूहमध्ये कम्तीमा ५ समूहबाट साधारण अवस्थाभन्दा थप २ पटक खाना खुवाउँछु ।

म आजैदेखि प्रसूति केन्द्र/अस्पतालमा दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति गराउन प्रवर्धन गर्छु ।

स समीक्षा


सहभागीहरूलाई गोलो घेरमा उभ्याउनुहोस् र एकले अर्कालाई बल पास गर्न लगाउनुहोस् । बल जसको हातमा पर्छ, उसले आजको कुनै एउटा महत्त्वपूर्ण सिकाइ बताउन लगाउनुहोस् । एउटाले भनिसकेको दोहोर्‍यानुभन्दा थप अरू नै बताउन लगाउनुहोस् । खोजेका सबै बुँदा आएपछि सक्नुहोस् ।

प्रारम्भिक बाल्यावस्थामा उत्प्रेरणा

खण्ड-क अध्ययन सामग्री

उत्प्रेरणा के हो ?

बालबालिकाको सर्वाङ्गीण (शारीरिक, बौद्धिक, सामाजिक तथा संवेगात्मक) विकासको आधार गर्भावस्थादेखि नै भएको हुन्छ। यसैगरी गर्भदेखि नै बालबालिकाको मस्तिष्कको जटिल प्रणालीको पनि स्थापना भइसकेको हुन्छ। उक्त जटिल प्रणालीको क्षमता विकास शिशुले पाएको पोषण, उसले



पाउने स्याहार तथा वातावरण र उत्प्रेरणामा निर्भर गर्दछ। प्रारम्भिक बाल्यावस्थामा जति विभिन्न अनुभव गरियो, उति नै धेरै मस्तिष्कको संरचना तथा क्षमताको अभिवृद्धि हुन्छ। साथै सिकाइ प्रक्रिया सहज हुन्छ। बालबालिकालाई उपलब्ध गराइने अनुभवहरू नै उनीहरूलाई दिइने उत्प्रेरणा (Stimulation) हुन्। बालबालिकालाई उपलब्ध गराइने अनुभवहरू वा उत्प्रेरणाको तरङ्गहरूको माध्यमबाट मस्तिष्कले सूचनाहरू सङ्कलन गरी, अवधारणा बनाउने, पहिचान गर्ने, भण्डार गर्ने, सञ्चार गर्ने जस्ता बौद्धिक प्रक्रियाहरू गर्दछ। उत्प्रेरणाको मात्रा, प्रकार तथा निरन्तरताले मस्तिष्कको सञ्जालको निर्माणमा सघाउँछ। बालबालिकाले पाउने उत्प्रेरणालाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ :

१) संवेदी उत्प्रेरणा

बालबालिकाको पाँचओटा इन्द्रियहरूको सक्रियताको कारण मस्तिष्कले पाउने उत्प्रेरणा संवेदी उत्प्रेरणा हो। बालबालिकाको ज्ञानेन्द्रियहरू जति धेरै प्रयोग हुन्छ, उति नै मस्तिष्कको विकास र सिकाइ सबल हुन्छ। संवेदी उत्प्रेरणालाई पाँच ज्ञानेन्द्रियहरूअनुसार पाँच भागमा विभाजन गरिएको छ : क) दृश्य उत्प्रेरणा, ख) श्रव्य उत्प्रेरणा, ग) स्पर्शसम्बन्धी उत्प्रेरणा, घ) स्वादसम्बन्धी उत्प्रेरणा, र ङ) बास्नासम्बन्धी उत्प्रेरणा।

२) गत्यात्मक उत्प्रेरणा

गत्यात्मक उत्प्रेरणा भन्नाले शारीरिक चाल तथा गतिद्वारा मस्तिष्कले पाउने उत्प्रेरणा भन्ने बुझिन्छ । बालबालिकाले सुरुमा हात खुट्टा चलाउँदै विस्तारै शरीरका अन्य भागहरू कौशलतापूर्वक चलाउन सिक्दछन् । शरीरलाई सन्तुलन गर्न, सिपमूलक कौशलता प्रदर्शन गर्न सामानहरू उचित ढङ्गले प्रयोग गर्न सिक्दछन् । यस्ता सिपमूलक क्रियाकलाप जन्मदेखि निरन्तर विकसित हुँदै जान्छन् ।

उत्प्रेरणाको महत्व

प्रारम्भिक बाल्यावस्थामा जति धेरै अनुभव गर्ने मौका दिइयो, उति नै धेरै मस्तिष्कको संरचना तथा क्षमताको अभिवृद्धि हुन्छ । उत्प्रेरणाले बालबालिकाको ज्ञानेन्द्रियहरूको माध्यमले मस्तिष्कमा तरङ्ग उत्पन्न हुन्छ र सो तरङ्गले लाखौं मस्तिष्कका न्युरोनहरूसँग समन्वय गराउँछ । गर्भावस्थाको अन्तिम २ देखि साढे २ महिना र जन्मेको पहिलो २४ महिनामा मस्तिष्कले अत्यधिक उत्प्रेरणा लिन्छ वा मस्तिष्कको स्नायुहरू एकैठाउँमा नजिकिन्छन् । यसरी उत्प्रेरित स्नायुहरूमात्र शिशुको क्षमतामा परिणत भई जीवनभरि जीवित हुन्छन् । अवसर नपाउदा सो स्नायुहरू संरक्षित हुन नसकी वयस्कमा आफैँ मेटिएर हराएर जान्छन् ।^{२२} उत्प्रेरणाको तरङ्गले एकपटकमा करिब ५००० देखि एक लाखसम्म स्नायुलाई उत्प्रेरित गर्छ । त्यसैले शिशुले जस्तो खालको उत्प्रेरणा पायो उस्तै क्षमता विकास हुन्छ ।

उत्प्रेरणाका फाइदा

- शिशुले खाएको खानाबाट पौष्टिक तत्त्वको सोस्ने परिमाण बढाउँछ ।
- शिशु/बालबालिकाको उमेरअनुसार अधिकतम वृद्धि विकास गराउँछ ।
- स्वस्फूर्त रूपमा आन्तरिक उत्प्रेरणा हुने क्षमता विकासमा टेवा पुऱ्याउँछ ।
- सिकाइमा रुचि बढाउँछ ।
- नयाँ अनुभव र समस्या समाधान गर्ने सिप विकास गर्छ ।
- सकारात्मक, मायालु र सुरक्षित वातावरणको अनुभवमा हुर्कने अवसर दिन्छ ।
- उमेर र अवस्थाअनुरूप आवश्यक सिपको समन्वयात्मक र समष्टिगत विकास गराउँछ ।



^{२२} Eriksson Et..al. 1998,Gould Reeves, Graziano,and Gross 1999

उत्प्रेरणा नपाएमा बालबालिकामा पर्ने असर

- बालबालिकाको व्यक्तित्व विकासमा नकारात्मक असर पर्दछ ।
- सही समयमा संवेगहरू अभिव्यक्त गर्न असमर्थ हुन्छ ।
- सिकाइ क्षमतामा ह्रास आउँछ ।
- बालबालिकाको मनोसामाजिक विकासमा असर पर्छ, जस्तै दुखी, निराश, रुने, डराउने हुन्छन् ।
- सर्वाङ्गीण वृद्धि र विकासमा अवरोध आउँछ ।
- आत्मविश्वासमा कमी, नेतृत्व क्षमतामा कमजोरी आउँछ ।

उत्प्रेरणामा प्रभाव पर्ने तत्वहरू

- बालबालिकाको उत्साह, जाँगर सिर्जना गराउने महत्त्वपूर्ण तत्व उनीहरूका आधारभूत आवश्यकता हुन् । बालबालिकाको आधारभूत आवश्यकताहरू स्तनपान, पोषिलो खाना, मौसमअनुसार लुगा, स्याहार, सुरक्षा, माया, खेल मनोरञ्जन, विभेदरहित अवसर आदि हुन् तर यी आधारभूत आवश्यकताको अभावमा बालबालिका निरुत्साहित हुन्छन् ।
- बालबालिकामा विद्यमान जैविक उर्जाहरू समय, परिस्थिति, वातावरण जस्ता बाहिरी तत्वबाट प्रभावित हुन्छ । यसबाट उनीहरूको उत्साहमा सकारात्मक र नकारात्मक असरपर्दछ ।
- उत्प्रेरणा र मनोसामाजिक स्याहार पाएमा शिशुको मस्तिष्क विकास अधिकतम हुन्छ तर हिंसा, दुर्व्यवहार, सजायले मस्तिष्क विकास अधूरो हुने र गहिरो आघात समेत हुन्छ ।

बालबालिकालाई उत्प्रेरणात्मक वातावरणमा अभिभावकको भूमिका

बालबालिकालाई उनीहरूको उमेर र क्षमताअनुसार खेल अन्तरक्रियाहरूबाट निम्नानुसार उत्प्रेरणात्मक क्रियाकलापहरू गराउनुपर्दछ :

१. संवेदी उत्प्रेरणाका केही क्रियाकलापहरू

क) दृष्य उत्प्रेरणाका क्रियाकलापहरू

- बालबालिकाको उमेरअनुसार विभिन्न क्रियाकलापहरू गर्ने जस्तै, कोक्रामा रङ्गीचङ्गी चित्रहरू भुण्डाउने, हावाले हल्लाउने, घुम्ने खेलौना, बच्चे वस्तुहरू भुण्डाउनुहोस् ।
- उज्यालो कोठाको व्यवस्थापन गर्ने, वरपरी पोस्टर टाँसेर यसका चित्रहरू देखाउनुहोस् ।



- नरम पुस्तक, रङ्गीचङ्गी तथा सुरक्षित खेलौना, पल्यास कार्ड दिने, चित्र चिन्ने खेल खेलाउनुहोस् ।
- प्रकाश परावर्तन हुने खेलौनाहरू जस्तै: ऐना देखाएर खेलाउनुहोस् ।
- माउ हाउ वा कु.. कु.. हा.. खेल वा, खेलौना लुकाइ खेल खेलाउनुहोस् ।
- भ्रमण, घुमफिर गर्ने, बाटो पत्ता लगाउने, खेल लुकामारी खेलाउनुहोस् ।
- आकार छुट्याउने खेल, लुकेको चित्र पत्ता लगाउने जोडा मिलाउने खेल चित्र संयोजन चित्र पुस्तक, पढ्ने, डोमिनो, हराएको अंश पत्ता लगाउने चित्र र शब्द ब्लक खेल पजल (थोरै टुक्राको) मिलाउने फरक छुट्याउने खेल विभिन्न आकार साइज र ब्लक खेलाउने आदि खेलाउनुहोस् ।

ख) श्रव्य उत्प्रेरणा

- शिशुको अनुहारमा हेरेर कुराकानी गर्ने, विविध प्रकारका ध्वनि र आवाज सुनाउने, हावाले बज्ने घण्टी, आवाज आउने खेलौना बज्ने खेलौना बज्ने तथा घुम्ने खेलौना आदि भुण्ड्याउनुहोस् ।
- धुन तथा सङ्गीत बजाउने बालगीत, रेडियो आदि सुनाउने, कविता सुनाउने, कथा सुनाउने/भन्ने कार्यमा सहभागी गराउनुहोस् ।
- शब्द खेल, अन्ताक्षरी शब्द खेल/गीत, कानेखुशी खेल, नक्कल गर्ने खेल, आवाज चिन्ने, आँखा छोपी साथीको आवाज चिन्नेखेल खेलाउनुहोस् ।
- प्रश्न उत्तर खेल, आवाज निकालेर पढ्ने सुनेको कुरा दोहोर्‍याउने, फोनवार्ता गराउने, जोक्स सुनाउने/भन्न लगाउने, निर्देशनात्मक खेल, शब्द संयोजन खेल आदि खेलाउनुहोस् ।
- दोस्रो वा वैदेशिक भाषा कहिलेकाँही सुनाउनुहोस् ।



ग) स्पर्शसम्बन्धी उत्प्रेरणा

- विभिन्न छोएर अनुभव गर्न सकिने तर हानिकारक रङ्ग प्रयोग नभएका खेलौना दिने (जस्तै: पुतली, नरम खेलौना), बालुवा, माटो र पानीमा खेल्न दिनुहोस् ।
- खन्याएर खेल्ने, छामेर वस्तु चिन्ने, तेल मालिस गर्ने/लोसन लगाउने, तातो र चिसो छुट्याउने खेल खेलाउनुहोस् ।

- माटो मुछ्छी खेल्ने, हातखुट्टाको छाप लगाउने, औँलाले चित्र बनाउने, बाँध्ने र कस्ने खेलौना, माला उन्ने, साबुनको फिँज तथा फोका आदि खेलदिनुहोस् ।



- विभिन्न वस्तुलाई छोएर खेल्ने (जस्तै बोर्ड खेल, आकार बोर्ड) दिने, आकार छुट्याउने बाकस दिने माटो/बालुवा/पिठोमा औँलाले कोर्ने खेल, औँलाले शरीरमा कोर्ने र पत्ता लगाउने खेल, आँखामा पट्टी बाँधी छामेर साथी चिन्ने, लेस लगाउने खेल, सिलाइ र बुनाइ जस्ता खेलहरू खेल्ने अवसर दिनुहोस् ।

घ) स्वाद बास्नासम्बन्धी उत्प्रेरणा

- विभिन्न स्वाद तथा बास्ना भएका खानेकुरा खान चाख्न दिने, बेग्ला बेग्लै स्वाद भएका खानेकुरा केही समयको अन्तरालमा खान दिई कस्तो लाग्यो भन्न लगाउनुहोस् ।



- स्वाद सम्बन्धी खेल, जस्तै चाखेर नुन र चिनी छुट्याउने, आँखामा पट्टी बाँधी खानेकुराको बास्ना र स्वाद चिन्ने खेल खेलाउनुहोस् ।
- विभिन्न बास्ना भएका साबुन, स्याम्पु तथा मञ्जनको प्रयोग गर्ने, घरमा भएका लसुन अदूवा, विभिन्न मरमसालाको बास्नासँग छुट्याउन लगाउने, बास्नायुक्त र स्वादसँग परिचित गराउने उस्तै स्वाद र बास्ना आउने वस्तुहरूको जोडा मिलाउने खेल खेलाउनुहोस् ।

बालबालिकाका सुरक्षामा पनि ध्यान दिऔं ।

- बालबालिकालाई कुनै पनि खालका केमिकलहरू तथा कडा बास्ना आउने फुल तथा अन्य वस्तुहरू सुघाउनु हुँदैन ।
- यसैगरी स्वाद लिने वस्तुहरू पनि खान मिल्ने वस्तुहरू मात्र हुनुपर्छ ।
- शिशुलाई खेलौना भुण्ड्याउँदा गह्रौं हुनुहुँदैन ।
- बाहिरी खेलहरू खेलाउँदा (टायरमा छिर्ने, भुण्डिने, नाघ्ने उफ्रिने आदि) गर्दा चोटपटक नहुने तथा खतरनाक किरा र सर्प नलागेको कुरा सुनिश्चित गर्नुपर्दछ ।
- भित्री खेलका सामग्रीहरू सफा, चोटपटक वा दुर्घटना नहुने किसिमका (धारिलो किनार नभएको, धेरै कडा नभएको, चर्को आवाज नआउने, बालबालिकाले निल्न वा अड्काउन सक्ने साना वस्तु नभएको) हुनुपर्छ ।

२. गत्यात्मक उत्प्रेरणाका केही क्रियाकलापहरू

- तेल मालिस गर्ने, हातगोडालाई दायाँबाँया गरेर सञ्चालन गराउने, शिशुले सुतेर खुट्टाको चाल गर्दा गर्न दिने, हातहरू जिउ चलाएर सङ्गीतको तालमा चाल गर्ने आदि गराउनुहोस् ।
- शारीरिक व्यायाम, साङ्गीतिक खेल नाच/योगा/ब्रेन जीम, प्राकृतिक वातावरणमा भ्रमण लैजाने खेलकुद मार्शल आर्टस उफ्रने, दौडने खेलहरू खेलाउनुहोस् ।
- माला उन्ने/पन्ना पल्टाउने/चित्र कोर्ने, समात्ने, फ्याँक्ने खेल, बल फ्याँकेर निर्देशित अड्गले छुने औँलाको प्रयोग हुने क्रियाकलापहरू हान्ने, उठाउने खेल जस्तै छोडाउने केलाउने बाँध्ने र कस्ने खेलौनाहरू दिई खेलाउनुहोस् ।
- हाँस्ने हँसाउने, हल्का काउकाउ/काउकुटी लगाएर खेल्ने, घस्र्ने/पौड्ने लडिबुडी गरेर, गुल्टुङ्गबाजी खेलाउनुहोस् ।
- माटो मुछ्छी खेल्ने/बेल्ने, पजल, जिग्स पजल मिलाउने, ससाना चिम्टाले वा लुगा कागज च्याप्ने, पट्याउने/च्याल्ने खेल भुईँमा खसेको चिजबिज/गोडागुडी/बटन/दाना टिप्ने, फुक्ने/सिटी बजाउने खेलहरू खेलाउनुहोस् ।
- पिड/चाकाचुली/जङ्गल जिम/चिप्लेटी टनेल/टायरमा हिँड्ने, बाहिरी खेल भाँडाकुटी/गुडिया खेल्ने भित्री खेल बाँयाले दाँया, दाँयाले बाँया तानेर/धकेलेर खेल्ने निर्माण गर्ने खेलौना घरायसी काम, जस्तै सरसफाइ/धुलाईमा सहभागी गर्ने चाड लाएर खेल्ने खेलौना आलि सूक्ष्म तथा स्थूल अड्ग सञ्चालनका क्रियाकलापहरू गराउनुहोस् ।



- बालबालिकालाई उपलब्ध गराइने अनुभवहरू वा उत्प्रेरणाको तरङ्गहरूको माध्यमबाट मस्तिष्कले सूचनाहरू सङ्कलन गरी, अवधारणा बनाउने, पहिचान गर्ने, भण्डार गर्ने, सञ्चार गर्ने जस्ता बौद्धिक प्रक्रियाहरू गर्दछ ।
- उत्प्रेरणाको मात्रा, प्रकार तथा निरन्तरताले मस्तिष्कको सञ्जालको निर्माणमा सघाउँछ ।
- बालबालिकाले पाउने उत्प्रेरणा ज्ञानेन्द्रियहरूको प्रयोगबाट पाउने संवेदी उत्प्रेरणा र शारीरिक सञ्चालनबाट प्राप्त हुने गत्यात्मक उत्प्रेरणाको दुई प्रकारको हुन्छ ।
- बालबालिकालाई विभिन्न किसिमका उत्प्रेरणा दिन सकियो भने धेरै फाइदाहरू छन् भने उत्प्रेरणाको कमीले नकारात्मक असर पर्छ ।
- बालबालिकाको आधारभूत आवश्यकताहरू स्तनपान, पोषिलो खाना, मौसमअनुसार लुगा, स्याहार, सुरक्षा, माया, खेल मनोरञ्जन, विभेदरहित अवसर आदि पूरा भए मात्रै बालबालिका विभिन्न उत्प्रेरणाका लागि तत्पर हुन्छन् ।
- बालबालिकालाई उत्प्रेरणा दिन अभिभावकले बालबालिकालाई विभिन्न प्रकारका अवसर दिनुपर्छ । यसका लागि खेल सबैभन्दा उत्तम विधि हो ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीले शिशु तथा बालबालिकालाई विभिन्न प्रकारका उत्प्रेरणा दिन सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हाँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा शिशु तथा बालबालिकालाई हातखुट्टा चलाउन तथा पाँच इन्द्रियहरू राम्रो बनाउन के कस्ता कुराहरू गराईन्छ ?

पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्याएर उहाँले भन्नुभए जस्तै अरु थप कुराहरू के के होलान् ? भनेर बोल्नेलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्याको विश्लेषण

क्रियाकलाप

अभिभावकहरूलाई ६ समूह बनाउनुहोस् । पाँच समूहलाई पाँच इन्द्रिय र अर्को समूहलाई गत्यात्मक उत्प्रेरणाको कुनै एक एक क्रियाकलाप गराउनुहोस् । प्रत्येक समूहबाट एक जनालाई सो क्रियाकलापबाट बालबालिकालाई के होला (के को विकास हुन्छ ?) बताउन लगाउनुहोस् । यसपछि संवेदी तथा गत्यात्मक उत्प्रेरणाबारे थप बुझाउन पनि सकिन्छ ।



सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह) अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: जन्मेदेखि नै मलाई उचित खालको उत्प्रेरणा दिनु भएमा मेरो सिकाइको जग राम्रो बन्छ ।

सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

सहजकर्ताले अध्ययन सामग्रीमा भएको प्रारम्भिक बाल्यावस्थामा उत्प्रेरणा अध्ययन गरेर यसबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

उत्प्रेरणा गीत

खैत बुभ्केको आमा, खैत बुभ्केको, खैत बुभ्केको बाबा, खैत बुभ्केको
हेर्न खोज्छन् मेरा आँखा, नाई नभन्नु ल
सुन्न खोज्छन् कान मेरा, मिठो बोल्नु ल
छुकछुके म होइन बाबा, सिक्न खोजेको
बाआमा दाजु दिदी, खै त बुभ्केको

खैत बुभ्केको आमा, खैत बुभ्केको, खैत बुभ्केको बाबा, खैत बुभ्केको
सिकाइका ढोकाहरू अहिले खुलेको
ठुलो भएछि बन्द हुन्छ, खैत बुभ्केको
सुधने, चाख्ने छुने कुरा, किन नदेको
यसैबाट बुद्धि बढ्छ, खै त बुभ्केको
खैत बुभ्केको आमा, खैत बुभ्केको, खैत बुभ्केको बाबा, खैत बुभ्केको

यो गीतलाई स्थानीय भाका, गीत सङ्गीत, नाच सहित सहभागीहरूलाई मनोरञ्जन गराउन र उत्प्रेरणा बारे बुझाउन प्रयोग गर्नुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- बालबालिकालाई उपलब्ध गराइने अनुभवहरू वा उत्प्रेरणाको तरङ्गहरूको माध्यमबाट मस्तिष्कले सूचनाहरू सङ्कलन गरी, अवधारणा बनाउने, पहिचान गर्ने, भण्डार गर्ने, सञ्चार गर्ने जस्ता बौद्धिक प्रक्रियाहरू गर्दछ ।
- उत्प्रेरणाको मात्रा, प्रकार तथा निरन्तरताले मस्तिष्कको सञ्जालको निर्माणमा सघाउँछ ।
- बालबालिकाले पाउने उत्प्रेरणा ज्ञानेन्द्रियहरूको प्रयोगबाट पाउने संवेदी उत्प्रेरणा र शारीरिक सञ्चालनबाट प्राप्त हुने गत्यात्मक उत्प्रेरणाको दुई प्रकारको हुन्छ ।
- बालबालिकालाई विभिन्न किसिमका उत्प्रेरणा दिन सक्तियो भने धेरै फाइदाहरू छन् भने उत्प्रेरणाको कमीले नकारात्मक असर पर्छ ।
- बालबालिकाको आधारभूत आवश्यकताहरू स्तनपान, पोषिलो खाना, मौसमअनुसार लुगा, स्याहार, सुरक्षा, माया, खेल मनोरञ्जन, विभेदरहित अवसर आदि पूरा भए मात्रै बालबालिका विभिन्न उत्प्रेरणाका लागि तत्पर हुन्छन् ।
- बालबालिकालाई उत्प्रेरणा दिन अभिभावकले बालबालिकालाई विभिन्न प्रकारका अवसर दिनुपर्छ । यसका लागि खेल सबभन्दा उत्तम विधि हो ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् । तर उनीहरूले गरेका योजनाहरूलाई नै प्राथमिकता दिनुहोस् ।

म आजैदेखि बालबालिकालाई कुराकानी गरेर, खेलाएर, मायालु व्यवहारमा सिकने मौका दिन्छु ।

म आजैदेखि बालबालिकालाई विभिन्न कुरा हेर्ने, सुन्ने, बोल्ने, चाख्ने मौका दिन्छु ।

म आजैदेखि बालबालिकालाई खान मिल्ने वस्तुको मात्र स्वाद र बास्ना सुघन दिन्छु ।

स समीक्षा


सेसनपश्चात् प्रत्येक सहभागीलाई पालैपालो पपेट दिनुहोस् । सिकेका विषय पपेटलाई आफ्नो बालबालिका सम्भेर छोटकरीमा बुझाउन लगाउनुहोस् ।

सुनौला १००० दिन

खण्ड-क अध्ययन सामग्री

सुनौला १००० दिन के हो ?

गर्भवती भएदेखि उनको बच्चाको दोस्रो जन्मदिनसम्मको १००० दिनको अवधि (९ महिना \pm २४ महिना वा २७० दिन \pm ७३० दिन १००० दिन) नै सुनौला १००० दिन हो । जन्मेको दुई वर्षसम्ममा शिशुको मस्तिष्क विकास ८० प्रतिशत भइसक्ने विभिन्न अनुसन्धानहरूले देखाएको छ । यो उमेरमा विभिन्न सिप र क्षमताहरू, व्यवहारको ढाँचा, संवेग नियन्त्रण तथा प्रस्फुटनका साथै वस्तुहरू अवलोकन गर्ने, पहिचान गर्ने, तर्क गर्ने, सोच्ने, आफ्नो विचार व्यक्त गर्ने आदि विकासात्मक गुणहरू देखा पर्छन् । यो उमेरमा उनीहरू परनिर्भर अवस्थाबाट आत्मनिर्भर हुने प्रयत्न गर्दछन् । यो उमेरमा पाएको अवसरले शिशुको भावी जीवनको लागि महत्त्वपूर्ण भूमिका खेल्दछ । त्यसैले यो उमेरलाई सुनौलो भनिएको हो ।



यस अवस्थामा सिकाइका ढोकाहरू अर्थात् पाँच इन्द्रियहरू (आँखा, कान, नाक, जिब्रो र छालाको) माध्यमबाट उत्प्रेरणा पाएपछि बाल मस्तिष्क सिक्नको लागि सक्रिय हुन्छ । इन्द्रियहरूले पाएका अनुभवहरू मांसपेशीहरूको समन्वयबाट मस्तिष्कमा पुग्छ र मस्तिष्कले सम्बन्धित स्थानमा सुरक्षित रहन्छ । गर्भदेखि नै शिशुको संज्ञानात्मक विकास सुरु हुन्छ । जसअनुसार स्पर्श जन्मनासाथ, सुनाइ गर्भभित्र ५ महिनादेखि, दृष्टि जन्मदेखि नै सुरु हुन्छ । यसैगरी शिशुलाई बोलाउँदा वा जिस्क्याउदा मस्तिष्कले उत्प्रेरणा पाई शिशुको स्मरणशक्तिको विकास हुन्छ । संवेगहरूको नियन्त्रण हुन्छ ।^{२३} यस्ता विभिन्न अनुभवबाट उत्प्रेरित स्नायुहरूमात्र शिशुको क्षमतामा परिणत भई जीवनभरि जीवित हुन्छन् । अवसर नपाउँदा सो स्नायुहरू संरक्षित हुन नसकी वयस्कमा आफैँ मेटिएर वा हराएर जान्छन् ।^{२४} त्यसैले यो अवधिमा बालबालिकाले पाएका अवसरले जीवनको आधार तयार गर्छ र बाँकी सिकाइ यसैमाथि थपिएर रहन्छ । विश्वका विभिन्न अध्ययनहरूका अनुसार कुपोषण, बालरोगको सङ्क्रमण हुनबाट बचाउने, उपयुक्त समय गर्भावस्थादेखि पहिलो दुई वर्ष नै भएको तथ्य पुष्टि भएको पाइन्छ ।

^{२३} Benes, Turtle Khan, and Forol 1994

^{२४} Eriksson Et..al. 1998, Gould Reeves, Graziano, and Gross 1999

सुनौला १००० दिनमा अभिभावकको भूमिका

असल क्षमतावान मानवीय स्रोत निर्माण गर्न सुनौला १००० दिनमा शिशु गर्भमा आएदेखिको अवस्था मात्र नभई शिशु जन्माउने बुबाआमाको स्वास्थ्य, पोषण, बच्चा जन्माउने उमेर तथा अन्य तयारीको अवस्थालाई समेत समेटेको हुन्छ। यस सम्बन्धित सुनौला १००० दिन अभियानले निम्न प्रमुख सन्देशहरू समेटेका छन् :

१. किशोरी र अभिभावकहरूका प्रमुख विषयहरू

- किशोरीहरूले पोषिलो खाना खाने गर्नुपर्दछ।
- कम्तीमा माध्यामिक तहसम्म सबै किशोरीहरूले शिक्षा पूरा गर्नुपर्दछ।
- महिनावारी र सरसफाइमा ध्यान दिने गर्नुपर्दछ।
- बिस वर्षपछि मात्र विवाह गर्नुपर्दछ।
- परिवार नियोजनको उचित साधन र तिनको प्रयोगबारे जानकारी प्राप्त गर्नुपर्दछ।
- सुरक्षित र स्वस्थ बच्चा जन्माउने विषयहरूमा विशेष ध्यान दिनुपर्छ।

२. गर्भवती महिला र आमाहरूका लागि प्रमुख विषयहरू

पहिलो चरण (गर्भावस्था) :

गर्भ रहेदेखि ९ महिनासम्मका अवस्थामा सुनौला १००० दिनका आमाहरूले बालबालिकाको सर्वाङ्गीण विकासको लागि निम्नानुसार सचेत रहनुपर्छ :

- बच्चा गर्भमा रहेदेखि बाल उत्प्रेरणासम्बन्धी ज्ञानलाई प्रयोगमा ल्याउनुपर्छ।
- मातृ स्वास्थ्यका लागि सिफारिस गरिएका पोषिला खानाहरू खानुपर्छ,।
- सुरक्षित मातृत्वका लागि तोकिएअनुसारको आठपटक गर्भवती जाँच स्वास्थ्य संस्थामा गई पूरा गर्नुपर्छ।
- गर्भवती भएको तेस्रो महिना पूरा भएपछि आइरन चक्की खान सुरु गरी बच्चा जन्मेको ४५ दिनसम्म आइरन चक्की खाई कोर्स पूरा गर्नुपर्छ।
- खाना पकाउन तयार गर्नुअघि, खानु वा खुवाउनु अघि र दिसा गरेपछि, खेतबारीमा कामगरेपछि, मिचिमिची साबुनपानीले हात धुने गर्नुपर्छ।
- आफ्नो तथा गर्भमा रहेको शिशुको सुरक्षामा विशेष ध्यान दिनुपर्छ।
- कीटनाशक, विषालु औषधीहरू र खतरापूर्ण वस्तुहरूसँग टाढा बस्नुपर्छ,।



- धूमपान तथा मदिरा सेवन गर्नुहुँदैन ।
- दक्ष प्रसूतिकर्मीबाट प्रसूति केन्द्र वा अस्पताल वा स्वास्थ्य संस्थामा नै प्रसूति गराउने योजना गर्नुपर्दछ ।
- सुत्केरीपछि स्याहारको योजना घरपरिवारले गर्नुपर्दछ ।
- बच्चा जन्मेपछि अपनाउनुपर्ने परिवार नियोजनको उचित साधन र तिनको प्रयोगबारे जानकारी प्राप्त गर्नुपर्छ ।

शिशु जन्मेदेखि बाल स्वास्थ्य कार्डको प्रयोग गर्नुपर्छ । यो कार्ड शिशुको लागि महत्त्वपूर्ण रेकर्ड हो । जसमा जन्मदेखिको तौल, खोप, स्वास्थ्य परीक्षणको रेकर्ड रहन्छ ।



दोस्रो चरण (बच्चा जन्मेदेखि ६ महिनासम्मको अवधि) :

- शिशु जन्मिएको १ घण्टा भित्र नै जति सक्दो चाँडो स्तनपान गराउने र बिगौती दुध पटकपटक खुवाउनुपर्छ । बिगौती दुधमा शिशुको लागि प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता बढाउने महत्त्वपूर्ण तत्व हुन्छ ।
- शिशु जन्मिएको २४ घण्टापछि मात्र नुहाइदिनुपर्छ ।
- जन्मनासाथै दिने खोपहरू तथा स्वास्थ्य केन्द्रको सुभावा अनुरूप खोपहरू लगाउनुपर्छ र बाल स्वास्थ्य कार्डमा रेकर्ड राख्नुपर्छ ।
- ६ महिनासम्म शिशुलाई पूर्ण स्तनपान मात्र गराउने गर्नुपर्छ । प्रत्येक महिना तौल लिएर बाल स्वास्थ्य कार्डमा भरेर राख्नुपर्छ ।
- सङ्क्रमण रोकथाम गर्न शिशुको नाइटो सफा राख्ने र महिला स्वास्थ्य स्वयम् सेविकाबाट उपलब्ध हुने क्लोरहेक्साडिन मल्हम नाइटोमा लगाईदिनुपर्दछ ।
- शिशुका जन्मदर्ता सम्बन्धित निकायमा गराउनुपर्छ । जन्म दर्ता गराउनु शिशुको अधिकारको संरक्षण हो ।
- शिशुको आँखामा आँखा जुधाउने, कुराकानी गर्ने, शिशुको आवश्यकतालाई बुझेर सोअनुसार सहयोग गर्ने जस्ता अभ्यासलाई निरन्तरता दिनुपर्छ ।
- यो अवस्थामा शिशुको ज्ञानेन्द्रिय सक्रिय हुन्छ । उनीहरूलाई विभिन्न कुरा हेर्ने, छुने, सुन्ने, सुन्ने उपयुक्त अवसर दिएर उत्प्रेरणा गर्नुपर्दछ ।



- उनीहरूले निकालेको आवाजको उत्तर दिने, मधुर सङ्गीत बजाउने, सुमसुमाउने र विभिन्न आवाज सुनाउने तथा शिशुले देख्ने गरी रङ्गीन खेलौनाहरू भुण्ड्याउनुपर्दछ ।
- सुत्केरी महिलाहरूले निरन्तर रूपमा पोषिलो खाना खाने तथा प्रसूति पश्चात्को स्वास्थ्य सेवा नियमित रूपमा लिने गर्नुपर्छ ।

तेस्रो चरण (शिशु ६ देखि १२ महिनासम्मको अवधि)

- ६ महिना पूरा भएपछि पनि निरन्तर स्तनपान गराई राख्नु पर्दछ ।
- स्तनपानका साथै विविध पोषिला खानाको प्रयोग गरी पूरक खाना खुवाउन सुरु गर्नुपर्छ ।
- शिशुलाई हरेक पटक खुवाउनुअघि साबुनपानीले मिचीमिची हात धुनु पर्दछ ।
- बालबालिकालाई खाना खुवाउँदा मोबाइलको प्रयोग गर्नु हुदैन । अनुसन्धानअनुसार यसले बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पर्छ । मोबाइलको साटो बालबालिकासँग कुरा गर्दै, खेलाउँदै, रमाइलो वातावरणमा खानाको स्वाद लिन सिकाउँदै खुवाउनुपर्छ ।
- अन्य बेलामा पनि यस उमेरका बालबालिकालाई विभिन्न उत्प्रेरणात्मक क्रियाकलाप गराउनु पर्छ ।
- शिशुको वृद्धि अनुगमन निरन्तर गर्नुपर्छ र यस चरणमा दिनु पर्ने खोपहरू दिनुपर्छ ।
- परिवार नियोजनको उचित साधनबारे जानकारी प्राप्त गर्ने र तिनको प्रयोग निरन्तर गर्नुपर्छ ।



चौथो चरण (शिशु १२ देखि २४ महिनासम्मको अवधि) :

- शिशु १२ महिना भएपछि विभिन्न उत्प्रेरणा गरी बौद्धिक र भावनात्मक विकासमा सहयोग गर्नुपर्छ ।
- २ वर्षको उमेरसम्म शिशुलाई स्तनपान गराउने र स्तनपान सँगै नरम विभिन्न स्वादका पूरक खाना खुवाउनुपर्छ । शिशुको वृद्धि अनुगमन निरन्तर गर्ने र बाल स्वास्थ्य कार्डमा प्रत्येक महिना मापन गरेको रेकर्ड राख्नुपर्छ ।
- यस चरणमा दिनुपर्ने सबै खोपहरू स्वास्थ्य केन्द्रले तोकेको समयमा दिई बाल स्वास्थ्य कार्डमा रेकर्ड राख्नुपर्छ ।



- बालबालिकासँग कुराकानी, अन्तरक्रिया गर्ने, चोटपटक नलाग्ने नरम खेलौनाहरू खेलदिने र आफूपनि सँगै खेल्ने गर्नुपर्दछ ।
- शिशुहरू यो अवस्थामा सँगै काम गर्न सिक्न आउने हुनाले, यसको अवसर दिइ सहयोग र उत्प्रेरणा दिनुपर्छ ।
- चर्पीको नियमित प्रयोग, बालबालिकाको दिसापिसाब धोएपछि, खाना खानु र खाईसकेपछि साबुनपानीले मिचिमिची हात धुने र बच्चाको दिसापिसाब चर्पीमा विसर्जन गर्ने गर्नुपर्दछ ।
- परिवार नियोजनको उचित साधनबारे जानकारी प्राप्त गर्ने र तिनको प्रयोग निरन्तर गर्नुपर्दछ ।

सुनौला १००० दिनहरूमा मानव मस्तिष्कलाई नकारात्मक प्रभाव पार्ने कुराहरू:

- कुपोषण, भिटामिन ए र आइरन चक्की जस्ता अत्यावश्यक चिजको कमी
- आमा र शिशुलाई सूक्ष्मपोषण जस्तै भिटामिन ए र आइरन तथा फोलिक एसिड भएका खाना एवम् आयोडिनयुक्त नुनको अभाव
- सरसफाइमा बेवास्ता
- भाडापखाला निरन्तर लाग्नु
- जुका र अन्य जीवाणुको सङ्क्रमण
- श्वासप्रश्वासमा सङ्क्रमण
- मनोसामाजिक सुरक्षा र हेरचाहको कमी
- हिंसा, दुर्व्यवहार, डर र त्रास

जाठनैपर्ने तथ्यहरू

- सुनौला १००० दिनको अवधिमा आमा र शिशुले उचित खानपान, स्याहार पाएमा शिशु तथा आमाको मृत्यु र अन्य स्वास्थ्य समस्या समेत घटाउन सकिन्छ ।
- बालबालिकाको ८० प्रतिशत मस्तिष्कको विकास यसै अवधिमा हुने भएकाले यो जीवनको महत्त्वपूर्ण अवस्था हो ।
- यस अवस्थामा सिकाइका ढोकाहरू अर्थात पाँच इन्द्रियहरूको माध्यमबाट उत्प्रेरणा पाइ सक्रिय हुन्छ । यही अवधिमा विभिन्न अवसरहरू प्रदान गरेर बालबालिकालाई चलाख बनाउन सकिन्छ ।
- यस अवधिमा आमा र शिशुलाई विभिन्न किसिमका सङ्क्रमण, कुपोषण, हिंसा, दुर्व्यवहारबाट जोगाउनुपर्छ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले सुनौला १००० दिनको अवधिमा शिशुको उचित स्याहार गर्ने तरिका सिक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हाँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा गर्भवती तथा २ वर्षसम्मका बालबालिकालाई कसरी हेरविचार गरिन्छ ?

पहिले बोलेका सहभागीहरूलाई भन्दापछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्याएर उहाँले भन्नुभए जस्तै अरु थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्याको विश्लेषण

क्रियाकलाप



अभिभावकहरूको ३ समूह बनाउनुहोस् । पहिलो समूहलाई गर्भावस्था, दोस्रो समूहलाई जन्मको बेला, तेस्रो समूहलाई जन्मदेखि २ वर्षसम्ममा उचित स्याहार (स्वास्थ्य, पोषण, संवेदनशील स्याहार, सुरक्षा र संरक्षण तथा उत्प्रेरणा र सिकाइ) कसरी दिने छलफल गराउनुहोस् । आवश्यक सहजीकरण गरिदिनुहोस् । करिब १० मिनेट छलफल गरेपछि प्रत्येक समूहबाट एक वा दुई जनालाई निम्न खाँकामा प्रस्तुत गर्न लगाउनुहोस् । खाका बनाउनका लागि साक्षर अभिभावकको सहयोग लिने वा सहजकर्ता आफैले मद्दत गरिदिनुहोस् ।

अवस्था:	
स्वास्थ्य	
पोषण	
संवेदनशील स्याहार	
सुरक्षा र संरक्षण	
उत्प्रेरणा र सिकाइ	

आवश्यक रूपमा सहजकर्ताले पनि छुटेका कुराहरू थपिदिनुहोस् ।




सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाको के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :

बाल सन्देश: म गर्भभित्र भएदेखि दुई वर्षसम्मको सुनौलो अवधिमा मैले उचित स्याहार पाँए भने मेरो राम्रो वृद्धि र विकास हुन्छ ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

सहजकर्ताले अध्ययन सामग्रीमा भएको सुनौला १००० दिन अध्ययन गरेर यसबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

हजार दिने गीत

जन्मदेखि हजार दिन सम्मलाई, भनिदिनु वा आमा सबैलाई
गर्भभित्र बसेर सुन्छ रे
जन्मेपछि त्यै आवाज खोज्छ रे
आमा चिन्छ रे, छिटछिटो सिक्छ रे, आवाज खोज्छ रे
जन्म देखि हजार दिन सम्मलाई भनिदिनुवा आमा सबैलाई
आमाको दुध अमृत नै हुन्छ रे
६ महिनासम्म दुधमात्र खाउनु रे
खेल, कुराकानी, ठट्टा गर्नु रे

यो गीतलाई स्थानीय भाका, गीत सङ्गीत, नाच सहित सहभागीहरूलाई मनोरञ्जन गराउन र सुनौला १००० दिनबारे बुझाउन प्रयोग गर्नुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :

- सुनौला १००० दिनको अवधिमा आमा र शिशुले उचित खानपान, स्याहार पाएमा शिशु तथा आमाको मृत्यु र अन्य स्वास्थ्य समस्या समेत घटाउन सकिन्छ ।
- बालबालिकाको ८० प्रतिशत मस्तिष्कको विकास यसै अवधिमा हुने भएकाले यो जीवनको महत्त्वपूर्ण अवस्था हो ।
- यस अवस्थामा सिकाइका ढोकाहरू अर्थात पाँच इन्द्रियहरूको माध्यमबाट उत्प्रेरणा पाइ सक्रिय हुन्छ । यही अवधिमा विभिन्न अवसरहरू प्रदान गरेर बालबालिकालाई चलाख बनाउन सकिन्छ ।
- यस अवधिमा आमा र शिशुलाई विभिन्न किसिमका सङ्क्रमण, कुपोषण, हिंसा, दुर्व्यवहारबाट जोगाउनुपर्छ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् । तर उनीहरूले गरेका योजनाहरूलाई नै प्राथमिकता दिनुहोस् ।

म आजैदेखि गर्भवती महिलाको घरको काममा सघाइदिन्छु ।

म आजैदेखि बालबालिकालाई ६ महिनासम्म आमाको दुधमात्र खुवाउन लगाउँछु ।

म आजैदेखि बालबालिकाले सबै खोप लगाएको सुनिश्चित गर्छु ।

स समीक्षा

आजको विषयसम्बन्धी केही प्रश्नहरू बनाइ सानो कागजमा लेखेर चिट्ठा बनाउनुहोस् । सो चिट्ठा इच्छुक सहभागीलाई लिन दिई, उत्तर पनि दिन लगाउनुहोस् ।

प्रारम्भिक बाल्यावस्थाका विकासात्मक चरण

खण्ड-क अध्ययन सामग्री

विकासात्मक चरण के हो ?

बालबालिकाको वृद्धि विकास आफ्नै गतिमा हुने गर्दछ। तर निश्चित समयावधिमा निश्चित सिप विकास भन्ने हुनुपर्छ। आफ्नो बालबालिकाको कस्ता सिप विकास भयो वा कस्तो हुँदैछ ? के हुन बाँकी छ ? भन्ने उत्सुकता धेरैजसो आमाबुवामा हुन्छ। यसका लागि विकासात्मक अवस्थाको बुझाई आवश्यक छ। सबै बालबालिकाले गर्भावस्था, नवजात अवस्था, शैशवास्था गर्दै बाल्यावस्थाका विकासात्मक चरण एकपछि अर्को गरी पूरा गर्नेपर्छ। प्रत्येक बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक, सामाजिक विकास गति एकअर्कामा भिन्न भएतापनि निश्चित विकासात्मक सिप विकास हुनैपर्छ। तर कुनै बालबालिकाले गर्न सक्दैनन् भन्ने नसक्नुको अर्थ उसमा केही समस्या छ भन्ने बुझ्नुपर्छ। विकासको अवस्था अत्यन्त ढिलो भएको पाइएमा सम्बन्धित स्वास्थ्य संस्थामा परीक्षण गरी कारण पत्ता लगाउनुपर्छ। यसैबाट बालबालिकामा हुन सक्ने अपाङ्गता पनि समयमै पहिचान गर्न सकिन्छ। अभिभावकले आफ्ना बालबालिकाको विकास लक्षणहरू अवलोकन र अनुगमन गरी उनीहरूको क्षमता, समस्या तथा आवश्यकता पत्ता लगाई पूरा गर्नुपर्छ। जन्मदेखि आठ वर्षसम्म बालबालिकाको विकासात्मक अवस्था र अभिभावकले गर्नुपर्ने सहयोग निम्नानुसार राखिएको छ।



पक्ष	विकासात्मक लक्षण वा क्षमता	अभिभावकको भूमिका
शारीरिक विकास	टाउको सिधा गर्छ। आड लागेर बस्छ। कुनै सहाराविना बस्छ। बामे सर्छ। साहारा लिएर उठ्न थाल्छ। बिना सहारा हिड्न थाल्छ। वस्तु समात्छ। सामानहरू एउटा हातबाट अर्कोमा सार्छ। चोरी औंला र बुढी औंलाले सामान समात्छ। आमाबुबाका आवाज राम्ररी सुन्न सक्छ। गीत सङ्गीतको तालमा शरीर चलाउन सक्छ।	शिशुको आँखामा हेरेर मुस्कुराउँदै कुरा गर्ने, विभिन्न इन्द्रियको प्रयोग गराउने, माउ हाउ कु कु हा खेल खेल्ने तेल मालिस गरिदिने, बस्न सहारा दिने, हात समातेर उठाउन सहयोग गर्ने, पाइला सार्न सहयोग गर्ने, उठ्न सहारा दिने गर्नुपर्दछ। चोट लाग्ने ठाउँहरू विचार गर्ने र समाधान गर्ने, बलहरू गुडाउने र भेटाउन उत्प्रेरित गर्ने, गीत सङ्गीतमा नचाउने वा जिउ हल्लाउने, सामानहरू समाउन, टिप्न, फाल्न लगाउने गर्नुपर्छ।
बौद्धिक विकास	सामानहरूको विभिन्न तरिकाले खोजी गर्छ। हल्लाउछ, हान्छ र फाल्छ। हराएका सामान खोजी गर्छ। अरूको नक्कल गर्छ। मुखमा वस्तुहरू राखेर अनुभव गर्न सक्छ।	सामानहरू लुकाउने र खोज्ने गरी खेल्ने, घरपालुवा जनावर, चराको आवाज छुट्टाउन लगाउने, परिवारको सदस्य, वस्तु चिन्न लगाउनुपर्छ।
भाषिक विकास	नाम बोलाउँदा हेर्छ, प्रतिक्रिया गर्छ। मसिनो र चर्को ध्वनि सुन्छ। भाषिक साङ्केतिक प्रतिक्रिया देखाउँछ। ५० शब्दहरू बुझ्छ। नौलो आवाज, गीतसङ्गीत, सुरमा रुचि देखाउँछ। शब्द तथा आवाजहरूको नक्कल गर्न सक्छ।	कथा सुनाउने, बालगीत गाउने, सिकाउने, कुराकानी गर्ने, घर वरिपरि भएका वस्तुबारे सिकाउने गर्नुपर्दछ।
संवेगात्मक विकास	खेलन रूचाउँछ। अभिभावकसँग स्नेहपूर्ण सम्बन्ध बनाउँछ। नौलो मान्छेसँग डराउँछ। माया व्यक्त गर्छ। वस्तुमा रूचि देखाउँछ। खेल खेलेर, गाएर र कथा सुनेर खुशी हुन्छ। औंला चुसेर आफूलाई शान्त पार्न जान्छ।	चित्र देखाएर नक्कल गराउने, खेल खेलाउने, कथा सुनाउने, नाकमुख विगारेर देखाउने, ऐना देखाउने, अलिअलि काउकाउ लगाएर हसाउने, खित्का छाडेर हाँस्ने हसाउने गर्नुपर्छ।

सामाजिक विकास	देखेको चिनेको मान्छेलाई विश्वास गर्छ । आमाबुबा चिनेको मान्छे, वस्तुलाई हेरेर मुस्कुराउँछ । नयाँ मान्छेसँग जाँदैन तर चिन्न खोज्छ । समूहमा रमाउँछ । घरबाहिर जान मन गर्छ । आफ्नो नाममा प्रतिक्रिया दिन्छ ।	मानिसहरूसग भेटाउने, कुराकानी गराउने, घुमाउन लैजाने, वरिपरिका गाडी चराहरू, जनावर बोटबिरुवा देखाउने गर्नुपर्छ ।
स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने अवस्था	धेरै रुने, शरीर धेरै कडा वा लज्याकलुरुक भएमा । भुईँमा खेलाउँदा पल्टेर उत्तानो पर्न नजानेमा । आवाज आएतिर वा बोलाउँदा नहेर्ने, प्रतिक्रिया नदिने । केही आवाज निकाल्न नसकेमा । दुवै हात वा खुट्टाको प्रयोग गरेर नखेलेमा । एक वर्षसम्ममा पनि बस्न, बामे सर्न वा उभिन कोसिस नगरेमा । रङ्गीचङ्गी वस्तुहरू देखाउँदा उतैतिर टाउको नफर्काउने वा प्रतिक्रिया नदिने भएमा । कम्मरमा समातेर उभ्याउदा गोडा नटेकेमा । तेल लगाउँदा वा लुगा फेर्दा निस्सासिएर रोएमा र अन्य स्वास्थ्य सम्बन्धी समस्या भएमा ।	

१३ देखि २४ महिना

पक्ष	विकासात्मक लक्षण वा क्षमता	अभिभावकको भूमिका
शारीरिक विकास	केही पाइलाहरू एकलै हिँड्न सक्छ । मेच वा भरयाडमा समातेर उक्लन ओर्लन सक्छ । दगुर्न सुरु गर्छ तर सन्तुलन हुन्न । खुट्टाले बल हान्छ । बल फाल्न सक्छ । लगाएको लुगा फुकाल्न सक्छ । सङ्गीतको तालमा उफ्रिने, सामानहरू टिपेर राख्छ । आफूले खाने कपहरू समातेर खान सक्छ ।	दुर्घटना, घाउचोट हुनबाट बचाउनुपर्छ । हात समातेर हिडाउने, नचाउने, नरम कपडाको बल, रिड फाल्न र खुट्टाले हान्न लगाउने, गीत सङ्गीत बजाएर शारीरिक सञ्चालन गराउने, थरिथरिका जनावरहरूको चाल नक्कल गर्न दिने, मुछेको पिठोबाट मन लागेको आकार बनाउन सिकाउने गर्नुपर्छ ।
बौद्धिक विकास	लुकाएको सामान पत्ता लाउँछ । रड हेरेर वस्तु छुट्याउन सक्छ । आँखा, कान, नाक जस्ता अङ्ग चिन्छन् । नाईको सङ्केत गर्न जान्दछन् । नामअनुसार चित्रमा औँलाले देखाउँछ । वस्तु, ब्लक एकमाथि अर्को राखेर धरहरा बनाउँछ । एउटै सामनलाई हेर्ने, छुने, फाल्ने, आवाज निकाल्ने गरेर खेल्छ ।	विभिन्न वस्तुको नाम बताएर देखाउने, सोध्ने र स्याबासी दिने, परिवारका सदस्यसँग नाता, नाम चिनाउने र भन्न लगाउने, कथा सुनाउने, विभिन्न जनावरको आवाज नक्कल गर्न साथ दिने, सामान लुकाइ खेल खेल्ने गर्नुपर्छ । ऐनामा लुकामारी खेल्ने, फोटो हेरेर परिवारका सदस्य चिनाउने, कुन सामान कहाँको हो सोध्ने र राख्न लगाउने, चित्रहरू देखाएर के हो चिन्न, जोडा मिलाउन र हाउभाउ गर्न लगाउनुपर्छ ।

भाषा विकास	सानो वाक्यांश बोल्न थाल्छ । नाम भन्दा वस्तु देखाउन सक्छ । सुनेका शब्द दोहोर्‍याउँछ । उस्तै आवाज आउने शब्दहरू बनाउछ ।	छोटा कथा सुनाउने, बालगीत गाउने, सिकाउने, कुराकानी गर्ने, घर वरिपरि भएका वस्तुहरू देखाउने, नाम भन्न लगाउने, परिवारका सदस्यहरूबारे सिकाउने गर्नुपर्दछ । उनीहरूको प्रश्नको उत्तर दिने गर्नुपर्दछ ।
संवेगात्मक विकास	आफूप्रति सचेत हुन्छ । चिनेका मान्छे, खेल्ने साथीसँग हाँस्छ । भावनाहरू व्यक्त गर्न सक्छ । आमाबुबाबाट छुट्टिन डर मान्छ ।	मन पर्ने र नपर्ने वस्तुहरूकोबारेमा सोध्ने, कस्तो क्रियाकलाप र व्यवहारले खुशी वा दुखी हुन्छ, बुझ्ने प्रयास गर्नुपर्दछ । विभिन्न क्रियाकलाप गरेपछि कस्तो लाग्यो सोध्नुपर्छ ।
सामाजिक विकास	अरूको व्यवहार नक्कल गर्छ । अरू बालबालिका प्रति आकर्षित हुन्छन् । एकलै क्रियाकलाप गर्न खोज्छ । आउने जाने पाहुनाहरूलाई नमस्कार गर्ने बाई बाई गर्ने गर्छन् । घरको भान्साको काम सघाउन अघि सर्छ ।	असल व्यवहार गरेर देखाउने गर्नुपर्दछ । काम गर्न आउँदा सघाउन दिने, आदर सत्कार गरेकोमा बालबालिकाको प्रशंसा गर्नुपर्दछ । नक्कल गर्ने, भाँडाकुटी खेल्ने र अरू बालबालिकासँग खेल्न अवसर दिनुपर्छ ।
स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने अवस्था	सजिलै हिँड्न, सामान भएतिर जान, आफ्नो सामन बोकेर हिँड्न वा शरीर नियन्त्रण गर्न नसकेमा । शब्दहरू दोहर्‍याउन, नयाँ शब्दहरू जोड्न, आँखा जुधाएर सञ्चार गर्न नसकेमा । बोलाएकोतिर नहेरेमा वा बेवास्ता गरेमा, लामो समयसम्म एउटै क्रियाकलाप गर्ने वा क्रियाकलाप परिवर्तन नगरेमा । प्रतिक्रिया नदिने, टोलाउने, भुलेर बस्ने गरेमा ।	

२५ देखि ३६ महिना

पक्ष	विकासात्मक लक्षण वा क्षमता	अभिभावकको भूमिका
शारीरिक विकास	एकलै हिँड्न सक्छ । साना सामानहरू समाल्छ । आफ्नो सामान बोकेर हिँड्छ । बिना सहारा दौडन्छ । सामान तान्छ । भन्दा तल माथि गर्छ । बोटल तथा बक्साहरूको ढक्कन खोल्न र लगाउन सक्छ । आफैँ खान सक्छ, पोखिएको वस्तुहरू टिप्छ र भाँडामा हाल्छ । बल वा वस्तुहरू सही ठाउँमा फाल्न कोशिस गर्छ । हिँड्ने, दौडने क्रममा बाधा भएमा पन्छाएर हिँड्छ । पलड, मेच भन्दाको २ ओटा खुट्टाकिला आदिबाट निर्धक्क सँग हाम्फाल्छ । आफैँ लुगा लगाउन कोशिस गर्छ ।	घर भित्रै हिँड्ने ठाउँ बनाईदिने, स्याहारकर्ता वा अभिभावकले निगरानी गर्ने, आफूसँगै उक्लिने, ओर्लने, हाम्फाल्ने, नाच्ने क्रियाकलापहरू गर्ने, ठुला प्वाल भएका वस्तुहरू डोरीमा उन्न सिकाउने, कागज वा पातहरू च्यात्न र टाँस्न सिकाउने, मोटो रङ्गीन कलमले केरकार गर्ने, चित्र कोर्न र रङ भर्न दिनुपर्छ । माटो वा पिठोबाट विभिन्न आकारहरू बनाउन दिनुपर्छ । आफैँ खान दिएर आत्मनिर्भर गराउनुपर्छ । लुगा, जुत्ता, मोजा आफैँ लाउन र हात धुने तथा चर्पीको सही तरिकाले प्रयोग गर्न सिकाउनुपर्छ ।

बौद्धिक विकास	<p>समान र फरक खालका वस्तु छुट्याउन सक्छ। शरीरको अङ्ग, मान्छे, जनावर, वस्तु चिनेर नाम भन्न सक्छ। साना कथाहरू सुनेर भन्न सक्छ। अरूको हाउभाउ नक्कल गर्छ।</p>	<p>विभिन्न वस्तुको नाम सोध्ने र भन्नेपछि स्याबासी दिने, दिनभरि के के गयो सम्झन र भन्न लगाउने, कथाका पात्रको नक्कल गर्न दिने गर्नुपर्छ। चित्रको जोडा, पजल खेलाउने, कल्पना गरेर खेल्ने, लुकामारी खेलाउने, लय हालेर गीत गाउने र नाच्ने, गर्नुपर्छ।</p>
भाषा विकास	<p>प्रश्नहरू सोध्छन्। आफूसँग कुरा गरेको मन पराउँछ। देखेको कुरा वा घटनाहरू बताउँछ। सुनेको कुरा, कथा भन्न सक्छ। २५० देखि ९०० ओटा शब्दहरू थाहा पाउन र बताउन सक्छ।</p>	<p>कुराकानी, अन्तरक्रिया गर्ने गराउने, कथा, चित्रकथाका किताब पढेर सुनाउने र पढेको नक्कल गर्न सिकाउने, बालगीत, लोकगीत गाउन सिकाउने, हाउभाउ, अभिनय गर्न सिकाउनुपर्छ।</p>
संवेगात्मक विकास	<p>खुसी, माया, रिस, आश्चर्य, ईर्ष्या, उत्साह जस्ता भावना मौखिक र व्यवहारमा व्यक्त गर्छ। अरूको भावना बुझ्न सक्छ। आमाबुबाबाट केहीबेर छुट्टिन सक्छ। अरू रोएकोमा माया दर्शाउँछ। आफ्नो सामान अरूलाई केहीबेर दिन्छ। आफूलाई महत्त्व दिएको मन पराउँछ।</p>	<p>कथा सुनाएर विभिन्न भावनाबारे जानकारी दिने, हाँस्ने रुने अभिनय गर्ने, अर्कालाई सहयोग गर्न सिकाउनुपर्छ। सकारात्मक कुराकानी गर्ने, कथा सुनाउने गर्नुपर्छ। विभिन्न क्रियाकलाप गरेपछि कस्तो लाग्यो सोध्नुपर्छ।</p>
सामाजिक विकास	<p>आफ्नो र अरूको वस्तु चिन्छ। साथी बनाउँछ। आफू जस्तै साथीसँग खेल्न जाने मिल्न खोज्ने गर्छन्। परिवारले गरेका कामहरू दोहयाए गर्न खोज्छन्। सहयोग गर्न खोज्छ। स्वतन्त्रता मन पराउँछ। आफ्नोकाम आफैँ गर्न खोज्छन्। स्वकेन्द्रित हुन्छ।</p>	<p>छरछिमेकमा उनीहरू जत्रै साथी बनाउन सहयोग गर्ने, आफ्नो काम आफैँ गर्न प्रोत्साहन र सहयोग गर्ने गर्नुपर्दछ। सक्ने घरका काममा मद्दत लिनुपर्छ। घरका मूल्यमान्यता गरेर देखाउने र महत्त्व बताउनुपर्छ। पारिवारिक जमघटमा लाने, परिवारका सदस्यहरूसँग घुलमिल गराउने, नाताहरू चिनाउने आदि गर्नुपर्छ।</p>
स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने अवस्था	<p>बालबालिकाहरू एकलै बस्न रुचाउने। खेल्न मन नगर्ने, दौडन उफ्रिन मन नपराउने, खेलेपनि धेरै लड्ने, निर्देशन नबुझेमा। अल्छी, लोसेपना भएमा। तर्सने, राती ननिदाउने। माथिका क्रियाकलापहरू अलिकति पनि गर्न नसकेमा। खान मन नगर्ने, तौल घट्दै गएमा, खाएको पेटमा नअड्ने, बान्ता दिसा लागेमा।</p>	

पक्ष	विकासात्मक लक्षण वा क्षमता	अभिभावकको भूमिका
शारीरिक विकास	सजिलोसँग दौडिन्छ । एक खुट्टामा ५ सेकेन्ड सम्म उभिन सक्छ । खुट्टाको कुर्कुच्चाले केही पाइला हिंड्छ । किताबका पाना एक एक गरी पल्टाउँछ । लुगाको टाँक लगाउन सक्छ । सजिलै समातेर क्रेयनले रड भर्न सक्छ । विभिन्न आकारहरू स्वतन्त्र भएर बनाउछन् आफैं लुगा लगाउन सक्छ । चर्पीमा सही तरिकाले बस्न सक्छ । हात धुन, दाँत माँभ्न सक्छ ।	शरीरका स्थूल अङ्गहरू सञ्चालन हुने क्रियाकलापहरू जस्तै, दौडिने उफ्रिने, झुण्डिने घुम्ने, तन्काउने तथा सन्तुलन गर्ने खेल खेल्ने, गोलो घेरामा उफ्रिन तथा सन्तुलन गर्ने खेल खेल्न दिनुपर्छ । रड भर्न दिने, च्यात्ने, काट्ने, टाँस्ने जस्ता औंलाको अभ्यास हुने क्रियाकलाप धेरै भन्दा धेरै गराउनुपर्छ ।
बौद्धिक विकास	नक्कल गर्ने, अभिनयात्मक खेल खेल्न मन पराउँछ । आफूले गर्ने दैनिक क्रियाकलाप बुझ्ने बताउन सक्छ । रड, आकारको गुणको आधारमा वर्गीकरण गर्छ । चित्र जोडा, वास्तविक वस्तुहरूको जोडा मिलाउन, अन्दाज गर्न, समस्या समाधानको तरिका बताउन मौसम पहिचान गर्छ । वस्तु गन्न सक्छ । वास्तविक र झुठो बोलेर समस्या समाधान गर्न वा आफ्नो बचावट गर्न अरूलाई फसाउन सक्छन् ।	वरिपरिका वस्तुहरू वर्गीकरण गर्न लगाउने, अनुमान लगाउने खेल खेलाउने, कप वा गिलासले पानी नाप्न सिकाउनुपर्छ । स्थानीय स्तरमा पाइने मकैका खोया, काठका टुक्रा, लप्सीका गोडा, गोडागुडी दिई छुट्याउन, क्रममा मिलाउन तथा तुलना गर्न लगाउने गर्नुपर्छ । रुचि भएको विषयमा छलफल गराउने, दैनिकी सिलसिलावार रूपमा बताउन लगाउनुपर्छ । बोलेको रुचिपूर्वक सुन्ने र जिज्ञासा राख्ने, बालकथाका पात्र, घटना, सिकाइ विषयमा कुरा गर्ने गर्नुपर्दछ ।
भाषा विकास	बाल गीत गाउन, कविता भन्न रुचाउँछ । पाँच शब्द सम्मका वाक्य बोल्न सक्छ । ५ मिनेटसम्म ध्यान दिएर कुरा सुन्न सक्छ । सुनेको कुरा, कथा भन्न सक्छ ।	मन पर्ने कथा किताव पढेर सुनाउने, खुशी, दुःख, माया लाग्ने सन्देशमूलक कुरा, घटनाबारे कुरा गर्ने, बालगीत गाउने, रमाइला शब्दहरू नक्कल गर्ने जस्तै करर टरर, फरर, च्याप च्याप, ट्याट्याप आदि, कुराकानी वा कथा भन्न लगाउने खुल्ला र अनि के भयो होला भन्ने गर्नुपर्छ ।
संवेगात्मक विकास	आफूलाई मनपर्ने र मन नपर्ने कुराहरू बताउन सक्छन् । आफ्नो सिप तथा क्षमतामा गौरव गर्छन् । अवस्थाअनुसार विभिन्न संवेगहरू रिस, चिन्ता, ईर्ष्या, हाँसो आदि प्रकट गर्ने गर्छन् ।	सुरक्षित वातावरण उपलब्ध गराउने, हाँस्ने ठट्टा गर्ने, लडिबुडी गरेर खेल्ने, जोक्सहरू भन्ने, हाउभाउ गरेर रमाइलो गर्ने क्षमता प्रदर्शन गर्न अवसर दिने र प्रशंसा गर्ने गर्नुपर्दछ ।

सामाजिक विकास	अरू बालबालिकासँग खेल्दा रमाउँछ । सजिलै अरूसँग मिल्न सक्छ । बाँडेर खान्छ । नमस्कार गर्छ । आभार व्यक्त गर्छ । विभिन्न अभिनय गरेर खेल्छ ।	बालबालिकालाई घरका काममा विभिन्न जिम्मेवारी दिनुपर्छ । छरछिमेकमा खेलाउनुपर्छ । पारिवारिक जमघटमा सहभागी गराउनुपर्छ ।
स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने अवस्था	बालबालिकाले बोलेका कुरा धेरै नै बुझ्न नसकिएमा । बोल्दा हकलाउने वा अड्किने भएमा । अरू बालबालिकासँग नखेलेमा । आफै शौच गर्न नसकेमा ।	

४९ देखि ६० महिना

पक्ष	विकासात्मक लक्षण वा क्षमता	अभिभावकको भूमिका
शारीरिक विकास	शरीर सन्तुलन गरी सिधा रेखा, साँघुरो बाटो वा काठको फल्याकमा तीन मिटरसम्म हिंड्न सक्छ । ३ किलो वजन भएको सामान १ देखि २ मिटरसम्म बोकेर लान सक्छ । पिडमा सन्तुलित भएर झुल्न सक्छ । जुत्ताको फित्ता लाउन सक्छ । जिब्रो चलाएर मुखले सिटी बजाउन सक्छ । च्यात्ने टाँस्ने रड भर्ने गर्न सक्छ । सिधा धर्सा, अर्धगोलाकार, गोलाकारलगायत विभिन्न धर्सा एवं बुट्टाहरू कोर्न सक्छ ।	शरीरका स्थूल अङ्गहरू सञ्चालन जस्तै दौडिने, उफ्रिने, झुण्डिने, घुम्ने, तन्काउने तथा सन्तुलन गर्ने अभ्यास गर्न प्रोत्साहित गर्नुपर्दछ । पिड तथा अन्य शारीरिक सञ्चालन हुने खालका खेल खेल्न प्रोत्साहित गर्नुपर्दछ । टाँक लगाउने र तुना लाउने अभ्यास आफू सँगै गर्ने र गराउने गर्नुपर्दछ । जिब्रो चलाएर विभिन्न स्वर निकाल्ने अभ्यास गराउने गर्नुपर्छ ।
बौद्धिक विकास	कुनै पनि घटना तथा अवस्थाको कारण बुझ्न तथा भन्न सक्छन् । दिइएको चित्र तथा कथामा छुटेको कुरा भर्न सक्छन् । कम्तीमा पनि १० मिनेटसम्म आफैले छानेको क्रियाकलापमा एकाग्र रहने गर्छन् । परिचित आकारहरू जस्तै त्रिकोण, गोलाकार, वर्ग आदिको वर्णन गर्न सक्छन् । कम्तीमा पनि ६ ओटा रड चिन्न र छुट्याउन सक्छन् । १ देखि १० सम्म वस्तुसँग अड्कको जोडा मिलाउन सक्छन् । लामो, छोटो, अग्लो र बराबर विशेषणको सही तरिकाले प्रयोग गर्छन् ।	बालबालिकालाई कथा सुनाउँदा अन्तमा अब के हुन्छ होला भनी सोधेर उसलाई कथा पूरा गर्न लगाउने गर्नुपर्दछ । बालबालिकालाई उसले चाहेअनुसारको क्रियाकलाप (जस्तै: खेल्ने, चित्र कोर्ने, किताब पढ्ने, आदि) गर्न प्रोत्साहित गर्नुपर्दछ । विभिन्न ज्यामितीय आकारका वस्तुहरू (जस्तै जियो बोर्ड, काठको ब्लक) दिएर खेल्न प्रोत्साहित गर्नुपर्दछ । स्थानीय स्तरमा पाइने मकैका खोया, काठका टुक्रा, लप्सीका गेडा, गेडागुडी दिई छुट्याउन, क्रममा मिलाउन तथा तुलना गर्न लगाउने गर्नुपर्छ ।

भाषा विकास	आफ्नो मातृभाषामा बोलेको सुन्न, बुझ्न र दिइएको निर्देशन पालना गर्न सक्छन् । आफ्ना विचारहरू अभिव्यक्त गर्छन् । नेपाली भाषाका केही अक्षरहरू चिन्न सक्छन् ।	कुरा गर्न र आफ्ना विचारहरू व्यक्त गर्न, चित्रकथा पढ्दा औला सारेर पढ्न प्रोत्साहित गर्नुपर्दछ । भुईँमा, माटोमा, बालुवामा, कालोपाटी, स्लेट र कागजमा विभिन्न बुट्टाहरू कोर्ने अभ्यास गराउनुपर्छ । बुट्टाहरू कोर्न सक्षम भएपछि बल्ल अक्षर लेखाउन थाल्नुपर्छ ।
संवेगात्मक विकास	आफूलाई मन पर्ने र मन नपर्ने कुराहरू बताउन सक्छन् । आफ्नो सिप तथा क्षमतामा गौरव गर्छन् । अवस्थाअनुसार विभिन्न संवेगहरू रिस, चिन्ता, ईर्ष्या, हाँसो आदि प्रकट गर्ने गर्छन् ।	सुरक्षित वातावरण उपलब्ध गराउने आफ्नो क्षमता प्रदर्शन तथा अभिवृद्धि गर्ने अवसर दिने र प्रशंसा गर्नुपर्छ ।
सामाजिक विकास	आफ्नो गल्ती स्वीकार्ने र अरूको गल्ती पनि बताउछन् । राम्रो कामको प्रशंसा गर्ने गर्छन् । घरपरिवारको नियम सिक्छन् र नियममा बस्न खोज्छन् । बाहिर जाँदा पनि नियम सोध्छन् ।	भूल भएमा माफी माग्ने, अरूका राम्रा कुरालाई तारिफ गर्ने, सहयोग गरेकोमा धन्यवाद दिनुपर्छ । अरूका सामग्री प्रयोग गर्नलाई आज्ञा लिने, घरको नियम पालन गरेकोमा स्यावासी दिने बाहिर जाँदा के के गर्ने घरमा पहिले नै बताउने, सास्कृतिक क्षेत्रहरू घुमाउन लाने र यसको कथाहरू बताउने गर्नुपर्छ ।
स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने अवस्था	माथिका क्रियाकलापहरू अभिभावकले तथा पूर्वप्राथमिक कक्षामा सबै सिकाउँदा पनि केहीपनि गर्न सकेनन् भने । धेरै रिसाउने, टोलाउने, खेल सिकाइलाई बेवास्ता गर्ने भएमा । कुराकानी नगर्ने, सुत्नलाई गाह्ने भएमा । खानामा अरूचि तथा अन्य स्वास्थ्य समस्याहरू देखापरेमा ।	

पक्ष	विकासात्मक लक्षण वा क्षमता	अभिभावकको भूमिका
शारीरिक विकास	<p>यो उमेरमा बालबालिकाको शारीरिक सुगठन र मांसपेशीहरू कसिलो, पिँडौलाहरू लामा र शरीर अग्लो र बलिया देखिन्छन् ।</p> <p>स्थूल तथा सूक्ष्म अङ्गको विकास भने तीव्र र पहिलेभन्दा सन्तुलित हुन्छ । यसबेलादेखि उनीहरूको खेलहरू अनुशासित र चुनौतीपूर्ण हुँदै जान्छन् । सूक्ष्म अङ्गको विकास हात र आँखाको समन्वयको सिप विकास स्तरीय हुन्छ ।</p> <p>उनीहरूको सिर्जना अर्थपूर्ण र क्रियाकलापहरूले पूर्णता पाउँछ । दुधे दाँतहरू फुक्लेर स्थायी दाँतहरू आउन सुरु हुन्छ ।</p>	<p>बालबालिकालाई विभिन्न साना नियम पालना गर्नुपर्ने खेलहरू खेल्ने मौका दिनुपर्छ, जस्तै, नियमबद्ध उफ्रने, दौडने, अवलोकन भ्रमणहरू आदि । उनीहरूको क्रियाकलापहरूबाट हुन सक्ने सम्भाव्य खतरालाई सचेत गर्ने गर्नुपर्छ ।</p>
बौद्धिक विकास	<p>यस अवस्थामा बालबालिकाको बौद्धिक सिप तीव्र हुँदै जान्छ ।</p> <p>विश्लेषणात्मक विचारहरू व्यक्त गर्ने, समस्या तथा घटनाहरूको तथ्य खोजीका लागि विभिन्न रणनीतिहरू अपनाउने, कल्पनाहरूलाई वास्तविक बनाउन प्रयत्न गर्ने गर्छन् । स्मरण शक्ति पनि पहिलेभन्दा प्रबल हुन्छ । सिकाइ अब सरलबाट जटिल तर्फ बढ्दै जान्छ ।</p>	<p>उनीहरूको क्रियाकलाप रमाइलोबाट सिकाइमा परिणत हुने र उद्देश्यपूर्ण कार्यगर्न उत्साहित गर्ने गृहकार्य गर्न उत्प्रेरित गर्नुपर्छ । उनीहरूले लेखेका, पढेका कार्यहरूलाई सकारात्मक रूपमा लिने, प्रशंसा गर्ने, आफूले केही सुधार गर्नुपर्ने देखिए सुधार गर्न लगाउने,</p> <p>उनीहरूको गृहकार्यमा आफूले सघाउन नसकेमा विद्यालयमा समन्वय गर्नुपर्छ ।</p>
भाषा विकास	<p>बालबालिकाले यो उमेरसम्ममा प्रशस्त शब्द भण्डार बनाइसकेका हुन्छन् ।</p> <p>बोलेका र पढाइमा प्रयोग गर्ने, शब्दहरूको अर्थ बुझ्न, एकपटकमा दुईभन्दा बढी निर्देशनहरू सुन्नु, बुझ्न र पालन गर्न सक्छन् ।</p> <p>वाक्यहरूले प्रस्तुत गर्ने थप अर्थहरू पनि बुझ्न सक्छन् ।</p> <p>बालबालिकाले यो उमेरमा आफ्नो मातृभाषा सँगै अन्य भाषाहरू पनि सजिलै सिक्न सक्छन् । साथीहरूको समूहमा अन्तरक्रिया गर्न विचारहरू राख्न, आफ्नो विचारहरूलाई स्थान दिन पनि सक्षम हुन्छन् ।</p>	<p>उनीहरूसँग बसेर पढ्को लागि निश्चित समय निर्धारण गर्ने र सो समयमा पढ्ने बानी लगाउनुपर्छ । उनीहरूलाई दाजुदिदी, हजुरबुबा, हजुरआमा वा घरका अरू परिवारलाई पनि किताब पढेर सुनाउन लगाउनुपर्छ । पाठ्यपुस्तकबाहेक अन्य पुस्तक पनि पढ्न उत्प्रेरित गर्नुपर्दछ ।</p> <p>अभिभावक वा दाजुदिदीले पनि पालोपालो पढ्ने, पढेर बुझेको कुराहरू बालबालिकालाई भन्नलगाउने, शब्दहरू खोज्ने र पत्ता लगाउने जस्ता रमाइला पढाइका क्रियाकलापहरू गराउनुपर्छ ।</p> <p>साथै धेरैपटक दोहोर्‍याइएका शब्दहरू लेख्न लगाउने र आफूले हेरेर प्रशंसा गर्ने गर्नुपर्छ ।</p>

<p>सवेगात्मक विकास:</p>	<p>आत्मविश्वास र सकारात्मक स्वःअवधारणा तयार गर्छन् ।</p> <p>साथीको विचार भावनाको साटासाट गर्ने र भावना व्यवहार गर्छन् । आधारभूत संवेगहरूबाट (रमाइलो, नरमाइलो, दुःखी, खुसी) अब स्वःचेतनामुखी संवेगहरू वा भावनाहरूको (लाज, गौरव, पछुतो, रहर, संमानित वा अपहेलित महसुस) विकास हुनथाल्छ । दुर्घटना, प्रकोपहरूको डर लाग्ने, परिवारका सदस्यहरूको मृत्यु विछोड जस्ता चिन्ता लाग्ने, विद्यालयको वातावरणमा समायोजन हुन कठीनाई पनि हुन सक्छ ।</p>	<p>यस उमेरमा साथीहरूले समूहमा वा क्रियाकलापमा सहभागी गराउने उनीहरूको विचारलाई स्वीकृति वा कदर गर्ने, विद्यालयबाट फर्केर आउँदा मुस्कुराएर स्वागत गर्ने गर्नुपर्छ ।</p>
<p>सामाजिक विकास</p>	<p>प्रारम्भिक बालविकास तथा शिक्षा/बालविकास केन्द्रबाट विद्यालय र समुदाय तिरका सबै दायराहरूमा आफूलाई समावेश गर्दै लैजान्छन् । साथीहरूको समूहमा प्रवेश गर्ने सिप विकास गर्छन् । साथीहरूले पनि उनीहरूको विचार र भावनालाई कदर गर्छन् । समूहमा मिलाउने, योजना पूरा गर्ने आदि रणनीति तयार गर्ने गर्दछन् ।</p>	<p>बालबालिकाले साथी बनाउनु समूहमा योजना बनाउनु र सामूहिक कार्यहरू पूरा गर्न सहयोग गर्ने उनीहरूलाई विद्यालय तथा समुदायको बाल क्लवहरूमा समावेश गराउने,</p> <p>उनीहरूको साथी र परिवारलाई भेट्ने, योजनाहरू बनाउन सहयोग गर्नुपर्दछ ।</p> <p>जन्मदिन पुजा, चाडबाड, भेटघाट आदिमा कुनै निश्चित जिम्मेवारी दिने सोअनुसारको जिम्मेवारी पूरा गर्न सहयोग पनि गर्ने गर्नुपर्छ ।</p>
<p>स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्ने अवस्था</p>	<p>बालबालिका विद्यालय जान मन नगर्ने ।</p> <p>निदाउन नसक्ने, खान नरुच्ने ।</p> <p>पढाइ वा विद्यालयको क्रियाकलाप मन नपराउने ।</p> <p>सिकाइमा कठिनाई भएमा ।</p> <p>शरीरिक स्वास्थ्य सम्बन्धी समस्या भएमा ।</p>	

- बालबालिकाले उमेरअनुसार विकासात्मक चरणहरू पूरा गरेका हुन्छन् । यी चरण पूरा गर्न नसकेको अवस्थामा विकासमा समस्या भएको हुन सक्छ ।
- बालबालिकालाई विभिन्न खालका रोग लाग्न सक्छ । जस्तै: मलेरिया, टाइफाइड, मस्तिष्क ज्वरो, क्षयरोग, जुका, भुडापखाला आदि । यस्ता रोगको रोकथाम र उपचार नगरेमा वृद्धि र विकासमा नकारात्मक असरपर्दछ ।
- उमेरअनुसार पौष्टिक खानाको अभाव वा असन्तुलित खानाले कुपोषण हुन सक्छ । जसले विकासात्मक चरणमा असर पर्दछ ।
- गर्भावस्थामा वा जन्मने समयमा जटिलता भई अपाङ्गता भएमा पनि विकासात्मक चरण पूरा हुन सक्दैन ।
- कुनै दुर्घटनाबाट मस्तिष्कमा चोट पुगनाले बालविकासमा अवरोध पुग्न सक्छ र यी विकासात्मक अवस्था पूरा हुन कठिनाई हुन्छ ।
- हिंसा, दुर्व्यवहार, सजायले बालबालिकाको विकासमा बाधा पुग्छ ।
- सकारात्मक विकासको लागि अभिभावकले उत्प्रेरणा, अवसर र अनुकूल वातावरण दिनुपर्छ ।



खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले बालबालिकाको विकासात्मक चरणअनुसारका लक्षण पहिचान गरी सर्वाङ्गीण विकासका लागि उपयुक्त क्रियाकलापहरू गर्न सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि, अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् र अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा बालबालिकाको उमेर सुहाउँदो कस्ता क्रियाकलाप गर्ने चलन छ ?

माथिको प्रश्न सोधेपछि सहभागीहरूलाई बोल्न र उत्तर दिन उत्प्रेरित गर्नुहोस् । पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्‍याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्याको विश्लेषण

क्रियाकलाप



- अभिभावकहरूलाई ६ ओटा समूह (जन्मदेखि १२ महिना, १३ देखि २४ महिना, २५ देखि ३६ महिना, ३७ देखि ४८ महिना, ४९ देखि ६० महिना, ६१ देखि ९६ महिना) मा विभाजन गर्नुहोस् ।
- समूहलाई थाहा भएअनुसार,
 - सो अवधिमा हुने बालबालिकाको विकासात्मक परिवर्तन,
 - अभिभावकले गरिदिनुपर्ने सहयोगका बारेमा छलफल गराउनुहोस् ।
- प्रत्येक समूहको छलफलमा आफू पनि सहभागी भएर अध्ययन सामग्रीमा भएका कुराहरू पनि सिकाउनुहोस् ।
- छलफल गरेपछि प्रत्येक समूहबाट १ जनालाई प्रस्तुत गर्न लगाउनुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाके के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् । निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मेरो उमेर र विकासात्मक अवस्थाअनुरूप उचित स्याहार र हौसला पाएमा मेरो विकास राम्रो हुन्छ ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् र अघिल्लो छलफलसँग जोड्नुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको प्रारम्भिक बाल्यावस्थाका विकासात्मक चरणबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- बालबालिकाले उमेरअनुसार विकासात्मक चरणहरू पूरा गरेका छैनन् भने यी चरण पूरा गर्न नसकेको अवस्थामा अपाङ्गताको पहिचान छिट्टै गरिहाल्नुपर्छ ।
- उमेरअनुसार पौष्टिक खानाको अभाव वा असन्तुलित खानाले कुपोषण भई विकासात्मक चरणमा असर पर्दछ ।
- गर्भावस्थामा वा जन्मने समयमा जटिलता भई अपाङ्गता भएमा पनि विकासात्मक चरण पूराहुन सक्दैन ।
- कुनै दुर्घटनाबाट मस्तिष्कमा चोट पुगनाले बालविकासमा अवरोध पुग्न सक्छ र यी विकासात्मक अवस्था पूरा हुन कठिनाई हुन्छ ।
- हिंसा, दुर्व्यवहार, सजायले बालबालिकाको विकासमा बाधा पुग्छ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् । तर उनीहरूले गरेका योजनाहरूलाई नै प्राथमिकता दिनुहोस् ।

म आजैदेखि बालबालिकाको विकासात्मक चरणहरूमा ध्यान दिन्छु ।

म आजैदेखि बालबालिकालाई विकासात्मक चरणअनुसारको सहयोग गर्छु ।

म आजैदेखि उनीहरूलाई उमेरअनुसारका कथा भन्ने, सुन्ने कुराकानी गर्ने गर्छु र मिठो बोली र मायालु व्यवहार गर्छु ।

स समीक्षा

अभिभावकलाई समूहमा गोलो घेरा बनाई उभिन लगाउनुहोस्, बिचमा एउटा मेच वा बस्ने कुरा राख्नुहोस् । सहभागीलाई बाजा बजाउँजेल गोलो घेरामा घुम्न लगाउनुहोस् र बाजा रोकिएपछि सो मेचमा बस्न लगाउनुहोस् । मेचमा बस्ने सहभागीलाई आजको सिकाइ के के भयो ? बताउन लगाउनुहोस् र प्रशंसा गर्नुहोस् । सहभागीको इच्छा र समयअनुसार अर्को चरणमा दोहर्‍याउन पनि लगाउनुहोस् ।

समयमै अपाङ्गताको पहिचान

खण्ड-क अध्ययन सामग्री

१ अपाङ्गता के हो ?

कुनै पनि बालबालिका एक अर्कामा भिन्न हुन्छन् । सर्वगुण सम्पन्न र सक्षम नहुन पनि सक्छन् । शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक कारणले बालबालिका पनि, आफ्नो नियमित क्रियाकलाप गर्न सक्षम नहुन सक्छन् । अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक कार्यगत सीमितता वा विद्यमान अवस्थाका कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले समाज र जीवनमा सहभागी बन्न बाधा भएका व्यक्ति हुन् ।^{२५}



१.१. अपाङ्गताको प्रकार

- १. शारीरिक अपाङ्गता:** स्नायु, मांसपेशी र जोर्नीहरू र हड्डीको बनावट र सञ्चालनमा भएको समस्याका कारण शारीरिक अङ्गहरूको सञ्चालन, प्रयोग, कार्य र क्रियाकलापमा आएको समस्या र स्थितिलाई शारीरिक अपाङ्गता भनिन्छ ।
- २. दृष्टिसम्बन्धी अपाङ्गता:** दृष्टिसम्बन्धी समस्याका कारण शिशु बालबालिकामा कुनै पनि वस्तुको, आकार र रङको ज्ञान नहुने स्थिति दृष्टिसम्बन्धी अपाङ्गता हो ।
- ३. सुनाइसम्बन्धी अपाङ्गता :** सुनाइका अङ्गहरूको बनावट र स्वरको पहिचान, उतारचढाव साथै स्वरको मात्रा, गुण छुट्याउने क्षमतामा हुने कमजोरीलाई सुनाइसम्बन्धी अपाङ्गता मानिएको छ । सुनाइसम्बन्धी अपाङ्गता बहिरा र सुस्तश्रवण हुन् ।
- ४. श्रवण दृष्टिविहीन अपाङ्गता:** दृष्टि र सुनाइसम्बन्धी अपाङ्गता भएको शिशु, व्यक्ति श्रवण दृष्टिविहीन भएको अपाङ्गता मानिएको छ ।
- ५. स्वर र बोलाइसम्बन्धी अपाङ्गता:** स्वर र बोलाइसम्बन्धी अपाङ्गताहरूमा उत्पन्न अष्ठेरोका कारण बोल्दा स्वरको उतारचढावमा कठिनाइ, अस्पष्ट बोली र अन्य बोलाइसम्बन्धी अपाङ्गता मानिएको छ ।

^{२५} अपाङ्गता भएका व्यक्तिहरूको ऐन २०७५

६. मानसिक अपाङ्गता: शिशु, बालबालिकाको उमेर र परिस्थितिअनुसार, मस्तिष्क र मानसिक अङ्गहरूमा आएको समस्या तथा सचेतना, बुझाई, सोच, तर्क, स्मरणशक्ति, भाषा, प्रारम्भिक गणना जस्ता बौद्धिक कार्य गर्न ढिलाइ हुनु वा गर्न नसक्ने स्थितिलाई मानसिक अपाङ्गता मानिएको छ ।

७. बहुअपाङ्गता: एउटै शिशु, बालबालिका माथि उल्लेख भएका २ वा २ भन्दा बढी प्रकारका समस्यालाई बहुअपाङ्गता मानिएको छ ।

८. अटिजम: प्रारम्भिक अवस्थामा नै हुने स्नायु तथा व्यवहारसम्बन्धी अपाङ्गता हो । धेरैजसो अटिजम भएका बालबालिकामा भाषा सञ्चार, सामाजिक व्यवहार, असामान्य हुनुका साथै एकोहोरो क्रियाकलाप गर्दछन् ।

९. मस्तिष्क पक्षघात: गर्भावस्थामा, शिशु जन्मने क्रममा वा जन्मपश्चात् कुनै कारणले मस्तिष्कमा हुने पक्षघातको अवस्था हो । पक्षघातले शरीर वा शरीरका अङ्गहरूको चाल र अवस्थितिमा अपूरणीय असर हुन्छ ।

१०. हेमोफिलिया: हेमोफिलिया वंशाणुगत (जिनमा) हुने विकृति हो । शरीरमा रगत जम्ने तत्त्वको अभाव भई रक्तश्राव भयो भने बन्द नहुने स्थिति हुन्छ ।

१.२ अपाङ्गता हुनाका कारणहरू

जन्मजात: शिशुले आमाबुबाको पुस्ताबाट जन्मसँगै लिएर आएको असामान्यताहरूलाई जन्मजात असामान्यता भनिन्छ । यस अवस्थामा आमाबुबा सतर्क भएतापनि वंशाणुगतरूपमा अपाङ्गता शिशुमा सर्दछ ।

गर्भावस्थामा: गर्भावस्थामा आमाले जथाभावी औषधीहरू खानाले, वा गर्भ तुहाउने कोसिसमा जथाभावी गर्नाले, आमालाई विभिन्न सर्ने वा नसर्ने रोगहरू लाग्नाले, धेरै कडा उपचार गर्नुपरेमा, आमा कुपोषित भएमा यसको नकारात्मक प्रभाव शिशुमा परेर अपाङ्गता हुने गर्दछ । यसैगरी आमाले विषादीहरू चलाउँदा पनि शिशुलाई नकारात्मक प्रभाव परेर अपाङ्गता देखापर्छ ।

जन्मको अवस्थामा: शिशुको जन्म हुने बेलामा लामो समय व्यथा लागेर जन्मन कठिनाई भएर, जन्मको अवस्थामा दूधटना भएर, जर्बजस्ती प्रसूति गराउँदा शिशुमा आघात भएर पनि अपाङ्गता देखापर्छ ।

अपाङ्गताको रोकथाम

- आमा तथा बालबालिकाले तोकिएबमोजिमका प्रतिरक्षित खोपहरू लगाउनुपर्दछ ।
- पौष्टिक खाना खाने र गर्भावस्थामा जथाभावी औषधीहरू खानु हुँदैन ।
- गर्भावस्थामा रक्सी, चुरोट, लागुपदार्थ खानु हुँदैन ।
- गर्भवतिले एक्सरे गराउनु हुँदैन ।
- सरुवा रोगबाट बच्नुपर्दछ ।
- बालबालिकालाई हुनसक्ने सम्भाव्य दुर्घटनाहरूबाट जोगाउनुपर्दछ ।
- स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा प्रसूति गराउनुपर्दछ ।

दुर्घटना: दुर्घटना जो कोहिलाई जुनसुकै बेलामा हुन सक्छ। यसमध्ये बालबालिका सबैभन्दा धेरै दुर्घटनामा पर्दछन् किनभने बालबालिकाको विकासात्मक अवस्था अनुरूप चेतनाको विकास भइसकेको हुँदैन। त्यसैले उनीहरूलाई खतरा थाहा नहुने र उनीहरूलाई कुनै पनि कार्यको परिणाम थाहा हुँदैन। तर उनीहरू खेल्दै सिक्रै गरिरहेका हुन्छन्। यस्तो अवस्थामा अभिभावकको लापरवाहीले गर्दा बालबालिकाले जथाभावी औषधीहरू खाने, लड्ने, खस्ने, आगोले पोल्ने, करेन्ट लाग्ने, गाडीले हान्ने जस्ता दुर्घटनाहरूको कारण अपाङ्गता हुन्छ।

२. अपाङ्गताको प्रारम्भिक पहिचान

बालबालिकालाई हुने अपाङ्गता समयमै थाहा पाएर उपचार गरेमा यसको प्रभाव कम हुने तथा निर्मूल हुने सम्भावना हुन्छ। त्यसैले जति सक्दो छिटो बालबालिकाको समस्या पत्ता लगाउनुपर्छ।

२.१ शारीरिक अपाङ्गताको पहिचान

शिशुले शारीरिक विकासको विकासात्मक अवस्था अनुरूपका निम्न लक्षणहरू नदेखाएको अवस्थामा अभिभावकले थप खोजी र विज्ञसँग सम्पर्क गर्नुपर्दछ :


- अभिभावकले तेल लगाउँदा, हातगोडा चलाउँदा दुखेको भावले रुने गरेमा
- हातखुट्टा फालेर वा साईकल चलाए जसरी खेलन नसकेमा
- खेलौनाहरू राखेको ठाउँमा लिन नगएको अवस्थामा
- खेल्दाखेरी हातगोडालाई सजिलै चलाउन नसकेको अवस्थामा
- समाउने फ्याक्ने क्रियाकलाप गर्दा विकासात्मक अवस्थाअनुसार गर्न नसकेमा



२.२ दृष्टिसम्बन्धी अपाङ्गताको पहिचान

शिशुले पहिलो ३ महिनामै हेर्न र प्रतिक्रिया दिन सक्छ। तर विकासात्मक अवस्था अनुरूपका हेरेका देखाएका वस्तुहरूलाई प्रतिक्रिया नदिनु वा लक्षणहरू नदेखाएको तथा निम्न अवस्थामा अभिभावकले थप खोजी र विज्ञसँग सम्पर्क गर्नुपर्दछ :

- रङ्गीचङ्गी वस्तुहरू देखाउँदा टाउको घुमाउन नसक्नु वा अफ्टेरो गरेर जिउ फर्काउनु
- वरिपरिका विभिन्न वस्तुहरू नहेर्नु
- वस्तुहरू कति टाढा छ अन्दाज गर्न नसक्नु वा वस्तुहरू एकातिर देखाउँदा अर्कोतिर हेर्नु



- पढ्दा धेरै टाउको निहुराएर पढ्नु
- अँध्यारोको प्रतिक्रिया नदिनु
- आँखा मिचिरहने
- कतै हेर्दा आँखा च्यातेर हेर्ने

२.३ सुनाइ सम्बन्धी अपाङ्गताको पहिचान

शिशुले पहिलो ३ महिना भित्रै सुनेर प्रतिक्रिया दिन सक्छ । तर विकासात्मक अवस्था अनुरूप निम्नानुसारको लक्षणहरू देखिएमा तुरुन्त विज्ञकोमा सम्पर्क गर्नुपर्छ :

- आवाजहरू आएको बेवास्ता गर्नु
- बोलाउँदा प्रतिक्रिया नदिनु
- आवाजहरू वा गीत सङ्गीत बजाउँदा झर्को मान्ने
- कुराकानी गर्दा, जमघट गर्दा सँगै नबस्ने वा सहभागी नहुने
- सुन्नुपर्दा कानलाई तन्काएर टाउको आवाज आएतिर ढल्काउनु
- एकलै बस्न रुचाउनु

२.४ बोलाइ सम्बन्धी अपाङ्गताको पहिचान

शिशुले पहिलो २ वर्षमा शब्दहरू बोल्न थाल्छ । केही महिना भित्रै सुनेर प्रतिक्रिया दिन सक्छ । तर विकासात्मक अवस्था अनुरूप निम्नानुसारको लक्षणहरू देखिएमा तुरुन्त विज्ञकोमा सम्पर्क गर्नुपर्छ :

- आवाज आएकोतिर नहेर्ने, बोलाउँदा प्रतिक्रिया नदिने गरेमा
- एउटै शब्द दोहोर्‍याएर बोल्ने र अर्को शब्द जोड्न कठिनाइ भएमा
- बोल्दा टाउकोमा दबाव दिने, जोडले हल्लाउने गरेमा
- बोल्न खोज्दा बोल्न नसकेर रुने, रिसाउने गरेमा
- कुरा गर्दा, बोल्दा रोकिँदै बोल्दै गर्ने वा अकमकाउने भएमा
- शब्दहरू कुनमा जोड लगाउने थाह नहुने भएमा



२.५ मानसिक तथा व्यवहारमा समस्या पहिचान

यसप्रकारको समस्या बालबालिकाले लामो समयसम्म नकारात्मक संवेगहरू रिस, चिन्ता, डर रहिरहेमा विकासात्मक अवस्था अनुरूप व्यवहार बनाउन सक्दैनन् । जसको परिणामस्वरूप निम्नानुसारको लक्षणहरू देखिने सम्भावना हुन्छ :

- सधैं चिन्तित रहने
- टाउको सिधा नगर्ने
- निर्देशनहरू नसुन्ने
- चिन्ता गर्ने, डराउने
- गल्तीलाई सम्झेर पछुतो मान्ने
- धेरै खाने, सुत्ने, थकित हुने, दैनिक कार्य गर्ने इच्छा नगर्ने
- घुर्की लाउने, धम्काउने, सानो कुरामा धेरै रिसाउने, घरमा बस्दिन भन्ने
- आत्महत्या गर्ने धम्की दिने र कोशिस पनि गर्ने
- नराम्रोसँग पिट्ने, सामानहरूले हिर्काउने, हतियारहरू समेतले आक्रमण गर्ने



२.६ अटिजम पहिचान

बालबालिकामा २ देखि ३ वर्षसम्ममा भाषा सञ्चार, सामाजिक व्यवहार देखाउन थाल्छ । निम्नानुसारको लक्षणहरू देखिएमा तुरुन्त विज्ञकोमा सम्पर्क गर्नुहोस् :

- आवाज आएकोतिर नहेर्ने, बोलाउँदा वास्ता नगर्ने
- एकोहोरो क्रियाकलाप गर्ने
- आँखा नजुधाउने
- दैनिक कार्यहरू आफैँ गर्न नसक्ने
- नयाँ ठाउँमा रमाउन नसक्ने
- तातो चिसो, आवाज, स्पर्श, हेराइको असाधारण तरिकाले प्रतिक्रिया दिने
- अरूको रुवाइ, दुखको वा सुखको बेवास्ता गर्ने



२.७ हेमोफिलिया पहिचान

तलको लक्षणहरू भएमा हेमोफिलिया भएको हुन सक्छ :

- शरीरमा काला टाटाहरू देखापर्नु
- सानोतिनो चोटबाट पनि धेरै रगत बग्ने र रगत नरोकिने
- दाँत माभ्र्दा, फुक्लिदा पनि धेरै रगत बगेमा

नोट : अपाङ्गताको पहिचान जति छिटो भयो उति नै उपचार गर्न, विशेष सिएप सिकाउन सजिलो हुन्छ । त्यसैले पहिलो ३ महिना देखि १ वर्षमा यस्ता लक्षणहरूमा ध्यान दिने, पहिचान गर्ने र शङ्का लाग्नासाथ स्वास्थ्य संस्था वा विज्ञसँग सम्पर्क गर्नुपर्दछ ।

३. अपाङ्गता भएका बालबालिकालाई विकासको अवसर

- अपाङ्गता भएका बालबालिकाको पनि अन्यको जस्तै भावना र आवश्यकता हुन्छ । अन्य बालबालिका भन्दा पनि यस्ता बालबालिकालाई बढी समय, मायाममता र अवसरहरू दिनुपर्छ ।
- बालबालिकालाई आमाबुबा र परिवारले सधैं निगरानी, हेरचाह र नजिकमा राख्नुपर्छ ।
- उनीहरूको मुख्य क्षमता पत्ता लगाई सोअनुसारको अवसरहरू, हौसला र उत्प्रेरणा दिई अन्तरनिहित क्षमता विकास गर्नुपर्दछ ।
- उनीहरूलाई स्वावलम्बी बनाउन जसरी उनीहरूलाई सजिलो हुन्छ, उसै गरेर दैनिक कार्य गर्न सहयोग गर्नुपर्दछ ।
- अपाङ्गताको प्रकारअनुसार बालबालिकालाई सिकाउन अभिभावकले पनि तालिम लिनुपर्छ । यस्ता तालिमहरू स्थानीय तहमा निःशुल्क दिइन्छ । जस्तै, बहिरा बालबालिकासँग कुराकानी गर्न साङ्केतिक भाषा, दृष्टिविहीनसँग दैनिक कार्य गर्न सहयोग गराउने सिएप सिक्नुपर्छ ।
- अपाङ्गताको अवस्था र जटिलताअनुसार रातो (पूर्ण अशक्त अपाङ्गता), निलो (अति अशक्त अपाङ्गता), पहुँलो (मध्यम अपाङ्गता), सेतो (सामान्य अपाङ्गता) परिचय पत्रको व्यवस्था नेपाल सरकारले गरेको छ । अभिभावकले स्थानीय तहमा सम्पर्क गरी परिचय पत्र बनाउनुपर्छ । यसअनुसार विभिन्न सुविधाको व्यवस्था गरिएको छ ।
- अपाङ्गता भएका बालबालिकालाई पनि उमेरअनुसार प्रारम्भिक बालविकास तथा शिक्षा/बालविकास केन्द्र, विद्यालय पठाउनुपर्छ । नेपाल सरकारले दिने छात्रवृत्ति, स्वास्थ्य, यातायातका सुविधाहरू लिनुपर्छ ।
- चाडबाड, पारिवारिक भेटघाटमा समावेश गर्नुपर्छ ।

- अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक कार्यगत सीमितता वा विद्यमान अवस्थाका कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले समाज र जीवनमा सहभागी बन्न बाधा भएका व्यक्ति हुन् ।
- जन्मजात, गर्भावस्थामा, जन्मको अवस्थामा विभिन्न समस्या भएर वा कुनै दुर्घटनाका कारण अपाङ्गता भएको हुन्छ ।
- अपाङ्गताको पहिचान जति छिटो भयो उति नै उपचार गर्न, विशेष सिकाउन सजिलो हुन्छ । त्यसैले पहिलो ३ महिनादेखि १ वर्षमा यस्ता लक्षणहरूमा ध्यान दिने, पहिचान गर्ने र शङ्का लाग्नासाथ स्वास्थ्य संस्था वा विज्ञसँग सम्पर्क गर्नुपर्दछ ।
- अपाङ्गता भएका बालबालिकाको पनि अन्य जस्तै भावना र आवश्यकता हुन्छ । अन्य बालबालिका भन्दापनि यस्ता बालबालिकालाई बढी समय, मायाममता र अवसरहरू दिनुपर्छ ।
- परिवारले सधैं निगरानी हेरचाह र नजिकमा राख्ने, तथा उनीहरूको मुख्य क्षमता पत्ता लगाई सोअनुसारको अवसरहरू, हौसला र उत्प्रेरणा दिई क्षमता विकास गर्नुपर्दछ ।



खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीले बालबालिकाको अपाङ्गताको प्रारम्भिक पहिचान गर्न सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् र अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।

हाम्रो समुदायमा अपाङ्गता भएका बालबालिकालाई कसरी हुर्काइन्छ ?



माथिको प्रश्न सोधेपछि सहभागीहरूलाई बोल्न र उत्तर दिन उत्प्रेरित गर्नुहोस् । पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्‍याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्याको विश्लेषण



क्रियाकलाप

क्रियाकलाप १

- अभिभावकहरूलाई ४ समूहमा बाँड्नुहोस्, सबै समूहलाई क्रमशः हेराई, सुनाई, बौद्धिक तथा शारीरिक सञ्चालन सम्बन्धी अपाङ्गता कसरी पहिचान गर्न सकिन्छ, छलफल गराउनुहोस् । आफू पनि गएर आवश्यक रूपमा अध्ययन सामग्रीमा भएका कुराहरू पनि थप्नुहोस् ।
- छलफल गरेपछि प्रत्येक समूहबाट १ जना बच्चा र अर्कोलाई अभिभावक बनाएर अपाङ्गताको पहिचान गर्ने तरिका गरेर देखाउन लगाउनुहोस् र यस क्रियाकलापको छलफल पनि गर्नुहोस् ।

क्रियाकलाप २

- अभिभावकहरूलाई निम्न खेल खेलाउनुहोस् ।

सामग्री: आँखा छोप्ने सल वा कपडा दुईओटा

- अभिभावकहरूबाट २ जनालाई बोलाउनुहोस् । एकजनालाई आँखामा पट्टी बाँधेर कुनै कुनामा राखेको सामान ल्याउन लगाउनुहोस् ।
 - अर्कोलाई कपडाले खुट्टा बाँधिदिनुहोस् र हिड्न वा अलि पर गएर केही सामान ल्याउन भन्नुहोस् ।
 - अभिभावकहरू ठोकिन वा लड्न सक्लान्, सतर्क हुनुहोस् ।
- माथिको क्रियाकलाप सकेपछि प्रत्येकलाई खेल खेल्दा कस्तो अनुभव भयो ? के के अप्ठ्याराहरू भए बताउन लगाउनुहोस् ।

हामीलाई एकैछिन अपाङ्गता भए भैं गर्दा त यति गाह्रो भयो भने बालबालिकाको त जीवनभरि यसैगरी बिताउनुपर्छ । उनीहरूलाई कति गाह्रो हुन्छ होला ? भन्दै २ मिनेट आँखा चिम्लिएर यी बालबालिकाका जीवनका सङ्घर्ष सम्झन लगाउनुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मेरो उमेरअनुसारको विकास, सक्षमता र अपाङ्गताको पहिचान गरी समयमै उपयुक्त अवसर पाएमा म स्वावलम्बी हुन सक्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको समयमै अपाङ्गताको पहिचानबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक कार्यगत सीमितता वा विद्यमान अवस्थाका कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले समाज र जीवनमा सहभागी बन्न बाधा भएका व्यक्ति हुन् ।
- जन्मजात, गर्भावस्थामा, जन्मको अवस्थामा विभिन्न समस्या भएर वा कुनै दुर्घटनाका कारण अपाङ्गता भएको हुन्छ ।
- अपाङ्गताको पहिचान जति छिटो भयो उति नै उपचार गर्न, विशेष सिप सिकाउन सजिलो हुन्छ । त्यसैले पहिलो ३ महिनादेखि १ वर्षमा यस्ता लक्षणहरूमा ध्यान दिने, पहिचान गर्ने र शङ्का लाग्नासाथ स्वास्थ्य संस्था वा विज्ञसँग सम्पर्क गर्नुपर्दछ ।
- अपाङ्गता भएका बालबालिकाको पनि अन्य जस्तै भावना र आवश्यकता हुन्छ । अन्य बालबालिका भन्दापनि यस्ता बालबालिकालाई बढी समय, मायाममता र अवसरहरू दिनुपर्छ ।
- परिवारले सधैं निगरानी हेरचाह र नजिकमा राख्ने, तथा उनीहरूको मुख्य क्षमता पत्ता लगाई सोअनुसारको अवसरहरू, हौसला र उत्प्रेरणा दिई क्षमता विकास गर्नुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् । तर उनीहरूले गरेका योजनाहरूलाई नै प्राथमिकता दिनुहोस् ।

म आजैदेखि गर्भको शिशु र बालबालिकालाई अपाङ्गता आउन नदिन रोकथामका तरिकाहरू घरछिमेकलाई सिकाउँछु ।

म आजैदेखि साना बालबालिकाको अपाङ्गता पहिचान गर्न घरछिमेकलाई सिकाउँछु ।

म आजैदेखि अपाङ्गता भएकालाई पनि समान व्यवहार गर्छु ।

स समीक्षा:

सहभागीहरूलाई दुईओटा समूहमा बनाई विषयसँग सम्बन्धित २ ओटा प्रश्न एउटाले सोध्ने र यसको जवाफ अर्को समूहले दिन लगाउनुहोस् । फेरी अर्को समूहलाई प्रश्न सोध्ने क्रियाकलाप गर्नुहोस् ।

भाग
३

बालस्वास्थ्य,
पोषण तथा सरसफाई



स्तनपानको महत्त्व र तरिका

खण्ड-क अध्ययन सामग्री

परिचय

प्रकृतिले प्राणीलाई जीवन र जीवन बचाई राख्ने प्राणवायु तथा अनेकौं प्रकारका खाद्यपदार्थहरू पनि निःशुल्क दिएको छ । तर भर्खर जन्मेको शिशुले प्रकृतिका कुनै पनि वस्तुहरू खान र पचाउन नसक्ने अवस्थामा हुने हुनाले, प्रकृतिले खाद्यवस्तुहरूको सारतत्त्व र उपयुक्त खाद्यवस्तु आमाको स्तनबाट दिएको हुन्छ । आमाको दुध शिशुको विकासात्मक आवश्यकता अनुरूप हुन्छ । जति मात्रामा शिशुलाई प्रोटीन, भिटामिन, तथा खनिजको आवश्यकता हुन्छ, त्यति नै मात्रा आमाको दुधमा रहेको हुन्छ । शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरू तथा गर्भको भन्दा फरक वातावरणमा समायोजन हुने शक्ति बिगौती दुधमा हुन्छ । शिशुको पेटको आकार बढेसँगै आमाको दुधको मात्रा पनि बढ्दै जान्छ । जब शिशु विस्तारै अन्य खानाहरू खान र पचाउन सक्ने अवस्थामा पुग्छ, आमाको दुध पनि घट्दै जाने हुन्छ । त्यसैले आमाको दुध शिशुको लागि प्रकृतिको उपयुक्त योजना र अमूल्य उपहार हो । आमाको दुध जस्तो खाना कुनै पनि मूल्यमा कहीं पनि किन्न पाइँदैन । आमाको दुध अमृत समान हो ।



आमाको दुधको विशेषता

- आमाको दुधमा रोगहरूसँग लड्ने, इम्युनोग्लोब्युलिन (immunoglobulin) जस्ता सबै पोषक तत्वहरू सन्तुलित मात्रामा पाइन्छ, जुन अन्य कुनै पनि दुधमा पाइँदैन ।
- आमाको दुधमा शिशुलाई पुग्ने सम्पूर्ण पौष्टिक तत्वहरू तथा पानीको मात्रा समेत रहेको हुन्छ ।
- आमाको दुध सुरक्षित हुन्छ र यसमा रोगका कीटाणुहरूले आक्रमण गर्न पाउँदैन किनकि यो आमाको स्तनबाट सधैं शिशुको मुखमा जान्छ ।

- शिशुलाई भोक लागेको आमालाई महसुस हुनासाथै आमाको दुधमा रहेको अक्सिटोसिन हर्मोन (oxytocin hormone) निस्केर आमाको दुध आफैँ बग्न थाल्छ ।
- स्तनपानले शिशु काखमा बस्न र रमाउन पाउने हुनाले, आमा र शिशुबिच बलियो सम्बन्ध स्थापित हुन्छ । स्तनपानले शिशुको बौद्धिक विकासमा सहयोग गर्छ ।
- आमाको दुध धेरै र थोरै निस्कनुमा सुत्केरी स्याहारले असर गर्छ । आमाको सकारात्मक सोच, पोषण र आरामले गर्दा दुध प्रशस्त बन्छ ।^{२६}

स्तनपानको लागि आमाको तत्परता

- शिशुको आवश्यकताअनुसार एक दिनमा १० देखि १२ पटक (२४ घण्टा दिन र रात) आवश्यकताअनुसार स्तनपान गराउनुपर्दछ । आमाको दुधमा सम्पूर्ण पौष्टिक तत्वहरू हुने हुँदा जन्मिएदेखि कम्तीमा ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनुपर्दछ । आमाको दुधमा नै शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकाले पानी पनि खुवाउनुपर्दैन । ६ महिना पूरा भएपछि बालबालिकालाई पूरक वा थप खानाको साथै कम्तीमा दुई वर्षसम्म आमाको दुध खुवाउनुपर्छ ।
- सुत्केरी आमाले साविकभन्दा थप दुईपटक पोषिलो खाना खाएमा आमाको दुध निरन्तर आउने र आफू पनि स्वस्थ रहन सहयोग गर्छ । सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना (अन्न, गेडागुडी, हरिया सागपात तरकारी तथा फलफूल, पशुपन्छीजन्य खानेकुरा) खानुपर्छ । सुत्केरीले गाह्रो काम गर्ने चिन्ता लिने, धूमपान तथा मद्यपान गर्नु हुँदैन ।
- स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ ।
- स्तनपान गराउँदा शिशुले आमाको भावना बुझ्ने हुनाले, आमाले खुसी हुने, हाँस्दै रमाउदै, जिस्कदै खुवाउनुपर्छ । जसले गर्दा शिशु पनि खुसी हुने र आमाको दुध प्रशस्त आउन सजिलो हुन्छ ।

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू

- स्तनपान गराउनु अघिपछि स्तन सफा गर्नुपर्छ र हात धुनुपर्दछ । सफा र खुकुलो लुगा लगाउनुपर्दछ ।
- आमाले स्तनलाई C (अङ्ग्रेजी अक्षरको सी आकार) आकारमा समात्नुपर्दछ । बुढी औँला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्दछ र अरू औँला स्तनको तलपट्टि हुनुपर्छ ।
- शिशुलाई काखमा राख्ने र शिशुको ढाड र टाउको अलिकति अर्को हातमाथि राखेर अलि उठाउनुपर्छ र दुध चुसाउनुपर्दछ ।
- दुध चुसाउनु पहिले शिशुलाई स्तनमा ओठले, हातले चलाउन उत्प्रेरित गर्ने जसले गर्दा दुध पग्रन्छ र शिशुले दुध चुस्न मिहेनत गर्नु पर्दैन ।

^{२६} Infant and young child feeding: model chapter for textbooks for medical students and allied health professionals. World Health Organization.

- स्तनपान गराउँदा एकपटकमा एकापट्टिको दुध पूर्ण खाली हुने गरी खुवाउनुपर्छ । अर्कोपटक अर्कोपट्टिको स्तनपान गराउनुपर्दछ, जसले गर्दा पूर्ण स्तनपान हुन्छ । दूबैतिरको आधा आधा खुवाउदा दुधमा भएको पानीको मात्रामात्र शिशुले खाने हुनाले शिशुले आवश्यक पूर्ण पोषण पाउन सक्दैन ।

- शिशुले जति दुध चुस्छ, त्यति नै बढी प्रोलाक्टिन हर्मोन निष्कासन भई दुध बन्दछ ।

- दुध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठिउँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता गर्दैन ।

- सुत्केरी आमाले ज्वानो (अजवाइन) को भोलसहित थप पोषिलो खाना खानुपर्दछ, जस्तै: दाल, गेडागुडी, दुध र अन्य तरल खानेकुरा बढी खानुपर्छ ।

- सुत्केरी भएको ४२ दिनभित्र भिटामिन ए क्याप्सुल एक मात्रा खानुपर्छ । भिटामिन ए क्याप्सुल नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकाबाट निःशुल्क उपलब्ध हुन्छ ।

- सुत्केरी भएको ४५ दिनसम्म नियमित रूपले आइरन फोलिक एसिड चक्की सेवन गर्ने र दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन हाली बनाइएको खाना खानुपर्दछ ।

- दुध नआउने, बच्चाले दुध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्पर्क गर्नुपर्दछ ।

- शिशु बिरामी छ भने पनि बारम्बार दुध खुवाउनुपर्छ । शिशुले आमाको दुध पनि खाने प्रयास नगरेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।

- स्तनपान गराउँदा आमाले शिशुतिर हेर्ने, मुस्कुराउने, बोल्ने र गीत गुनगुनाउने गर्नुपर्दछ ।

- एचआइभी सङ्क्रमित आमाले स्वास्थ्यकेन्द्रमा सम्पर्क गर्नुपर्छ । सङ्क्रमित आमाले पनि छ महिनासम्म आफ्नो शिशुलाई मात्र स्तनपान गराउनुपर्छ । त्यसपछि शिशुलाई आमाको दुधसँग पूरक खाना पनि दिनुपर्छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुपर्छ ।

- एचआइभी सङ्क्रमित आमाको स्तनका मुन्टा चर्किएका छन् वा रगत बगिरहेको छ भने स्तनपान गराउनु हुन्न । साथै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक उपचार र सरसल्लाह गर्नुपर्दछ ।

- कोभिड-१९ भएका आमाले पनि स्तनपान गराउनुपर्छ ।



स्तनपान गराउने उपयुक्त आसन तथा सठ्पक

- बालबालिकाको शरीर र मुख आमाको स्तनतिर फर्किएको हुनुपर्दछ ।
- बालबालिका आमासँग टाँसिएको हुनुपर्दछ ।
- आमाले बालबालिकाको सम्पूर्ण शरीरलाई थामेको हुनुपर्छ ।
- बालबालिकाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ ।
- स्तनको कालोभाग सबै बालबालिकाको मुखभित्र पसेको हुनुपर्छ ।
- बालबालिकाको तल्लो ओठ बाहिर फर्केको र मुख पूरा खुलेको हुनुपर्छ ।

आमाको दुध रामरी चुसेको



आमाको दुध चुसेको नमिलेको



स्तनपानबाट शिशु र आमा हुने फाइदाहरू

स्तनपानबाट आमा र शिशुमा हुने अनगन्ती फाइदाहरू छन् । यी मध्ये केही फाइदाहरू यसप्रकार छन् :

शिशुमा हुने फाइदाहरू	आमामा हुने फाइदाहरू
शिशुको मृत्यु हुने जोखिम न्यून हुन्छ	● स्तनपान गराउने आमाहरूमा पाठेघरको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
स्तनपान गर्न पाएका शिशुमा रोगबाट प्रतिरक्षा शक्ति उच्च हुन्छ ।	● स्तन क्यान्सर हुने सम्भावना कम हुन्छ ।
विरामी परेमा अरूलाई भन्दा छिटो निको हुन्छ ।	● आमालाई आराम र आनन्द महसुस हुन्छ जसले मानसिक तनाव हुँदैन ।
बालबालिकामा संवेग व्यवस्थापन वा सन्तुलन गर्ने क्षमतामा उच्च हुन्छ र मानसिक समस्यामा कमी हुन्छ ।	● आफ्नो र शिशुको सकारात्मक सम्बन्ध भएकोमा सन्तुष्टि हुन्छ ।
बौद्धिक परीक्षणमा उच्च क्षमता देखिएको छ ।	
विद्यालयको सिकाइ दर उच्च हुन्छ ।	
भविष्यमा मुटुरोग, मधुमेह, क्यान्सर, दमजस्ता रोगहरू कम मात्रामा हुन्छ । साथै दाँतसम्बन्धी समस्याहरू हुने सम्भावना कम हुन्छ ।	

स्तनपानमा घरपरिवारको भूमिका

शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु शिशुको अधिकार हो, जसलाई परिवार र राज्यले आमाले शिशुको हक सुनिश्चित गर्नुपर्दछ । राज्यले पनि आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) सम्बन्धी ऐन (२०४९) अनुसार आमाको दुधको विकल्पमा अन्य दुध बेचविखन गर्न नपाइने उल्लेख गरिएको छ । यस अधिकारलाई सुनिश्चित गर्न परिवारले निम्न भूमिका खेल्नुपर्छ ।

- बिगौती दुध शिशुको लागि खोप सरह हो । यसले शिशुलाई तातो चिसो वातावरण र रोगबाट लड्ने क्षमता बढाउँछ । त्यसैले जन्मनासाथ जतिसक्दो छिटो बिगौती दुध खुवाउनुपर्छ ।
- सुत्केरीलाई आरामगर्ने कामको बोझ कम गर्नमा परिवारको ठुलो भूमिका हुन्छ ।
- श्रीमान्ले विशेषतः काममा सघाउने, श्रीमतीलाई माया, विश्वास र आराम दिनुपर्छ ।
- ६ महिनासम्म आमाको दुधमात्र खुवाउन सहयोग गर्ने र ६ महिनादेखि कम्तीमा दुई वर्षसम्म आमाको दुधसँगै पूरक खाना पनि खुवाउन सहयोग गर्नुपर्दछ ।
- आमालाई दैनिक ५ किसिमका खानाहरू अन्य अवस्थामा भन्दा थप २ पटक खुवाउनुपर्छ ।

असल अभ्यासहरू

- आमा र शिशुलाई तेल मसाज गर्दा, आमाको दुध बन्न सहयोग हुन्छ भने शिशुको पाचनशक्ति बढ्दछ ।
- आमालाई माइत पठाउने वा सुत्केरी बस्ने चलनले आमालाई मानसिक सुरक्षा तथा आराम हुनाले दुध बन्न सहयोग हुन्छ ।

जान्नेपर्ने तथ्यहरू

- बिगौती दुध शिशुको लागि खोप सरह हो । यसले शिशुलाई तातो चिसो वातावरण र रोगबाट लड्ने क्षमता बढाउँछ । त्यसैले जन्मनासाथ जतिसक्दो छिटो बिगौती दुध खुवाउनुपर्छ ।
- आमाको दुधमा रोगहरूसँग लड्न सबै पोषक तत्वहरू तथा पानीको मात्रा पनि सन्तुलित मात्रामा पाइन्छ, जुन अन्य कुनै पनि दुधमा पाइँदैन ।
- आमाको दुध धेरै र थोरै निस्कनुमा सुत्केरी स्याहारले असर गर्छ । आमाको सकारात्मक सोच, पोषण र आरामले गर्दा दुध प्रशस्त बन्छ ।
- शिशुको आवश्यकताअनुसार एक दिनमा १० देखि १२ पटक (२४ घण्टा दिन र रात) आवश्यकताअनुसार स्तनपान गराउनुपर्दछ । जन्मिएदेखि कम्तीमा ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनुपर्दछ ।
- सुत्केरी आमाले साविकभन्दा थप दुईपटक पोषिलो खाना खाएमा आमाको दुध निरन्तर आउने र आफू पनि स्वस्थ रहन सहयोग गर्छ । सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना खानुपर्छ ।
- दुध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठिउँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता गर्दैन ।
- दुध नआउने, बच्चाले दुध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्पर्क गर्नुपर्दछ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले शिशुलाई स्तनपान गराउनुको महत्व र तरिका बताउन सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् र अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस्, साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा स्तनपान सम्बन्धी के कस्ता चलन छन् ?

माथिको प्रश्न सोधेपछि सहभागीहरूलाई बोल्न र उत्तर दिन उत्प्रेरित गर्नुहोस् । पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्‍याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्याको विश्लेषण

क्रियाकलाप

- सहभागीहरूलाई दुई समूहमा विभाजन गरेर (१) आमाको दुध प्रशस्त निकाल्ने तरिका र (२) शिशुलाई दुध खुवाउने सही तरिकाबारे छलफल गर्नुहोस् । आफूले पनि समूहमा गएर थप सिकाइदिनुहोस् । सकिन्छ भने नजिकैको स्वास्थ्यकर्मीलाई पनि कक्षामा बोलाएर मद्दत लिनुहोस् ।
- सहभागीहरूको समूह मध्येबाट दुई दुई जनालाई छनौट गर्नुहोस् र छलफल गरेका कुरा रचनात्मक तरिकाले प्रस्तुत गर्न लगाउनुहोस् ।




सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाको के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: अमृत समाज आमाको दुध मेरो पहिलो खाना हो । छ महिनासम्म मलाई अरु केही खानेकुरा चाँहिदैन ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको स्तनपानको महत्त्व र तरिका बारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- बिगौती दुध शिशुको लागि खोप सरह हो । यसले शिशुलाई तातो चिसो वातावरण र रोगबाट लड्ने क्षमता बढाउँछ । त्यसैले जन्मनासाथ जतिसक्दो छिटो बिगौती दुध खुवाउनुपर्छ ।
- आमाको दुधमा रोगहरूसँग लड्न सबै पोषक तत्वहरू तथा पानीको मात्रा पनि सन्तुलित मात्रामा पाइन्छ, जुन अन्य कुनै पनि दुधमा पाइँदैन ।
- आमाको दुध धेरै र थोरै निस्कनुमा सुत्केरी स्याहारले असर गर्छ । आमाको सकारात्मक सोच, पोषण र आरामले गर्दा दुध प्रशस्त बन्छ ।
- शिशुको आवश्यकताअनुसार एक दिनमा १० देखि १२ पटक (२४ घण्टा दिन र रात) आवश्यकताअनुसार स्तनपान गराउनुपर्दछ । जन्मिएदेखि कम्तीमा ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनुपर्दछ ।
- सुत्केरी आमाले साविकभन्दा थप दुईपटक पोषिलो खाना खाएमा आमाको दुध निरन्तर आउने र आफू पनि स्वस्थ रहन सहयोग गर्छ । सुत्केरी आमाले हरेक दिन विभिन्न प्रकारका खाना खानुपर्छ ।

- दुध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठिउँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै वान्ता गर्दैन ।
- दुध नआउने, बच्चाले दुध खान नमान्ने, स्तनका मुन्टामा घाउ भएमा स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्पर्क गर्नुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् । तर उनीहरूले गरेका योजनाहरूलाई नै प्राथमिकता दिनुहोस् ।

म आजैदेखि ६ महिना सम्मका शिशुलाई स्तनपान मात्र गराउन घरछिमेकमा सिकाउँछु ।

म आजैदेखि ६ महिना सम्मका शिशुलाई स्तनपान गर्ने सुत्केरीलाई आराम माया र प्रसस्त आहार दिन भन्छु ।

म आजैदेखि घरछिमेकमा स्तनपानको सही तरिका सिकाउँछु ।

स समीक्षा

तातो आलु खेल विधिमाफत आज सिकेका बुँदाहरू भन्न लगाउनुहोस् ।

६ महिनादेखिका बालबालिकाका लागि पूरक वा थप खाना

खण्ड-क अध्ययन सामग्री

१. पूरक खानाको आवश्यकता

बालबालिकाको उमेर बढ्दै जादाँ उनीहरूको खानाको आवश्यकता आमाको दुधले मात्र पूरा हुन सक्दैन । यसैले थप खानाको आवश्यकता हुन्छ । साथै शिशुको पाचन प्रणालीको समेत विकास भई, थप खाना पचाउन सक्ने क्षमताको विकास हुन्छ । यसैले ६ महिनादेखि पूरक खाना आवश्यक हुन्छ । पूरक खाना भन्नाले पहिले खाएकोमा थप गरी पूर्ण बनाउनु हो । त्यसैले ६ महिना पूरा भएका बालबालिकालाई पहिले खाइरहेको आमाको दुधका साथै थप खाने खानाको मात्रा बढाउँदै शिशुको आवश्यकता पूरा गर्नुपर्दछ । ६ महिनादेखि दुई वर्षका बालबालिकाकाले भोक लागेको छ भनेर भन्न सक्तैनन् । नवजात शिशुहरूले मुख चलाएर र चार महिनापछि खानेकुरातिर हेरेर तथा समाउन खोजेर, हातले इशारा गरेर आफ्नो भोक व्यक्त गर्दछन् । यी व्यवहारहरू आमाबुबा र स्याहारकर्ताले बुझ्नुपर्दछ ।

पूरक खाना खुवाउने चलन हाम्रो समुदायमा प्राचिन कालदेखि नै चलिआएको परम्परा हो । जसअनुसार बालबालिकाको पास्नी गर्ने चलन रहेको छ । विधिवत पास्नी गरेपछि



पूरक खाना सँगसँगै गर्नुपर्ने कामहरू

- परिवारको खाना तयार गर्दा दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने ।
- बालबालिका ६ महिनाको उमेर पुग्नासाथ र प्रत्येक ६-६ महिनामा थप अतिरिक्त भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधी खुवाउने ।
- बालबालिकाले खाना राम्ररी खाए नखाएको वा बालबालिकाको पोषण स्थितिमा सुधार आए नआएको हेर्न उमेरअनुसार तौल र उचाइ निरन्तर बढेको/नबढेका वृद्धि अनुगमन गर्ने ।
- पानी सधैं सफा वा उमालेर मात्र खुवाउने गर्ने ।
- पूरक खाना खुवाउँदा हरेक पटक सकेसम्म पाँच ओटा खाद्य समूह मध्येबाट खाना खुवाउने ।

बालबालिकाले खान सक्ने नरम खानाको बानी लगाउने चलन छ । बालबालिकालाई सुरुमा दुधभन्दा अलि बाक्लो लेदो खाना बनाएर विभिन्न स्वादका खानाहरूको बानी लगाउनुपर्छ । विस्तारै थोरै खानाबाट बढाउँदै लैजानुपर्छ । शिशुको पेट सानो हुने हुनाले एकैपटकमा धेरै खान सक्दैनन् र चाँडै भोकाउँछन् । त्यसैले उनीहरूलाई पटकपटक खुवाउनुपर्दछ ।

पूरक खानाको महत्व

६ महिनापछि बालबालिकालाई आमाको दुधले मात्र पोषणको मात्रा अपुग हुन्छ । यसै अवस्थामा अभिभावकले आमाका दुधले अघाईरहेको छ, भन्ने ठान्नु, नवजात शिशुहरूलाई थप खाना बनाउन सिप नहुनु, जाँगर र कर नहुनु, वा परिवार नियोजनको साधन प्रयोग नगर्दा आमा फेरी गर्भवती हुने कारणहरूले गर्दा यो उमेरपछि बालबालिका कुपोषणको शिकार हुने गरेका छन् । विभिन्न अनुसन्धानले देखाएअनुसार कुपोषणको प्रमुख कारण थप खानाको कुशल व्यवस्थापन वा आवश्यकताअनुसार शिशुले खान नपाएको भन्ने रहेको छ । नेपालमा पनि कुपोषणको उच्च दर ६ महिना देखि २ वर्षसम्मको शिशुमा रहेको छ ।^{२७} शिशुको बौद्धिक विकास २ वर्षभित्र अत्यधिक हुने र यसै अवस्थामा शिशु कुपोषणको शिकार भएमा बौद्धिक क्षमता कम भई न्यून बुद्धि वा मन्दबुद्धि हुने हुन्छ । त्यसैले शिशुलाई थोरै तर पौष्टिक नरम खाना पटकपटक खुवाउनुपर्छ ।

पूरक खाना बनाउने तरिका

पोषिलो पिठो बनाउने तरिका	
<p>चाहिने सामग्री:</p> <ol style="list-style-type: none"> १. गेडागुडी (भटमास) : १ गिलास (राम्ररी केलाई सकेपछि) २. अन्न (मकै) : १ गिलास (राम्ररी केलाई सकेपछि) ३. अन्न (गहुँ) : १ गिलास (राम्ररी केलाई सकेपछि) <p>भटमास, मकै, गहुँको सम्मिश्रण बालबालिकाको लागि निकै उपयुक्त छ, तर मकै र गहुँको ठाउँमा अन्य अन्नहरू जस्तै कोदो, जौ, चामल आदि पनि प्रयोग गर्न सकिन्छ ।</p>	<p>बनाउने तरिका:</p> <ol style="list-style-type: none"> १. भटमास, मकै, गहुँलाई भिन्दा भिन्दै राम्ररी पाक्ने गरी भुट्ने, भुट्दा धेरै डढ्न वा काँचै रहन दिनु हुँदैन, ठीक्क पाक्ने गरी भुट्नुपर्दछ । २. भुटेपछि फेरी एकपटक केलाउने र भटमासको बोक्रा खस्रो भई साना बालबालिकाले राम्रोसँग पचाउन नसक्ने हुन सक्छ, त्यसैले भटमास भुटिसकेपछि बोक्रा निकाल्नुपर्दछ । ३. भटमास, मकै, गहुँलाई अलग अलग नै मसिनो हुने गरी पिस्नुपर्दछ । यदि खस्रो भएमा जाली (चाल्नी) ले चालेर खस्रो पिठोलाई फेरि पिस्नुपर्दछ । ४. पिनेको भटमास, मकै, गहुँको पिठोलाई एउटै भाँडामा राखेर मिसाउने र राम्ररी चलाउनुपर्दछ । ५. अब पोषिलो पिठो तयार भयो यसलाई हावा नछिर्ने भाँडा/बट्टामा भण्डारण गरेर राख्नुपर्दछ ।

^{२७} National Multiple Indicator Cluster Survey 2019

पोषिलो लिठो बनाउने तरिका

आवश्यक सामग्री:

१. पोषिलो पिठो : (२५ ग्राम अर्थात् ४ चिया चम्चा)
२. पानी : आवश्यकताअनुसार/
१ चिया गिलास

तयार गर्ने तरिका:

१. उम्लिएको पानीमा पोषिलो पिठो हालेर चलाउँदै एक मिनेट सम्म पकाउनुपर्छ ।

द्रष्टव्य : यसलाई अझ पोषिलो बनाउन निम्नानुसार कार्य गर्नुपर्दछ ।

- हरियो साग : गाढा हरियो रड भएको जुनसुकै साग पनि प्रयोग गर्न सकिन्छ जस्तै: रायो, चम्सुर, पालुङ्गो, लटटे, बेथे, क्याडकुड आदि । (यसरी सागको प्रयोग गर्दा सागलाई केलाउने, सफा गर्ने, टुक्रा नपारी सिङ्गै पखाल्ने र मन तातो पानीमा १ चिया चम्चा नुन हालेर २० मिनेट राख्ने, र पछि सिलौटोमा पिसेर वा हातले सानो सानो टुक्रा पारेर अलिकति तेल हालेर पकाउने र लिठोमा मिसाउनु पर्छ (सम्भव भएसम्म साग पकाउँदा फलामको कराईमा छोपेर पकाउने) ।
- उसिनेको सखरखण्ड, अन्य फलफूल (केरा, स्याउ, अनार, सुन्तला आदि), उसिनेको अण्डा, कलेजो, घिउ पनि मिसाउन सकिन्छ ।
- नाप्नको लागि एउटै गिलास प्रयोग गर्नुहोला ।
- पोषिलो पिठोमा मकै र गहुँ शक्ति दिने खाना (कार्बोहाइड्रेट) र भटमास वृद्धि विकास गर्ने खाना (प्रोटीन) साथै अन्य फलफूल, तरकारी वा पशुजन्य खाद्य पदार्थको प्रयोग गरेपछि भिटामिन, खनिज तत्त्व ठिक मात्रामा हुने हुँदा यो निकै पोषिलो र उत्तम पूरक खाना हो ।

नोट : माथि उल्लेख गरिएको खाना घरमा एउटा बालबालिकाको लागि तयार गरिएको हो ।



पोषिलो फर्सीको खिर

चाहिने सामग्री:

- १ अण्डा : १ ओटा
- २ चिनी : स्वादअनुसार (१ चिया चम्चा भन्दा बढी नहाल्ने, फर्सी गुलियो छ भने नहाल्दा हुन्छ)
- ३ मकैको पिठो : ४ चिया चम्चा
- ४ नुन : थोरै एक चिम्टी
- ५ दुध : २ गिलास
- ६ घिउ : २ चिया चम्चा
- ७ पाकेको फर्सीको पेस्ट: २ गिलास (सकेसम्म भित्र पनि गाढा सुन्तला रडको) ।
- ८ ओखर : स्वादअनुसार

बनाउने तरिका:

- १ एउटा कचौरामा अण्डा, चिनी, र मकैको पिठो राखेर फिट्ने,
- २ अर्को भाँडामा उम्लिएर सेलाएको दुध र माथिको अण्डाको घोलमा मिसाएर चलाउने अनि पकाउने । अलि बाक्लो भएपछि आगोबाट भिकेर घिउ र फर्सीको पेस्ट वा लेदो हाल्ने र राम्ररी सबै मिसिने गरि चलाउने । नुन हालेर चलाउने,
- ३ अब त्यसमा ओखरको पिनेर वा टुक्रा खुवाउनको लागि तयार भयो ।



द्रष्टव्यः

अण्डा नभएमा दुध नै १ गिलास बढी प्रयोग गर्न सकिन्छ ।

मकैको पिठोको सट्टामा अन्य पिठो जस्तै कोदो, फापर, गहुँ आदि प्रयोग गर्न सकिन्छ ।

घिउको सट्टामा तेल प्रयोग गर्न सकिन्छ ।

ओखरको सट्टामा भटमास, फर्सीको बियाँ वा अन्य बियाँलाई भुटेर पिसेर पनि मिसाउन सकिन्छ । नाप्नको लागि एउटै गिलास प्रयोग गर्नुपर्छ । (यसमा पाटे गिलासको प्रयोग गरिएको छ) चिनी, मकैको पिठो र घिउबाट शक्ति (कार्बोहाइड्रेट) पाउने र दुध अण्डा र ओखरबाट वृद्धि विकास गर्ने खाना (प्रोटीन) पाउने अनि पाकेको फर्सीबाट शरीर सुरक्षा गर्ने तथा भिटामिन र खनिज तत्व पाउने (विशेषगरि भिटामिन ए) भएकाले बालबालिकालगायत अरूहरूको लागि पनि पोषिलो खाजा हुन्छ ।

नोट : माथि उल्लेख गरिएको मात्रामा खाना पकाउँदा ४ पाटे गिलास बराबरको खाना तयार हुन्छ ।^{२८}

पोषिलो जाउलो**चाहिने सामग्री :**

२ टेबल चम्चा चामल,
२ चिया चम्चा हरियो वा पहेँलो मुंग,
४ चिया चम्चा बोडी वा घिउ सिमी,
१ चिया चम्चा तेल वा घिउ,
२ देखि ३ कप पानी वा आवश्यकताअनुसार, बेसार, जिरा र नुन स्वादअनुसार, मसिनो हुने गरी टुक्रा पारिएको हरियो सागपात (जस्तै रायो, लट्टे, सलगम, पालुङ्गो) गाजर एकदेखि दुई चिया चम्चा मसिनो टुक्रा पारिएको मासु वा कलेजोको १ देखि २ दुई चिया चम्चा (अन्न, गेडागुडी, हरियो सागपात तथा मासुसमेत राखेर पकाइएको हुँदा जाउलो अभै थप पोषिलो बन्छ ।)

बनाउने तरिका :

आगोमा भाँडा बसालेर, घिउ तताउने र पहिले दाल र चामल एकछिन भुटेपछि, मसिनो पारेर काटेको तरकारीहरू मिसाएर केहीबेर चलाउने । कुकरको बिको लगाई सिठी लगाउने । २ वा ३ सिठी लागेपछि जाउलो पाक्छ । यसरी बनाएको जाउलो पनि शिशुलाई ६ महिना पछि खुवाउनुपर्छ । उमेरअनुसार बाक्लोपना बढाउँदै लैजानुपर्छ ।



^{२८} बृहत् पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यकर्ताहरूको लागि आधारभूत क्षमता अभिवृद्धि पुस्तिका २०७६

पोषिलो खिर

सामग्री :

एक कप दुध, २ टेबल चम्चा चामल,
एक चम्चा कोरेसोमा कोरेको फर्सी वा गाजर,
चिनी स्वादअनुसार,
एक सानो चिया चम्चा पिनेको ओखर वा काजु, एक चिया
चम्चा फलफूल (जस्तै केरा वा स्याउ वा नासपाती) को ससाना
टुक्रा पनि हाल्न सकिन्छ ।

बनाउने तरिका :

ठुलालाई पकाएको भात
पाक्नासाथै माथिका सामग्री
हालेर, दुध र थोरै घिउ हाली
फेरी सानो भाँडामा पकाउने वा
पहिले नै दुध र चामल हालेर
प्रेसर कुकरमा सिठी लगाउने
वा सानो भाँडामा पकाउनुहोस् ।

पूरक खाना खुवाउँदा ध्यान दिनुपर्ने कुरा

- उ. उमेर : उमेरअनुसार खानाको मात्रा बढाउँदै लैजानुपर्छ ।
 - प. पटक : तल प्रस्तुत गरेभै शिशुलाई पटकपटक खाना खुवाउनुपर्छ ।
 - मा. मात्रा : शिशुको उमेरअनुसार खानाको आवश्यकता पनि बढ्दै जानेहुनाले मात्रा पनि बढाउँदै जानुपर्छ ।
 - बा. बाक्लोपना/अवस्था : सुरुका दिनमा शिशुलाई पचाउन गाह्रो हुने हुनाले ठीक्क बाक्लो र उमेर बढ्दै जाँदा बाक्लोपना बढाउँदै जानुपर्छ ।
 - प्र. प्रकार : विभिन्न खाद्य समूहका खाना खुवाउनुपर्छ ।
 - स. सक्रिय वा जिम्मेवार खुवाइ : बालबालिकालाई खेलाउदै, कुराकानी गर्दै रमाइलो वातावरणमा सक्रिय रूपमा खुवाउनुपर्छ ।
 - स. सरसफाइ : सरसफाइ नभएमा रोग र सङ्क्रमण हुनेहुनाले खाने भाँडा सफा गर्नुका साथै खाना खानुअगाडि शिशुको र आफ्नो हात सफासँग धुनुपर्छ ।
- **करबल नगर्ने:** बालबालिकालाई खुवाउन सुरु गर्दा सजिलैसँग खान नमान्नासाथै छाडिदिनुपर्छ । उनीहरूलाई तोकिएको मात्रा खुवाउनका लागि रमाइलो वातावरणमा सक्रिय रूपमा खुवाउनुपर्छ । बालबालिका आफै बस्ने, समात्न सक्ने भएपछि विस्तारै बालबालिका स्वयंलाई खान प्रोत्साहित गर्नुपर्दछ ।
 - **घिउ वा तेल:** बालबालिकालाई खुवाउने खानामा घिउ वा तेलले खानालाई नरम तथा शक्तिपूर्ण बनाउँछ । शरीरलाई वातावरणसँग जोगाउने क्षमता दिन्छ । साथै चिल्लोमा घुल्ने भिटामिनहरू राम्ररी पचाउन सहयोग गर्छ ।

- **स्वाद** : २ वर्षसम्म बालबालिकालाई नुन चिनी जस्ता स्वादको आवश्यकता पर्दैन।^{२९} नुन चिनीमा पाइने पोषण उनीहरूले आमाको दुधबाट नै पाइरहेका हुन्छन्।
- नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकाबाट निःशुल्क पाइने बहुसूक्ष्म पोषक तत्व (बाल भिटा) पनि स्वास्थ्य स्वयम्सेविकाको सल्लाहअनुसार खुवाउनुपर्छ।
- बालबालिकाको नियमित रूपले स्वास्थ्य संस्थामा परीक्षण (जस्तै : तौल, उचाइ, पाखुरा जाँच आदि) गराउनुपर्दछ।
- खाना पकाउन अल्ल्छी मानेर वा अठेरो परेको भन्दै तयारी खाना, चाउचाउ, बिस्कुट खुवाउनु हुँदैन। तयारी खानाको स्वादले गर्दा घरमा बनेको खाना खान मन हुँदैन। साथै तयारी खानेकुरामा पोषक तत्वहरूको अभाव हुन्छ। यस्ता खानेकुरामा अत्यधिक नुन, चिनी वा तेल हुन्छ, जसले खाना अमन हुने तर शरीरमा पोषक तत्व कम हुन्छ।

पूरक तथा थप आहारसम्बन्धी सिफारिस गरिएका व्यवहारहरू						
उमेर (A) Age (A)	पटक (F) Frequency (F)	मात्रा (A) Amount (A)	पारसपीपता (T) Thickness (T)	पुस्तक (V) Variety (V)	सक्रिय खुवाउ (A) Active Feeding (A)	सफाई (H) Hygiene (H)
१ पुरा - ११ महिनासम्म						
१ पुरा - १२ महिनासम्म						
१२ पुरा - २४ महिनासम्म						

पूरक खानाको पटक

- **६ देखि ९ महिनासम्म** : यो उमेरका बालबालिकालाई आमाको दुधका साथै दिनमा ३ पटक पूरक वा थप खाना खुवाउनुपर्दछ। खाना सुरु गर्दा ठुलो चम्चाका २ देखि ३ चम्चाबाट सुरु गर्नु पर्छ र विस्तारै एकपटकमा १ चिया गिलास बराबरसम्म खुवाउनुपर्छ।
- **९ देखि १२ महिनासम्म** : यो उमेरका बालबालिकालाई आमाको दुधका साथै दिनमा ३ पटक पूरक वा थप खाना र एक पटक खाजा खुवाउनुपर्दछ। हरेकपटकमा १ चिया गिलास (१२५ मि.लि) बराबर खुवाउनुपर्छ।

^{२९} विश्व स्वास्थ्य सङ्गठन <https://www.who.int/news-room/fact-sheets/detail/healthy-diet>

- १२ देखि २४ महिनासम्म: यी बालबालिकालाई आमाको दुधका साथै दिनमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनुपर्छ। हरेक पटकमा २ चिया गिलास (२५० मि.लि) बराबर खुवाउनुपर्छ।

जानैपर्ने तथ्यहरू

- ६ महिनापछि बालबालिकालाई आमाको दुधले मात्र पोषणको मात्रा अपुग हुन्छ।
- कुपोषणको प्रमुख कारण थप खानाको कुशल व्यवस्थापन वा आवश्यकताअनुसार शिशुले खान नपाएको भन्ने रहेको छ। नेपालमा पनि कुपोषणको उच्च दर ६ महिनादेखि २ वर्षसम्मको शिशुमा रहेको छ।
- पूरक खाना खुवाउँदा उपमाबाप्रससमा ध्यान दिनुपर्छ।
- शिशुलाई घरमा पकाएको पोषणयुक्त खाना मात्र तोकिएकोअनुसार खुवाउनुपर्दछ। खाना पकाउन अल्छी मानेर वा अठेरो परेको भन्दै तयारी खाना, चाउचाउ, बिस्कुट खुवाउनु हुँदैन।
- नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकाबाट निःशुल्क पाइने बहुसूक्ष्म पोषक तत्त्व (बाल भिटा) पनि स्वास्थ्य स्वयम्सेविकाको सल्लाहअनुसार खुवाउनुपर्छ।
- बालबालिकाको नियमित रूपले स्वास्थ्य संस्थामा परीक्षण (जस्तै : तौल, उचाइ, पाखुरा जाँच आदि) गराउनुपर्दछ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले & महिनादेखिका बालबालिकाका लागि पूरक खानाको महत्त्व र बनाउने तरिका बताउन सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् र अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस्, साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा बालबालिकालाई कहिलेदेखि र कस्तो पूरक खाना खुवाउने चलन छ ?

माथिको प्रश्न सोधेपछि सहभागीहरूलाई बोल्न र उत्तर दिन उत्प्रेरित गर्नुहोस् । पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्‍याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्याको विश्लेषण

क्रियाकलाप

सबै मिलेर पोषिलो पिठो तयार गरौं । आवश्यक सामग्रीहरू सहभागीहरूलाई बाँडीचुँडी ल्याउन सत्र अगाडि नै खबर गर्नुहोस् । सकिन्छ भने सत्र पछि यसबाट हलुवा पकाएर सबैले मिलेर खानुहोस् । (यो क्रियाकलाप सत्र सकेपछि गर्नुहोस् ।)



सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: ६ महिना भएपछि मलाई आमाको दुधसँगै थप पौष्टिक खाना खुवाउनुस् न । अनि म स्वस्थ, सक्रिय र खुशी हुन्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्ने लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको पूरक खानाकोबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- ६ महिनापछि बालबालिकालाई आमाको दुधले मात्र पोषणको मात्रा अपुग हुन्छ ।
- कुपोषणको प्रमुख कारण थप खानाको कुशल व्यवस्थापन वा आवश्यकताअनुसार शिशुले खान नपाएको भन्ने रहेको छ । नेपालमा पनि कुपोषणको उच्च दर ६ महिनादेखि २ वर्षसम्मको शिशुमा रहेको छ ।
- पूरक खाना खुवाउँदा उपमाबाप्रससमा ध्यान दिनुपर्छ ।
- शिशुलाई घरमा पकाएको पोषणयुक्त खाना मात्र तोकिएकोअनुसार खुवाउनुपर्दछ । खाना पकाउन अल्छी मानेर वा अठेरो परेको भन्दै तयारी खाना, चाउचाउ, बिस्कुट खुवाउनु हुँदैन ।
- नजिकैको स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयम्सेविकाबाट निःशुल्क पाइने बहुसूक्ष्म पोषक तत्त्व (बाल भिटा) पनि स्वास्थ्य स्वयम्सेविकाको सल्लाहअनुसार खुवाउनुपर्छ ।
- बालबालिकाको नियमित रूपले स्वास्थ्य संस्थामा परीक्षण (जस्तै : तौल, उचाइ, पाखुरा जाँच आदि) गराउनुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई
सम्झाउनुहोस् । तर उनीहरूले गरेका योजनाहरूलाई नै प्राथमिकता दिनुहोस् ।

म आजैदेखि घरछिमेक पूरक खानाको महत्त्वबारे सिकाउँछु ।

म आजैदेखि शिशुलाई घरमा पकाएको पोषणयुक्त खाना मात्र तोकिएकोअनुसार
खुवाउँछु ।

म आजैदेखि बालबालिकाको नियमित स्वास्थ्य परीक्षण गराउँछु ।

स समीक्षा

सहभागीहरूमध्ये दुई तीन जनालाई आजको सिकेको विषयमा १ मिनेट बोल्न
दिनुहोस् ।

कुपोषणको कारण र रोकथाम

खण्ड-क अध्ययन सामग्री

१. कुपोषण के हो ?

हामीलाई बाँच्नको लागि खानाको आवश्यकता पर्दछ, खानामा पाईने तत्वहरूलाई पोषक तत्व भनिन्छ। खानाले शरीरका आन्तरिक तथा बाहिरी अङ्गहरूलाई दैनिक कार्य गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ। बालबालिकाको विकासात्मक चरण अनुरूप आवश्यक पोषक तत्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिन्छ।^{३०} कुपोषणलाई मुख्यतः तीन प्रकारमामा बाँडिएको छ।



१.१ न्यून पोषण (Under-nutrition)

पोषणले बालबालिकालाई उफ्रिन, दौडन, हिँडडुल गर्न र सधैं सक्रिय रहन सहयोग गर्दछ। पोषक तत्वहरूको कमी हुनासाथ बालबालिका अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्ने जस्ता समस्याहरू हुन्छन्। यसलाई पनि निम्न भागमा विभाजन गरिएको छ।

१.१.१ शीघ्र कुपोषण (wasting)

यो एक छोटो अवधि भित्र देखिने अवस्था हो, जुन खानाको आवश्यकतामा अचानक असन्तुलन आउनाले हुन्छ। जस्तै: वर्षात्को मौसम, भोकमरी लाग्ने मौसम, रोग, प्राकृतिक प्रकोप आदि। यस खालको कुपोषणमा अचानक बालबालिकाको तौल घट्दछ। जसमा बालबालिकाको उचाइअनुसारको तौल कम हुन्छ। विश्व स्वास्थ्य सङ्गठनले दिएको बाल वृद्धिको मापदण्ड अनुरूप उचाइअनुसार तौलको तालिकासँग दाँजेका आधारमा हुनु वा तौल रेखा ओह्लालो लाग्दै जानु हो। शीघ्र कुपोषणलाई पनि थप दुई भागमा वर्गीकरण गरीएको छः।

क. मध्यम शीघ्र कुपोषण (Moderate Acute Malnutrition-MAM)

ख. कडा शीघ्र कुपोषण (Severe Acute Malnutrition-SAM)

^{३०} <https://www.who.int/news-room/fact-sheets/detail/malnutrition>

शीघ्र कुपोषणका लक्षणहरू

- बालबालिकामा फुर्तिलोपनमा कमी हुने,
- सामान्य प्रतिक्रियाहरू नदेखाउने,
- सामान्य भन्दा दुब्लो देखिने,
- बालबालिका कमजोर देखिने, थाक्ने, भोक्राउने,
- बिरामी भइरहने, पखाला लागिरहने,
- छाला, कपाल फुस्रो, कत्ला पर्ने, फुटेको र चमकविहीन हुने,
- अनुहार ख्याउटे चाउरिएको, हात खुट्टा सिकुटे देखिने (सुकेनास),
- अनुहार फुलेको गोलाकार, हातको कुइनामुनी र खुट्टाको घुँडामुनि सुन्निने, गिजा रातो भइ सुन्निने र खाँदा, छुँदा रगत आउने

क) मध्यम शीघ्र कुपोषण: यस्ता बालबालिकामा रोइरहने, खाना खान मन नगर्ने, खाना पचाउन नसक्ने जस्ता समस्याहरू देखापर्छ। मासिक तौल मापन गर्दा आवश्यक भन्दा कम हुने हुन्छ। यी बालबालिकालाई खानाबाट पोषणको मात्रा मिलाई उपचार गर्न सकिन्छ। तर गाउँघरमा विशेषतः रुन्चे लागेको भनेर स्थानीय उपचारहरू गर्ने चलन पनि छ। त्यसले गर्दा शिशु भन् खतरापूर्ण अवस्थामा पुग्दछ।

ख) कडा शीघ्र कुपोषण: कडा शीघ्र कुपोषण अत्यन्त खतरनाक हुन्छ। यसले बालबालिकाको मृत्यु हुने जोखिम बढी हुन्छ। यस्तो कुपोषण खानाबाट मात्र समाधान गर्न सकिँदैन। मेडिकल सहयोगको आवश्यकता हुन्छ। अति शीघ्र कुपोषण भएका बालबालिकाको मृत्यु हुने जोखिम अन्यको दाँजोमा बढी हुन्छ।

मरासमस : यस्ता बालबालिका सधैं रोइरहने चिड्चिडे हुने, अनुहार चाउरी परेर बुढाबुढीको जस्तो हुने, शरीरमा मासुको मात्रा नभई हाड र छालामात्र देखिने र छाला हड्डीमा टाँसिने हुन्छ। कपालको रङ कैलो तथा अलिकति तान्दा पनि भर्ने, भ्रुवापखाला तथा अन्य समस्याहरू देखिने हुन्छ। यसलाई बोलिचालीको भाषमा सुकेनास पनि भनिन्छ।



क्वासिर्वकर : यो पनि कडा खालको शीघ्र कुपोषणका अवस्था हो। यसमा बालबालिकाको शरीर सुन्निने, पानी भरिएको जस्तो अनुहार र हातगोडाहरू देखिन्छ। साथै यस्ता बालबालिका रोइरहने र धेरै कम तौल भएको अवस्था हो।

मरास्मस क्वासिर्वकर : यसमा दुबै खालको शीघ्र कुपोषणका लक्षणहरू देखिन्छ। यसमा पनि बालबालिका चिड्चिडे, रोइरहने, खाना नपच्ने आदि लक्षणहरू देखिन्छ।

१.१.२ दीर्घ कुपोषण

दीर्घ कुपोषणमा लामो समयसम्म कम तौल तथा मध्यम शीघ्र कुपोषणको अवस्था रही बालबालिकाको तोकिएअनुसारको उचाइमा वृद्धि हुँदैन। दीर्घ कुपोषणलाई होचोपना (Stunting) पनि भन्ने गरिन्छ। वृद्धिमा अवरोध भएको प्रभावले बालबालिकाको शारीरिक तथा मानसिक वृद्धि र विकासमा नकारात्मक प्रभावपर्दछ। महिनौ वा वर्षौसम्म वृद्धि प्रक्रियामा अवरोध आउनाले बुद्धि विकासमा पनि अवरोध आउँछ।



१.२ सूक्ष्म पोषक तत्वको कमी (Micronutrient Deficiency)

सूक्ष्म पोषक तत्व भन्नाले खानामा पाईने भिटामिन तथा खनिज तत्वहरू हुन्। यसले शरीरको आन्तरिक स्वचालित अङ्गहरूको कार्यलाई सन्तुलित गर्ने, रगत बनाउने र कार्य गर्ने, हर्मोनको मात्राहरू सन्तुलन गर्ने, रोगसँग लड्ने क्षमताहरू वृद्धि गर्ने कार्य गर्दछ। सामान्यतया नेपालमा अभाव देखिने सूक्ष्म पोषक तत्वहरूमा भिटामिन ए, आयोडिन, जिङक र आर्इरन पर्दछन्। सूक्ष्म पोषक तत्वको अभावबाट रतन्धो, रक्तअल्पता, गलगाँड तथा अन्य सङ्क्रमणहरू हुन्छ।

१.३ मोटोपना

बालबालिकामा उचाइअनुसार हुनुपर्ने तौलभन्दा उच्च रहेको अवस्थालाई मोटोपना भन्ने बुझिन्छ। मोटोपना बालबालिकालाई तयारी खानामा जोड दिने, शारीरिक सञ्चालनमा कमी र वंशाणुगत कारणले हुन्छ। यस्तो खालको कुपोषणले बालबालिकालाई मधुमेह, मुटरोग तथा क्यान्सर आदि हुने सम्भावना हुन्छ।

२. कुपोषणको पहिचान

कुपोषणको पहिचान विभिन्न तरिकाबाट गर्न सकिन्छ। शरीरको मापन गरेर, शरीरको लक्षणहरू हेरेर, खाना खाएको रेकर्ड राखेर र ल्याबमा परीक्षण गरेर कुपोषण पत्ता लगाउने मुख्य तरिका हुन्। यस मध्ये सबैभन्दा सरल तरिका लक्षण अवलोकन गरेर र शरीरको मापन गरेर तोकिएको स्तरमा दाँजेर पत्ता लगाउनु हो। यसबाट कम तौल वा शीघ्र कुपोषण सजिलै थाहा पाउन सकिन्छ, भने सूक्ष्म पोषण तत्वको कमीलाई ल्याब परीक्षण नै आवश्यक हुन्छ।

विशेषगरी गर्भावस्थाको समयमा शिशुको तौल छिटो बढ्छ। यो अवधिमा नियमित रूपमा समयमा तौल अनुगमन र मापन गरेर पोषणको स्थिति पहिचान गर्नुपर्दछ। गर्भावस्थाको चौथो महिना, छैठौँ महिना, आठौँ महिना र नवौँ महिनामा तौलको आधारमा शिशुको वृद्धि सामान्य वा असामान्य अनुमान गरिन्छ।


२.१. वृद्धि अनुगमन

नियमित रूपमा बालबालिकाको वृद्धि विकास थाहा पाउन गरिने प्रक्रियालाई वृद्धि अनुगमन भनिन्छ । यसमा नियमित रूपमा उमेरअनुसार तौल बढे नबढेको अनुगमन गरिन्छ । शिशु जन्मेदेखि कम्तीमा २ वर्षसम्म प्रत्येक महिना वृद्धि अनुगमन गर्नुपर्दछ । वृद्धि अनुगमनको विस्तृत प्रक्रिया निम्नानुसार छ :

उमेर अनुसारको तौल तालिका		उमेर अनुसारको उचाई तालिका	
उमेर	तौल वृद्धि	उमेर	उचाई
० - ६ महिना	२० ग्राम प्रति दिन	जन्मदेखि	५० से.मी.
७ - १२ महिना	१५ ग्राम प्रति दिन	१ वर्षसम्म	धप २५ से.मी.
२ वर्ष सम्म	२.५ के.जी. प्रति वर्ष	२ वर्षसम्म	धप १२.५ से.मी.
२ देखि ५ वर्ष सम्म	२ के.जी. प्रति वर्ष	२ देखि ५ वर्ष सम्म	धप ६ - ८ से.मी. प्रति वर्ष

नोट: साधारणतय ६ महिनामा जन्मेको २ गुणा, १ वर्षमा ३ गुणा, २ वर्षमा ५ गुणा तौल वृद्धि हुने गर्छ ।

- मासिक पोषण मापन गर्ने, रेकर्ड राख्ने र रेकर्डहरूको तुलनात्मक विश्लेषण गर्नुपर्दछ ।
- बालबालिकाको तौल परीक्षण गरी बाल स्वास्थ्य कार्डको तालिकाअनुसार रेकर्ड राख्नुपर्दछ । कार्डको चिह्नअनुसार तौल रेखा उक्लदै जानुपर्दछ ।
- चित्रमा दुईओटा रेखा उकालो लागेको देखिन्छ । उकालो लागेको रेखाको बिचबाट निरन्तर उकालो लाग्दै जानुपर्छ ।
- यसको लागि स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्य स्वयम्सेविकाको सहयोगमा बालबालिकाको तौल, लम्बाई, उचाइ पाखुराको नाप लिएर रेकर्डमा राख्नुपर्छ ।
- उनीहरूको सहयोगमा कुपोषणको अवस्था निकर्ण गरी उपचार गर्ने खानामा परिवर्तन गर्ने वा सबै ठिक भए सोहिअनुसार निरन्तरता दिने गर्नुपर्दछ ।



कुपोषण हुनुका कारणहरू

- जन्मजात कुपोषण
- पौष्टिक खाद्य, खानाबारे अज्ञानता
- गर्भावस्थामा आमाले पोषक तत्व सहितको खाना खान नपाउनु, नखानु
- पौष्टिक खाना वा आहारको अपर्याप्तता, अभाव, भोकमरी

- भिटाभिन तथा खनिज पदार्थको कमी
- अस्वस्थ वातावरणको असर
- विषादीयुक्त खाद्य, तयारी खानाको अधिक उपभोग
- समयमा स्वास्थ्य स्याहार र सेवा नपाउनु
- बिरामी पर्नु, जस्तै शिशु बालबालिकालाई दीर्घ भ्रुडापखाला, निमोनिया र बारम्बार बिरामी भइराख्नु आदि

कुपोषणका रोकथाम

- किशोरावस्थामा भएको कुपोषण (रक्त अल्पता तथा अन्य) को रोकथाम उचित पौष्टिक खानाको उपभोगबाट सम्भव छ ।
- गर्भावस्थापूर्व स्वास्थ्य जाँच तथा हानिकारक मद्यपान, धूमपान र औषधीको सेवनमा नियन्त्रण गरेर रोकथाम गर्न सकिन्छ ।
- गर्भावस्थामा सिफारिस गरीएबमोजिम नियमित स्वास्थ्य जाँच गराउँदा कुपोषण व्यवस्थापन गर्न सकिन्छ ।
- गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की, नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन् ।
- जन्मनासाथ बिगौती (पहेलो) दुध खुवाउने, छ महिनासम्मका शिशुलाई पूर्ण स्तनपान अनिवार्य गराउने, छ महिना पछि पूरक खाना खुवाउनाले पनि कुपोषणको सम्भावना कम हुन्छ ।
- हरेक महिना शिशुको वृद्धि अनुगमन गरी शिघ्र कुपोषण पहिचान र स्थानीय पौष्टिक आहार उपभोग गरेर कुपोषणबाट जोगिन सकिन्छ ।
- खाना खानु अघि र पछि, दिसापिसाब गरेपछि साबुनपानीले मिचिमिची हात धुनुपर्दछ र फोहरबाट सर्ने रोगबाट सुरक्षित हुनुपर्दछ ।
- रोग तथा सङ्क्रमणबाट आमा र शिशुलाई जोगाउनुपर्दछ ।
- कुपोषण पहिचान भएको शिशु र बालबालिकालाई स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्य संस्थामा उपचार गराउनुपर्दछ ।
- शिशु, बालबालिकामा हुने कुपोषण रोकथामका लागि विभिन्न कार्यक्रम लागु भएका छन् जसबाट फाइदा लिन सकिन्छ । ती कार्यक्रमहरू : मातृशिशु तथा बाल्यकालीन पोषण, बालअनुदान कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम, आपत् कालीन अवस्थामा गरिने पोषणसम्बन्धी प्रतिकार्य र पुनर्लाभ कार्यक्रम आदि हुन् ।

कुपोषणको असर

- गर्भ तुहिने,
- समय पूर्व जन्म हुने,
- कम तौल र उचाइको जन्म,
- सुस्त वा मन्द बुद्धि हुने,
- शारीरिक, बौद्धिक अपाङ्गता हुने,
- छिटै सङ्क्रमण हुने वा बिरामी हुने,
- भ्रुडापखाला हुने,
- खाना नपच्ने,
- बालमृत्यु हुने

असल खानपान सम्बन्धी सन्देशहरू



(स्रोत: कृषि विकास कलेज तथा स्वास्थ्य कलेज (२०७३))

जान्नैपर्ने तथ्यहरू

- बालबालिकाको विकासात्मक चरण अनुरूप आवश्यक पोषक तत्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिन्छ ।
- कुपोषणको पहिचान विभिन्न तरिकाबाट गर्न सकिन्छ । शरीरको मापन गरेर, शरीरको लक्षणहरू हेरेर, खाना खाएको रेकर्ड राखेर र ल्याबमा परीक्षण गरेर कुपोषण पत्ता लगाउने मुख्य तरिका हुन् ।
- विशेषगरी गर्भावस्थाको समयमा शिशुको तौल छिटो बढ्छ । यो अवधिमा नियमित रूपमा समयमा तौल अनुगमन र मापन गरेर पोषणको स्थिति पहिचान गर्नुपर्दछ ।
- नियमित रूपमा बालबालिकाको वृद्धि विकास थाहा पाउन गरिने प्रक्रियालाई वृद्धि अनुगमन भनिन्छ । यसमा नियमित रूपमा उमेरअनुसार तौल बढे नबढेको अनुगमन गरिन्छ । शिशु जन्मेदेखि कम्तीमा २ वर्षसम्म प्रत्येक महिना वृद्धि अनुगमन गर्नुपर्दछ ।
- गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन् ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले कुपोषणको कारण बुझेर रोकथाम गर्ने उपाय भन्नु सक्नेछन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स) सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् । सहजकर्ताले अभिभावकहरूसँग निम्नानुसार छलफल गर्नुहोस् ।



हाम्रो समुदायमा कुपोषणबाट बच्न के कस्ता खानपानका चलन छन् ?
हाम्रो समुदायमा कुपोषित बालबालिका कतिको छन् ?

माथिको प्रश्न सोधेपछि सहभागीहरूलाई बोल्न र उत्तर दिन उत्प्रेरित गर्नुहोस् । पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोलेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्‍याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स) समस्याको विश्लेषण

क्रियाकलाप

बालबालिकालाई आवश्यक पोषणयुक्त खानाको चित्र बनाऔं ।

सामग्री : चार्टपेपर र मार्कर

विधि : अभिभावकहरूलाई ६ देखि १२ महिना, १३ देखि २४ महिना, २५ देखि ४८ महिना, ४९ देखि ९६ महिनाको चार समूहमा विभाजन गर्नुहोस् । यी उमेर समूहलाई एक दिनमा खुवाउनुपर्ने उपयुक्त खाद्य समूहको चित्र कोर्न लगाउनुहोस् । जस्तोसुकै चित्र बनाएपनि प्रशंसा गरेर प्रोत्साहित गर्नुहोस् । सकिन्छ भने नजिकैका महिला स्वास्थ्य स्वयम्सेविकाबाट यस सत्र सञ्चालनका लागि सहयोग लिनुहोस् ।

चित्र कोरिसकेपछि आफ्ना बालबालिकालाई कतिको पोषणयुक्त खाना खुवाएका छन् छलफल गराउनुहोस् ।




सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मलाई आमाको गर्भमा रहँदादेखि नै कुपोषण हुनबाट जोगाउनुहोस् ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको कुपोषणका कारण र रोकथाम बारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :

- बालबालिकाको विकासात्मक चरण अनुरूप आवश्यक पोषक तत्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिन्छ ।
- कुपोषणको पहिचान विभिन्न तरिकाबाट गर्न सकिन्छ । शरीरको मापन गरेर, शरीरको लक्षणहरू हेरेर, खाना खाएको रेकर्ड राखेर र ल्याबमा परीक्षण गरेर कुपोषण पत्ता लगाउने मुख्य तरिका हुन् ।
- विशेषगरी गर्भावस्थाको समयमा शिशुको तौल छिटो बढ्छ । यो अवधिमा नियमित रूपमा समयमा तौल अनुगमन र मापन गरेर पोषणको स्थिति पहिचान गर्नुपर्दछ ।
- नियमित रूपमा बालबालिकाको वृद्धि विकास थाहा पाउन गरिने प्रक्रियालाई वृद्धि अनुगमन भनिन्छ । यसमा नियमित रूपमा उमेरअनुसार तौल बढे नबढेको अनुगमन गरिन्छ । शिशु जन्मेदेखि कम्तीमा २ वर्षसम्म प्रत्येक महिना वृद्धि अनुगमन गर्नुपर्दछ ।

- गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन् ।

स) सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् । तर उनीहरूले गरेका योजनाहरूलाई नै प्राथमिकता दिनुहोस् ।

म आजैदेखि घरछिमेकमा वृद्धि अनुगमनको प्रवर्धन गर्छु ।

म आजैदेखि बालबालिकालाई ६ महिनासम्म आमाको दुधमात्र र त्यसपछि स्थानीय रूपमा पाइने विभिन्न खाद्य समूहका पूरक खाना खुवाउँछु ।

म आजैदेखि कुपोषण लक्षण देखिने बालबालिकाका परिवारलाई आफूले बुझेका कुराहरू बताउँछु ।

स) समीक्षा:

क्रियाकलापकोलागि बनाइएका समूहलाई पालैपालो आजको विषयसम्बन्धी प्रश्न बनाई अर्को समूहले उत्तर दिने गरी समीक्षा गराउनुहोस् ।

सुरक्षित पानीको महत्व

खण्ड-क अध्ययन सामग्री

पानीको महत्व

पानी बिनाको जीवन सम्भव हुँदैन । पानीले जीवनको रक्षा पनि गर्दछ । जन्मपछि ६ महिनासम्म शिशुलाई पानीको आपूर्ति आमाको दुधबाट नै हुन्छ । किनभने, आमाको दुधमा पौष्टिक तत्वबाहेक ८० प्रतिशत भन्दा बढी पानीको मात्रा हुन्छ ।^{३१} बालबालिकालाई ६ महिना पुगेपछि पूरक खाना र पानीको आवश्यकता हुन्छ । ६ महिनापछि पानीको आपूर्ति आमाको दुध, गाई-भैंसीको दुध, दाल आदिबाट हुने गर्दछ । यसको साथै उनीहरूको शरीरलाई आवश्यक पानी पनि पिउन दिनुपर्दछ । सामान्यतः बालबालिकाको शरीरमा ६ महिनादेखि १ वर्षसम्म ७४ प्रतिशत, १ देखि १२ वर्षसम्म ६० प्रतिशत पानीको मात्रा हुन्छ ।^{३२} त्यसैले यसको सन्तुलन गर्न पनि पानी आवश्यक छ ।



पानीले शरीरको तापक्रमलाई सन्तुलन राख्न र शरीरको विभिन्न अङ्गहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ । शरीरका संवेदनशील अङ्गहरू, जस्तै मस्तिष्क, मुटु, फोक्सो, किडनी, आँखाको सञ्चालनका लागि पनि पानी आवश्यक हुन्छ । बालस्वास्थ्य विज्ञहरूका अनुसार मौसम अनुसार एकदेखि पाँच वर्षका बालबालिकाले दिनमा ५ देखि ७ गिलास (एकदेखि साढे एक लिटर) पानी पिउनुपर्ने हुन्छ । बिरामी र भ्रूणपखाला लागेमा बढी भ्रूल पदार्थ र पानी पिउन दिनुपर्दछ ।

बालबालिकालाई सुरक्षित पिउने पानी दिनुपर्छ । पानी नाङ्गो आँखाले हेर्दा सफा भएपनि दूषित हुन सक्छ । यसमा आँखाले नदेखिने हानिकारक जीवाणुहरू हुन सक्छन् । यी जीवाणुले शिशु, बालबालिकालाई छिट्टै र बढी असर गर्दछ । त्यसैले दूषित पानी पिउनु हुँदैन । विशेषगरी धमिलो, गन्ध आउने, रङ्ग भएको पानी बढी दूषित हुन सक्छन् । दूषित पानीमा विषाणु, कीटाणु र परजीवीहरू, रसायन, मलमूत्र आदि मिसिएको हुन्छ । पानी पिउदाँ गर्दा यस्ता जीव र वस्तुहरूसमेत खाइन्छ । यसको असर आन्द्रा, रगत र अन्य अङ्गहरूमा पर्दछ । खानेपानीमा शरीरलाई हानि गर्ने विषाणु, कीटाणु र परजीवीहरू भए, पानीबाट सार्ने रोगहरू भ्रूणपखाला, जुका, आउँ, टाइफाइड, जन्डिस, आदि हुन्छ भने, हानिकारक रसायन भए दीर्घकालमा छाला, फोक्सो तथा मुत्रासयको क्यान्सर समेत हुन सक्छ ।

^{३१} Breastfeeding - WHO | World Health Organization <https://www.who.int> >

^{३२} <https://www.medicalnewstoday.com> > articles > what-percentage of water

अभिभावकले आफ्ना बालबालिकालाई धारा, कुवा, खोलाजस्तो पानीको स्रोतमा फोहोर फाल्नु, दिसापिसाब गर्न नहुने कुरा सिकाउनुपर्दछ ।

पानी शुद्ध हुनु जति आवश्यक छ, यसको प्रयोग पनि सही तरिकाले पनि गर्नुपर्दछ । शिशु र बालबालिकालाई पानी खुवाउँदा, प्रयोग गर्नु अघि मिचिमिची साबुनपानीले हात धुने र खाने पिउने भाँडाकुँडा (कप, गिलास, चम्चा आदि) सफा गर्नुपर्दछ । बालबालिकालाई बालस्याहार केन्द्र, प्रारम्भिक बालविकास तथा शिक्षा वा बालविकास केन्द्र तथा विद्यालय पठाउँदा पनि सुरक्षित पानीको व्यवस्था भएको सुनिश्चित गर्नुपर्दछ ।

पानी शुद्धीकरण गर्ने उपाय

हामीले पिउने पानीलाई विभिन्न तरिका अपनाएर शुद्ध गर्न सकिन्छ । केही तरिकाहरू निम्नानुसार छन् :

(क) **उमाल्ने** : कम्तीमा तीन मिनेटसम्म पानी उमालेर सफा भाँडामा छोपेर राख्नुपर्दछ । पानी उमाल्दाखेरी जीवाणुहरू नष्ट हुन्छन् र पिउन योग्य हुन्छ ।



(ख) **फिल्टर** : पानीलाई फिल्टर गर्न मिल्ने भाँडामा राखेर शुद्ध गरेर पिउन सकिन्छ ।



(ग) **क्लोरिन औषधी हालेर** : बजारमा पाइने विभिन्न क्लोरिन औषधी (जस्तै : पियूष, पियूर आदि) निर्देशनअनुसार प्रयोग गरेर शुद्ध गर्न सकिन्छ ।



(घ) **सोडिस** : पानीलाई सफा पारदर्शी प्लाष्टिकको बोतलमा हाली चहकिलो घाममा राखी सौर्य उर्जा (बैजनीकरण)द्वारा पानी शुद्धीकरण गर्ने विधिलाई सोडिस (Solar Disinfection: SODIS) विधि भनिन्छ । सोडिसका लागि निम्न विधि अपनाउनुपर्दछ ।



१. केही सफा प्लाष्टिक बोतलहरूमा तीन चौथाइ पानी भर्ने र पानीमा प्रशस्त हावा (अक्सिजन) प्रवेश गराउन बोतलहरू हल्लाउनुपर्छ । यसले शुद्धीकरण प्रक्रियालाई सहयोग गर्छ । त्यसपछि बोतलहरूमा बाँकी पानी भर्ने र बिको लगाउनुपर्दछ ।

२. पानी धेरै धमिलो (बाक्लो) छ भने कफी फिल्टर वा सुती कपडालाई चारपटक दोबारेर पानी छान्नुपर्छ । सोडिस विधिले ज्यादै धमिलो (बाक्लो) पानीको उपचार राम्ररी नहुन सक्छ र बैजनीकरणले यस्ता पानीमा हुने परजीवी तथा विषाणु नष्ट नहुन सक्छन् ।

३. यसपछि भरिएका बोतललाई कम्तीमा ६ घण्टासम्म सूर्यको प्रत्यक्ष प्रकाशमा राख्नुपर्छ । बोतललाई घामतिर ढल्काएर राख्नाले (घरको छतमा) वा घाममा राख्दा पानीको तापमान बढाउन मद्दत गर्ने हुनाले यो प्रक्रिया प्रभावकारी हुन्छ ।

४. चर्को घाम नलाग्ने वा बादल लागेको ठाउँमा पानीलाई शुद्ध पार्न दुई दिन लाग्न सक्छ ।

मौसमी अवस्था	न्यूनतम उपचार अवधि
घाम लागेको (५० प्रतिशतभन्दा कम बादलले ढाकेको)	६ घण्टा
बादलले ढाकेको (५०-१०० प्रतिशत बादलले ढाकेको, वर्षा थोरै भएको र हुँदै नभएको)	२ दिन
निरन्तर वर्षा	पानी शुद्धीकरण नहुने हुँदा अर्कै तरिका प्रयोग गर्ने

जान्नेपर्ने तथ्यहरू

- पानीले शरीरको तापक्रमलाई सन्तुलन राख्न र शरीरको विभिन्न अङ्गहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ । शरीरका संवेदनशील अङ्ग, जस्तै मस्तिष्क, मुटु, फोक्सो, किडनी, आँखाको सञ्चालनका लागि पनि पानी आवश्यक हुन्छ ।
- मौसमअनुसार एकदेखि पाँच वर्षका बालबालिकाले दिनमा ५ देखि ७ गिलास (एक देखि साढे एक लिटर) पानी पिउनुपर्ने हुन्छ । बिरामी र भ्रूणपखाला लागेमा बढी भोल पदार्थ र पानी पिउन दिनुपर्दछ ।
- अभिभावकले आफ्ना बालबालिकालाई धारा, कुवा, खोलाजस्तो पानीको स्रोतमा फोहोर फाल्न, दिसापिसाब गर्न नहुने कुरा सिकाउनुपर्दछ ।
- पानी शुद्ध हुनु जति आवश्यक छ, यसको प्रयोग पनि सही तरिकाले पनि गर्नुपर्दछ । शिशु र बालबालिकालाई पानी खुवाउँदा, प्रयोग गर्नु अघि मिचिमिची साबुनपानीले हात धुने र खाने पिउने भाँडाकुँडा सफा गर्नुपर्दछ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले सुरक्षित पानीको महत्त्व तथा पानी शुद्ध गर्ने तरिकाहरू बताउन सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् र अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस्, साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा सुरक्षित पानीको उपलब्धता कस्तो छ ?
हामी कसरी पानीलाई शुद्ध गरेर खाउँछौं ?

माथिको प्रश्न सोधेपछि सहभागीहरूलाई बोल्न र उत्तर दिन उत्प्रेरित गर्नुहोस् । पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्‍याएर उहाँले भन्नुभए जस्तै अरू थपकुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्याको विश्लेषण

क्रियाकलाप

सहभागीहरूलाई ४ समूहमा विभाजन गरेर उमाल्ने, फिल्टर, क्लोरिन औषधी हाल्ने, सोडिस विधि गरेर देखाउन लगाउनुहोस् ।

यसका लागि आवश्यक सामग्री उपलब्ध नभएको अवस्थामा केही विधिमात्र भएपनि गराउन लगाउनुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।



निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: आमाको दुधपछि मेरो जीवनको आवश्यकता स्वच्छ पानी हो । मलाई सफा पानी पिलाउनु भए मात्र म स्वस्थ हुन्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको सुरक्षित पानीको महत्त्व बारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- पानीले शरीरको तापक्रमलाई सन्तुलन राख्न र शरीरको विभिन्न अङ्गहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ । शरीरका संवेदनशील अङ्ग, जस्तै मस्तिष्क, मुटु, फोक्सो, किडनी, आँखाको सञ्चालनका लागि पनि पानी आवश्यक हुन्छ ।
- मौसमअनुसार एकदेखि पाँच वर्षका बालबालिकाले दिनमा ५ देखि ७ गिलास (एक देखि साढे एक लिटर) पानी पिउनुपर्ने हुन्छ । बिरामी र भाडापखाला लागेमा बढी भोल पदार्थ र पानी पिउन दिनुपर्दछ ।
- अभिभावकले आफ्ना बालबालिकालाई धारा, कुवा, खोलाजस्तो पानीको स्रोतमा फोहोर फाल्न, दिसापिसाब गर्न नहुने कुरा सिकाउनुपर्दछ ।
- पानी शुद्ध हुनु जति आवश्यक छ, यसको प्रयोग पनि सही तरिकाले पनि गर्नुपर्दछ । शिशु र बालबालिकालाई पानी खुवाउँदा, प्रयोग गर्नु अघि मिचिमिची साबुनपानीले हात धुने र खाने पिउने भाँडाकुँडा सफा गर्नुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् । तर उनीहरूले गरेका योजनाहरूलाई नै प्राथमिकता दिनुहोस् ।

म आजैदेखि म घरपरिवारमा सबैलाई पानी शुद्ध बनाएर मात्र खान लगाउँछु ।

म आजैदेखि बालबालिकालाई खानेपानीमा फोहोर फाल्न, धारा, कुवा, खोला जस्तो पानीको स्रोतमा फोहोर गर्नु हुँदैन भनेर सिकाउँछु ।

म आजैदेखि ६ महिना माथिका बालबालिकालाई सुरक्षित पानी खाने बानी लगाउँछु ।

स समीक्षा

सहभागीमा कुनै एउटा रङको (जस्तै निलो) लुगा लगाउने एक दुईजनालाई हात उठाउन लगाई आजका मुख्य सिकाइबारे बताउन लगाउनुहोस् ।

व्यक्तिगत तथा वातावरणीय सरसफाइ

खण्ड-क अध्ययन सामग्री

सरसफाइको आवश्यकता

व्यक्तिगत सरसफाइ : व्यक्तिगत सरसफाइ भन्नाले साधारणतः शरीरका विभिन्न अङ्ग र पूरा शरीरको सफाइ भन्ने बुझाउँछ, जस्तै : हातमुख धुने, दाँत माफ्ने, कपाल कोर्ने, आँखा सफा गर्ने । अभिभावकले आफ्नो र आफ्नो बालबालिकाको व्यक्तिगत सरसफाइ दैनिक गर्ने काम मध्येको प्रमुख काम मानिन्छ । व्यक्तिगत सरसफाइको अभावमा निद्रा र खानपिनमा अरूचि हुने मात्र नभई, उनीहरूको वृद्धि विकासमा समेत अवरोध आउँछ । सरसफाइबाट बालबालिकालाई विभिन्न रोग जस्तै, आँखा पाक्ने, दाँत किरा लाग्ने, जुम्रा चाया पर्ने, दाद, लुतो, छालाको ढुसी, किर्ना, जुका, रुघाखोकी आदिबाट बचाउन सकिन्छ ।




वातावरणीय सरसफाइ : फोहोर वातावरण, धुलो माटोमा विभिन्न रोगका कीटाणुहरू हुन्छन् । भिँगा जस्ता किराहरूबाट रोगका कीटाणुहरू खानेकुरामा मिसिन्छन् र हामीलाई रोग लाग्छ । बालबालिकालाई पनि फोहोरमा खेलन र फोहोर खेलौना, कपडा तथा अन्य वस्तु दिनुहुँदैन । उनीहरूले फोहोर ठाउँमा खेल्दा फोहोरका कीटाणुहरू हात तथा शरीरमा फैलिन्छन् र रोग लाग्ने हुन्छ । यसैगरी खुला ठाउँमा दिसापिसाब गर्नु रोगका कीटाणुको घर हो । त्यसैले शौचालयमा मात्र दिसापिसाब गर्ने गर्नुपर्दछ र शौचालयलाई सफा राख्नुपर्छ । घर वरिपरि फोहोर पानी जम्न दिनु हुँदैन । फोहोर पानीमा लामखुट्टे हुर्कन्छ र लामखुट्टेले पनि विभिन्न किसिमका रोगहरू सार्छ ।



सरसफाइमा अभिभावकको भूमिका


- दिसा धुँदा, बालबालिकाको दिसा धोइदिँदा, खेतबारीमा काम गर्दा, फोहोर मैला, धुलोमाटोमा काम गर्दा हाम्रो हातमा रोगका कीटाणु टाँसिएका हुन्छन् । त्यसैले शौचालयको प्रयोग गरिसकेपछि, बाहिर गएर आएपछि, फोहोर छोएपछि, खाना खानु वा पकाउनुअघि साबुनपानीले मिचिमिची हात धोएर देखाउने र सँगै धुनुपर्छ ।
- घरबाहिर शौचालय जाँदा चप्पल/जुताको प्रयोग गर्न लगाउनुपर्दछ ।
- अभिभावक र बालबालिकाले सधैं शौचालय प्रयोग गर्ने र खुला ठाउँमा दिसापिसाब गर्नु हुँदैन । दिसापिसाब गरेपछि हात नधुँदा खाना र पानी प्रदूषित हुन्छ । प्रदूषित खाना र पानीले विशेष गरी पाँच वर्षमुनिका बालबालिकालाई छिट्टै भन्दापखाला लाग्छ ।
- वातावरणीय सरसफाइ अभिभावक आफैँले पनि गर्नुपर्दछ र बालबालिकालाई पनि सिकाउनुपर्दछ ।
- गर्भवती महिलाले आफ्नो व्यक्तिगत सरसफाइ गर्नुपर्दछ । त्यसैगरी नवजात शिशुको समेत सरसफाइ गरिदिनुपर्दछ । हाम्रो धेरैजसो समुदायको चलनअनुसार नवजात शिशुलाई गरिने

हात धुने पर्ने "अगाडिका तीन (अती)" अवस्थाहरू



हात धुने पर्ने "पछाडिका तीन (पती)" अवस्थाहरू

हात धुने तरिका



तेलमालिस व्यक्तिगत सरसफाइको राम्रो अभ्यास हो। तेलमालिस गर्नु पहिले हरेक दिन विहानको घाममा शिशुलाई मनतातो पानीमा नरम कपडा भिजाएर आँखाको चिप्रा, कान पछाडि, काखी आदिमा भएका फोहर पुछ्छिदिनुपर्दछ।

- बालबालिका डेढदेखि दुई वर्षको उमेर पुगेपछि विस्तारै निश्चित ठाउँ वा शिशुमैत्री पट्टी (बाल कोपरा)मा दिसापिसाब गर्ने बानी बसाउनुपर्दछ। शिशुलाई दिसापिसाब नियन्त्रण गर्न सक्षम बनाउन यस्तो बानी सानैदेखि सिकाउनुपर्दछ। बालबालिकाको दिसापिसाब शौचालयमा विसर्जन गर्नुपर्छ।
- बालबालिकालाई मौसम र स्थानीय वातावरणअनुसार नियमित (हप्ताको २ पटक) मन तातो पानीले नुहाइदिने र लुगा कपडाहरू धोई फेरिदिनुपर्दछ।
- बालबालिकाको उमेर, विकासात्मक अवस्था, क्षमताअनुसार सरसफाइ गरिदिने र सँगसँगै गर्न सिकाउनुपर्छ।
- बालबालिकालाई दिनको २ पटक दाँत माभन सिकाउनुपर्दछ। दन्त चिकित्सक सङ्घकाअनुसार शिशुको दाँत आए देखिनै दाँत मुख सफा गरिदिनुपर्दछ। बालबालिकाले आफैँ अघि सरेर गर्न खोज्ने भएपछि नरम ब्रसले दिनहुँ दाँत माभन सिकाउनुपर्छ।
- हात गोडा आदि धुन, नुहाउन, समय समयमा नड, कपाल काट्ने गरिदिनुपर्छ।

बालबालिकालाई नुहाइदिने तरिका

- बालबालिकालाई नुहाउनुअघि सफा लुगा, रुमाल, साबुन, मनतातो पानी, बस्ने बाटा वा लुगा धुने अटल, मग, खाली बोटल, तैरने खेलौना आदि तयार गर्नुपर्दछ।
- नुहाउनु पहिले उनीहरूलाई पानी, साबुन खेलन (फिंज निकाल्न) अनुभव गर्न र हेर्न दिनुपर्छ। बाटा वा पिर्कामा बसेपछि खुट्टाको सफाइदेखि सुरु गरेर कुमसम्म साबुन लगाउन उनीहरूलाई प्रोत्साहन गर्नुपर्दछ र पानीले पखालिदिनुपर्दछ।
- अब शिशु/बालबालिकालाई आफ्नो काखमा लिएर कपाल नुहाइदिनुपर्छ। आँखा, कान, नाकभित्र नपर्ने गरी पखालीदिनुपर्छ। पुछ्नकोलागि उनीहरू आफैँलाई पनि प्रोत्साहन गर्नुपर्दछ। लुगा लगाउने क्रममा लुगाको नाम, यसको रङ, आकार बारे बताउनुपर्छ। त्यसैगरी टाँक, हुक, जिपर लगाउन सिकाउनुपर्दछ।
- बालबालिकालाई सरसफाइ र नुहाइसकेपछि सफा लुगा लगाउन र लगाइसकेको लुगाहरू धुनुपर्छ भन्ने बताउनुपर्दछ। ३ वर्ष माथिका बालबालिकालाई आफ्नो भित्री लुगाहरू आफैँले पखाल्नु पर्छ भनेर सिकाउनुपर्छ।

नवजात शिशुलाई २४ घण्टासम्म नुहाइदिनु हुँदैन। कम तौलको शिशुलाई नुहाएमा समस्या आउने हुनाले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम मात्रै नुहाइदिनुपर्छ।

- व्यक्तिगत सरसफाइ भन्नाले साधारणतः शरीरका विभिन्न अङ्ग र पूरा शरीरको सफाइ भन्ने बुझाउँछ । व्यक्तिगत सरसफाइको अभावमा निद्रा र खानपिनमा अरुचि हुने मात्र नभई, उनीहरूको वृद्धि विकासमा अवरोध आउँछ ।
- फोहोर वातावरण, धुलो माटोमा विभिन्न रोगका कीटाणुहरू हुन्छन् । बालबालिकाले फोहोर ठाउँमा खेल्दा फोहरका कीटाणुहरू हात तथा शरीरमा टाँसिन्छन् र रोग लाग्ने हुन्छ ।
- अभिभावक र बालबालिकाले सधैं शौचालय प्रयोग गर्ने गर्नुपर्छ र खुला दिसापिसाब गर्नु हुँदैन ।
- शौचालय को प्रयोग गरिसकेपछि, बाहिर गएर आएपछि, फोहोर छोएपछि, खाना खानु वा पकाउनुअघि साबुनपानीले मिचिमिची हात धोएर देखाउने र बालबालिकासँगै धुनुपर्छ ।
- गर्भवती महिलाले आफ्नो व्यक्तिगत सरसफाइ गर्नुपर्दछ । त्यसैगरी नवजात शिशुको समेत सरसफाइ गरिदिनुपर्दछ ।
- बालबालिका डेढदेखि दुई वर्षको उमेर पुगेपछि विस्तारै निश्चित ठाउँ वा शिशुमैत्री पट्टीमा दिसापिसाब गर्ने बानी बसाउनुपर्दछ । बालबालिकाको दिसापिसाब शौचालयमा नै विसर्जन गर्नुपर्छ ।
- वातावरणीय सरसफाइ अभिभावक आफैले पनि गर्नुपर्दछ र बालबालिकालाई पनि सिकाउनुपर्दछ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य : सहभागीहरूले बालबालिका तथा वरिपरिका वातावरणलाई सफा राख्नुपर्ने कारण बताउन सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन:

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।



हामी कसरी र कतिको आफूना बालबालिकालाई र उनीहरू वरिपरिको वातावरणलाई सफा राख्छौं ?

माथिको प्रश्न सोधेपछि सहभागीहरूलाई बोल्न र उत्तर दिन उत्प्रेरित गर्नुहोस् । पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्‍याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्या विश्लेषण

क्रियाकलाप

“सफा हात”

सामग्री : साबुन, पानी, रुमाल, बाटा, शिशाको गिलास २ ओटा

विधि :

- सहभागीबाट हात सफा छ भन्ने कसैलाई अगाडि बोलाउनुहोस् । (भर्खर हात नढोएको हुनुपर्ने छ)
- सबैको अगाडि पानीले मात्र हात धुन लगाउनुहोस् र सो हात धोएको पानी बाटामा राख्न दिनुहोस् ।
- बाटाको पानीलाई शिशाको गिलासमा हालेर देखाउनुहोस् । हात सफा देखिए पनि गिलासको पानी मैलो देखिने छ ।



- अब साबुनपानीले मिचिमिची हात धुन लगाउनुहोस् ।
 - फेरि एकचोटि पानीले मात्र हात धुन लगाउनुहोस् र सो हात धोएको पानी बाटामा राख्न दिनुहोस् ।
 - बाटाको पानीलाई अर्को शिशाको गिलासमा हालेर देखाउनुहोस् । अब हात धोएको पानी सफा देखिने छ । अधिको गिलाससँग तुलना गरेर देखाउनुहोस् ।
- यस क्रियाकलापबाट सहभागीले हात धुनुको महत्त्व र तरिकाबारे सिक्ने छन् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मेरो शरीरका अङ्गहरू सफा गरिदिनुभएमा मात्र म सफा र स्वस्थ हुन्छु । म सक्ने भएपछि मलाई मेरो शरीर सफा गर्न सिकाउनु भए, म आफैँ गर्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको व्यक्तिगत तथा वातावरणीय सरसफाइबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :

- व्यक्तिगत सरसफाई भन्नाले साधारणतः शरीरका विभिन्न अङ्ग र पूरा शरीरको सफाई भन्ने बुझाउँछ । व्यक्तिगत सरसफाईको अभावमा निद्रा र खानपिनमा अरुचि हुने मात्र नभई, उनीहरूको वृद्धि विकासमा अवरोध आउँछ ।
- फोहोर वातावरण, धुलो माटोमा विभिन्न रोगका कीटाणुहरू हुन्छन् । बालबालिकाले फोहोर ठाउँमा खेल्दा फोहोरका कीटाणुहरू हात तथा शरीरमा टाँसिन्छन् र रोग लाग्ने हुन्छ ।
- अभिभावक र बालबालिकाले सधैं शौचालय प्रयोग गर्ने गर्नुपर्छ र खुला दिसापिसाब गर्नु हुँदैन ।
- शौचालय को प्रयोग गरिसकेपछि, बाहिर गएर आएपछि, फोहोर छोएपछि, खाना खानु वा पकाउनुअघि साबुनपानीले मिचिमिची हात धोएर देखाउने र बालबालिकासँगै धुनुपर्छ ।
- गर्भवती महिलाले आफ्नो व्यक्तिगत सरसफाई गर्नुपर्दछ । त्यसैगरी नवजात शिशुको समेत सरसफाई गरिदिनुपर्दछ ।
- बालबालिका डेढ देखि दुई वर्षको उमेर पुगेपछि विस्तारै निश्चित ठाउँ वा शिशुमैत्री पट्टीमा दिसापिसाब गर्ने बानी बसाउनुपर्दछ । बालबालिकाको दिसापिसाब शौचालयमा नै विसर्जन गर्नुपर्छ ।
- वातावरणीय सरसफाई अभिभावक आफैँले पनि गर्नुपर्दछ र बालबालिकालाई पनि सिकाउनुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ ? सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

म साना बालबालिकालाई नुहाउने र सफा लुगा लगाईदिने गरेर चिटिक्क बनाएर राख्छु ।

म बालबालिकालाई रमाइलोसँग घरका सरसफाइमा सहभागी गराउँछु ।

म सबैलाई सही तरिकाले हात धुन सिकाउँछु ।

स समीक्षा

सबै सहभागी मिलेर कक्षा वरिपरि सफा गरौं र सकेपछि मिचिमिची हात धुने अभ्यास गरौं ।

बालस्वास्थ्य र स्याहार

खण्ड-क अध्ययन सामग्री

बालस्वास्थ्य

सामान्यतया बालस्वास्थ्य भन्नाले बालबालिका निरोगी हुनुमात्र नभई शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक रूपमा तन्दुरुस्त अवस्था भन्ने बुझिन्छ। बालबालिकालाई विकासको क्रममा केही रोगहरू लाग्न सक्छ। सानातिना रोगले बालबालिकाको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ। बालबालिकाले कुनै विषाणु विरुद्ध प्रतिरक्षा शक्ति विकास गर्न नसक्दा रोगहरू लाग्छन्। यसमध्ये केहीलाई बालबालिकाको शरीरले नै प्रतिरक्षा गर्न सक्छन् भने केही रोगको लागि खोपहरू रोग लाग्नु पूर्व र रोग लागिसकेपछि औषधीको माध्यमबाट रोकथाम गर्नुपर्दछ। रोगहरू लागेको बेलामा अभिभावकले पोषणयुक्त खाना, स्याहार तथा सरसफाई भएको अवस्थामा सङ्क्रमण जटिल हुन पाउँदैन।



बालबालिकामा देखिने सामान्य रोगहरू

बालबालिकाको उमेरअनुसार गर्नुपर्ने शारीरिक वा मानसिक क्रियाकलाप गर्न नसक्ने र असामान्य अवस्था वा स्थिति सिर्जना हुनु रोग हो। बालबालिकालाई हुन सक्ने केही रोगहरू निम्नानुसार छन् :

- ज्वरो कान पाक्ने
- रुघाखोकी आँखा रातो हुने र पाक्ने
- निमोनिया एलर्जी
- कोभिड-१९ दाद, लुतो
- भ्नाडापखाला दादुरा, ठेउला
- जुका

बालबालिका बिरामी हुनाको कारण

- गर्भमा रहँदा र जन्मेपछिको वातावरण फरक हुनाले नवजात शिशुहरूको बाहिरको वातावरणमा समायोजन गर्ने शक्ति भएन भने उनीहरू बिरामी हुन्छन्।
- नवजात शिशुको गर्भावस्थामा सङ्क्रमण भएर पनि बिरामी हुन सक्छन्। त्यसैगरी अतिज्वरो, श्वासप्रश्वास, पखाला, आँखा पाक्ने, छाला सम्बन्धी रोग आदि कारणले बिरामी पर्न सक्छन्।
- बालबालिका जिवाणु, विषाणु, परजीवी आदिको सङ्क्रमणले बिरामी हुन्छन्। यसैगरी दुर्घटना, तनाव, कुपोषण आदिको कारणले बिरामी हुने गर्दछन्।

बालबालिकाको बिरामीपन पहिचानमा अभिभावकको भूमिका

- साना बालबालिकाले आफू बिरामी छु भनेर व्यक्त गर्न सक्दैनन् । उनीहरूको अवस्था अभिभावकले शारीरिक हाउभाउबाट पहिचान गर्नुपर्दछ ।
- बालबालिकालाई सञ्चो नहुँदा राम्ररी दुध चुस्न, साविक खाना खान सक्दैन, तातो हुन्छ, पिसाब कम वा धेरै गर्ने, वान्ता हुन सक्छ, छिटोछिटो सास फेर्छ ।
- एक्कासि छटपटिदै रुन्छ । धेरै ज्वरो (१०१ डिग्रीभन्दा बढी) वा दुखाइले गर्दा बेहोश हुन्छ । शरीर अररो वा लुलो हुन सक्छ ।
- बालबालिका बिरामी हुँदाको लक्षण राम्ररी अवलोकन गर्नुपर्छ । ज्वरो नाप्ने, सास फेरेको गति हेर्नुपर्दछ । ज्वरो आएको समयमा अनुहार रातो हुन्छ । शिशुले राम्ररी दुध चुस्न सक्तैन । उनीहरूको नड ओठ/छालाको रङ सामान्य भन्दा फरक हुन सक्छ । दिसापिसाब कतिपटक भयो, कस्तो भयो हेर्नुपर्दछ ।

केही रोगका लक्षण र अभिभावकको भूमिका

- **ज्वरो** : ज्वरो आफैं रोग हैन, यो कुनै रोगको कारणले आउन सक्दछ । सामान्य रुघाखोकीको कारणले हल्कामात्र ज्वरो छ भने २४ घण्टासम्म राम्ररी निरीक्षण गर्नुपर्दछ । यस अवस्थामा आमाको दुध र भोल पदार्थ सधैंभन्दा धेरै खुवाउनुपर्छ । १०१ डिग्री ज्वरो आएपछि चिकित्सकको सल्लाह लिएर ज्वरो कम हुने औषधी खुवाउनुपर्दछ ।



- **रुघाखोकी** : रुघाखोकी एउटा साधारण रोग हो । यसमा ज्वरो आउन पनि सक्छ, नआउन पनि सक्छ । यसका लागि औषधीको आवश्यकता पर्दैन, तर शिशुहरूलाई नाक टालिने हुनाले आत्तिन सक्छन् । तर उचित हेरचाह वा उपचार नभएमा निमोनिया हुन सक्छ ।

रुघाखोकीको लागि घरेलु उपचारका तरिकाहरू :


- बच्चालाई पटकपटक आमाको दुध खुवाइरहने ।
- साविकभन्दा बढी खाना तथा भोल कुराहरू खुवाउने ।
- छ महिनाभन्दा माथिका बच्चा भएमा खोकीको उपचार (अदुवा, बेसार, तुलसीको पात आदि हाली पकाएको पानीमा मह राखी खुवाउने, हिमाली क्षेत्रमा जडीबुटी चिया खुवाउने) ।
- बच्चालाई न्यानो पारेर राख्ने तर नगुमस्याउने ।
- मन तातो नुनपानीमा सफा सुती कपडा भिजाइ नाक सफा गरिदिने ।
- धुवाँ र धुलोबाट बचाउने ।



- **निमोनिया :** निमोनिया श्वासप्रश्वासको सङ्क्रमण भएर शिशुलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने, छिटोछिटो सास फेर्ने, कोखा हान्ने, दुध चुस्न नसक्ने रोग हो । छिटो सास फेर्नु निमोनिया भएको बच्चामा सबैभन्दा पहिले देखिने लक्षण हो । २ महिनादेखि १२ महिनासम्मको बच्चाले १ मिनेटमा ५० वा सो भन्दा बढी, १२ महिनादेखि ५ वर्षको बच्चाले १ मिनेटमा ४० वा सो भन्दा बढी सास फेरेमा निमोनिया भएको हुन सक्छ । यस्तो अवस्थाको बालबालिकालाई तुरुन्त चिकित्सकसँग परीक्षण गराई औषधी उपचार गराईहाल्नुपर्दछ ।



- **कोभिड-१९:** यो निमोनिया जस्तै भाइरसबाट लाग्ने श्वासप्रश्वास सम्बन्धी रोग हो । यो नयाँ कोरोना भाइरसबाट सङ्क्रमित भई २०१९ मा विश्वभरि फैलिएको हुनाले यसको नाम पनि कोभिड-१९ भएको हो । यो मानिसको श्वासप्रश्वासबाट निस्कने छिट्टाहरूबाट एक अर्कामा सर्ने रोग हो । यसका भाइरसले प्रकृतिअनुसार स्वरूप परिवर्तन गर्दछ । बालबालिकामा पनि यसले ज्वरो आउने, रोग प्रतिरोधात्मक क्षमता घटाउने र शरीरका विभिन्न अङ्गहरूमा आक्रमण गर्ने गर्दछ । यसको शङ्का लागेमा कोभिड टेस्ट गरेर स्वास्थ्य केन्द्रको निर्देशनमा उपचार गर्नुपर्छ ।



- **भाडापखाला :** २४ घण्टामा ३ वा ३ भन्दा बढीपटक पानी जस्तो पातलो दिसा हुनुलाई पखाला लागेको भनिन्छ । पखाला लाग्दा शरीरबाट प्रशस्त पानी, नुन र शक्ति खेर गई सुख्खा हुने सम्भावना हुन्छ । त्यसैले खेर गएको पानी, नुन र शक्तिको आपूर्ति गर्नुपर्दछ, नभए बिरामी बच्चा मर्न पनि सक्छ ।

भाडापखालाको घरैमा उपचार गर्ने ४ नियम :

१. पखाला सुरु हुनासाथ अघिपछि भन्दा बढी भोल कुराहरू (आमाको दुध, दालको रस, फलफूलको रस, भातको माड, पुर्नजलीय भोल, सफा पानी) पटकपटक खान दिनुपर्छ ।
२. साविकबमोजिम नरम तथा सजिलैसँग पच्ने खानेकुरा खुवाउनुपर्छ । कुपोषण हुन नदिन, पखाला थामिएपनि २ हप्तासम्म सधैंभन्दा १ पटक बढी खाना खान दिनुपर्छ ।
३. पुनर्जलीय भोल (जस्तै, जीवनजल) सँगै १० दिनसम्म जिडक चक्की खुवाउनुपर्छ ।
४. खान पिउन नसक्ने गरी भन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भइरहेमा, बच्चा ज्यादै तिर्खाएमा, ज्वरो आएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।



- **जुका :** बालबालिकालाई दूषित खाना, पानी र धुलो माटोबाट हाम्रो आँखाले नदेखिने जुकाका अण्डाहरू मुखबाट या श्वासप्रश्वासको माध्यमबाट सर्दछ। जुकाले बालबालिकाको आन्द्रामा पौष्टिक तत्त्व सोसेर हुर्कन्छ। जुकाको औषधी स्वास्थ्य चौकीबाट निशुल्क वितरण भएको समयमा अनिवार्य खुवाउनुपर्दछ।



- **आँखा पाक्ने :** बालबालिकाको आँखा चिलाउने, रातो हुने र पिप कचेरा आएमा आँखामा सङ्क्रमण भएको हुन सक्छ। यस्तो बेलामा सफा पानीले आँखामा पटकपटक सफा गर्ने र सफा रुमालले पुछ्नुपर्छ। जथाभावी औषधी आँखामा राख्नु हुँदैन। यसका लागि आँखाको सरसफाइ गर्नुकोसाथै चिकित्सकको सल्लाह लिएर नपाक्ने मलम र भ्रोल औषधी राख्नुपर्दछ।



- **कान पाक्ने :** कान पाकेको बालबालिकाले छिनछिनमा कान चिलाउने, कोट्याउने गर्दछ। कानको भित्री भाग सजिलै देख्न नसकिने हुनाले राम्ररी जचाउनुपर्दछ। बालबालिकालाई चिकित्सकसँग परामर्श गरी कानमा हाल्ने औषधी राख्ने र निको नभएसम्म स्याहार गर्नुपर्छ। अन्यथा रोग जटिल भएर बहिरो हुने सम्भावना हुन्छ।

- **एलर्जी :** बालबालिकालाई कुनै औषधी, खानेकुरा, बोटबिरुवाको भुवा, भूसिलिकरा आदिले शरीरमा नकारात्मक प्रतिक्रिया भएको अवस्थालाई एलर्जी भनिन्छ। एलर्जी हुने बित्तिकै बालबालिकामा भमरा आउनेदेखि लिएर, चिलाउने, खोकी लाग्ने, हाँछ्युँ आउने तथा श्वासप्रश्वासमा गाह्रो हुने आदि विभिन्न लक्षण देखापर्छ। यसो हुने बित्तिकै चिकित्सकसँग परीक्षण गराई औषधी उपचार गर्नुपर्छ।



नेपाल सरकारका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क नवजात शिशु (जन्मेदेखि २८ दिन सम्मको) उपचार गर्ने व्यवस्था मिलाइएको छ। नवजात शिशु भर्ना भई उपचार गर्दा उपचारत रहँदासम्मको लागि सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने छ।^{३३}



^{३३} निःशुल्क नवजात शिशु उपचार सेवा कार्यक्रम कार्यविधि निर्देशिका २०७४

बिरामी बालबालिकाको स्याहार

- शिशु/बालबालिका बिरामी हुँदा स्नेहपूर्ण व्यवहार र स्याहार गर्नुपर्दछ । सामान्य अवस्थामा भन्दा पौष्टिक खाना पटकपटक खुवाउनुपर्दछ । सफा पानी पिउन दिनुपर्दछ ।
- बिरामी शिशु/बालबालिकासँगै रहेर उनीहरूलाई सुरक्षित रहेको विश्वास गराउनुपर्दछ । उनीहरूको दुखाइ, डर, अठेरो, असामान्य स्थितिलाई आमाबुबाले समानुभूति गरेको भावना व्यक्त गर्नुपर्दछ ।
- बिरामी अवस्थामा बालबालिकाको नजिकै बस्ने, कुराकानी गर्ने कथा भन्ने, सँगै चित्र कोर्ने, खेलौना खेल्ने गर्नुपर्दछ ।

जाड्नैपर्ने तथ्यहरू

- बालस्वास्थ्य भन्नाले बालबालिका निरोगी हुनुमात्र नभई शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक रूपमा तन्दुरुस्त अवस्था भन्ने बुझिन्छ ।
- रोगहरू लागेको बेलामा अभिभावकबाट पोषणयुक्त खाना, स्याहार तथा सरसफाइ भएको अवस्थामा सङ्क्रमण जटिल हुन पाउँदैन ।
- साना बालबालिकाले आफू बिरामी छु भनेर व्यक्त गर्न सक्दैनन् । उनीहरूको अवस्था अभिभावकले शारीरिक हाउभाउबाट पहिचान गर्नुपर्दछ ।
- बिरामी शिशु/बालबालिकासँगै रहेर उनीहरूलाई सुरक्षित रहेको विश्वास गराउनुपर्दछ । उनीहरूको दुखाइ, डर, अठेरो, असामान्य स्थितिलाई आमाबुबाले समानुभूति गरेको भावना व्यक्त गर्नुपर्दछ ।
- बिरामी अवस्थामा बालबालिकाको नजिकै बस्ने, कुराकानी गर्ने, कथा भन्ने, सँगै चित्र कोर्ने, खेलौना खेल्ने गर्नुपर्दछ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले बालबालिका बिरामी भएमा सोको लक्षण तथा उचित स्याहार गर्ने तरिका थाहा पाउने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् र घरपरिवारमा सिप प्रयोग गरेका सहभागीहरूलाई प्रशंसा गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि, अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हाँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा बालबालिकालाई के कस्तो रोग लाग्ने गरेको छ ? सो रोग लागेको बेला कसरी स्याहार गरिन्छ ?

पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोलेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्याएर उहाँले भन्नुभए जस्तै अरू थपकुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्या विश्लेषण

क्रियाकलाप



अध्ययन सामग्रीमा उल्लेख बालबालिकालाई हुने केही सामान्य रोगको नाम एक एक गरी सानो कागजमा लेखेर राख्नुहोस् । सहभागीहरूमध्ये पालैपालो सो कागजबाट एउटा छान्ने दिनुहोस् र नबोलीकन अभिनयले मात्र गरेर सो रोग चिन्न लगाउनुहोस् । त्यसको लक्षणहरू र स्याहार गर्ने तरिका पनि छलफल गर्दै जानुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: बिरामी हुँदा मलाई उचित स्याहार गरेर मलाई छिटो निको हुन सघाउनुहोस् ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिको छलफलमा छुटेको र सहजकर्ताले अध्ययन सामग्रीमा भएको बालस्वास्थ्य र स्याहार बारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- बालस्वास्थ्य भन्नाले बालबालिका निरोगी हुनुमात्र नभई शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक रूपमा तन्दुरुस्त अवस्था भन्ने बुझिन्छ ।
- रोगहरू लागेको बेलामा अभिभावकबाट पोषणयुक्त खाना, स्याहार तथा सरसफाइ भएको अवस्थामा सङ्क्रमण जटिल हुन पाउँदैन ।
- साना बालबालिकाले आफू बिरामी छु भनेर व्यक्त गर्न सक्दैनन् । उनीहरूको अवस्था अभिभावकले शारीरिक हाउभाउबाट पहिचान गर्नुपर्दछ ।
- बिरामी शिशु/बालबालिकासँगै रहेर उनीहरूलाई सुरक्षित रहेको विश्वास गराउनुपर्दछ । उनीहरूको दुखाइ, डर, अठेरो, असामान्य स्थितिलाई आमाबुबाले समानुभूति गरेको भावना व्यक्त गर्नुपर्दछ ।
- बिरामी अवस्थामा बालबालिकाको नजिकै बस्ने, कुराकानी गर्ने कथा भन्ने, सँगै चित्र कोर्ने, खेलौना खेल्ने गर्नुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ ? सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

म बिरामी बालबालिकाका लक्षणहरूमा चनाखो भएर अवलोकन गर्छु ।

म बालबालिकालाई रोग लागेको बेलामा पोषणयुक्त खाना, स्याहार तथा सरसफाइमा विशेष ध्यान दिन्छु ।

म बिरामी बालबालिकाको अवस्था हेरेर अस्पताल वा स्वास्थ्यकेन्द्र लैजान्छु ।

स समीक्षा

जोडीमा बस्न भन्नुहोस् । आज के के सिकियो, जोडीमा एक अर्कासँग कुराकानी गर्न लगाउनुहोस् । सहजकर्ताले जोडीमा गरेको कुराकानीको निरीक्षण गर्नुहोस् ।

बालघातक सरुवा रोगको रोकथाम

खण्ड-क अध्ययन सामग्री

बालघातक सरुवा रोग के हो ?

बालघातक सरुवा रोग कुनै सरुवा विषाणु, जीवाणुको सङ्क्रमणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर भएको अवस्था हो । सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदिबाट एक अर्कामा सर्दछ । बालघातक रोग जस्तै: लहरे खोकी, भ्यागुते रोग, धनुष्टङ्कार, क्षयरोग, निमोनिया पोलियो, दादुरा, टाइफाइड, हेपाटाइटिस आदि हुन् । यी रोगहरू बिरामी बालबालिकाको सास, खकार, दिसा आदिबाट सङ्क्रमण भएमा शिशु बिरामी हुन्छ । यस्ता सरुवा रोगको रोकथाम गर्न बेलैमा रोग विरुद्ध खोप लगाई शरीरमा प्रतिरक्षा शक्ति निर्माण गराएर रोकथाम गर्नुपर्दछ । सबै बालबालिकाले पूर्ण जीवन जिउनको लागि नेपाल सरकारले निःशुल्क खोप पाउने व्यवस्था गरेको हुनाले सबै आमाबुबाले आफ्नो बालबालिकालाई खोप लगाउन लानुपर्दछ ।



बालघातक रोग लाग्नुको कारण

- गर्भमा रहँदा र जन्मेपछि खोप नलगाउनु वा मात्रा नपुऱ्याउनु
- असुरक्षित वातावरणमा सुत्केरी गराउनु
- गर्भावस्थामा विषाणु सङ्क्रमण
- रोगी बालबालिकासँग निकट हुनु वा महामारीले रोग फैलिनु
- बालबालिकालाई जीवाणु, विषाणु, परजीवी आदिको सङ्क्रमण
- पोषण स्थिति

बालघातक रोगको लक्षण, रोकथाम र स्याहार

बालघातक रोगहरू	केही लक्षणहरू	खोपको नाम	अभिभावकको भूमिका वा स्याहार
धनुष्टङ्कार	शिशु एकनासले रुन्छ। दुध वा खाना निल्ल सक्दैन। नाइटो वरिपरि फोहर हुन्छ। अनुहार, मुखको मांशपेशी धेरै खुम्चेर दुख्छ। ढाडको मांशपेशी बाउडिएर पूरा जिउ धनुष जस्तै बाङ्गिन्छ।	टेटानस खोप	बिरामी बालबालिकालाई तुरुन्त अस्पताल लगेर उपचार गराउनुपर्छ। बिरामी बालबालिकालाई अलग राख्नुपर्छ।
क्षयरोग	राती मन्द ज्वरो आउँछ। खोकी लाग्छ। तौल घट्छ। खान रुचि हुँदैन। खकारमा रगत देखा पर्छ।	वि. सी. जी. खोप	बिरामी बालबालिकालाई तुरुन्त अस्पताल लगेर उपचार गराउनुपर्छ। स्तनपान गराउनुपर्छ। पर्याप्त आराम गराउनुपर्छ। पौष्टिक आहार खुवाउनुपर्छ। बिरामीको थुक, खकार जथाभावी विसर्जन नगर्ने, बिरामी बालबालिकालाई धुँवा नभएको, हावा आवतजावत हुने कोठामा सकेसम्म अलग राख्नुपर्छ।
भ्यागुतेरोग	रुघाखोकीको लक्षणबाट सुरु हुन्छ। टाउको दुख्ने, घाँटी दुख्ने हुन्छ। घाँटीको पछाडि टन्सिलको वरिपरि, नाकमा पहेलो खैरो रङको जालोपर्दछ। सास फेर्न गाह्रो हुन्छ।	डिपिटि खोप	अस्पतालमा भर्ना गरी उपचार गराउनुपर्दछ। मनतातो नुनपानीले कुल्ला गराउनुपर्छ। तातो पानीको वाफ दिनुपर्छ। बिरामी बालबालिकालाई अलग राख्नुपर्छ।
लहरेखोकी	रुघाखोकीको लक्षणबाट सुरु हुन्छ। एकै सासमा धेरैपटक छिटो छिटो खोकी लाग्छ र हुक्क आवाज निस्कन्छ। च्यापच्याप हुने खकार आउँछ। खोकिरहँदा बालबालिकाको ओठ निलो देखिन्छ।	डिपिटि खोप	रुघाखोकीको उपचार गराउनुपर्छ। चिसोबाट बचाउनुपर्छ। आराम गराउनुपर्छ। पौष्टिक आहार जस्तै, मनतातो दाल, माड खुवाउनुपर्छ। धेरै ज्वरो आएमा पानीपट्टी लाउने, र ज्वरो कम गराउने औषधी खुवाउनुपर्छ। अस्पतालमा तुरुन्त उपचार गराउनुपर्छ।
निमोनिया	रुघाखोकीको लक्षणबाट सुरु हुन्छ। छिटो छिटो सास फेर्ने, कोखा हान्ने, वान्ता हुने, खोकी लाग्ने हुन्छ। खकारमा रगत देखिने र छाती दुख्ने हुन्छ।	पिसिभी खोप सुई	तुरुन्त अस्पतालमा भर्ना गरी उपचार गराउनुपर्दछ।

<p>पोलियो (बाल पक्षघात)</p>	<p>पोलियो भाइरस जातिका विषाणुको सङ्क्रमणबाट हुने सरुवा रोग हो । दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई हुन्छ । सुरुमा रुघा लागेको जस्तो हुने, ज्वरो आउने, वान्ता हुने, शरीरका मांशपेशी दुख्ने हुन्छ । शरीरका केही भाग कमजोर हुने र एकातर्फ वा दुवै पट्टी कम्मरको मुनी लुलो वा पक्षघात हुन्छ ।</p>	<p>पोलियो थोपा खुवाउने</p>	<p>रोग लागेपछि कुनै पनि औषधीले उपचार हुन सक्तैन । दुखाइको लागि सिटामोल, तातो पट्टी लगाई दिन सकिन्छ । शरीरका मांशपेशी बलियो बनाउने व्यायाम गराउनुपर्छ । हिड्डुल गर्न विशेष जुत्ता र बैशाखी प्रयोग गराउन सकिन्छ ।</p>
<p>दादुरा</p>	<p>भाइरस जातिका विषाणुको सङ्क्रमणबाट हुने सरुवा रोग हो । रुघा, ज्वरो, आँखा रातो हुने, खोकी ज्वरोबाट सुरु हुन्छ । छालामा विशेषगरी अनुहार, कान पछाडि गर्दै पेट, ढाड, खुट्टामा रातो मसिनो बिमिरा आउँछ । दाना करिब ५ दिनसम्म रहन्छ ।</p>	<p>दादुरा रूबेला विरुद्ध खोप</p>	<p>आराम गराउने, पौष्टिक आहार खुवाउने, मन तातो भोलिलो दाल, माड खुवाउने, धेरै ज्वरो आएमा पानीपट्टी लाउने, स्वास्थ्यकर्मीको सल्लाहमा औषधी खुवाउने, अस्पतालमा तुरुन्त उपचार गराउने, बिरामी बालबालिकालाई अलग राख्ने ।</p>
<p>रूबेला, जर्मन मिजल</p>	<p>यो अर्को थरीको दादुरा हो । यसमा सामान्य दाना हुन्छ । कान पछाडिको ग्रन्थी दुख्छ । तीन चार दिनसम्म रहन्छ । गर्भावस्थामा सङ्क्रमण भए शिशुमा अपाङ्गता रहन सक्छ ।</p>		
<p>जापानिज इन्सेफ लाइटिस</p>	<p>यो लामखुट्टेले टोकेर एक अर्कामा सार्छ । सुरुमा ज्वरो आउने पेट दुख्ने, यसबाट बढ्दै गएमा मस्तिष्कमा आघात पर्छ र नशामा समस्या देखा पर्ने र मृत्यु हुने हुन सक्छ ।</p>	<p>जापानिज इन्सेफलाइटिस खोप</p>	<p>आराम गराउने, पौष्टिक आहार खुवाउने, मन तातो भोलिलो दाल, माड खुवाउने, धेरै ज्वरो आएमा पानीपट्टी लाउने, स्वास्थ्यकर्मीको सल्लाहमा औषधी खुवाउने, अस्पतालमा तुरुन्त उपचार गराउने, बिरामी बालबालिकालाई अलग राख्ने ।</p>
<p>टाइफाइड</p>	<p>उच्च ज्वरो, जाडो हुने, पसिना आउने, पेट दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, जिब्रोमा सेतो लेत लाग्नु टाइफाइडको मुख्य चिह्न तथा लक्षण हुन् ।</p>	<p>टाइफाइडको खोप</p>	<p>३ दिनसम्म सिटामोलले पनि ज्वरो निको नभएमा नजिकैको स्वास्थ्य केन्द्रमा लैजाने</p>

अभिभावकले बालबालिकाको उमेरअनुसार नेपाल सरकारले तोकेका निम्नानुसारका खोपहरू आफ्ना बालबालिकालाई लगाइदिएर यी सक्का रोगहरूबाट बचाउनुपर्दछ :

पटक/मेट	कुन उमेरमा	कुन खोप	सुई लगाउने स्थान र माध्यम	कुन रोगबाट बचाउँछ
१	जन्मने तितिकै	बि.सि.जी.	• दायाँ पाखुराको माथिल्लो भाग छालामित्र (Intra-dermal)	• क्षयरोग
२	६ हप्तामा	रोटा (पहिलो मात्रा) पोलियो (पहिलो मात्रा) एफ.आई.पि.भी. (पहिलो मात्रा) पि.सि.भी (पहिलो मात्रा) डि.पि.टी., हेप बी-हिब (पहिलो मात्रा)	• मुखमा (मालाको मित्री मागमा) • मुखमा दुई थोपा • बाँया पाखुराको माथिल्लो भाग छालामित्र (ID) • दायाँ तिघाको बिच बाहिरी भाग मासुमा (IM) • बाँया तिघाको बिच बाहिरी भाग मासुमा (IM)	• रोटा भाइरसबाट हुने भडापखाला • पोलियो • निमोनिया (न्यूमोकोकल रोगहरू) • न्यागते रोग, लहरे खोकी, घण्टेकार, हेपाटाइटिस-बी, हेमोफिलस इन्फ्लुएन्जा-बी.
३	१० हप्तामा	रोटा (दोश्रो मात्रा) पोलियो (दोश्रो मात्रा) पि.सि.भी (दोश्रो मात्रा) डि.पि.टी., हेप बी-हिब (दोश्रो मात्रा)	• मुखमा (मालाको मित्री मागमा) • मुखमा दुई थोपा • दायाँ तिघाको बिच बाहिरी भाग मासुमा (IM) • बाँया तिघाको बिच बाहिरी भाग मासुमा (IM)	• रोटा भाइरसबाट हुने भडापखाला • पोलियो • निमोनिया (न्यूमोकोकल रोगहरू) • न्यागते रोग, लहरे खोकी, घण्टेकार, हेपाटाइटिस-बी, हेमोफिलस इन्फ्लुएन्जा-बी.
४	१४ हप्तामा	पोलियो (तेस्रो मात्रा) एफ.आई.पि.भी. (दोश्रो मात्रा) डि.पि.टी., हेप बी-हिब (तेस्रो मात्रा)	• मुखमा दुई थोपा • बाँया पाखुराको माथिल्लो भाग छालामित्र (ID) • बाँया तिघाको बिच बाहिरी भाग मासुमा (IM)	• पोलियो • पोलियो • न्यागते रोग, लहरे खोकी, घण्टेकार, हेपाटाइटिस-बी, हेमोफिलस इन्फ्लुएन्जा-बी.
५	१८ महिनामा	पि.सि.भी (तेस्रो मात्रा) दादुरा-रुबेला (पहिलो मात्रा)	• दायाँ तिघाको बिच बाहिरी भाग मासुमा (IM) • बाँया पाखुराको माथिल्लो भाग छाला र मासु बीच (Subcutaneous)	• निमोनिया (न्यूमोकोकल रोगहरू) • दादुरा र रुबेला
६	१२ महिनामा	जापानिज इन्सेफलाइटिस	• दायाँ तिघाको माथिल्लो बाहिरी भाग छाला र मासु बीच (Subcutaneous)	• जापानिज इन्सेफलाइटिस
७	१५ महिनामा	दादुरा-रुबेला (दोश्रो मात्रा) टाइफाइड	• बाँया पाखुराको माथिल्लो भाग छाला र मासु बीच (Subcutaneous)	• दादुरा र रुबेला • टाइफाइड

सम्भन्नुहोस्: गर्भवती महिलाले पहिलो गर्भमा कम्तिमा एक महिनाको अन्तरमा २ पटक टि.डी. खोप लगाउनु पर्छ ।

पूर्ण खोप लगाऔं, बालबालिकालाई रोगहरूबाट सुरक्षित बनाऔं ।

- बालघातक सरुवा रोग कुनै सरुवा विषाणु, जीवाणुको सङ्क्रमणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर भएको अवस्था हो । सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदिबाट एक अर्कामा सर्दछ ।
- बालघातक रोग जस्तै: लहरे खोकी, भ्यागुते रोग, धनुष्टङ्कार, क्षयरोग, पोलियो, दादुरा आदि हुन् । यी रोगहरू बिरामी बालबालिकाको सास, खकार, दिसा आदिबाट सङ्क्रमण भएमा बालबालिका बिरामी हुन्छन् ।
- बेलैमा पछि हुन सक्ने रोग विरुद्ध खोप लगाई शरीरमा प्रतिरक्षा शक्ति निर्माण गराएर सरुवा रोगको रोकथाम गर्नुपर्दछ ।
- सबै बालबालिकाले पूर्ण जीवन जिउनको लागि नेपाल सरकारले निःशुल्क खोप पाउने व्यवस्था गरेको हुनाले सबै आमाबुबाले आफ्नो शिशु बालबालिकालाई खोप लगाउन लानुपर्दछ । साथै खोपकार्डमा खोप लगाएको अभिलेख सुरक्षित राख्नुपर्छ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीले बालघातक सरुवा रोगहरूको नाम बताउन सक्ने छन् । बालघातक सरुवा रोगहरूको रोकथाम गर्न बालबालिकालाई पूर्ण खोप लगाउने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि, अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा शिशु/बालबालिकालाई के कस्ता खोप दिने गरिन्छ ?

स समस्या विश्लेषण

क्रियाकलाप



अभिभावकहरूलाई केही समूहमा विभाजन गर्नुहोस् । माथिको छलफलसँग जोड्दै बालबालिकालाई दिइने खोप र कस्ता रोगबाट बच्नको लागि लगाइन्छ, सूची तयार गर्न लगाउनुहोस् । समूहकार्य तथा यस सत्रको लागि नजिकैको स्वास्थ्यकेन्द्रका स्वास्थ्यकर्मी वा समुदायका महिला स्वास्थ्य स्वयम्सेविकाको मद्दत लिनुहोस् । सहजकर्ता आफूले पनि अध्ययन सामग्री पढेर समूहलाई सूची बनाउन सहजीकरण गर्नुहोस् । छलफल गरेपछि प्रत्येक समूहबाट १ जनालाई प्रस्तुत गर्न लगाउनुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह) अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मलाई बालघातक सरुवा रोग लाग्नबाट बचाउन पूर्ण खोप लगाई सुरक्षित गर्नुहोस् ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको बालघातक सरुवा रोगको रोकथामबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । खोप-तालिका पनि देखाउनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- बालघातक सरुवारोग कुनै सरुवा विषाणु, जीवाणुको सङ्क्रमणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर भएको अवस्था हो । सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदिबाट एक अर्कामा सर्दछ ।
- बालघातक रोग जस्तै: लहरे खोकी, भ्यागुते रोग, धनुष्टङ्कार, क्षयरोग, पोलियो, दादुरा आदि हुन् । यी रोगहरू बिरामी बालबालिकाको सास, खकार, दिसा आदिबाट सङ्क्रमण भएमा बालबालिका बिरामी हुन्छन् ।
- बेलैमा पछि हुन सक्ने रोग विरुद्ध खोप लगाई शरीरमा प्रतिरक्षा शक्ति निर्माण गराएर सरुवा रोगको रोकथाम गर्नुपर्दछ ।
- सबै बालबालिकाले पूर्ण जीवन जिउनको लागि नेपाल सरकारले निःशुल्क खोप पाउने व्यवस्था गरेको हुनाले सबै आमाबुबाले आफ्नो शिशु बालबालिकालाई खोप लगाउन लानुपर्दछ । साथै खोपकार्डमा खोप लगाएको अभिलेख सुरक्षित राख्नुपर्छ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई
सम्झाउनुहोस् । तर उनीहरूले गरेका योजनाहरूलाई नै प्राथमिकता दिनुहोस् ।

म आजैदेखि सरुवा रोगको लक्षणमा चनाखो रहन्छु ।

म आजैदेखि बालबालिकालाई लगाउनुपर्ने सबै खोप लगाउन छरछिमेकमा भन्छु ।

म आजैदेखि खोपकार्डमा खोप लगाएको अभिलेख सुरक्षित राख्छु ।

स समीक्षा

सहभागीहरूलाई माथि उल्लिखित रोगहरूको नाम राख्नुहोस् । सानो कागजमा
लेखेर दिन पनि सकिन्छ । अर्को समूहलाई खोपहरूको नाम राख्नुहोस् । कुन
रोगको लागि कुन खोप लगाउने जोडा खोज्न लगाउनुहोस् । जोडीमा उभ्याउन
लगाउनुहोस् र सबैले सुन्ने गरी मिलेनमिलेको हेरिदिनुहोस् ।

भाग
8

बाल संरक्षण तथा
स्याहार



बाल व्यवहार र सकारात्मक अनुशासन

खण्ड-क अध्ययन सामग्री

बाल व्यवहार के हो ?

बाल व्यवहार भन्नाले बालबालिकाले उमेर, अवस्था र परिवेशअनुसार शारीरिक हाउभाउ तथा भावनाहरू अभिव्यक्त गर्नु हो । अर्को शब्दमा भन्नुपर्दा बालबालिकाको व्यवहार स्थानीय तथा राष्ट्रिय स्तरको मापदण्डमा उल्लिखित अवलोकन गर्न सकिने शारीरिक र संवेगात्मक सक्षमता, सिप, क्रिया प्रतिक्रिया सही समयमा सही ढङ्गले प्रदर्शन गर्न सक्नु हो । बालव्यवहार प्रदर्शन गर्नुको मुख्यतः दुई कारण हुन्छ : १) केही पाउन २) मतलब नगर्न (वास्ता नगर्न) । (Project IDEAL, 2013)



बालबालिकामा विश्वास, अस्तित्व, पहिचान, शान्तिको भावना र आत्मनियन्त्रण गर्ने सिप उनीहरूको जन्मदेखि पाँच वर्षको अवस्थासम्ममा विकास भइसकछ । बालबालिकाको बानी व्यवहारहरूको सिर्जना गर्न गराउन प्रमुख पाँच आवश्यकता पूरा हुनुपर्दछ । ती आवश्यकताहरू जिउन, रमाउन, स्वतन्त्रता, स्नेहमयी सम्बन्ध र शक्तिसहितको अस्तित्व हुन् । ती आवश्यकताहरू उनीहरूले पाउने वातावरणबाट नै हो ।

बाल व्यवहार र वातावरण

- बालबालिकाको वातावरण भन्नाले ठाउँ (घर, छरछिमेक, पूर्व प्राथमिक कक्षा वा बालविकास केन्द्र, विद्यालय), वस्तु (खेलौना, दैनिक जीवनका सामग्री), व्यक्ति (आमाबुबा, अन्य अभिभावक, साथी), समय तथा कार्यक्रमहरूलाई बुझाउँछ । उनीहरूको बानी, व्यवहार घरपरिवारको संस्कृति, भाषा र वातावरणअनुसार विकास हुन्छ ।

- अनुसन्धान अनुसार, गर्भावस्थाको शिशुले आमाबुबा, परिवार र वरिपरिको वातावरणमा भएको ध्वनि (सानो ठुलो आवाज, बाजाको सङ्गीत, जीवजन्तु, चराचुरुङ्गीको आवाज) सुन्ने गर्दछन् । जन्मपछि बोलीचाली, व्यवहार, रीति सस्कार हेरेर सुनेर, आफैँ गरेर सिक्ने हुनाले आमाबुबाले सही भाषा र कर्म गर्नुपर्दछ । साना साना बालबालिकाले सुन्दैनन्, बुझ्दैनन्, केही प्रतिक्रिया जनाउँदैनन् भन्ने भ्रम आजैबाट छोड्नुपर्छ । त्यसैले कुनै पनि नकारात्मक कुरा र व्यवहार गर्भावस्थादेखि नै गर्नु हुँदैन ।
- प्रत्येक शिशु/बालबालिकाको वृद्धि विकासमा वातावरणको महत्त्वपूर्ण भूमिका हुन्छ । बालबालिकाले पाउने वातावरणमा यदि अभिभावकले कुनै किसिमको (लिङ्ग, क्षमता आदि) भेदभावपूर्ण व्यवहार गरेमा, जस्तै फरक फरक भाषा, बोली बोलेमा, बालबालिकाको शारीरिक, बौद्धिक, भावनात्मक र सामाजिक विकासमा समेत नकारात्मक असरपर्दछ ।

‘जस्तो भोगाई उस्तै सिकाइ’

यदि एउटा शिशु आलोचना सँग जिउँछ भने उसले अरूलाई दोष लगाउन सिक्दछ ।

यदि एउटा शिशु वैमनष्यता सँग जिउँछ भने उसले वैरभाव राख्न सिक्दछ ।

यदि एउटा शिशु माथि हाँसो गरीन्छ भने उसले लाज मान्न सिक्दछ ।

यदि एउटा शिशुलाई प्रोत्साहन दिइन्छ भने उसमा आत्मविश्वास बढ्दछ ।

यदि एउटा शिशु प्रशंसासँग जिउँछ भने उसले अरूलाई महत्त्व दिन सिक्दछ ।

यदि एउटा शिशु सहिष्णुतासँग जिउँछ भने उसले धैर्य गर्न सिक्दछ ।

यदि एउटा शिशु भेदभावविना जिउँछ भने उसले न्याय गर्न सिक्दछ ।

यदि एउटा शिशु सुरक्षासँग जिउँछ भने उसले विश्वास गर्न सिक्दछ ।

यदि एउटा शिशुलाई मित्रतापूर्वक स्वीकार गरीन्छ भने उसले संसारमा प्रेमको अनुभव सिक्दछ ।

दोरोथी ल नोल्ते
(अनुवाद : अगाथा थापा)

बाल व्यवहारमा अभिभावकको भूमिका

- बालबालिकाको लागि आदर्श वा प्रेरणामूर्ति उनीहरूका आमाबुबा र शिक्षकहरू हुन् । बालबालिकाको विकासात्मक मनोविज्ञान/व्यवहार र भावना बुझेर उनीहरूको भावना, रुचि, आवश्यकताहरूको सही तरिकाले व्यवस्थापन गर्न अभिभावकले सहयोग गर्नुपर्दछ । यसबाट उनीहरूलाई मनोसामाजिक सन्तुलन गर्न मद्दत पुग्दछ ।
- आफ्नो बानी, व्यवहार र बोलीमा एकरूपता गर्नुपर्दछ । कहिले यस्तो कहिले त्यस्तो गर्नु हुँदैन ।
- अभिभावकको काम, गुण र व्यवहारमा समान रूपको (१) स्नेह/माया (२) सहमति/प्रशंसा (३) सहानुभूति (४) धैर्य (सन्तुलन) (५) स्वःअनुशासन (६) सकारात्मकता (७) उत्प्रेरणा आदि समेटिनुपर्दछ ।

- बालबालिकासँग उनीहरूको क्षमताअनुसारको अपेक्षा राख्नुपर्दछ। अरूसँग तुलना, प्रतिस्पर्धा र पक्षपात कदापि गर्नुहुँदैन। बालबालिकाले ४ वर्षको उमेरसम्ममा आफ्नो संवेगहरू अभिव्यक्त गर्न सक्दछन् तर स्वनियन्त्रण गर्न वर्षौं समय लाग्छ। साँचो बोल्ने, मायालु स्वर, नामले बोलाउने, आदर शिष्ट भाषाले कुराकानी गर्नुपर्दछ। भावना व्यक्त गर्न अवसर दिनुपर्दछ।
- केही क्रियाकलाप र व्यवहारहरू बालबालिकाको विकासक्रमअनुसारको लक्षणहरू हुन्छन् तर आमाबुबाले यसलाई समस्याको रूपमा चिन्ता गर्नुहुँदैन। जस्तै— खेल सामान बिगारेर खोतल्नु, कापी किताब च्यात्नु, अग्लो ठाउँबाट उफ्रनु, नयाँ अनुहारसँग डराउनु, रुनु आदि।

अभिभावकको मुख्य दायित्व

बालबालिकाको असल बानी व्यवहार विकासको लागि अभिभावकले निम्नानुसारको सकारात्मक र रचनात्मक सहयोग पुर्याउनुपर्दछ :

- क) आदर्श व्यवहार :** बालबालिकालाई आफूले असल व्यवहार गर्ने र आफ्नो प्रेरणादायी अनुभव सुनाउनुहोस्।
- ख) अनुभूति आदानप्रदान :** बालबालिकालाई आफ्नो माया, स्नेह व्यक्त गर्नुहोस् र अनुभूति गर्न समय दिनुहोस्।
- ग) सराहना:** छोरीछोराले गरेको असल व्यवहारको सराहना गर्नुहोस्। उनीहरूको असल बानी व्यवहारको प्रशंसा गर्नुपर्दछ।
- घ) राम्रा र नराम्रा काम :** के कस्ता काम, ठाउँ र व्यवहार बालबालिकाका लागि जोखिमपूर्ण छन्, केकस्ता काम गर्दा बालबालिकाले सम्हाल्न नसक्ने समस्या आउन सक्छन् र के के काम र व्यवहार गर्न सकिन्छ भन्ने बारेमा कथाको माध्यमबाट जानकारी दिन सकिन्छ तर यसरी जानकारी गराउँदा लिङ्ग र अपाङ्गताको आधारमा भेदभाव हुने, अपमान महसुस गर्ने कथा र सूचना दिनु हुँदैन।
- ङ) हौसला र पुनर्बल :** उनीहरूले गर्न सकेका खेल, र कामका लागि स्याबासी दिने, सहयोग गर्ने र प्रयासको प्रशंसा गर्ने र भावनाको मौखिक तथा हाउभाउबाट कदर गर्नुपर्दछ।
- च) सहकार्य र जिम्मेवारी :** बालबालिकालाई उमेर र अवस्था सुहाउँदो जिम्मेवारी दिनुपर्दछ र समस्या, चुनौती सामना गर्न हौसला दिनुपर्दछ।

सकारात्मक अनुशासन

बालबालिकाले विभिन्न क्रियाकलाप गर्दा नोक्सान वा हानि हुन सक्ने सम्भावना हुन्छ। यी नोक्सानीलाई भूलस्वरूप दण्ड सजाय, गाली, अवहेलना (ignore) को अनुभव गर्नुपरेमा बालबालिकाको व्यक्तित्व विकास र सिकाइमा नकारात्मक असर पर्दछ।

सजायले तत्काल (एकछिन) लाई समस्या समाधान भएकोजस्तो देखिएतापनि यसको दीर्घकालीन परिणाम राम्रो हुँदैन। तसर्थ अनुशासन कायम गराउन डर र दबाव होइन, समझदारी र सहभागितालाई प्राथमिकता दिनुपर्दछ। सही अनुशासनले



बालबालिकालाई सिकाउँछ तर सजायले बालबालिकालाई पीडा दिन्छ । तसर्थ सिकाउने नाममा बालबालिकालाई दिइएको पीडाले सकारात्मक परिवर्तन ल्याउन अझ कठिन बनाउन सक्छ ।

बालबालिकालाई स्वनियन्त्रित बनाउन र उनीहरूको आत्मविश्वास बढाउन सकारात्मक ढङ्गमा सिकाइने कुरा नै अनुशासन हो । सकारात्मक अनुशासनको मूल कुरा भनेको प्रोत्साहित गर्नु हो, कुन व्यवहार किन राम्रो वा नराम्रो हो भन्ने बारेमा स्पष्ट पार्नु हो । अनुशासन र आत्मविश्वास वा आत्मसम्मानको एकआपसमा अत्यन्त महत्त्वपूर्ण सम्बन्ध हुन्छ । अनुशासनविहीन बालबालिका, आत्मसम्मान वा आत्मविश्वासका साथ हुर्कन सक्दैनन् । त्यसैगरी आत्मसम्मान विनाको अनुशासन कोरा बन्धन हुन पुग्दछ र यसले पनि बालबालिकाको स्वभाविक विकासलाई बाधा पुऱ्याउँछ ।

असामान्य व्यवहारमा प्रतिक्रिया र सहयोग

- बालबालिकाले गल्ती गरेर नै सिक्छन्, गल्ती गरेमा उनीहरूकै अनुभवबाट सुधार गर्ने अवसर दिनुपर्दछ ।
- धैर्यताका साथ बालबालिकाले किन गल्ती गरे पत्ता लगाउनुपर्छ । यसो गर्नाले बालबालिकाले भविष्यमा आफ्ना गल्तीबाट पाठ सिकेर व्यवहार परिवर्तन गर्ने अवसर पाउँछन् ।
- आफ्नो व्यवहार सधैं एकनासको, समान र निष्पक्ष हुनुपर्छ ।
- बालबालिकाले गरेको व्यवहारप्रति आफ्नो असहमति जनाउन उनीहरूसँग आँखा जुधाएर हेरिनुपर्दछ ।
- बालबालिकासँग कुरा गर्दा, नाम लिँदा सामान्य स्वरले लिनुपर्छ ।
- बालबालिकाले गरेको अनुचित कार्यप्रति उनीहरूको ध्यानाकर्षण गर्नुपर्दछ ।
- सकारात्मक व्यवहार आफैँले गरेर देखाउनुपर्दछ ।
- बालबालिकाले जे नगरुन् भन्ने लाग्दछ त्यो काम, व्यवहार र बोलीवचन तपाईंले पनि गर्नुहुँदैन ।
- बालबालिकालाई उनीहरूका साथीहरूसँग तुलना गर्नु हुँदैन ।
- बालबालिकाले अपेक्षा गरेको कुरा के हो र किन भनी सरल भाषामा व्याख्या गर्नुपर्दछ ।

असल व्यवहारको लागि प्रोत्साहन र समर्थन

- बालबालिकालाई उनीहरूले राम्रो व्यवहार गर्दा प्रशंसा गर्नुपर्दछ, जस्तै “आज तिमिले आफ्नो खानेकुरा साथीभाइसँग बाँडेर खाएको देखेर म असाध्यै खुशी भएँ ।”
- बालबालिकालाई आफ्नो जिज्ञासा, अनुभूति व्यक्त गर्न सधैं प्रेरित गर्नुपर्दछ ।
- प्रशंसा, हौसला गरी पुरस्कृत गर्नुपर्दछ ।
- समूहमा रहेको बेला अन्य बालबालिकाको ध्यान आकर्षित गर्ने गरी राम्रो कामको प्रशंसा गर्नुहोस्, जस्तै “सबैले हेर त, सुनिलले नपोखी खाजा खाइरहेको छ ।”



उचित अवसर, अभिभावकको प्रोत्साहन र समर्थनको अभावमा बालबालिकाको बानी, व्यवहारमा विचलन आउन सक्छ । यसका केही लक्षणहरू निम्न छन् । यी अवस्थामा मनोपरामर्शविद्सँग सल्लाह लिनुपर्दछ :

- निरन्तर रोइरहनु,
- निरन्तर स्तनपान मात्र गरिरहनु,
- पूरक खानामा रुचि नहुनु र नखानु,
- अस्वाभाविक रूपमा अस्थिर र चकचक गर्नु,
- आमाबुबाले भनेको नटेर्नु,
- निद्रामा भस्किने, बिछ्यौनामा पिसाब गर्नु,
- टोलाईरहनु,
- नबोल्नु,
- निस्कृय हुनु,
- साथीसँग खेल्न मन नलाग्नु,
- पढ्नमा कमजोर हुनु,
- नकारात्मक सोचाईको विकास हुनु,
- निस्सासिएर अत्तालिएर रुनु, मुर्छा पर्नु आदि

जाव्नैपर्ने तथ्यहरू

- प्रत्येक शिशु/बालबालिकाको वृद्धि विकासमा वातावरणको महत्त्वपूर्ण भूमिका हुन्छ । वातावरण भन्नाले ठाउँ, वस्तु, व्यक्ति, समय तथा कार्यक्रमहरूलाई बुझाउँछ । उनीहरूको बानी, व्यवहार घरपरिवारको संस्कृति, भाषा र वातावरणअनुसार विकास हुन्छ ।
- बालबालिकालाई उचित वातावरण दिनुका साथै अभिभावकले निम्नानुसारको सकारात्मक र रचनात्मक सहयोग पुऱ्याउनुपर्दछ :
 - क) आदर्श व्यवहार : बालबालिकालाई आफूले असल व्यवहार गर्ने र आफ्नो प्रेरणादायी अनुभव सुनाउनुपर्छ ।
 - ख) अनुभूति आदानप्रदान : बालबालिकालाई आफ्नो माया, स्नेह व्यक्त गर्नुहोस र अनुभूति गर्ने समय दिनुपर्छ ।
 - ग) सराहना: छोरीछोराले गरेको असल व्यवहारको सराहना गर्नुहोस् । उनीहरूको असल बानी व्यवहारको प्रशंसा गर्नुपर्दछ ।
 - घ) राम्रा र नराम्रा काम: के कस्ता काम, ठाउँ र व्यवहार बालबालिकाका लागि राम्रो र केकस्ता नराम्रा हुन् बालबालिकालाई सिकाउनुपर्छ ।
 - ङ) हौसला र पुनर्बल : उनीहरूले गर्न सकेका खेल र कामका लागि स्याबासी दिने, सहयोग गर्ने र प्रयासको प्रशंसा गर्ने र भावनाको मौखिक तथा हाउभाउबाट कदर गर्नुपर्दछ ।
 - च) सहकार्य र जिम्मेवारी : बालबालिकालाई उमेर र अवस्था सुहाउँदो जिम्मेवारी दिनुपर्दछ र समस्या, चुनौती सामना गर्न हौसला दिनुपर्दछ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले बाल व्यवहारमा वातावरण र सकारात्मक अनुशासनको महत्त्व बुझ्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर,परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हाँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा बालबालिकालाई अनुशासनमा राख्न के कस्ता विधिहरू अपनाइन्छ ?

स समस्या विश्लेषण

क्रियाकलाप

सहभागीहरूसँग बालबालिकालाई अनुशासनमा राख्न गाह्रो भएका घटनाहरू लिनुहोस् । अन्य सहभागीले सो घटनालाई आफू भएको भए कसरी समाधान गर्थे छलफल गर्नुहोस् ।

(सजायले समाधान गर्ने कुरालाई निरुत्साहित गर्नुहोस् । सजायले एकछिनलाई समस्या समाधान भएकोजस्तो देखिएतापनि यसको दीर्घकालीन परिणाम राम्रो हुँदैन । रिस उठ्दा १० सम्म गन्ती गर्ने तरिका अभिभावकलाई सिकाउनुहोस् र बालबालिकालाई पनि सिकाउन भन्नुहोस् ।)

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।



निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मलाई असल व्यवहार गर्नु भएमा मेरो बानी व्यवहार पनि असल हुन्छ । तपाईंहरूकै बानी व्यवहार हेरेर म पनि आफ्नो बानी व्यवहार विकास गर्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको बालव्यवहार र सकारात्मक अनुशासन बारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- प्रत्येक शिशु/बालबालिकाको वृद्धि विकासमा वातावरणको महत्वपूर्ण भूमिका हुन्छ । वातावरण भन्नाले ठाउँ, वस्तु, व्यक्ति, समय तथा कार्यक्रमहरूलाई बुझाउँछ । उनीहरूको बानी, व्यवहार घरपरिवारको संस्कृति, भाषा र वातावरणअनुसार विकास हुन्छ ।
- बालबालिकालाई उचित वातावरण दिनुका साथै अभिभावकले निम्नानुसारको सकारात्मक र रचनात्मक सहयोग पुर्याउनुपर्दछ ।
 - क) आदर्श व्यवहार : बालबालिकालाई आफूले असल व्यवहार गर्ने र आफ्नो प्रेरणादायी अनुभव सुनाउनुपर्छ ।
 - ख) अनुभूति आदानप्रदान : बालबालिकालाई आफ्नो माया, स्नेह व्यक्त गर्नुहोस् र अनुभूति गर्ने समय दिनुपर्छ ।
 - ग) सराहना: छोरीछोराले गरेको असल व्यवहारको सराहना गर्नुहोस् । उनीहरूको असल बानी व्यवहारको प्रशंसा गर्नुपर्दछ ।
 - घ) राम्रा र नराम्रा काम : के कस्ता काम, ठाउँ र व्यवहार बालबालिकाका लागि राम्रो र केकस्ता नराम्रा हुन् बालबालिकालाई सिकाउनुपर्छ ।

ड) हौसला र पुनर्बल : उनीहरूले गर्न सकेका खेल, र कामका लागि स्याबासी दिने, सहयोग गर्ने र प्रयासको प्रशंसा गर्ने र भावनाको मौखिक तथा हाउभाउबाट कदर गर्नुपर्दछ ।

च) सहकार्य र जिम्मेवारी : बालबालिकालाई उमेर र अवस्था सुहाउँदो जिम्मेवारी दिनुपर्दछ र समस्या, चुनौती सामना गर्न हौसला दिनुपर्दछ ।

स) सङ्कल्प

अभिभावकलाई आज सिकेका कुराहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् अभिभावकको आफ्नै योजनालाई महत्त्व दिनुहोस् ।

म आजैबाट बालबालिकालाई उनीहरूको राम्रो विकास हुने गरी उचित वातावरण दिन्छु ।

म आजैबाट आफूलाई बालबालिकाको नमुनाको रूपमा प्रस्तुत गर्छु ।

म आजैबाट बालबालिकालाई उमेर र अवस्था सुहाउँदो जिम्मेवारी दिन्छु ।

स) समीक्षा

तातो आलु खेल खेल्दै पालैपालो सहभागीलाई आज सिकेको कुनै एउटा कुरा भन्न लगाउनुहोस् । केही सहभागीबाट मुख्य सन्देशका कुराहरू आएको सुनिश्चित गरेपछि सत्र सक्नुहोस् ।

अभिभावकीय शैली

खण्ड-क अध्ययन सामग्री

१. अभिभावकीय शैली के हो ?

अभिभावक बालबालिकाका लागि नमुना व्यक्तित्व हो । अभिभावकले गरेको व्यवहार अवलोकन गरेर बालबालिकाले अभिभावकको व्यवहार अनुरूप आफ्नो व्यवहार बनाउँछन् । यसैलाई प्रमाणित गर्नको लागि प्रसिद्ध मनोवैज्ञानिक Diana Baumrind ले १९६७ मा तीन किसिमको अभिभावकीय शैलीहरू प्रस्तुत गरेकी थिइन् । उक्त शैलीलाई १९८३ मा Maccoby and Martin ले अर्को एक शैली थप गरी ४ किसिमको शैली प्रस्तुत गरेका थिए । यी ४ शैली नै मुख्य अभिभावकीय शैलीका रूपमा लिइन्छ । उक्त शैलीहरू निम्न प्रकारका छन् ।



१.१. निरङ्कुश अभिभावकीय शैली : निरङ्कुश अभिभावकीय शैलीमा अभिभावकहरू नीति नियम आफूले तयार गर्ने र बालबालिकालाई पालन गर्न लगाउने गर्छन् । नीति नियम नमानेमा वा उल्लङ्घन गरेमा विभिन्न सजायहरू तोक्ने र सजायपनि दिने गर्दछन् । बालबालिकाले गरेका कार्यहरूको स्पष्टीकरण भन्दा पनि सजायमा महत्त्व राख्दछन् । यस शैलीलाई पछ्याउने अभिभावकले बालबालिकासँग धेरै आशाहरू गरेका हुन्छन् । तर, यसको दाँजोमा आफ्नो उत्तरदायित्व अत्यन्त न्यून हुन्छ । यस प्रकारको अभिभावकीय शैलीलाई परम्परागत शैली पनि भनिन्छ ।

१.२. निर्णायक/आधिकारिक अभिभावकीय शैली : यस प्रकारको अभिभावकीय शैलीमा बालबालिकालाई अभिभावकले आफूसरह स्थान दिने गर्छन् । घर परिवारको निर्णय लिँदा बालबालिकासँग सल्लाहसुझाव लिने, घरको नियमहरू बनाउँदा बालकेन्द्रित तरिका अवलम्बन गर्ने, बालबालिकालाई सम्मानपूर्ण व्यवहार गर्ने गर्दछन् । सकारात्मक अनुशासन लागु गर्छन् । यस्तो अभिभावकहरू बालबालिकासँग आशापनि उच्च स्तरको गर्छन् भने बालबालिकाप्रति आफूले पनि उत्तरदायीपूर्ण व्यवहार गर्छन् ।

३. **अनुमतिशील अभिभावकीय शैली** : यसप्रकारको शैली पछ्याउने अभिभावकहरूले बालबालिकाकाले जे गरेपनि स्वीकार गर्छन् । बालबालिकाकोलागि कुनै पनि नियम बनेको हुँदैन र भएका नियम पनि लागु हुँदैन । उनीहरूको सबै मागहरू पूरा गरिनुपर्छ र सो मागहरू पूरा गर्नु अभिभावकको कर्तव्य हो भन्ने धारणा हुन्छ । यस प्रकारको अभिभावकहरूले बालबालिकासँग कुनै पनि आशा गरेका हुँदैनन्, तर अभिभावक बालबालिकाप्रति अत्यन्त जिम्मेवार हुन्छन् । बालबालिकाको गल्ती नदेख्ने, कुनै कामहरू बिगारेका छन् भने पनि गल्ती नदेखाउने, सुभावहरू नदिने वा अत्यन्त फूर्क्याएर हुर्काइन्छ ।



४. **असंलग्न अभिभावकीय शैली** : यसप्रकारको शैलीमा बालबालिकालाई अभिभावकले वास्ता गर्दैनन् । अभिभावकहरूले बालबालिका आफैँ हुर्काइन्छन् भन्ने विश्वास राख्छन् । यस प्रकारको अभिभावकत्वमा बालबालिकाको पनि अभिभावकप्रति न्यून आशा हुन्छ भने अभिभावकको पनि बालबालिका प्रति न्यून उत्तरदायित्व हुन्छ । यस शैलीमा अभिभावकले बालबालिकाको लागि कुनै योजना नबनाउने, अन्तरक्रिया नगर्ने, खेल उत्प्रेरणा नगर्ने अर्थात् बालबालिकालाई कुनै पनि महत्त्व नदिई बेवास्तापूर्ण व्यवहारहरू गर्दछन् ।

यी चार किसिमका अभिभावकीय शैलीहरूले बालबालिकाको हुर्काइ तथा व्यवहारमा फरक फरक असर गर्ने विभिन्न अध्ययनले देखाएको छ ।

अभिभावकीय शैली	बालबालिकाको हुर्काइ तथा व्यवहार
निरङ्कुश	यसप्रकारको शैलीमा हुर्केका बालबालिकामा आक्रमकता तथा बदलाको भाव हुने गर्दछ । सजायबाट बच्न भुठो बोल्न सिपालु हुन्छन् । परनिर्भर हुने, आत्मविश्वासमा कमी, संवेगहरूको व्यवस्थापनमा कठिनाई देखापर्न सक्छन् ।
निर्णायक/आधिकारिक	यसप्रकारको शैलीमा बालबालिकाको आशा र अभिभावकको जिम्मेवारी बराबर हुने हुनाले बालबालिका जिम्मेवार हुने, आत्मनिर्भर हुने, शान्त र मनको कुरा बुझेर व्यवहार गर्ने, सकारात्मक सामाजिक सम्बन्ध, दृढ आत्मविश्वास जस्ता सकारात्मक व्यवहारको विकास हुन्छ ।
अनुमतिशील	अनुमतिशील शैलीमा विश्वास गर्ने अभिभावकका बालबालिका कुनै पनि कार्यको जिम्मेवारी नलिने, सानो समस्यामा पनि अत्तालिने, काम पूरा नगर्ने, सामाजिक सिप अन्तरक्रियामा कमी हुने, आफूलाई नै महत्त्व दिनुपर्ने भावनाको विकास, संवेग नियन्त्रणमा कठिनाई आदि व्यवहारमा समस्या देखापर्छ ।
असंलग्न	यस शैलीमा पनि अनुमतिशील शैलीमा जस्तै संवेगमा नियन्त्रण गर्न नसक्ने, धेरै समस्याहरू सिर्जना गर्ने, अपराधिक क्रियाकलापमा संलग्न हुने, लागुपदार्थ दुर्व्यसन तथा मानसिक समस्याहरू देखापर्छ ।

२. अभिभावकीय शैलीको महत्व

अभिभावकीय शैलीबारे ज्ञान भएमा आफ्नो शैलीलाई समीक्षा गरेर आफ्नो व्यवहार नियन्त्रण र सुधार गर्न सकिन्छ। धेरैजसो अभिभावकले समय र परिस्थितिअनुसार विभिन्न शैलीहरूलाई मिसाएर व्यवहार गर्छन्। जुन खासमा बालबालिकाको व्यवहार विकासमा त्यति सहयोगी हुँदैन। अभिभावकले बालबालिकालाई सधैं एकैनासको व्यवहार गर्ने गर्नुपर्दछ। अभिभावकले बालबालिकामा जस्तो शैलीको बढी प्रयोग गर्छन्, बालबालिकाको हुर्काइ तथा व्यवहार पनि त्यस्तै हुँदै जान्छ।

माथिका शैलीहरूमध्ये सबैभन्दा उत्तम शैली निर्णायक/आधिकारिक शैली हो, यसले बालबालिकालाई सर्वाङ्गीण विकासको उपयुक्त अवसर दिन्छ। अभिभावक शिक्षाको मुख्य उद्देश्य पनि अभिभावकलाई निर्णायक/आधिकारिक अभिभावकीय शैलीको प्रवर्धन गर्ने र अभिभावकको व्यवहारलाई सकारात्मक बनाउन सहयोग गर्ने हो। तर अभिभावकीय शैली यो भन्दा फरक भयो भन्दैमा आफू वा अरूलाई दोष दिनु चाहिँ हुँदैन।

३. निर्णायक / आधिकारिक अभिभावकीय शैली कसरी अपनाउने ?

- बालबालिकासँग सकारात्मक सम्बन्ध बनाउनुपर्छ र उनीहरूलाई सकारात्मक भावना देखाउनुपर्छ। आफ्नो आशा पूरा भएपछि बालबालिकालाई स्यावासी दिने, खुसी व्यक्त गर्ने गर्नाले उनीहरू पनि अभिभावकलाई खुसी पार्न थप मिहेनत गर्छन्। यसो भन्दैमा अभिभावकले बालबालिकासँग उनीहरूको उमेर, क्षमता भन्दा धेरै आशा चाहिँ राख्नु हुँदैन। अरू बालबालिकासँग तुलना गर्नु हुँदैन।



- बालबालिकाको कुरा सुन्नुपर्छ। उनीहरूसँग धेरै भन्दा धेरै अन्तरक्रिया गर्ने, सँगै खेल्ने गर्नुपर्दछ।
- बालबालिकालाई कस्तो महसुस भइरहेको छ, सो भावनालाई शब्दमा व्यक्त गर्न सिकाउनुपर्छ।
- बालबालिकाले राम्रो काम गरेमा प्रशंसा गर्नुपर्दछ र सो व्यवहार राम्रो हुनुको कारण पनि बताइदिनुपर्छ।
- बालबालिकालाई आफूले अपेक्षा गरेका व्यवहार तथा घरपरिवारका नियमहरू प्रष्ट रूपमा बताउनुपर्छ र आफूले पनि सो अनुरूप व्यवहार गर्नुपर्दछ।



- बालबालिकाले नियम तोड्दा वा खराब व्यवहार गर्दा, त्यो किन गलत छ र त्यसको विकल्प के हो बताइदिनुपर्छ । बालबालिकालाई सकारात्मक अनुशासनमा राख्नुपर्छ (विस्तृतमा शीर्षक १९ हेर्नुहोस्) ।
- बालबालिकालाई साना निर्णयहरू आफैँ लिन दिनुपर्छ ।
- बालबालिकाको क्षमताअनुसार घरका केही जिम्मेवारी दिनुपर्छ ।
- बालबालिकालाई तनाव व्यवस्थापन तथा रिस हुँदा शान्त हुने तरिका सिकाउनुपर्छ (विस्तृतमा शीर्षक २२ हेर्नुहोस्) ।

जाण्नेपर्ने तथ्यहरू

- अभिभावकले गरेको व्यवहार अवलोकन गरेर बालबालिकाले अभिभावकको व्यवहार अनुरूप आफ्नो व्यवहार बनाउँछन् ।
- निरङ्कुश, निर्णायक/आधिकारिक, अनुमतिशील, असंलग्न अभिभावकीय शैली ४ मुख्य अभिभावकीय शैली हुन् । यी चार किसिमका अभिभावकीय शैलीहरूले बालबालिकाको हुर्काइ तथा व्यवहारमा फरक फरक असर गर्ने विभिन्न अध्ययनले देखाएको छ ।
- सबैभन्दा उत्तम शैली निर्णायक/आधिकारिक शैली हो, यसले बालबालिकालाई सर्वाङ्गीण विकासको उपयुक्त अवसर दिन्छ । अभिभावक शिक्षाको मुख्य उद्देश्य पनि अभिभावकलाई निर्णायक/आधिकारिक अभिभावकीय शैलीको प्रवर्धन गर्ने र अभिभावकको व्यवहारलाई सकारात्मक बनाउन सहयोग गर्ने हो । तर, अभिभावकीय शैली यो भन्दा फरक भयो भन्दैमा आफू वा अरूलाई दोष दिनु चाहिँ हुँदैन ।
- निर्णायक/आधिकारिक शैली अपनाउन बालबालिकासँग सकारात्मक सम्बन्ध बनाउने, उनीहरूको कुरा सुन्ने, राम्रो कामको प्रशंसा गर्ने, अपेक्षा गरेको व्यवहार प्रष्ट गर्ने, साना जिम्मेवारी दिने र विभिन्न संवेगका बारेमा सिकाउने जस्ता कामहरू गर्नुपर्दछ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: अभिभावकले आफ्नो अभिभावकीय शैलीलाई बुझ्न सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं, र सो ज्ञान सिपले आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि, अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हामी हाम्रा बालबालिकालाई कस्तो व्यवहार गर्छौं ? तपाईंहरूको विचारमा हाम्रो समुदायमा कस्ता अभिभावकीय शैली छ होला ?

स समस्या विश्लेषण

क्रियाकलाप



१. चार प्रकारका अभिभावकीय शैलीबारे सहभागीहरूलाई बुझाउनुहोस् । (यो चरणमा यसका बालबालिकामाथिका असर नखुलाउने)
२. अब सहभागीहरूलाई केही हालसालका घटनाहरू सम्झन लगाउनुहोस्, जसमा सहभागीले यी अभिभावकीय शैली अपनाएका थिए ।
३. सो घटनामा आफ्नो शैलीमा राम्रो र सुधार गर्नुपर्ने कुरा पनि छलफल गर्नुहोस् ।
४. अन्तमा निर्णायक/आधिकारिक अभिभावकीय शैली सबभन्दा राम्रो र प्रभावकारी शैली हुँदाहुँदै पनि धेरै अभिभावकले समय परिस्थितिअनुसार अन्य शैली पनि प्रयोग गर्ने कुरा सिकाउनु हो । फरक शैली प्रयोग गरेतापनि खराब अभिभावक भनेर आफूलाई दोष दिनु नहुने कुरा पनि बताउनुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह) अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :

बाल सन्देश: म तपाईंहरूको ऐना हुँ । तपाईंले जस्तो व्यवहार गर्नुहुन्छ, म पनि त्यस्तै गर्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् र छलफल गर्नुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको अभिभावकीय शैलीबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :

- अभिभावकले गरेको व्यवहार अवलोकन गरेर बालबालिकाले अभिभावकको व्यवहार अनुरूप आफ्नो व्यवहार बनाउँछन् ।
- निरङ्कुश, निर्णायक/आधिकारिक, अनुमतिशील, असंलग्न अभिभावकीय शैली ४ मुख्य अभिभावकीय शैली हुन् । यी चार किसिमका अभिभावकीय शैलीहरूले बालबालिकाको हुर्काइ तथा व्यवहारमा फरक फरक असर गर्ने विभिन्न अध्ययनले देखाएको छ ।
- सबैभन्दा उत्तम शैली निर्णायक/आधिकारिक शैली हो, यसले बालबालिकालाई सर्वाङ्गीण विकासको उपयुक्त अवसर दिन्छ । अभिभावक शिक्षाको मुख्य उद्देश्य पनि अभिभावकलाई निर्णायक/आधिकारिक अभिभावकीय शैलीको प्रवर्धन गर्ने र अभिभावकको व्यवहारलाई सकारात्मक बनाउन सहयोग गर्ने हो । तर अभिभावकीय शैली योभन्दा फरक भयो भन्दैमा आफू वा अरूलाई दोष दिनु चाहिँ हुँदैन ।

- निर्णायक/आधिकारिक शैली अपनाउन बालबालिकासँग सकारात्मक सम्बन्ध बनाउने, उनीहरूको कुरा सुन्ने, राम्रो कामको प्रशंसा गर्ने, अपेक्षा गरेको व्यवहार प्रष्ट गर्ने, साना जिम्मेवारी दिने र विभिन्न संवेगका बारेमा सिकाउने जस्ता कामहरू गर्नुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

- म आजैदेखि बालबालिकासँग सकारात्मक सम्बन्ध राख्छु र सकेसम्म बढी समय उनीहरूसँग बिताउँछु ।
- म आजैदेखि बालबालिकालाई उनीहरूको क्षमताअनुसार सक्ने कामको जिम्मेवारी दिन्छु ।
- म आजैदेखि निर्णायक/आधिकारिक अभिभावकीय शैली अपनाउने प्रयास गर्छु ।

स समीक्षा

आजको विषयसम्बन्धी केही प्रश्नहरू बनाइ सानो कागजमा लेखेर चिट्ठा बनाउनुहोस् । सो चिट्ठा ईच्छुक सहभागीलाई लिन दिई उत्तर पनि दिन लगाउनुहोस् ।

हिंसा र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा

खण्ड-क अध्ययन सामग्री

हिंसा र दुर्व्यवहार के हो ?

बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, भाषिक विकासमा गम्भीर नकारात्मक असर पर्ने खालका काम, व्यवहार, भाषाको प्रयोग गर्नुलाई हिंसा र दुर्व्यवहार मानिन्छ। यसबाट उनीहरूको जीवन, स्वास्थ्य, विकास तथा स्वाभिमानमा नकारात्मक असर पर्छ। प्रारम्भिक बाल्यावस्थामा भोगेका हिंसा र दुर्व्यवहारको असर जीवनभर रहिरहन्छ र बालबालिकाको सर्वाङ्गीण विकासमा हानि गर्छ।



बालबालिकालाई हुन सक्ने हिंसा र दुर्व्यवहार

बालबालिका प्रति हुन सक्ने हिंसा र दुर्व्यवहारहरूलाई यसको प्रकृतिका आधारमा छुट्ट्याएर हेर्न सकिन्छ। तर यी एक आपसमा सम्बन्धित हुन्छन् र एउटै घटनाबाट बालबालिका माथि विभिन्न प्रकारका दुर्व्यवहार भइरहेको हुनसक्दछ। जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

शारीरिक दुर्व्यवहार : बालबालिका माथि कुनै पनि बहानामा कुनै पनि ढङ्गले शारीरिक क्षति पुग्ने जस्तै : कुटपिट गर्ने, चिमोत्ने, कपाल तान्ने, एक खुट्टामा उभिन लगाउने, बाँध्ने, भित्तामा ठोक्काउने, घचेट्ने, पानी खन्याउने, पोलिदिने, तातोपानी खन्याउने, थुनेर राख्ने, घर निकाला गरिदिने, उमेर अमिल्दो कार्य गर्न लगाउने, खसाल्ने धम्की दिने, भट्कार्ने, हल्लाउने खालका दुर्व्यवहारलाई शारीरिक दुर्व्यवहार भनिन्छ।

बेवास्ता र उपेक्षा : बालबालिकाको आधारभूत आवश्यकताबाट वञ्चित गराउने जस्तै: उमेरअनुसार, खाना नदिने, मौसमअनुसार वा सफा लुगा लाउन नदिने, बिरामी अवस्थामा उपचार नगर्ने आदि बालबालिकालाई बेवास्ता र उपेक्षा गर्ने क्रियाकलाप पनि हिंसा र दुर्व्यवहारमा पर्छ।

शाब्दिक (मौखिक) दुर्व्यवहार : बालबालिकालाई सरापनु, अपशब्द बोल्नु, नराम्रो नाम काढेर बोलाउनु, हीनताबोध गराउने, गाली, बेइज्जती गर्ने, जिस्काउनु जस्ता कुराहरू मौखिक दुर्व्यवहार भित्र पर्दछन्। जानेर नजानेर मौखिक दुर्व्यवहार भइरहेको हुन सक्दछ। कतिपय अवस्थामा यस्ता

कुराहरूलाई हामीले सामान्य रूपमा लिइरहेका हुन्छौं वा खासै वास्ता गरिएको हुँदैन । तर मौखिक रूपमा गरिएका दुर्व्यवहारले बालबालिकालाई मनोवैज्ञानिक असर परिरहेको हुन्छ ।

भावनात्मक तथा मानसिक दुर्व्यवहार : बालबालिकाको भावनामा चोट पुग्ने गरी अर्थात् बोलीचालीको भाषामा उसको मन दुख्ने गरी गरिने कुनै पनि क्रियाकलाप वा व्यवहारलाई भावनात्मक दुर्व्यवहार भन्न सकिन्छ । भावनात्मक दुर्व्यवहारले बालबालिकाको मानसिक स्वास्थ्य र सामाजिक विकासमा असर गर्दछ । जस्तै: बालबालिकालाई माया नदेखाउने, नबोल्ने, भावनामा चोट पुऱ्याउने, छोरा र छोरीको बिच भेदभाव गर्ने, सिकाइमा सहयोग नगर्ने, उत्प्रेरणा नगर्ने बालबालिकालाई विद्यालयमा भर्ना नगर्ने, खेल खेल्न नदिने, उपयुक्त खेल सामग्रीहरू नदिने आदि भावनात्मक तथा मानसिक दुर्व्यवहार हो ।



सजाय : बालबालिकालाई अनुशासनका नाममा घर वा विद्यालयमा माथिका क्रियाकलाप गर्नु सजाय हो ।



यौन हिंसा वा दुर्व्यवहार : कुनै वयस्क, पाको मानिस वा ठुलो बालबालिकाले अथवा आफू भन्दा केही शक्तिशाली व्यक्तिले बालबालिकामाथि यौन आशय भल्कने गरी गर्ने कुनै पनि कार्य तथा यौन आनन्दको निम्ति गरिएका छुवाइहरू वा सम्बन्धहरूलाई बाल यौन दुर्व्यवहार भनिन्छ । बालबालिकाको गोप्य अङ्गमा छुने वा वयस्कको गोप्य अङ्गमा छुन लगाउने तथा बालबालिकालाई बलात्कार गर्ने जस्ता क्रियाकलापलाई यौन हिंसा वा दुर्व्यवहार भनिन्छ ।



बालश्रम : बालबालिकालाई मानसिक, शारीरिक, सामाजिक तथा नैतिक रूपमा हानि पुऱ्याउने तथा शिक्षामा बाधा पुऱ्याउने जोखिमपूर्ण काम नै बालश्रम हो । जसले प्रचलित कानूनमा तोकिएको उमेरभन्दा कम उमेरका बालबालिकालाई श्रममा लगाउने कार्यलाई जनाउँछ ।

बेचबिखन तथा ओसारपसार: बालबालिकाको बेचबिखन, अङ्ग तस्करी, श्रम शोषण तथा यौन क्रियाकलाप गराउने, आर्थिक फाइदाको प्रयोजनले धर्म सन्तान लिने र दिने, फिरौतीका लागि अपहरण गर्ने वा बन्धक बनाउने उद्देश्यले एकठाउँबाट अर्को ठाउँमा लैजाने कार्यहरू यस अन्तर्गत पर्दछन् ।

हिंसा र दुर्व्यवहारको असर :

- गर्भवती अवस्थामा आमा प्रति गरिएको दुर्व्यवहारले शिशुको शारीरिक तथा मानसिक विकासमा प्रभाव पर्दछ ।
- बालबालिका त्रसित हुने, ओछ्यानमा पिसाब गर्ने, रिसाउने, जिद्दी गर्ने, हिंसात्मक रूपमा प्रस्तुत हुने, डाह गर्ने जस्ता नकारात्मक व्यवहार देखाउँछन् ।

- प्रारम्भिक बाल्यावस्थाका भोगाइहरू जीवनभरि मस्तिष्कमा रहिरहन्छ । यसले मस्तिष्कको न्युरोनहरूलाई क्षति गरी बालबालिकाको बौद्धिक सिपहरू कमजोर बनाउँछ र सिक्ने तथा सोच्ने क्षमतामा नकारात्मक असर गर्छ ।
- हिंसा, दुर्व्यवहारमा हुर्किएका बालबालिकाको व्यवहार माया, सद्भाव र हौसला पाएका बालबालिकाको व्यवहारभन्दा फरक हुन्छ । यस्ता बालबालिकामा हीनता भाव, बदलाको भाव, दुखीपन, डरत्रास, अन्तरमुखी, कम आत्मविश्वास र कमजोर मनोबल हुन्छ ।
- शारीरिक दुर्व्यवहारले बालबालिकाको शरीरका अङ्गहरू भाँच्चिने, आँखा फुट्ने, कान नसुन्ने जस्ता शारीरिक अपाङ्गता तथा मृत्युसमेत हुन सक्छ ।
- बालबालिका तथा अभिभावकको सम्बन्ध कमजोर हुने, बालबालिकाले विद्यालय छाड्ने, मानसिक समस्या समेत हुने संभावना हुन्छ ।

अभिभावकको भूमिका

प्रारम्भिक बाल्यावस्थाका बालबालिकालाई जोखिम हुने हिंसा र दुर्व्यवहारलाई सामाजिक र कानुनी रूपमा सुरक्षा दिने जिम्मेवारी संरक्षक, बुबाआमा र अभिभावकको हो । कुनै पनि अभिभावक, शिक्षक, वयस्कले बालबालिकालाई उमेर, जात, भाषा, लिङ्ग, गरीबी, अपाङ्गता वा अरू कुनै पनि आधारमा हिंसा, दुर्व्यवहार, भेदभाव, बेवास्ता, अपमान गर्न र मानसिक तथा शारीरिक सजाय दिनु अपराध हो । यसका लागि कानूनतः सजायको पनि व्यवस्था छ ।

विभिन्न अध्ययनअनुसार बालबालिकालाई हिंसा र दुर्व्यवहार गर्ने व्यक्तिहरूमा धेरैजसो आफ्नै बुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा परिवारका अन्य सदस्यहरू वा विद्यालयका शिक्षक पर्दछन् । अनुशासनको नाममा बालबालिकाप्रति हिंसा र दुर्व्यवहार हुने गरेको छ । त्यसैले सर्वप्रथम अभिभावकले हिंसा र दुर्व्यवहारबाट हुने असर र सकारात्मक अनुशासनका तौरतरिका सिक्न जरुरी छ । यौन हिंसा तथा दुर्व्यवहार पनि चिनजानकै व्यक्तिबाट धेरै हुने पाइएको छ । अभिभावकले बालबालिकाको संरक्षणको लागि बालबालिकालाई सधैं आफ्नो निगरानीमा राख्नुपर्छ र बालबालिकालाई यौन हिंसा र दुर्व्यवहारबारे सिकाउनुपर्छ । बालबालिकाले आफ्नो समस्या बताउन सक्ने सम्बन्ध बनाउनुपर्छ । यसबाहेक बालबालिकाप्रतिको हिंसा र दुर्व्यवहार न्यूनीकरणका लागि निम्न कुरामा ख्याल गर्नुपर्दछ :

- आफ्नो रिस बालबालिकामा नपोख्ने, आफ्नो मानसिक स्वास्थ्य वा व्यवहारको पुनरावलोकन तथा नियन्त्रण गर्नुपर्छ ।
- आफूलाई रिस उठेमा नबोल्ने वा लामोलामो स्वास फेर्ने, १० सम्म गन्ती गर्ने, ध्यान गर्ने, बालबालिकाको विकासात्मक चरण नै यस्तै हो भन्ने बुझेर आफूलाई नियन्त्रण गर्नुपर्दछ ।
- बालबालिकालाई उमेरअनुसार आफू सुरक्षित हुने तरिकाहरू बताउने, कथाको माध्यमबाट बच्ने तरिकाहरू बुझ्ने उमेर देखि नै भन्ने गर्नुपर्दछ ।
- विद्यालयमा आफ्ना बालबालिका सुरक्षित छन् छैनन् निरीक्षण गर्ने र हिंसा दुर्व्यवहार भएको थाहा भएमा पैसा नलाग्ने १०९८ मा फोन गरेर उजुरी दिनुपर्छ ।
- बालबालिकालाई हिंसा र दुर्व्यवहार गर्दा सबैलाई कानुनी सजाय हुन्छ भन्ने बुझ्नुपर्छ ।
- विद्यालयमा भएको बालक्लवहरूलाई सक्रिय गर्ने वा बाल संरक्षणको बारेमा सचेतना जगाउन सहकार्य गर्ने गर्नुपर्दछ ।

- स्थानीय क्षेत्रमा बालअधिकार समितिहरू बनेको हुन्छ । आवश्यक रूपमा यस समितिसँग सहकार्य वा सम्पर्कमा रहने गर्नुपर्दछ ।

कानुनी आधार

- संयुक्त राष्ट्रसङ्घीय बालअधिकारको महासन्धि (सन् १९८९) धारा १९, ३४ र ३६ मा हिंसा तथा दुर्व्यवहारबाट संरक्षण सम्बन्धी उल्लेख छ । जसअनुसार राज्यले बालबालिकालाई यौन दुर्व्यवहार वा शोषणलगायत शारीरिक तथा मानसिक यातना र हेलाबाट जोगाउने प्रतिबद्धता जाहेर भएकाले कसैले यस्तो काम गरेमा अपराध हुन्छ ।
- नेपालको संविधान, २०७२ भाग १ को धारा ३९ मा बालबालिकाको हक उल्लेख भएअनुसार कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइदैन ।
- “बालबालिकासम्बन्धी ऐन, २०७५” अनुसार देहायबमोजिमको कार्य गरेमा बालबालिका विरुद्ध हिंसा मानिन्छ र सो कार्य गर्ने गराउने व्यक्ति वा संस्था सजायका भागिदार हुने छन् :

- (क) धूमपान, मद्यपान वा जुवा, तास जस्ता कुलतमा संलग्न गराउने,
- (ख) बालिगहरूका लागि खोलिएका डान्स बार, क्यासिनो जस्ता मनोरञ्जनस्थलमा प्रवेश वा प्रयोग गराउने,
- (ग) बालिगहरूका लागि भनी तोकिएका चलचित्र, अन्य श्रव्य दृष्य जस्ता सामग्री देखाउने,
- (घ) घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने,
- (ङ) शारीरिक चोट पटक वा असर पुऱ्याउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एकल्याउने वा मानसिक पीडा दिने,
- (च) विद्युतीय वा अन्य माध्यम प्रयोग गरी सताउने, कष्ट दिने,
- (छ) राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा, हडताल, बन्द, चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गर्ने,
- (ज) गैरकानूनी थुना, कैद, कारावास वा नजरबन्दमा राख्ने, नेल, हतकडी लगाउने,
- (झ) क्रूर अमानवीय व्यवहार गर्ने वा यातना दिने,
- (ञ) सनातन, परम्परा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यको लागि बाहेक भिक्षा माग्न लगाउने वा सन्यासी, भिक्षु, फकीर वा अन्य कुनै भेष धारण गर्न लगाउने,
- (ट) जबरजस्ती अनाथ घोषणा गर्ने वा अनाथको रूपमा दर्ता गराउने,
- (ठ) भाकल, धार्मिक वा अन्य कुनै अभिप्रायले कसैको नाउँमा चढाउने वा समर्पण गर्ने वा परम्परा, संस्कृति, रितिरिवाजको नाममा कुनै प्रकारको हिंसा, विभेद, हेला वा बहिष्कार गर्ने वा उपहासको पात्र बनाउने,

- (ड) जादू वा सर्कसमा लगाउने,
- (ढ) कसूरजन्य कार्य गर्न सिकाउने, तालीम दिने वा त्यस्तो कार्यमा लगाउने,
- (ण) बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउने,
- (त) प्रचलित कानून विपरीत बालबालिकाको अङ्ग झिक्ने,
- (थ) औषधि वा अन्य कुनै परीक्षणको लागि बालबालिकालाई प्रयोग गर्ने,
- (द) कानून बमोजिम बाहेक बाल गृहमा राख्ने।

जाव्नैपर्ने तथ्यहरू

- बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, भाषिक विकासमा गम्भीर नकारात्मक असर पर्ने खालका काम, व्यवहार, भाषाको प्रयोग गर्नुलाई हिंसा र दुर्व्यवहार मानिन्छ ।
- हिंसा, दुर्व्यवहारमा हुर्किएका बालबालिकाको व्यवहार माया, सद्भाव र हौसला पाएका बालबालिकाको व्यवहारभन्दा फरक हुन्छ । यस्ता बालबालिकामा हीनता भाव, बदलाको भाव, दुखीपन, डरत्रास, अन्तरमुखी, कम आत्मविश्वास र कमजोर मनोबल हुन्छ ।
- विभिन्न अध्ययनअनुसार बालबालिकालाई हिंसा र दुर्व्यवहार गर्ने व्यक्तिहरूमा आफ्नै बुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा परिवारका अन्य सदस्यहरू वा विद्यालयका शिक्षक पर्दछन् । अनुशासनको नाममा बालबालिकाप्रति हिंसा र दुर्व्यवहार हुने गरेको छ । त्यसैले सर्वप्रथम अभिभावकले हिंसा र दुर्व्यवहारबाट हुने असर र सकारात्मक अनुशासनका तौरतरिका सिक्न जरुरी छ ।
- यौन हिंसा तथा दुर्व्यवहार पनि चिनजानकै व्यक्तिबाट धेरै हुने पाइएको छ । अभिभावकले बालबालिकाको संरक्षणको लागि बालबालिकालाई सधैं आफ्नो निगरानीमा राख्नुपर्छ र बालबालिकालाई यौन हिंसा र दुर्व्यवहारबारे सिकाउनुपर्छ ।
- बालबालिकालाई हिंसा र दुर्व्यवहार गर्ने सबै कानुनी सजायका भागिदार हुनेछन् ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: बालबालिकालाई हिंसा र दुर्व्यवहारबाट हुने नकारात्मक असर बुझेर सुरक्षा दिन सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् र केही गरेका अभिभावकलाई प्रशंसा गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हाँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा बालबालिकाप्रति कस्ता हिंसा र दुर्व्यवहार भएको पाइन्छ ? यसबाट सुरक्षित गर्न के कस्ता चलनहरू छन् ?

पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्या विश्लेषण

क्रियाकलाप



१. सबै सहभागीलाई आँखा चिम्लिन लगाउनुहोस् ।
 २. अब सहभागीलाई आफ्नो बाल्यकाल सम्झन लगाउनुहोस् ।
 ३. आफू सानो हुँदा भोगेको कुनै हिंसा वा दुर्व्यवहारको घटना सम्झन लगाउनुहोस् ।
 ४. सो घटना हुँदा कस्तो अनुभव भयो र त्यसले आफ्नो जीवनीमा र अभिभावकको रूपमा आफ्नो व्यवहारमा कस्तो असर गयो सोचन भन्नुहोस् ।
- आफ्नो अनुभव सुनाउन चाहने सहभागीहरू एक दुई जनालाई सो घटना र त्यसको प्रभावबारे बोल्न दिनुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह) अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाको के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश : मलाई प्रारम्भिक बाल्यावस्थामा हिंसा र दुर्व्यवहारबाट बचाउनुभयो भने मात्र भविष्यमा म असल मान्छे बन्न सक्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् र छलफल गर्नुहोस् ।



स सन्देश

सहजकर्ताले अध्ययन सामग्रीमा भएको हिंसा र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा अध्ययन गरेर यसबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :

- बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, भाषिक विकासमा गम्भीर नकारात्मक असर पर्ने खालका काम, व्यवहार, भाषाको प्रयोग गर्नुलाई हिंसा र दुर्व्यवहार मानिन्छ ।
- हिंसा, दुर्व्यवहारमा हुर्किएका बालबालिकाको व्यवहार माया, सद्भाव र हौसला पाएका बालबालिकाको व्यवहारभन्दा फरक हुन्छ । यस्ता बालबालिकामा हीनता भाव, बदलाको भाव, दुखीपन, डरत्रास, अन्तरमुखी, कम आत्मविश्वास र कमजोर मनोबल हुन्छ ।
- विभिन्न अध्ययनअनुसार बालबालिकालाई हिंसा र दुर्व्यवहार गर्ने व्यक्तिहरूमा आफ्नै बुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा परिवारका अन्य सदस्यहरू वा विद्यालयका शिक्षक पर्दछन् । अनुशासनको नाममा बालबालिकाप्रति हिंसा र दुर्व्यवहार हुने गरेको छ । त्यसैले सर्वप्रथम अभिभावकले हिंसा र दुर्व्यवहारबाट हुने असर र सकारात्मक अनुशासनका तौरतरिका सिक्न जरुरी छ ।



- यौन हिंसा तथा दुर्व्यवहार पनि चिनजानकै व्यक्तिबाट धेरै हुने पाइएको छ । अभिभावकले बालबालिकाको संरक्षणको लागि बालबालिकालाई सधैं आफ्नो निगरानीमा राख्नुपर्छ र बालबालिकालाई यौन हिंसा र दुर्व्यवहारबारे सिकाउनुपर्छ ।
- बालबालिकालाई हिंसा र दुर्व्यवहार गर्ने सबै कानुनी सजायका भागिदार हुनेछन् ।

स सङ्कल्प

सहभागीहरूलाई अब यी सिपहरू सिकेर कहाँ कहाँ, के के गर्नुहुन्छ, सोध्नुहोस् र आ-आफ्नो योजना बनाउन लगाउनुहोस् । अभिभावकबाट नआएको अवस्थामा निम्नानुसार सम्झाउनुहोस् । तर उहाँहरूकै योजनालाई प्राथमिकता दिनुहोस् ।

म बालबालिकालाई कहिल्यै पनि दुर्व्यवहार गर्दैन ।

म बालबालिकालाई अरूले दुर्व्यवहार गरेका भए राम्रा व्यवहार गर्न सिकाउँछु ।

म कुनै पीडित बालबालिका भएमा कानुनी सहयोग लिन सिकाउँछु ।

स समीक्षा

कुनै समूहमा बल फाल्नुहोस् र जसले बल समाउँछ, सो सहभागीलाई आजका सिकेका मुख्य कुरा बताउन लगाउनुहोस् । मुख्य कुराहरू नआएसम्म यो प्रक्रिया दोहोर्याउनुहोस् ।

अभिभावक तथा बालबालिकाको मानसिक स्वास्थ्य

खण्ड-क अध्ययन सामग्री

१. मानसिक स्वास्थ्य के हो ?

मानसिक स्वास्थ्य भन्नाले मनोवैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरुस्तीलाई बुझाउँछ । विश्व स्वास्थ्य सङ्गठनले मानसिक समस्यालाई साधारण तथा दैनिक आईपर्ने तनावहरू व्यवस्थापन गर्न कठिनाई भई, दैनिक, घरायसी तथा समाजमा योगदान गर्न बाधा भएको अवस्था भनी परिभाषित गरेको छ । मन, शरीर र समाज बिचको अन्तरसम्बन्धले धेरै स्वास्थ्यका कुराहरूलाई प्रभाव पार्छ जसलाई हामी मनोसामाजिक अवस्थाको रूपमा बुझ्छौं । यदि मन, शरीर र समाजको बिचमा तालमेल भएन भने मन खिन्न हुने, दुःख लाग्ने, आफूलाई माया र सम्मान नगरिएको महसुस हुने, विरक्त तथा दिक्दारी लाग्ने आदि हुन्छ जसलाई हामी मनोसामाजिक समस्या भनेर चिन्छौं । यदि यस्ता समस्याहरू बढ्दै गएमा गम्भीर मानसिक समस्याहरू पनि देखिन सक्छन् । मानसिक समस्याहरू कुनै वंशाणुगत रूपमा देखा पर्छन् भने कुनै सामाजिक कारणले हुन्छ । कतिपय जैविक कारण जस्तै मस्तिष्कमा हुने गडबडीले हुने गर्दछ ।



२. मानसिक स्वास्थ्यमा असर पार्ने केही कुराहरू

मानसिक स्वास्थ्यमा थुप्रै कुराले असर पार्ने भएतापनि केही प्रमुख कुराहरू निम्नानुसार छन् :

प्रसव अधिपछि : गर्भवती महिलालाई चिन्ताको लक्षणहरू देखिन सक्छन् भने प्रसवपछि, हर्मोन सम्बन्धी परिवर्तन तथा आमाको भूमिका थप भएर मनोसामाजिक समस्याको जोखिम बढ्छ । महिलाको वैवाहिक सम्बन्ध, माइतको सम्बन्ध र सामाजिक समर्थनले यसलाई असर गर्छ । धेरैजसो महिलालाई हल्का मनोसामाजिक समस्या (Maternity Blues) भइ छिटो रुन मन लाग्ने, सुत्न गाह्रो हुने, चिडचिडापन आउने गर्छ ।



प्रारम्भिक बाल्यावस्थाको हुर्काइ: प्रारम्भिक बाल्यावस्थामा पाएको अनुभव, हुर्काइ, पोषण उत्प्रेरणा, सिकाइ, अन्तरक्रियाको अवसर, नकारात्मक व्यवहारको कारणले आफू अभिभावक हुँदापनि मानसिक स्वास्थ्यमा प्रभाव पर्छ। मानसिक स्वास्थ्यमा समस्या भएका अभिभावकहरूले बालबालिका हुर्काउदा उनीहरूले बालबालिकालाई बेवास्ता, गाली, पिटाइ, दुर्व्यवहारयुक्त वातावरणमा हुर्काउने सम्भावना बढी हुन्छ। जसको परिणाम फेरी उनीहरूको जीवनमा पनि यही चक्र दोहोरिन्छ।

घरायसी हिंसा : घरपरिवारमा विभिन्न कारणले गर्दा हुने लैङ्गीक तथा यौन हिंसा, लागुपदार्थ तथा मादक पदार्थ सेवन, भैँभगडा तथा व्यवहारिक समस्याको कारणले बालबालिकासहित परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यमा प्रभाव पर्छ।

गरिबी : परिवारको दैनिक न्यूनतम आवश्यकताहरू पूरा गर्ने (खाना, लुगाफाटा, आवास) क्षमतामा कमी वा नभएको अवस्थामा परिवारमा तनावपूर्ण वातावरण हुन्छ र मानसिक स्वास्थ्यमा प्रभाव पर्छ।

तनावपूर्ण कार्यक्षेत्र: अभिभावकले काम गर्ने कार्यक्षेत्रमा कामको बोझ, तनावयुक्त तथा चुनौतीपूर्ण कार्य गर्न बाध्य भएमा यसको तनावले सम्बन्धित व्यक्ति तथा परिवारमा समेत तनावयुक्त वातावरण बन्दछ।

मोबाइल तथा स्क्रिनको प्रयोग: मोबाइल र स्क्रिन (टिभी, कम्प्युटर आदि)को दूरूपयोगले Techno Stress^{३४} नामक रोग हुन्छ। जसले निन्द्रामा बाधा पर्ने र तनाव उत्पन्न भई मनोसामाजिक समस्याहरू देखापर्छ, जसको कारण मानसिक स्वास्थ्यमा प्रभाव पर्दछ।

३. मानसिक स्वास्थ्यको प्रभाव

मानिस स्वस्थ हुनको लागि शारीरिक तथा मानसिक तन्दुरुस्ती हुनुपर्छ। यसमध्ये पनि सानातिना शारीरिक रोगहरू मानसिक स्वस्थताको कारणले आफैँ निको हुन सक्छ। तर मानसिक समस्या भएमा शारीरिक रोगहरू भन्ने जटिल हुने सम्भावना हुन्छ। मानसिक रूपमा अस्वस्थ भएमा निम्नानुसार समस्याहरू देखिन्छ :

शारीरिक स्वास्थ्यमा प्रभाव: मानसिक स्वास्थ्यले शारीरिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्छ। जिउ गल्ने, आलस्य हुने, वाकवाकी आउने, पाचनमा समस्या तथा लामो समयसम्म तनावको अवस्थाले गर्दा उच्च रक्तचाप, मधुमेह तथा अन्य धेरै नसर्ने रोगहरू देखापर्छ।^{३५}

बौद्धिक क्षमतामा हास: मस्तिष्कले सम्झन सक्ने, सोच्ने, समस्या समाधान गर्ने जस्ता बौद्धिक सिपहरूलाई व्यवस्थापन गर्छ। विशेषतः सामाजिक परिवेशबाट पाएका नकारात्मक संवेगहरूले मनमा ठूलो स्थान बनाएको हुन्छ। नकारात्मक संवेग अभिवृद्धि भई मस्तिष्कलाई व्यवस्थापन गर्न कठिनाई हुन्छ र बौद्धिक सिपहरू सुचारु गर्न असमर्थ हुँदै जान्छ। यस्तो अवस्था बढ्दै गएमा मानसिक रोगको रूपमा विकसित हुन्छ।

^{३४} <https://link.springer.com/content/pdf/10.1007/s40299-022-00654-5.pdf>

^{३५} राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति २०७७

आत्महत्या: मानसिक स्वास्थ्यको कारणले गर्दा आत्महत्याको विचार आउने, आत्महत्या नै गर्ने, आफूलाई दुःख (घाउ, चोट) दिने, व्यक्तिको हत्याको योजना गर्ने जस्ता अमानवीय तथा अपराधिक कार्य गर्ने सम्भावना हुन्छ ।

४. अभिभावकको मानसिक स्वास्थ्य र बालबालिकामा प्रभाव

अभिभावकमा भएका मानसिक स्वास्थ्य समस्याको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्दछ । बालबालिका हिंसा र दुर्व्यवहारमा पर्नुको मुख्य कारण अभिभावक वा ठुला व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या हो । मानसिक रूपमा अस्वस्थ अभिभावकको व्यवहार र बालबालिकाको व्यवहार एक अर्कालाई नकारात्मक उत्प्रेरणा दिइरहेका हुन्छन् । यसलाई तलको चार्टबाट बुझ्न सकिन्छ :

बालबालिकाको प्रकृति	अभिभावकको मानसिक समस्याको नकारात्मक असर
<ul style="list-style-type: none"> बालबालिका पूर्णतया अभिभावकमा निर्भर हुन्छन् । बालबालिकाले अभिभावकमा भएको तनाव, समस्याहरू बुझ्न सक्दैनन् । बेवास्ताको अनुभव बालबालिकाले गरेपछि भन्नु ध्यानाकर्षणको लागि रुने कराउने, भगडा गर्ने गर्छन् । उनीहरू खेल्ने खोज अनुसन्धान गर्ने भएकाले यसले अरूलाई पर्ने प्रभाव बुझ्न सक्दैनन् । 	<ul style="list-style-type: none"> अभिभावकले दुर्व्यवहार (पिट्ने, फाल्ने, यौन दुर्व्यवहार, हिंसा) गर्ने । खाना, समयअनुसारका लुगाफाटाको व्यवस्था नगर्ने सिकाइ, सुरक्षामा ध्यान नदिने, बेवास्ता गर्ने । बालबालिकाको रुवाइ भगडाले अभिभावकको रिस अझै बढ्ने । बालबालिकाको खेल्ने चल्ने खोज गर्ने बानीले भर्को लाग्ने । बालबालिकाकालाई आफ्नो प्रतिद्वन्द्वी जस्तो व्यवहार दोष लगाउने ।

बालबालिकाको प्रकृति र मानसिक समस्या भएका अभिभावकको प्रकृति एकअर्काप्रति नकारात्मक उत्प्रेरणा जगाउने खालको हुन्छ । यसको परिणाम अभिभावक र बालबालिका दुवैलाई नकारात्मक भावना बढेर एक अर्काबाट टाढा बस्न मन लाग्ने, बालबालिकालाई पढाइ लेखाइमा समस्या हुने, कक्षा दोहर्चाउने, विद्यालय छाड्ने, बानी व्यवहारमा समस्या देखापर्ने, लागुपदार्थको सहारा लिने, घरबाट भाग्ने, आत्महत्या गर्ने, अपराधिक गतिविधिमा समावेश हुने सम्भावना बढ्छ ।

५. मानसिक स्वास्थ्य व्यवस्थापन

मानसिक रूपमा स्वस्थ रहन यसको पनि दैनिक हेरचाहको आवश्यकता हुन्छ । यसको लागि दैनिक शारीरिक अभ्यास (सामान्य हिँडुल, दौडने आदि) गर्ने, आफूलाई मनपर्ने सिर्जनात्मक क्रियाकलाप गर्ने, सकारात्मक सोच राख्ने गर्नुपर्दछ । यस्तो गर्दागर्दै पनि कहिलेकाही विभिन्न तनाव वा मानसिक अस्वस्थता हुन सक्छ । जसरी शारीरिक विसञ्चो भएमा हामी उपचार गछौं र निको हुन्छ । यसैगरी मानसिक अस्वस्थता पनि उपचारबाट निको हुन्छ ।

नेपालमा मानसिक स्वास्थ्यको व्यवस्था:

- नेपाल सरकारले पनि मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवाको मान्यता दिई निशुल्क उपचारको व्यवस्था गरी विभिन्न अस्पतालहरूमा सेवा सुरु गरेको छ ।
(जनस्वास्थ्य सेवा ऐन २०७५)
- नेपालमा मानसिक स्वास्थ्य सबैको पहुँचमा ल्याउन राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति २०७७ लागू गरिएको छ ।

नेपालमा मानसिक स्वास्थ्य साक्षरताको अभावमा मानसिक स्वास्थ्यको बारेमा विभिन्न प्रकारका कलङ्क, भेदभाव, लाञ्छना, अन्धविश्वास र गलत धारणाहरू भएको पाइन्छ । मानसिक समस्या समाधानकोलागि धामीभाँकीको सहयोग लिइन्छ, जुन बहुसांस्कृतिक परिवेशमा वैकल्पिक मनोविमर्श वा मनोचिकित्साको माध्यम हुन्छ भनी अनुसन्धानहरूबाट पनि प्रमाणित भएको छ ।

मानसिक स्वास्थ्य के हो ?	मानसिक स्वास्थ्य के होइन ?
हाम्रो समग्र स्वास्थ्यको एक महत्त्वपूर्ण पाटो	लज्जास्पद विषय
शारीरिक स्वास्थ्यसँग पनि सम्बन्धित	असफलता वा कमजोरीको चिह्न
हरेक व्यक्तिको आधारभूत अधिकार	आफूले चाहेको बेला मानसिक रूपमा स्वस्थ रहन सकिने
हाम्रो कोसिसबाट स्वस्थ राख्न सकिने	लुकाउनुपर्ने वा छलफल गर्न नहुने
दैनिक रूपमा हेरचाह गर्नुपर्ने	सधैं खुसी हुनुपर्ने वा कुनै चुनौती सामना गर्न नपर्ने

अभिभावकले आफैं आफ्नो स्थिति थाहा पाई निम्नानुसार कार्य गर्दापनि तनाव व्यवस्थापन भई मानसिक रूपमा स्वस्थ हुन सकिन्छ । आफूले आफूलाई नियन्त्रण गर्न नसकेको अवस्थामा प्रत्येक गाउँ तथा नगरपालिकामा रहेका मनोसामाजिक परार्शदातासँग सम्पर्क गर्ने^{३६} वा नजिकैको अस्पतालहरूमा सम्पर्क गरी उपचार गर्नुपर्दछ ।

तनाव महसुस भएमा गर्न सकिने क्रियाकलापहरू

- लामो लामो स्वास करिब १० पटक फेर्नुहोस् र सासलाई अनुभव पनि गर्नुहोस् ।
- आँखा बन्द गर्नुहोस् र १० सम्म विस्तारै गन्नुहोस् ।
- १०, १५ पटकसम्म उफ्र्ने, दौड्ने जस्तो खुट्टा चलाउनुहोस् ।
- १ देखि ४ गनेर स्वास तान्ने, १ देखि ८ गनेर रोक्ने र १ देखि १६ गनेर विस्तारै स्वास फाल्ने गर्नुहोस् र स्वासलाई अनुभव पनि गर्नुहोस् ।



^{३६} बालबालिकासम्बन्धी ऐन, २०७५

- कुनै पनि वस्तुलाई एकटक लगाएर करिब १०, १५ मिनेट हेरिरहनुहोस् ।
- खुट्टादेखि पूरै शरीरमा आफ्नै हातका चारओटा औंलाले प्याट प्याट थपथपाउनुहोस् ।
- बालबालिकासँग खेल्ने दौडने, उफ्रिने, लडिबुडी गर्ने, हाँस्ने गर्नुहोस् ।
- दुःख, चिन्ता, अरूले दिएको पीडा सम्भेर कराउने, जोडले चिच्याउने वा दिल खोलेर रुनुहोस् ।
- टाउको सिधा गरेर आँखाको नानीले अङ्ग्रेजीको आठ बनाउनुहोस् । यो क्रिया १० पटक गर्नुहोस् ।
- आफ्नो समस्या परिवार छिमेक वा साथी कुनै एक विश्वासिलो व्यक्तिलाई बताउने तथा सल्लाह लिने गर्नुहोस् ।

६. बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका

अभिभावक बन्नु प्राकृतिक नियम हो, तर अभिभावकत्व निभाउनु सबैभन्दा ठूलो चुनौती हो । अभिभावकले आफ्ना अनगन्ती खुसी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वोत्तम हितको लागि सधैं प्रयासरत रहनुपर्छ । बालबालिकाको मानसिक रूपमा स्वस्थ राख्नको लागि निम्नानुसार व्यवहार गर्नुपर्दछ :

- बालबालिका जन्माउन मानसिक तथा शारीरिक रूपमा तयार भएर मात्र जन्माउने योजना बनाउनुपर्छ । जस्तो अवस्थाको शिशु जन्मेपनि स्वीकार गर्ने योजना बनाउनुपर्छ ।
- बालबालिकालाई सञ्चो, विसञ्चो, खाना खाएको नखाएको, समयअनुसार लुगाफाटा लाएको नलाएको रेखदेख गर्ने, उनीहरूलाई सबैभन्दा धेरै महत्त्व दिने, माया देखाउने गर्नुपर्दछ ।



- बालबालिकाले उमेरअनुसार शारीरिक हाउभाउ, रुवाई र बोलेर आफ्ना आवश्यकताहरू बताईरहेका हुन्छन् । यसलाई बुझेर तुरुन्तै सम्बोधन, समाधान गरिहाल्नुपर्छ । बालबालिकालाई पनि विस्तारै आफूले सक्ने कुराको समस्या समाधान गर्न सिकाउदै जानुपर्छ ।
- बालबालिकाको कुरा सधैं प्राथमिकता दिएर सुन्ने, विभिन्न हाउभाउ जस्तै, मुस्कुराएर, अचम्मको भाव व्यक्त गरेर, बालबालिकाको भाव अनुरूप कुराकानी गर्ने गर्नुपर्दछ ।
- बालबालिका रुनु भनेको संवेगको प्रष्फुटन हो । त्यसैले रोएको बेलामा रून् दिने, विलौना गर्न दिने र बालबालिकालाई सुन्ने तथा सहानुभूति जनाउदै माया देखाउने गर्नुपर्दछ । बालबालिका

नरोएर तनाव लिएर बसेमा, यसले सुत्न नसक्ने, तर्सने, एकलैबस्ने जस्ता व्यवहारिक समस्या आउनसक्छ ।

- बालबालिकाले सामान फाल्ने रिस देखाउने गरेमा, अभिभावक शान्त हुनुपर्छ र काम नलाग्ने वस्तुहरू फाल्न र विगान् दिनुपर्छ । यसले उनीहरू भित्र लुकेको रिस बाहिर निस्कन्छ । शान्त भएपछि, रिसको भोकमा के के बिगाय्यो यसबाट हामीलाई के के बेफाइदा हुन्छ, बताईदिनुपर्छ ।
- बालबालिकालाई विभिन्न संवेगका बारेमा सिकाउनुपर्दछ र शब्दमा विभिन्न अवस्थामा कस्तो (खुसी, दुखी, रिस उठेको आदि) लागेको छ कारणसहित व्यक्त गर्न दिनुपर्छ ।
- बालबालिकाको इच्छा, रहर, आवश्यकता बुझेर आफूले पूरा गर्न सकिने र नसकिने कुरा बताईदिनुपर्छ ।
- घरमा विभिन्न नियमहरू बनाई पहिले आफूले पालन गर्ने र बालबालिकालाई पनि पालन गर्न उत्प्रेरित गर्नुपर्दछ । बालबालिकालाई सजायभन्दा पनि सकारात्मक अनुशासनमा राख्नुपर्छ ।
- बालबालिकाको आत्मबल बलियो हुने खालका कथाहरू भन्ने र जुनसुकै समस्या पनि समाधान गर्न सकिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । बालबालिकालाई आवश्यक रूपमा प्रशंसा र प्रोत्साहन गरेर हुर्काउनुपर्छ ।

बालबालिकाको मानसिक स्वास्थ्यका लागि केही विशेष क्रियाकलापहरू

- दिनभरिको घटनाहरू एक अर्कामा भन्ने निश्चित समय वा पारिवारिक समय निर्धारण गर्नुपर्दछ । सो समयमा दिनभरि को अनुभवहरूबारे कुराकानी गर्ने गर्नुपर्दछ ।
- बालबालिकाको तनाव बाहिर निकाल्न तकिया, चकटी आदिलाई हातले हिर्काउन दिनुपर्छ ।
- धेरै रिस उठेमा १ देखि १० सम्म गन्ने, एउटै वस्तुलाई ५ मिनेट जति एकटकले हेर्न लगाउने र आफू पनि सँगै गर्नुपर्छ ।
- बालबालिकालाई शान्त गर्न माटो वा पिठो मुछ्न लगाई बालबालिकालाई मनपर्ने आकृति बनाउन दिनुपर्छ ।
- बालबालिकासँगै खेल्ने, रमाउने, दौडने उफ्रिने कराउने, खित्का छाडेर हाँस्ने, तकिया हानेर खेल्ने, सँगै रोएर खेल्ने, लडिबुडी गर्ने गर्नुपर्दछ । यसले बालबालिकालगायत आफ्नो पनि तनाव कम हुन्छ । बालबालिकासँग भावनात्मक सम्बन्ध पनि बन्छ ।



- मानसिक स्वास्थ्य भन्नाले मनावैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरुस्तीलाई बुझाउँछ ।
- मानसिक समस्याहरू कुनै वंशाणुगत रूपमा देखापर्छन् भने, कुनै सामाजिक कारणले हुन्छ । कतिपय जैविक कारण जस्तै मस्तिष्कमा हुने गडबडीले हुने गर्दछ ।
- मानसिक स्वास्थ्यमा असर पार्ने केही प्रमुख कुराहरू, गर्भवती तथा सुत्केरी हुँदा हुने हर्मोनमा परिवर्तन र सामाजिक सम्बन्ध, प्रारम्भिक बाल्यावस्थाको हुर्काइ, घरायसी हिंसा, गरिबी, तनावपूर्ण कार्यक्षेत्र र मोबाइल तथा स्क्रिनको प्रयोग हुन् ।
- अभिभावकमा भएका मानसिक स्वास्थ्य समस्याको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्दछ । बालबालिका हिंसा र दुर्व्यवहारमा पर्नुको मुख्य कारण अभिभावक वा ठुला व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या हो ।
- मानसिक रूपमा स्वस्थ रहन यसको पनि दैनिक हेरचाहको आवश्यकता हुन्छ । जसरी शारीरिक विसञ्चो भएमा हामी उपचार गर्छौं र निको हुन्छ, यसैगरी मानसिक अस्वस्थता पनि उपचारबाट निको हुन्छ ।
- अभिभावकले आफ्ना अनगन्ती खुसी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वोत्तम हितको लागि सधैं प्रयासरत रहनुपर्छ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: अभिभावकले आफ्नो र बालबालिकाको मानसिक स्वास्थ्यको हेरचाह गर्न सक्ने तरिका बताउन सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र सो ज्ञान सिपले आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हामी मानसिक समस्यामा परेका साथीभाइलाई कसरी सहयोग गर्छौं ?

स समस्या विश्लेषण

क्रियाकलाप

तनाव व्यवस्थापनका केही क्रियाकलाप अभिभावकसँग गर्नुहोस् र यसबाट अभिभावकले कस्तो अनुभव गरे सोध्नुहोस् । थप क्रियाकलापहरू पनि बताइदिनुहोस् ।

- लामो लामो स्वास करिब १० पटक फेर्नुहोस् र सासलाई अनुभव पनि गर्नुहोस् ।
- खुट्टादेखि पूरै शरीरमा आफ्नै हातका चारओटा औँलाले प्याटप्याट थपथपाउनुहोस् ।
- टाउको सिधा गरेर आँखाको नानीले अङ्ग्रेजीको आठ बनाउनुहोस् । यो क्रिया १० पटक गर्नुहोस् ।

यसपछि अभिभावकसँग बालबालिकाको तनाव व्यवस्थापनका लागि के गर्न सकिन्छ, छलफल गर्नुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह) अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।



निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: तपाईं मानसिक रूपमा स्वस्थ हुनु भए, म पनि राम्ररी हुर्कन पाउँछु ।

यसपछि सहभागीहरूलाई चित्रकार्ड अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् र छलफल गर्नुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र सहजकर्ताले अध्ययन सामग्रीमा भएको अभिभावक तथा बालबालिकाको मानसिक स्वास्थ्यबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :

- मानसिक स्वास्थ्य भन्नाले मनावैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरुस्तीलाई बुझाउँछ ।
- मानसिक समस्याहरू कुनै वंशाणुगत रूपमा देखा पर्छन् भने, कुनै सामाजिक कारणले हुन्छ । कतिपय जैविक कारण जस्तै मस्तिष्कमा हुने गडबडीले हुने गर्दछ ।
- मानसिक स्वास्थ्यमा असर पार्ने केही प्रमुख कुराहरू, गर्भवती तथा सुत्केरी हुँदा हुने हर्मोनमा परिवर्तन र सामाजिक सम्बन्ध, प्रारम्भिक बाल्यावस्थाको हुर्काइ, घरायसी हिंसा, गरिबी, तनावपूर्ण कार्यक्षेत्र र मोबाइल तथा स्क्रिनको प्रयोग हुन् ।
- अभिभावकमा भएका मानसिक स्वास्थ्य समस्याको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्दछ । बालबालिका हिंसा र दुर्व्यवहारमा पर्नुको मुख्य कारण अभिभावक वा ठुला व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या हो ।



- मानसिक रूपमा स्वस्थ रहन यसको पनि दैनिक हेरचाहको आवश्यकता हुन्छ । जसरी शारीरिक विसञ्चो भएमा हामी उपचार गर्छौं र निको हुन्छ, यसैगरी मानसिक अस्वस्थता पनि उपचारबाट निको हुन्छ ।
- अभिभावकले आफ्ना अनगन्ती खुसी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वोत्तम हितको लागि सधैं प्रयासरत रहनुपर्छ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

म आजैदेखि तनाव व्यवस्थापनका क्रियाकलापहरू आफू पनि गर्छु र अरूलाई पनि सिकाउँछु ।

म आजैदेखि मोबाइलको प्रयोग कम गरेर बालबालिकासँग समय बिताउँछु ।

म आजैदेखि बालबालिकामा सकारात्मक अनुशासन लागु गर्छु ।

स समीक्षा

अभिभावकहरूलाई एउटालाई चन्द्र अर्कोलाई सूर्य भन्न लगाउनुहोस् । सबैलाई भन्न लगाएपछि चन्द्रको समूह र सूर्यको समूह बनाउनुहोस् । अब चन्द्र समूहलाई अभिभावकले आफ्नो मानसिक स्वास्थ्य राम्रो गर्न के के गर्ने भन्न लगाउनुहोस् । सूर्य समूहले अभिभावकले बालबालिकाका मानसिक स्वास्थ्य राम्रो गर्न के के गर्ने बताउन लगाउनुहोस् ।

दुर्घटनाहरूबाट बालबालिकाको सुरक्षा तथा संरक्षण

खण्ड-क अध्ययन सामग्री

बालबालिकाको दुर्घटना कसरी र किन हुन्छ ?

बालबालिका जिज्ञासु स्वभावका, चञ्चल र नथाक्ने हुन्छन् । उनीहरू एकै ठाउँमा बसिरहन सक्दैनन् । उनीहरूलाई खेल खेल्न र सिक्नका लागि प्रशस्त ठाउँ चाहिन्छ । उनीहरू वरिपरिको वातावरणको खोजी गर्न इच्छुक हुन्छन् । खोजी गर्ने क्रममा उनीहरू जोखिममा पर्न सक्छन् । उनीहरूले कुनै पनि क्रियाकलाप, जस्तै, खेल खेलेर के कस्तो नतिजा होला भन्ने अनुमान गर्न सक्दैनन् । त्यसैले बालबालिकालाई उनीहरूको उमेर, रुचि, क्षमता, स्वभाव र अवस्था बुझेर वातावरण तयार गर्नुपर्दछ । असुरक्षित वातावरण तथा संरक्षणको अभावका कारण बालबालिका दुर्घटनामा पर्ने सम्भावना हुन्छ ।



दुर्घटना भन्नाले मानवीय वा प्राकृतिक परिस्थितिले अकस्मात र अकल्पनीय रूपमा हुने हानिकारक स्थिति हो । दुर्घटना कुनै पनि समयमा हुन सक्छ । दुर्घटना कहाँ कहिले हुन्छ पहिले नै थाहा पाउन सकिन्न । तर बालबालिकाको अवस्था, घर, खेल्ने, सिक्ने वातावरण हेरेर दुर्घटनाको अनुमान लगाउन सकिन्छ । उनीहरूको उमेर र वृद्धि विकास सुहाउँदो सुरक्षित वातावरणको अभावमा बालबालिका दुर्घटनामा परेका धेरै उदाहरणहरू पाइन्छन् । जस्तै, लडेर घाउचोट लाग्नु, आगोले पोलिनु, सवारी दुर्घटनामा पर्नु, जनावरले टोक्नु, पानीमा डुब्नु, बगाउनु, आदि । उनीहरूलाई आफ्नो क्रियाकलापको परिणाम थाहा नहुनाले दौड्दा, उफ्रँदा र अन्य कारणले दुर्घटनामा पर्छन् । दुर्घटनाको कारणले उनीहरूमा चोट लाग्ने, हड्डी भाँच्चिने, अपाङ्गता र ज्यानसमेत जाने हुनाले यस्तो हुनबाट बचाउनुपर्दछ ।

बालबालिकाको दुर्घटनाबाट सुरक्षा

बालबालिकाको दुर्घटनामा कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आम जनसमुदायले विभिन्न कदम चाल्न सक्छन्। यसका लागि बालबालिकामैत्री सुरक्षित घर, खेल्ने ठाउँ, सडक-बाटोहरू निर्माण गर्नेतर्फ विचार पुऱ्याउनु अति नै आवश्यक छ। बालबालिकाको दुर्घटनाले निम्त्याउने चोटपटकका कारण परिवार र समाजमा आइपर्ने बोझ, तिनको रोकथामको महत्त्वको विषयमा छलफल गर्ने गरेमा घाइतेको औषधी उपचार खर्चमा कटौती गर्न सकिन्छ, भने बालस्वास्थ्य प्रवर्धनमा पनि प्रत्यक्ष मद्दत पुग्दछ। निम्न उमेर समूहअनुसार बालबालिकालाई विभिन्न दुर्घटनाबाट बचाउनुपर्छ।



१८ महिनामुनिका शिशुहरू

- साना शिशुहरूलाई सही तरिकाले बोक्नुपर्छ। समातेर हिंड्दा, कुनै वस्तुमा चिप्लेर वा अल्फेर नलड्ने गरी होस पुऱ्याउनुपर्छ। भऱ्याडबाट ओर्लदा बार समातेर मात्र ओर्लनुपर्छ। ठुला बालबालिकालाई बोक्न दिंदा पनि ध्यान पुऱ्याउनुपर्छ।
- शिशुलाई आफूसँगै सुताउँदा निन्द्रामा आफ्नै शरीरले थिच्ने, कुल्चिने हुन सक्छ।
- एकलै छाड्दा विभिन्न किरा तथा जनावरहरूले टोक्न र चिथोर्नबाट बचाउनुपर्दछ।
- विस्तारै हात र खुट्टा प्रयोग गर्ने भएपछि पल्टिन सक्ने हुन्छन्। यस्तो बेला खाटमा राख्ने बेला एकदम होस गर्नुपर्दछ। नभए खाटबाटै तल झर्न सक्छन्।
- तातोपानीले नुहाइदिंदा पानी कति तातो छ जाँचेर मात्र नुहाइदिनुपर्छ।
- आगो बालेको वा खाना पकाउने ठाउँमा बालबालिकालाई सुताउने वा खेलाउने गर्नु हुँदैन। यसले शिशु निसासिन सक्छ। साथै बामे सर्न थालेका शिशुले आगो छुन पनि सक्छन्।
- खुला भाँडोमा पानी भरिएको छ त्यसलाई सधैं छोपेर राख्नुपर्छ। नेपालमा शिशु/बालबालिकाको दुर्घटनामा डुब्ने दुर्घटना बढी छ।
- बालबालिका बामे सर्ने भएपछि घरबाहिर पुग्ने, सामानहरू मुखमा राख्ने गर्ने हुनाले विशेष ध्यान आवश्यक हुन्छ। उनीहरूलाई एकलै छोड्नु हुँदैन।
- मेच, टेबुल, खाटमा उभिन र लड्न सक्छन्। भऱ्याड नजिक वा अग्लो स्थानमा एकलै छाड्दा उक्लेर वा चढेर त्यहीँबाट लड्न सक्छन्। छेकबार नलगाएको कौसी वा अन्य अग्लो स्थानमा एकलै छोड्नु हुँदैन।

१८ महिनादेखि पाँच वर्षसम्मका बालबालिका

- चपाउन नसकिने वा नघुल्ने खाना र बिउहरू साना बालबालिकालाई दिनु हुँदैन । टाँक, सिक्का, सिसीका बिको, साना ढुङ्गा, माटो र मानव शरीरका लागि अन्य हानिकारक वस्तु बालबालिकालाई मुखमा हाल्न दिनु हुँदैन ।
- नुहाउने बेलामा चिप्लन सक्ने हुनाले नुहाउने ठाउँलाई सुरक्षित बनाइदिनुपर्छ ।
- पोल्टाबाट जोगाउन विद्युतीय पङ्खा, हिटर चुल्हो, अगेना, ग्याँस, चुल्हो, सलाई, लाईटर आदि साना बालबालिकाले नभेट्ने गरी राख्नुपर्दछ ।
- करेन्ट लाग्न सक्ने विद्युत् प्लग तथा तारबाट टाढा राख्नुपर्दछ ।
- सिँढी, खाट, कुर्सी, टेबुल, भ्याल, पर्खाल र रुखबाट नलडून् भन्नाका लागि बालबालिकालाई रेखदेख गर्नुपर्दछ ।
- घाउचोट हुनबाट जोगाउन काँचका सामान, तिखा वस्तु, धारिला हतियार, चक्कु, हँसिया बालबालिकाले नभेट्ने ठाउँमा बन्द गरेर राख्नुपर्छ ।
- औषधी, मुसा साड्ला तथा किरामाने विषादी, बोटबिरुवाका कीटनाशक विषादी, मटितेल, पेट्रोल र यस्तै अन्य हानिकारक वस्तुहरू बालबालिकाको पहुँचभन्दा बाहिर राख्नुपर्दछ ।
- बालबालिकालाई खोला, ताल, पोखरी, आहालमा डुब्नबाट जोगाउनुपर्दछ ।
- बालबालिकालाई वस्तु, ठाउँ, जीव आदिबाट हुन सक्ने जोखिम, दुर्घटना बारे कथा तथा चित्रको माध्यमबाट सचेत गराउनुपर्दछ ।

५ देखि ८ वर्षसम्मका बालबालिका

- बालबालिकालाई सुरक्षित भई सडकमा हिँड्न, बाटो काट्न, गाडीमा चढ्न र ओर्लन सिकाउनुपर्दछ ।
- साथीहरूसँग जथाभावी पौडी खेल्ने, गाडीको पछाडि दौडिने गर्नुहुँदैन, जे पायो त्यही औषधीहरू खानुहुँदैन भनेर सिकाउनुपर्छ ।
- सुरक्षा हुने गरी गाडी खच्चर, ठेला नहिँड्नेतिर (बालबालिकालाई आफ्नो दाहिनेतिर सडक छ भने देब्रेतिर) राखेर हिँड्नुपर्दछ ।
- यसैगरी खतराको सङ्केत (खप्पर र दुईटा हातका हड्डी) बारे पनि सतर्क गराउनुपर्छ ।
- बालबालिकासँगै बाटोमा हिँड्दा उनीहरूलाई ट्राफिक बत्ती भएको बाटोमा रातो- रोक्नुस्, पहेंलो -तयार हुनुस्, हरियो -जानुहोस् को सङ्केतबारे सिकाउनुपर्छ ।



दुर्घटनामा परेका बालबालिकालाई प्राथमिक स्याहार/उपचार

- तातो पानी, आगो/खरानी, ग्याँसले पोलेको बालबालिकालाई पोलेको भाग चिसो पानीमा डुबाइदिनुपर्दछ। सफा नरम कपडाले छोपेर तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्दछ।
- धारिलो हतियार, चक्कु हँसिया, खुर्पा आदिले काटिएर रगत बगेको भागमा १ देखि २ मिनेट थिचिराख्नुपर्दछ र स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्दछ।
- लडेर, खसेर या अरू कारणले हात खुट्टा भाँचिएको शङ्का लागेमा सो भागलाई सफा कपडा र काम्रोको सहारा दिएर अड्याउनुपर्दछ र एक्सरे जाँच गरी उपयुक्त उपचार गर्न अस्पताल लानुपर्दछ।
- विषादी, मटितेल, भोल औषधी, साबुन खाएका बालबालिकालाई केही पनि नखुवाई अस्पताल लगी तुरुन्त उपचार गर्नुपर्दछ।

नोट: घाउहरूमा जथाभावी माटो वा असुरक्षित वस्तु राख्नु हुँदैन। माथि उल्लिखित अवस्थामा धामीभाँक्रीको उपचारले हुँदैन। त्यसैले समय खेर नफाली अस्पताल लानुपर्दछ।

जान्नेपर्ने तथ्यहरू

- बालबालिका जिज्ञासु स्वभावका, चञ्चल र नथाक्ने हुन्छन्। असुरक्षित वातावरण तथा संरक्षणको अभावका कारण बालबालिका दुर्घटनामा पर्ने सम्भावना हुन्छ।
- दुर्घटना कहाँ कहिले हुन्छ पहिले नै थाहा पाउन सकिन्न। तर बालबालिकाको अवस्था, घर, खेल्ने, सिक्ने वातावरण हेरेर दुर्घटनाको अनुमान लगाउन सकिन्छ।
- बालबालिकाको दुर्घटनामा कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आम जनसमुदायले विभिन्न कदम चाल्न सक्छन्।
- उमेर समूहअनुसार बालबालिकालाई विभिन्न दुर्घटनाबाट बचाउनुपर्छ।
- दुर्घटनाबाट भएका घाउहरूमा जथाभावी माटो वा असुरक्षित वस्तु राख्नु हुँदैन। धामीभाँक्रीकोमा उपचार गराउनुभन्दा समय खेर नफाली अस्पताल लानुपर्दछ।
- बालबालिकालाई विभिन्न खतराको सङ्केत तथा सुरक्षित रहने उपायबारे सिकाउनुपर्छ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले बालबालिकालाई घर तथा वरिपरि सुरक्षित वातावरणमा राख्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् र सिपको प्रयोग गर्ने अभिभावकलाई प्रशंसा गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हाँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा बालबालिकालाई दुर्घटनाबाट बचाउन के कस्ता चलनहरू छन् ?

पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्‍याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्या विश्लेषण:

क्रियाकलाप

सहभागीहरूलाई १८ महिना मुनि, १८ देखि ५ वर्ष र ५ देखि ८ वर्षको तीन समूहमा विभाजन गर्नुहोस् । समूहगत रूपमा बालबालिकाको उमेर समूहअनुसार स्थानीय रूपमा हुन सक्ने विभिन्न दुर्घटना र त्यसबाट बालबालिकालाई कसरी बचाउन सकिन्छ, छलफल गराउनुहोस् । आफूले पनि अध्ययन सामग्रीको आधारमा आवश्यक रूपमा समूहगत छलफलमा सघाइदिनुहोस् । हरेक समूहबाट एकजनालाई रचनात्मक तरिका (चित्र, गीत, कविता आदि) प्रयोग गरेर प्रस्तुत गर्न लगाउनुहोस् ।




अब चित्रकार्ड वितरण गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: हाम्रो घर र वरिपरिको वातावरण सुरक्षित र खतरामुक्त भए मात्र म ढुक्क भएर खेल्न र सिक्न सक्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र सहजकर्ताले अध्ययन सामग्रीमा भएको बालबालिकालाई दुर्घटनाबाट बचाउने उपाय बारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- बालबालिका जिज्ञासु स्वभावका, चञ्चल र नथाक्ने हुन्छन् । असुरक्षित वातावरण तथा संरक्षणको अभावका कारण बालबालिका दुर्घटनामा पर्ने सम्भावना हुन्छ ।
- दुर्घटना कहाँ कहिले हुन्छ पहिले नै थाहा पाउन सकिन्न । तर बालबालिकाको अवस्था, घर, खेल्ने, सिक्ने वातावरण हेरेर दुर्घटनाको अनुमान लगाउन सकिन्छ ।
- बालबालिकाको दुर्घटनामा कमी ल्याउन अभिभावक, स्याहारकर्ता र आम जनसमुदायले विभिन्न कदम चाल्न सक्छन् ।
- उमेर समूहअनुसार बालबालिकालाई विभिन्न दुर्घटनाबाट बचाउनुपर्छ ।

- दुर्घटनाबाट भएका घाउहरूमा जथाभावी माटो वा असुरक्षित वस्तु राख्नु हुदैन । धामीभाँक्रीकोमा उपचार गराउनुभन्दा समय खेर नफाली अस्पताल लानुपर्दछ ।
- बालबालिकालाई विभिन्न खतराको सङ्केत तथा सुरक्षित रहने उपायबारे सिकाउनुपर्छ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ ? सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

म साना बालबालिकालाई एकलै छाड्दिन ।

म बालबालिका खेल्ने ठाउँ सफा र सुरक्षित राख्छु ।

म अरूलाई पनि बालबालिकालाई सुरक्षित राख्ने सुझाव दिन्छु ।

स समीक्षा

सहभागी मध्ये कसैलाई आज सिकेका कुराबारे एक मिनेट बोल्न लगाउनुहोस् ।
समीक्षा गराउँदा सकेसम्म हरेक सत्रमा फरक फरक सहभागी हुने गरी कोसिस गर्नुहोस् ।

विपद्को स्थितिमा बालसुरक्षा र सिकाइ

खण्ड-क अध्ययन सामग्री

विपद् के हो ?

- **प्रकोप** : कुनै पनि कारणले विपद् उत्पन्न गर्न सक्ने वा विपद् हुन सक्ने सम्भावना भएको अवस्थालाई प्रकोप (Hazard) भनिन्छ । जस्तै, एउटा भिरालो डाँडोको टुप्पामा एउटा ठुलो चट्टान छ । त्यो जुनसुकै बेलामा खस्न सक्छ । यदि त्यो चट्टान खसिहाल्यो भने त्यसको बाटोमा पर्ने सबै कुराहरू तहसनहस हुन्छ । यस्तो अवस्थालाई नै प्रकोप भनिन्छ ।



- प्रकोपको घटनाबाट हानिनोक्सानी वा क्षति हुन सक्ने अवस्थालाई जोखिम भनिन्छ । प्रकोप र जोखिमको सम्मिश्रणका कारण अपर्भट आइपर्ने प्रतिकूल असर वा क्षति भएको घटना विपद् (Disaster) हो । समाज वा समुदायले आफ्नै बलबुता र स्रोतसाधनको प्रयोग गरी सामना गर्न नसक्ने गम्भीर प्राकृतिक प्रकोपजन्य घटना र त्यो घटनाका कारणबाट सामान्य सामाजिक प्रक्रिया अवरुद्ध भई पुग्न जाने मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षति नै विपद् हो । यस्तो घटनाको प्रतिकूल प्रभावबाट पार पाउन समुदायको आन्तरिक क्षमताले धान्न नसक्ने अवस्थालाई मात्र विपद् भनिन्छ । अर्को शब्दमा अचानक कुनै अप्रत्यासित घटनाबाट धेरै जनधनको क्षति भएर सामाजिक जनजीवन अस्तव्यस्त हुने र प्रभावित समुदाय आफ्नै स्रोतसाधनबाट पार पाउन नसक्ने स्थितिलाई विपद् भनिन्छ ।
- विभिन्न प्रकारका प्राकृतिक विपद् कहिले आउँछन् भन्ने कुरा कसैलाई पनि थाहा हुन्न । प्राकृतिक विपद् जस्तै : बाढी, पहिरो, हुरीबतास, भुइँचालो, भोकमरी, महामारी आदि हुन् । यस्तो स्थितिमा बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् । त्यसैले विपद्को अवस्थामा गर्भवती महिला, बालबालिकाको विशेष स्याहार संरक्षण गर्नुपर्दछ ।

- बाढी पहिरो आएका बेला बगाउने, डुब्ने, मर्ने, आगलागीमा जल विनियोजन र हृदयघात हुने, भुइँचालोमा, दौडादौडमा थिचिएर, च्यापिएर ज्यान जाने भएकाले सतर्क भई बचाउ हुने उपाय अपनाउनुपर्दछ ।
- मानवसिर्जित विपद् जस्तै: आगलागी, लडाइँ/युद्ध, हडताल, नाकाबन्दी आदि हुन् । त्यसैगरी मानव सिर्जित र प्राकृतिकसहितको अवस्था पनि हुन सक्छ । आपत्काल अचानक र मन्द खालको हुन्छ । अचानक हुने आपत्काल बाढी, पहिरो, भूकम्प आदि हुन् । मन्द खालको विपद् महामारी, भोकमरी, जलवायु प्रदूषण आदि हुन् ।
- यस्तो स्थितिमा अपराधीहरूले भुटो आशा, लालच देखाइ प्रलोभनमा पारी आमा, बालबालिकालाई दुर्व्यवहार, शोषण, ओसारपसार गर्न सक्छन् । तसर्थ यस्ता खतराबारे सजग हुनुपर्दछ ।

विपद् पूर्वतयारी

विपद्जन्य जोखिम घटाएर जनधनको क्षति कम हुने व्यवस्था मिलाउँदै सुरक्षित रहन र तत्कालीन उद्धार र राहतका लागि आवश्यक कार्य गर्न विपद्का घटना हुनु पहिले गरिने सम्पूर्ण तयारीलाई विपद् पूर्वतयारी भनिन्छ । विपद् पूर्वतयारी गर्दा निम्नानुसार कार्यहरू गर्नुपर्दछ :

क) जनचेतना अभिवृद्धि तथा तालिम : विपद् पूर्वतयारी कार्य सुरु गर्नुपहिले समुदायका सदस्यहरूलाई विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञान दिन आवश्यक हुन्छ । विगतका अनुभवका आधारमा प्रकोपको सम्भावना, स्थानीय ज्ञान, सिप र स्रोतको उपयोगमा समुदायको सहभागितामा छलफल गरी पूर्वतयारीको आधार बनाउनुपर्छ । पूर्वतयारी कार्यको सूची बनाएर संलग्न हुनेहरूको काम र समयको बाँडफाँड गर्नुपर्दछ ।



ख) प्रकोप, जोखिम, सड्कटाभिमुखता विश्लेषण : मानवीय बसोवासको वस्तुस्थिति, भौगोलिक अवस्था र सम्भावित विपद्को जोखिम विश्लेषण विपद्पहिले गर्नुपर्ने काम हुन् । जोखिम विश्लेषण गर्दा प्रकोप र सड्कटाभिमुख अवस्थाको पहिचान गर्नुपर्दछ । प्रकोपले सड्कटाभिमुख अवस्था बढाउने हुँदा यी दुई तत्वको मिश्रणबाट विपद्को जोखिम बढ्दछ ।

ग) न्यूनीकरण तथा अल्पीकरण : जोखिम विश्लेषण गरिसकेपछि जोखिमको कारण, स्तर वा अवस्था र त्यसबाट हुन सक्ने क्षतिको अनुमान लगाउन र जोखिम घटाउन गर्नुपर्ने कार्यको पहिचान गर्न सकिन्छ । प्रकोपलाई टार्न सकिएमा सड्कटाभिमुखताको अन्त्य भएर वा सड्कटाभिमुख अवस्थामा रहेको पक्षलाई हटाउँदा प्रकोप टरेर जोखिम कम हुन्छ ।

घ) प्रदूषण नियन्त्रण, सरसफाइ र सुरक्षित आवास : शौचालय, पशुशाला, घरआँगन र गाउँ घर सफा राखेर महामारीजन्य विपद् नियन्त्रण गर्न सकिन्छ । घरायसी फोहोर, ढल, धाराको पानी आदि सुरक्षित तरिकाले खाल्डोमा हाल्ने वा फैलन नदिने प्रबन्ध गर्नुपर्दछ ।

- ड) खाद्यान्न तथा औषधीको सञ्चय :** विपद् आकस्मिक घटनाहरूबाट हुने भएकाले त्यस्तो समयका लागि पारिवारिक तथा सामुदायिक रूपमा खाद्यान्न तथा औषधीको सञ्चय गर्नुपर्दछ ।
- च) उद्धार तथा राहत सामग्रीको व्यवस्थापन :** विपद्को समयमा परिवार र समुदायका सदस्यको उद्धार गर्न चाहिने सामग्रीको व्यवस्था गरी सुरक्षित र सजिलै भेटिने ठाउँमा राख्नुपर्दछ । भौगोलिक क्षेत्र र सम्भावित विपद् अवस्थानुसार उपयोग हुने टर्चलाइट, लाइफ ज्याकेट, सियो, धागो, कुटो-कोदालो, बेल्ला, खुकुरी, डुङ्गा, टचुब, टायर, डोरी र अन्य आवश्यक सामग्रीहरू भटपट भोलामा हालेर सजिलै भेट्ने ठाउँमा राख्नुपर्दछ ।
- छ) उद्धार तथा राहतका लागि अभ्यास :** विपद्को समयमा पीडितको उद्धार गर्न समुदायका सदस्यले सामूहिक अभ्यास गर्नसके क्षमता अभिवृद्धि हुन्छ । यस्तो अभ्यासमा सबै बालबालिका, महिला, जेष्ठ नागरिकलाई सहभागी गराउनुपर्छ । अभ्यासका क्रियाकलापहरू मनोज्ञनात्मक र सहभागितामूलक हुनुपर्छ ।
- ज) आश्रयस्थलको व्यवस्था :** विपद्को समयमा आपत्कालीन आवासको व्यवस्था गर्न समुदायकै पहलमा सुरक्षित स्थानको पहिचान गरी आपत्कालीन आवास घर बनाउनुपर्दछ ।
- झ) आपत्कालीन योजना :** विपद्का समयमा समुदायका कुन सदस्यले कुन कार्य गर्ने भन्ने छलफल गरी कामको विभाजन गर्नुपर्दछ ।
- ञ) पूर्वसूचना तथा सुरक्षित स्थानान्तरण :** विपद् हुने सम्भावना बढेपछि पूर्वसूचना आदानप्रदान गरी तत्कालै सुरक्षित स्थानमा सर्ने कार्य गर्नुपर्दछ । यस्तो अवस्थामा अशक्त, केटाकेटी, जेष्ठ नागरिक, बिरामी र महिलालाई प्राथमिकता दिएर सुरक्षित स्थानमा पुऱ्याउने कार्य गर्नुपर्दछ ।

केही विपद्को स्थिति र त्यसको सामना गर्ने उपाय

विपद्	विपद्अघिको तयारी	विपद्का बेला वा विपद्पछि
बाढी	बालबालिकालाई पौडी खेल सिकाउने । प्रशस्त खानेपानीको व्यवस्था गर्ने । बगिरहेको पानी धमिलो छ कि भनेर हेर्ने ।	अग्लो ठाउँ वा माथिल्लो तलामा जाने । बाढी आएको नदी नतर्ने । बाढीको पानीमा नपौडिने वा नखेल्ने । बाढीको पानी नखाने । विषालु सर्प तथा किराहरूसँग सतर्क रहने ।
चट्याड, र विजुली चम्काइ	यस्तो समयमा घरबाहिर नखेलाउने । बत्ती निभाउने र विद्युतीय उपकरणहरू बन्द गर्ने ।	भ्याल, ढोका, अग्ला रुख, पहाडका चुचुरा, खुला स्थान, खम्बाहरू नजिक नबस्ने, करेन्ट लाग्ने धातुहरूलाई नछुने । बलियो घरमा बस्ने ।

<p>आँधीबेरी हुरीबतास</p>	<p>बदलिँदो मौसमप्रति सजग रहने । आफ्नो घरमा र छिमेकमा सुरक्षित कोठा वा ठाउँ तोक्ने । मौसमसम्बन्धी जानकारी लिने । सुरक्षा बक्सा (सेफ्टी किट)को व्यवस्था गरेर राख्ने ।</p>	<p>तुरुन्तै आश्रय खोज्ने, रुख, विजुलीको पोल छेउमा नबस्ने । घरभित्रै बस्ने । सबै भ्याल तथा ढोकाहरू बन्द गर्ने । सबै विद्युतीय उपकरणहरू बन्द गर्ने । आगो निभाउने । आगोको फिल्काहरू छुन् भने धुलो माटाले निभाउने ।</p>
<p>भुइँचालो</p>	<p>कहाँ र कसरी भवनबाट निक्किने भन्ने बारे बालबालिकालाई सिकाउने । घुँडा टेकी गुडुल्की बस्ने, टाउको छोपी खुम्चेर बस्ने भनिने अभ्यास सिकाउने र गर्ने । आफूलाई सधैं आवश्यक सामग्री तथा आपत्कालीन स्थितिमा काम लाग्ने सामान राखेको भटपट भोला तयारी अवस्थामा राख्ने ।</p>	<p>बलियो टेबुलमुनि घुँडा टेकी गुडुल्की बस्ने, टाउको छोपी खुम्चेर बस्ने अभ्यास गर्ने । रुख, भवनजस्ता कुराबाट टाढा रहने । कम्पन नरोकिउन्जेल सुरक्षित ठाउँमा रहने । भ्यालहरूबाट टाढा रहने । घरबाहिर हुनुहुन्छ भने घरभित्र नपस्ने । सलाई, ग्याँस वा बत्तीका स्विच प्रयोग नगर्ने ।</p>
<p>आगलागी</p>	<p>घरबाट कसरी निस्कने भन्नेबारे दुईओटा उपाय बालबालिकालाई बताउने । घरबाट निस्कने तरिका अपनाउन बालबालिकासँग अभ्यास गर्ने ।</p>	<p>भुइँमा घोप्टो परी घस्रिँदै निक्किने । धुवाँ आएको कोठाको ढोका कहिल्यै नखोल्ने । कपडामा आगो लागेमा आगो ननिभुन्जेल गुडुल्की मार्ने । मद्दतका लागि गुहार मार्ने ।</p>
<p>अत्यधिक चिसो (शीतलहर)</p>	<p>बालबालिकाका लागि न्यानो लुगा, कपडा तथा कम्बलहरू तयार राख्ने । घरमा पर्याप्त दाउरा जम्मा गरेर राख्ने । मौसमसम्बन्धी सुसूचित हुने ।</p>	<p>बालबालिकालाई घरभित्रै राख्ने । बालबालिकालाई चिसोमा र पानीसँग खेल्न नदिने । बालबालिकालाई न्यानो कपडा लगाइदिने । बालबालिकाको शरीरमा अल्प ताप (हाइपोथर्मिया) हुनबाट बचाउन आफ्नो छातीमा टाँसेर राख्ने । बालबालिकालाई सन्तुलित तथा नियमित खानासहित तातो सुप र दालको रस खान दिने ।</p>

<p>अत्यधिक गर्मी तातोहावा (लु)</p>	<p>मौसमसम्बन्धी सुसूचित हुने । हावाको प्रवाह हुने गरी घरका भ्यालहरू खुला राख्ने । बालबालिकालाई हलुको लुगाको व्यवस्था गर्ने । पर्याप्त मात्रामा सुरक्षित खाने पानीको व्यवस्था गर्ने । तापसँग सम्बन्धित रोगहरूको उपचारबारे जानकारी राख्ने ।</p>	<p>घामबाट जोगिन बालबालिका घरभित्र खेल्न र अन्य क्रियाकलाप गराउने । बालबालिकालाई सन्तुलित तथा नियमित खाना खुवाउने । बालबालिकालाई प्रशस्त सफा पानी खुवाउने । तातो घामबाट बचाउन टोपी लगाउन दिएर, टाउको र अनुहारको रक्षा गर्ने । बालबालिकालाई हल्का रडका खुकुला कपडा लगाईदिने ।</p>
<p>महामारी</p>	<p>के कस्तो महामारी हो, भरपर्दो सरकारी वा गैरसरकारी स्वास्थ्यसम्बन्धी स्रोतबाट सूचना सङ्कलन गर्ने । घरमै बस्नुपर्ने अवस्थाको लागि तयारी गर्ने । अनावश्यक रूपमा खाद्यान्न तथा औषधी नथुपार्ने । नेपाल सरकारले तोकेका नियमको पालना गर्ने ।</p>	<p>बहिर नजाने, जानै परेमा मास्क लगाउने, फर्केपछि लुगा फेर्ने, साबुनपानीले हात धुने । रोग लागेको अवस्थामा स्वास्थ्य मन्त्रालयको नियम पालन गर्ने ।</p>

अभिभावकको दायित्व

- विपद् अगाडिदेखि नै अभिभावकले आफू र परिवारलाई सुरक्षित राख्न विपद्को पूर्वतयारी गर्नुपर्दछ । व्यक्तिगत रूपमा कोसिस गर्नुका साथै स्थानीय तह तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट हुने विभिन्न क्षमता अभिवृद्धि तालिमबारे सचेत हुनुपर्छ ।
- विपद्को बेला गर्भवती महिला र प्रारम्भिक उमेरका बालबालिकालाई कहिले पनि एकलै छाड्नु हुँदैन । उनीहरूलाई भरपर्दो वयस्क स्याहारकर्ता, बालस्याहार वा बालविकास केन्द्र, विद्यालयमा छाड्नुपर्दछ । छाड्नुभन्दा अगाडि शिशुलाई आफ्नो र शिशुको नाम, ठेगाना र फोन नम्बर लेखिएको परिचय कार्ड बालबालिकाका नाडी वा गोलीगाँठामा बाँधी दिनुपर्दछ ।
- बालबालिका कुरा गर्न थालेपछि आमाबुबाको र आफ्नो नाम, घरको ठेगाना र फोन नम्बर भन्ने र भन्न लगाई याद गर्न लगाउनुपर्दछ । भुइँचालो, बाढी पहिरो, युद्धको अवस्थामा आमाबुबाबाट बालबालिका छुट्टिन सक्ने सम्भावना भएको हुँदा घरभित्र र बाहिर सम्भाव्य सुरक्षित ठाउँ पहिलेदेखि नै पहिचान गर्ने र बालबालिकालाई जानकारी गराउनुपर्दछ ।
- विपद्को बेलामा अपराधीहरूले भुटो आशा, लोभलालच देखाई प्रलोभनमा पारी आमा, बालबालिकालाई दुर्व्यवहार, शोषण, ओसारपसार गर्न सक्छन् । तसर्थ यस्ता खतराबारे सजग हुनुपर्दछ ।
- बालबालिका छिट्टै डराउने, अत्तिने हुनाले उनीहरूलाई अड्कमाल गर्ने, सान्त्वना दिने, माया देखाउने शान्त भएपछि र स्नेहपूर्वक यी स्थितिबारे बताउनुपर्दछ । साथै सँगै राख्ने, कुराकानी गर्ने र कथा भन्ने सुन्ने गर्नुपर्दछ । यसो गर्दा उनीहरूको डर कम हुन्छ ।

- बालबालिकालाई कथा, गीतमार्फत निडर भई परिस्थिति सामना गर्न हौसला दिनुपर्दछ । बढी माया, सुरक्षा, साथदिने गर्नुपर्दछ र खानपिन, स्याहारको विशेष ध्यान दिनुपर्दछ ।
- विपद्को समयमा पनि केही हृदसम्म दैनिकी निरन्तर भएको सुनिश्चित गर्नुपर्दछ, जस्तै, निश्चित उठ्ने समय, खेल्ने समय, सुत्ने समय । यसले बालबालिका (तथा वयस्कको पनि) मनोसामाजिक समस्या आउन दिदैन ।
- विशेषगरि कोभिड-१९ जस्तो लामो विपद्मा बालबालिकाको दैनिकी तथा सिकाइ निरन्तरता गर्नु अति आवश्यक छ । यसको लागि विद्यालय तथा स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरी वैकल्पिक तरिकाले सिकाइ निरन्तरता गरिनुपर्दछ । आपत्कालीन अवस्थामा पनि शिक्षालाई निरन्तरता दिन पाउनु बालबालिकाको अधिकार हो ।
- विपद्को अवस्थामा बालबालिकाले असामान्य व्यवहार देखाउन सक्छन् (जस्तै: वान्ता गर्ने, पेट दुख्ने, भाडापखाला लाग्ने, खान रुचि नहुने, डराउने, बोल्न छाड्ने) । यस्तो अवस्थामा धैर्य गरेर उनीहरूलाई साथ दिनुपर्दछ । यस्ता समस्या क्रमशः कम हुन्छ तर उनीहरूको उमेर अवस्था व्यक्तित्वअनुसार समय लाग्छ ।
- यस्तो स्थिति सुधार नभएमा मनोभावनात्मक चोट परेको हुन सक्ने भएकाले बालबालिकालाई मनोविमर्शको व्यवस्था गर्नुपर्दछ ।
- विपद्पछि सकेसम्म चाँडो बालबालिकाको नियमित दैनिक क्रियाकलापमा फर्किन अभिभावक, समुदाय तथा विद्यालय एकजुट भएर लाग्नुपर्दछ ।

जान्नैपर्ने तथ्यहरू

- अचानक कुनै अप्रत्यासित घटनाबाट धेरै जनधनको क्षति भएर सामाजिक जनजीवन अस्तव्यस्त हुने र प्रभावित समुदाय आफ्नै स्रोतसाधनबाट पार पाउन नसक्ने स्थितिलाई विपद् भनिन्छ ।
- विपद् अगाडिदेखि नै अभिभावकले आफू र परिवारलाई सुरक्षित राख्न विपद्को पूर्वतयारी गर्नुपर्दछ । व्यक्तिगत रूपमा कोसिस गर्नुका साथै स्थानीय तह तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट हुने विभिन्न क्षमता अभिवृद्धि तालिमबारे सचेत हुनुपर्छ ।
- बालबालिका कुरा गर्न थालेपछि आमाबुबाको र आफ्नो नाम, घरको ठेगाना र फोन नम्बर भन्ने र भन्न लगाई याद गर्न लगाउनुपर्दछ ।
- बालबालिका विपद्को बेला छिटै डराउने, अत्तिने हुनाले उनीहरूलाई अड्कमाल गर्ने, सान्त्वना दिने, माया देखाउने, शान्त भएपछि र स्नेहपूर्वक यी स्थितिबारे बताउनुपर्दछ ।
- विपद्को समयमा पनि केही हृदसम्म दैनिकी निरन्तर भएको सुनिश्चित गर्नुपर्दछ, ।
- विपद्को अवस्थामा बालबालिकाले असामान्य व्यवहार देखाउन सक्छन् । यस्तो अवस्थामा धैर्य गरेर उनीहरूलाई साथ दिनुपर्दछ । यस्तो स्थिति सुधार नभएमा मनोभावनात्मक चोट परेको हुन सक्ने भएकाले बालबालिकालाई मनोविमर्शको व्यवस्था गर्नुपर्दछ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले विपद्को अवस्थामा बालबालिकाको सुरक्षा तथा संरक्षण गर्न सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि, अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा के कस्ता प्राकृतिक तथा मानवश्रुजित विपद् हुन्छन् ? यी विपद्सँग बच्न के कस्ता चलन तथा तयारीहरू हामीले गरेका छौं ?

पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोलेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्याएर उहाँले भन्नुभए जस्तै अरू थपकुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्या विश्लेषण



क्रियाकलाप

स्थानीय मुख्य विपद्हरू के के हुन्, सोअनुसार समूह बनाइ अध्ययन सामग्रीमा भएजस्तै सो विपद्अघिको तयारी र विपद्को बेला वा पछि के के गर्न सकिन्छ, छलफल गर्नुहोस् । अन्तमा अध्ययन सामग्रीमा भएजस्तै तालिका बनाउन साक्षर अभिभावक वा सहजकर्ताले सहयोग गरेर तालिका तयार गर्नुहोस् ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह)अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: विपद्को समयमा मलाई सुरक्षित वातावरणमा आफूसँगै राखी खान, खेलन र आवश्यक कुरा सिक्न दिनुहोस् ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

सहजकर्ताले अध्ययन सामग्रीमा भएको विपद्को स्थितिमा बालसुरक्षा र सिकाइ बारे अध्ययन गरेर यसबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- अचानक कुनै अप्रत्यासित घटनाबाट धेरै जनधनको क्षति भएर सामाजिक जनजीवन अस्तव्यस्त हुने र प्रभावित समुदाय आफ्नै स्रोतसाधनबाट पार पाउन नसक्ने स्थितिलाई विपद् भनिन्छ ।
- विपद् अगाडिदेखि नै अभिभावकले आफू र परिवारलाई सुरक्षित राख्न विपद्को पूर्वतयारी गर्नुपर्दछ । व्यक्तिगत रूपमा कोसिस गर्नुका साथै स्थानीय तह तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट हुने विभिन्न क्षमता अभिवृद्धि तालिमबारे सचेत हुनुपर्छ ।
- बालबालिका कुरा गर्न थालेपछि आमाबुबाको र आफ्नो नाम, घरको ठेगाना र फोन नम्बर भन्ने र भन्न लगाई याद गर्न लगाउनुपर्दछ ।
- बालबालिका विपद्को बेला छिटै डराउने, अत्तिने हुनाले उनीहरूलाई अड्कमाल गर्ने, सान्त्वना दिने, माया देखाउने, शान्त भएपछि र स्नेहपूर्वक यी स्थितिबारे बताउनुपर्दछ ।
- विपद्को समयमा पनि केही हृदसम्म दैनिकी निरन्तर भएको सुनिश्चित गर्नुपर्दछ, ।
- विपद्को अवस्थामा बालबालिकाले असामान्य व्यवहार देखाउन सक्छन् । यस्तो अवस्थामा धैर्य गरेर उनीहरूलाई साथ दिनुपर्दछ । यस्तो स्थिति सुधार नभएमा मनोभावनात्मक चोट परेको हुन सक्ने भएकाले बालबालिकालाई मनोविमर्शको व्यवस्था गर्नुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ ? सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई
सम्झाउनुहोस् :

म आजै विपद्बाट बच्ने तरिका बालबालिकालाई सिकाउँछु ।

म बालबालिकालाई आफ्नो नाम ठेगाना कण्ठ गराउँछु ।

म आजै बालबालिकालाई विपद्को बेला परिवारलाई सुरक्षित राख्ने योजना बनाउँछु ।

स समीक्षा

आजको विषयसम्बन्धी केही प्रश्नहरू बनाइ सानो कागजमा लेखेर चिट्ठा
बनाउनुहोस् । सो चिट्ठा ईच्छुक सहभागीलाई लिन दिई उत्तर पनि दिन
लगाउनुहोस् ।

सबै बालबालिकाको समावेशी सहभागिता

खण्ड-क अध्ययन सामग्री

समावेशी सहभागिता किन ?

बालबालिका प्रकृतिका अमूल्य उपहार हुन् । बालबालिका नै भोलिको देशका कर्णधार हुन् । बालबालिकाले परिवार, जाति, धर्म छानेर जन्मेका हुँदैनन् । प्रकृतिले योग्य हुने क्षमता दिएतापनि मानिसको व्यवहार हेल्चेक्रयाइँको कारणले बालबालिकामा अपाङ्गता हुन्छ । कतिपय अपाङ्गता मानवको पुस्तामा सदैँ जान्छ । यो प्रक्रियामा बालबालिकाको कुनै दोष नभएतापनि जन्मपछि उनीहरूलाई गरिने व्यवहार दोषपूर्ण हुन्छ ।



अपाङ्गता भएका बालबालिकाको एउटा पक्ष कमजोर भएतापनि अर्को पक्ष भन सक्रिय हुन सक्छ । जस्तै: आँखा देख्न नसक्ने बालबालिकाको सुनाइ क्षमता तथा स्पर्शबाट थाहा पाउने क्षमता उच्च हुन्छ । तर यी बालबालिकाले विभिन्न क्रियाकलापमा सहभागी हुन पाएको अवस्थामा मात्र यी क्षमता विकास हुन्छ । यसैगरी सबै किसिमका बालबालिकाको बहुआयामिक प्रतिभा हुने गर्दछ । सहभागिताले यी क्षमता विकसित हुन्छ । यसैगरी मानवले नै बनाएका र समाजमा स्थापित जातजातिका चालचलन, भौगोलिक परिस्थितिको कारणले देखिने फरकपनालाई आधार मानेर गरेका भेदभावपूर्ण नियमहरूले बालबालिकालाई मानसिक चोट पुऱ्याउछ । भेदभावपूर्ण वातावरणमा हुर्केका बालबालिकाले पछि गएर शड्का, बदला, इर्ष्यालु सोच र व्यवहार देखाउँछन् । बालबालिकालाई साथीभाइमा समान व्यवहार अनुभव गर्ने अवसरबाट वञ्चित गरिएमा उनीहरूले आत्मविश्वास गुमाउन सक्छन्, सिकाइप्रति वितृष्णा पैदा हुन सक्छ र निरुत्साहित पनि हुन सक्छन् ।

वास्तवमा समाजमा रहेका विभिन्न रड, भाषा, वेशभूषा आदि देश र समाजका सम्पत्ति हुन् । यिनीहरूको जगेर्ना गर्नाले समाज सम्वृद्ध तथा समावेशी परम्पराले बालबालिकाको अन्तरनिहित क्षमता उजागर भई परिवार तथा देश सम्वृद्ध हुन्छ । बालबालिका एकले अर्कालाई सहयोग गर्ने बानी हुन्छ र समाजबाट कुरीतिहरू हटेर जान्छ । त्यसैले सबै बालबालिकालाई समान व्यवहार र समावेशी वातावरण तयार गर्न राज्य, समाज तथा अभिभावकले पहल गर्नुपर्दछ ।

समावेशी सहभागिता सम्बन्धी कानुनी आधार

बालअधिकारको सिद्धान्त नै बालबालिकालाई बिना भेदभाव हुर्कन पाउनुपर्ने रहेको छ । जसअनुसार कुनै पनि बालबालिकालाई निजको बुबाआमा, अभिभावकको जाति, रङ, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य आस्था, राष्ट्रिय, जातीय वा सामाजिक उत्पत्ति, सम्पत्ति, अशक्तता, जन्म वा अन्य हैसियतको आधारमा भेदभाव नगरी समान रूपमा सम्मान गर्नुपर्दछ ।^{३७} उक्त सिद्धान्त बालअधिकारको सन्धिमा हस्ताक्षर गर्ने सबै राष्ट्रले मान्नुपर्ने हुन्छ । नेपालले पनि यस सन्धिमा हस्ताक्षर गरेको छ ।

नेपालको संविधान (२०७२) मा बालबालिकाको हकमा उल्लेख भए अनुरूप :

- प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तिगत विकासको हक हुनेछ ।
- प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।

यसैगरी बालबालिका सम्बन्धी ऐन २०७५ले पनि बालबालिकाको समावेशी सहभागिताको पक्षमा निम्न कुरा उल्लेख छ ।^{३८}

८. **सहभागिताको अधिकार:** आफ्नो धारणा बनाउन सक्षम भएका बालबालिकालाई आफूलाई असर पर्ने विषयमा परिवार, समुदाय, विद्यालय वा अन्य सार्वजनिक निकाय वा संस्था लगायतबाट गरिने निर्णयमा सहभागी हुने अधिकार हुनेछ ।

अभिभावकको भूमिका

समावेशी सहभागिताको प्रवर्धनका लागि अभिभावकको भूमिका ठुलो हुन्छ । समानता, माया, सद्भाव, सम्मान र अपनत्व पाउने वातावरण घरबाट नै सुरु गर्नु आवश्यक छ । अभिभावक बालबालिकाका लागि नमुना हुन् । अभिभावकको भेदभावपूर्ण व्यवहारलाई बालबालिकाले पनि आफ्नो व्यवहारमा उताउँछन् । अर्को कुरा बालबालिकालाई विभिन्न कुरामा सहभागी गराएर आत्मविश्वासिलो तथा नेतृत्वदायी बनाउनका लागि प्रारम्भिक बाल्यावस्थादेखि नै बालबालिकालाई विभिन्न कुरामा संलग्न गराउने तथा निर्णय लिन दिने गर्नुपर्दछ । बालबालिकामा समावेशी सहभागिता प्रवर्धनका लागि मुख्य रूपमा निम्न कुराहरू गर्न सक्छन् ।

- साना साना निर्णयहरू, जस्तै लगाउने लुगा, कस्तो कथा सुन्ने, खेल्ने खेलौना आदिसम्बन्धी केही हदसम्म बालबालिका आफैँलाई निर्णय लिन दिनुपर्छ ।
- परिवारका हरेक निर्णय प्रक्रिया र क्रियाकलापमा उनीहरूको विचार, रुचिको स्थान हुनुपर्दछ । छोरा र छोरी दुवैको भावना, विचार र आवश्यकतालाई समान रूपमा ध्यानपूर्वक सुन्नुपर्दछ ।

^{३७} धारा - २

^{३८} बालबालिका सम्बन्धी ऐन २०७५

- बालबालिकामा हुन सक्ने शारीरिक तथा मानसिक समस्याको पहिचान गरेर आवश्यक प्रोत्साहन, माया र सद्भाव, उचित हेरचाह र सिकाइका लागि हौसला दिने गर्नुपर्दछ ।
- यदि आफ्ना छोराछोरी शारीरिक वा मानसिक रूपमा फरक क्षमता छन् भने उनीहरूको निम्ति विशेष ध्यान पुऱ्याउनुपर्दछ ।
- सामूहिक क्रियाकलाप, खेलकुद, मनोरञ्जन, घुमफिर गराउने र खेल खेलाउनुपर्दछ ।
- पारिवारिक जमघट, चाडपर्वका अवसरहरूमा सबै बालबालिकालाई समान रूपमा संलग्न गराउनुपर्दछ ।
- बालबालिकालाई उनीहरूको बहुआयामिक प्रतिभा विकास गर्न विभिन्न अवसर प्रदान गर्नुपर्दछ ।
- सबै बालबालिकालाई पूर्व प्राथमिक कक्षा वा प्रारम्भिक बालविकास केन्द्र र विद्यालय पठाउनुपर्दछ ।



जाडनैपर्ने तथ्यहरू

- बालबालिकालाई साथीभाइमा समान व्यवहार अनुभव गर्ने अवसरबाट वञ्चित गरिएमा उनीहरूले आत्मविश्वास गुमाउन सक्छन्, सिकाइप्रति वितृष्णा पैदा हुन सक्छ र निरुत्साहित पनि हुन सक्छन् ।
- सबै बालबालिकालाई समान व्यवहार र समावेशी वातावरण तयार गर्न राज्य, समाज तथा अभिभावकले पहल गर्नुपर्दछ ।
- कुनै पनि बालबालिकालाई निजको बुबाआमा, अभिभावकको जाति, रङ, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य आस्था, राष्ट्रिय, जातीय वा सामाजिक उत्पत्ति, सम्पत्ति, अशक्तता, जन्म वा अन्य हैसियतको आधारमा भेदभाव नगरी समान रूपमा सम्मान गर्नुपर्दछ ।
- उनीहरूले समानता, माया, सद्भाव, सम्मान र अपनत्व पाउने वातावरण घरबाट नै सुरु गर्नु आवश्यक छ ।
- बालबालिकालाई विभिन्न कुरामा सहभागी गराएर आत्मविश्वासिलो तथा नेतृत्वदायी बनाउनका लागि प्रारम्भिक बाल्यावस्थादेखि नै बालबालिकालाई विभिन्न कुरामा संलग्न गराउने तथा निर्णय लिन दिने गर्नुपर्दछ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले सबै बालबालिकालाई कुनै पनि आधारमा भेदभाव नगरी सर्वाङ्गीण विकासका विभिन्न क्रियाकलापमा सहभागी गराउने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् । सङ्कल्प पूरा गर्ने अभिभावकलाई ताली बजाएर प्रशंसा गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्न प्रश्नअनुसार छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा के सबै बालबालिकालाई समान व्यवहार गरिन्छ ? सबै बालबालिकालाई के कस्ता कुरामा सहभागी हुन दिइन्छ ?

पहिले बोलीसकेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिनुहोस् र उनीहरूको कुरालाई दोहोर्‍याएर उहाँले भन्नु भए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्या विश्लेषण



क्रियाकलाप

अध्ययन सामग्रीअनुसार छोटकरीमा समावेशिता र सहभागिताबारे बुझाउनुहोस् । अब सहभागीहरूलाई केही समूहमा बाँड्नुहोस् र साना बालबालिकाको सहभागिता कसरी बढाउन सकिन्छ, केही व्यवहारिक तरिकाहरू विकास गर्न समूहगत रूपमा आग्रह गर्नुहोस् । लगाउने लुगा, कस्तो कथा सुन्ने, खेल्ने खेलौना छान्न दिने, सक्ने घरेलु कामकाजमा सघाउन दिने केही उदाहरणहरू हुन् । जुन सहजकर्ताले सहभागीहरूलाई गाह्रो भएमा बताइदिन सक्नुहुन्छ । छलफलपछि समूहगत रूपमा प्रस्तुत गर्न दिनुहोस् ।

“आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: हामी सबै बालबालिकालाई कुनै पनि आधारमा भेदभाव नगरीकन विभिन्न कुरामा सहभागी हुने अवसर दिनुहोस् ।

यसपछि सहभागीहरूलाई चित्रकार्ड अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको सबै बालबालिकाको समावेशी सहभागिता बारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- बालबालिकालाई साथीभाइमा समान व्यवहार अनुभव गर्ने अवसरबाट वञ्चित गरिएमा उनीहरूले आत्मविश्वास गुमाउन सक्छन्, सिकाइप्रति वितृष्णा पैदा हुन सक्छ र निरुत्साहित पनि हुन सक्छन् ।
- सबै बालबालिकालाई समान व्यवहार र समावेशी वातावरण तयार गर्न राज्य, समाज तथा अभिभावकले पहल गर्नुपर्दछ ।
- कुनै पनि बालबालिकालाई निजको बुबाआमा, अभिभावकको जाति, रड, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य आस्था, राष्ट्रिय, जातीय वा सामाजिक उत्पत्ति, सम्पत्ति, अशक्तता, जन्म वा अन्य हैसियतको आधारमा भेदभाव नगरी समान रूपमा सम्मान गर्नुपर्दछ ।
- उनीहरूले समानता, माया, सद्भाव, सम्मान र अपनत्व पाउने वातावरण घरबाटै सुरु गर्नु आवश्यक छ ।
- बालबालिकालाई विभिन्न कुरामा सहभागी गराएर आत्मविश्वासिलो तथा नेतृत्वदायी बनाउनका लागि प्रारम्भिक बाल्यावस्थादेखि नै बालबालिकालाई विभिन्न कुरामा संलग्न गराउने तथा निर्णय लिन दिने गर्नुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ ? सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् । तर उनीहरूले भनेका योजनाहरूलाई प्राथमिकता दिनुहोस् ।

म आजैदेखि बालबालिकालाई घरका कुनै पनि निर्णयमा उमेरअनुसार सहभागी गराउँछु ।

म आजै बालबालिकालाई बाल विकास केन्द्र वा विद्यालयमा सहभागी गराउँछु ।

म छरछिमेकमा अपाङ्गता भएका बालबालिकालाई पनि विभिन्न सामाजिक अवसरमा सहभागी गराउन अनुरोध गर्छु ।

स समीक्षा

कुनै समूहमा बल फाल्नुहोस् र जसले बल समाउँछ, सो सहभागीलाई तलको प्रश्न सोध्नुहोस् । उहाँले दिएको उत्तरलाई प्रशंसा गर्नुहोस् र अरू कसैलाई केही थप गर्न मन लागेमा भन्न पनि लगाउनुहोस् ।

- सबै बालबालिकालाई किन विभिन्न कुरामा सहभागी गर्नुपर्दछ ? कुनै एक बुँदा भन्नुहोस् । मुख्य बुँदाहरू नआएसम्म यो प्रक्रिया दोहोर्याउनुहोस् ।

भाग
१

प्रारम्भिक सिकाइ



प्रारम्भिक बाल सिकाइको महत्व

खण्ड-क अध्ययन सामग्री

प्रारम्भिक बाल सिकाइ के हो ?

सिकाइ जीवनभर चलिरहने प्रक्रिया हो । बालबालिकाले पनि जीवनको सुरुआतदेखि वातावरणमा सक्रियतापूर्वक खोज अनुसन्धान गरिरहेका हुन्छन् । यसबाट पाएका अनुभवहरू क्षण क्षणमा थपिदै जान्छ । सिकाइ भन्नाले दैनिक अनुभव र अभ्यासद्वारा बालबालिकामा आउने परिवर्तन हो । सिकाइले बालबालिकाको धारणा, ज्ञान, सिपमा सकारात्मक परिवर्तन गराई व्यक्तित्व विकासमा सघाउँछ । बालबालिकाले आफ्नै परिवेशमा, उमेर, क्षमताअनुरूप प्रत्येक समय विभिन्न तरिकाबाट सिकिरहेका हुन्छन् । बालबालिकाले गर्भभित्रै देखि पाँच इन्द्रियहरूको माध्यमद्वारा (आँखाले हेरेर, कानले सुनेर, नाकले सुँघेर, जिब्रोले चाखेर र हात वा छालाले छामेर) सिक्दछन् । यसरी इन्द्रियहरूको माध्यमबाट मस्तिष्कले उत्प्रेरणा पाउँछ र उक्त अनुभवहरूद्वारा पहिचान बनाउँछ । त्यसैले पाँच इन्द्रियहरूलाई सिकाइका ढोकाहरू पनि भनिन्छ ।



मस्तिष्क स्नायु प्रणाली विकास सम्बन्धी अनुसन्धान प्रतिवेदनमा उल्लेख भएअनुसार गर्भमा नै सुनाइ र दृष्टिको विकास सुरु भई जन्मेर पहिलो वर्ष भित्र उच्चतम विकास भइ सक्छ । तर, सिकाइ जन्म लगत्तै सुरु हुन्छ । शिशु बालबालिकाले आफ्नो आवश्यकता र क्षमताअनुसार सिक्दै जान्छन् । मस्तिष्क विकाससम्बन्धी अनुसन्धानअनुसार बच्चा जन्मदा मस्तिष्क विकास भईसकेको हुन्छ तर मस्तिष्कमा भएका सम्पूर्ण स्नायु कोषहरू एकअर्कोमा जोडिइसकेको हुँदैन । बच्चा जन्मदा २५५ मात्र स्नायुहरूको सञ्जाल बनेको हुन्छ । बच्चा जन्मेपछि सिकाइ अनुभवको आधारमा यी स्नायु कोष (न्युरोन) एक अर्कोसँग जोडिदै सञ्जाल निर्माण हुने कार्य अति छिटो हुने गर्छ । जन्मेदेखि ३ वर्षभित्रमा मस्तिष्कमा भएका कोशिकाहरू करीब ७५५ स्नायुहरू एक अर्कोमा जोडिदै अनुभवको सञ्जाल निर्माण हुन्छ । यसबाट जीवनभरको सिकाइ क्षमता निर्धारण हुन्छ । शिशुले सिकेका अनुभवहरू मस्तिष्कमा सञ्चित हुन्छन् र कोशिकाहरू जोडिँदै जान्छन् । मस्तिष्क विकास हुनका लागि पोषिलो खाना, तनावमुक्त वातावरण र उत्प्रेरणा अति आवश्यक हुन्छ ।

विभिन्न प्रकारका सिकाइ

प्रसिद्ध मनोवैज्ञानिक रोबर्ट गागनेको सिकाइ श्रृंखला^{३०} अनुसार समस्या समाधान गर्नसक्ने सिकाइ उच्च स्तरको सिकाइ हो । जुन प्रारम्भिक उमेरका बालबालिकाको सिकाइको लागि अभिभावकले बुझ्नु आवश्यक छ । उनकाअनुसार सिकाइ निम्न प्रकारका छन् :



साङ्केतिक सिकाइ: जसमा बालबालिकाले कुनै पनि आवाजहरू सुनेर वस्तुको पहिचान गर्न वा चिह्नहरू देखेर यसको अर्थ पहिचान गर्न, अक्षरहरूको पहिचान गर्न सक्छ ।

उत्तेजना र प्रतिक्रिया: यसप्रकारको सिकाइ बालबालिकाले स्यावासी पाउँदा फुर्क्याउँदा, रमाएर गर्ने क्रियाकलाप हो । जस्तै: अधिपछि, सामान ठिक ठाउँमा नराख्ने तर फुर्क्याउँदा राख्ने उत्तेजनात्मक सिकाइ हो ।

श्रृंखला सिकाइ: यसप्रकारको सिकाइ बालबालिकाले पहिले सिकेको सिकाइलाई सम्भन्धेर यसैमा जोडेर थप सिकाइ गर्न सक्ने हो । जस्तै: स्याउको स्वाद कस्तो हुन्छ भनेर स्याउ देखेपछि मात्र सम्भन्धेर सिकाइ श्रृंखला सिकाइ हो ।

शाब्दिक सहचार्य: यस खालको सिकाइ कुनै पनि वस्तुको प्रयोग गर्ने तरिका बताएपछि मात्रै बालबालिकाले यसलाई समन्वय गर्न सक्छन् । जस्तै: कुटोले खन्ने काम गर्छ भनेपछि मात्र यसको प्रयोग गर्न सक्छन् ।

बहुविभेदीकरण सिकाइ: यसप्रकारको सिकाइमा बालबालिकाले विभिन्न किसिमका वस्तुहरूमा गुण, रङ, स्वाद, आकार तथा अन्य विशेषताको आधारमा समानता र भिन्नता छुट्याउने जोडा मिलाउन, सक्नु हो ।

धारणात्मक सिकाइ: बालबालिकाले कुनै पनि वस्तुलाई विष्टृतरूपमा बुझेर अवधारणाहरू मस्तिष्कमा राख्नु हो । जस्तै कुरुरको बारेमा कुराकानी गर्दा बालबालिकाले कुरुर कहाँ बस्छ, के खान्छ ? आकार कस्तो छ ? कसरी कराउँछ ? के काम गर्छ आदि बताउन सक्नु वा जानकारी हुनुलाई अवधारणात्मक सिकाइ भनिन्छ ।

सैद्धान्तिक सिकाइ: बालबालिकाले विभिन्न वस्तुको एकअर्कासँगको सम्बन्ध पहिचान गर्न सक्नु, प्रस्तुत गर्न सक्नुलाई सैद्धान्तिक सिकाइ भनिन्छ । जस्तै: आकाशमा बादल लाग्यो भने पानी पर्ने सम्भावना हुन्छ । घाम अस्ताएपछि भने अँध्यारो हुन्छ, भन्ने थाहापाउने, अन्दाज गर्ने यसमा पर्छ ।

^{३०} Gagne's Hierarchy of Learning Types" Dr.Maheshwari,V.K 1913

समस्या समाधान: बालबालिकाले कुनै पनि समस्या बुझेर यसलाई के के गरेमा सो समाधान गर्न सकिन्छ भनेर पत्ता लगाउने, योजना बनाउने र समाधानको गर्ने सिकाइ उच्च स्तरको सिकाइ हो ।

नोट: बालबालिकाले अक्षर कण्ठ गरेर सिक्दा सिकाइको पहिलो चरण साङ्केतिक सिकाइमा मात्र हुन्छन् भने योजना बनाउन लगाउने, समस्या समाधानको उपाय खोज्न लगाउनाले बालबालिकामा उच्चस्तरको सिकाइ हुन्छ ।

बालबालिकाले कसरी सिक्छन् ?

बालबालिकाले विभिन्न कुराहरू अवलोकन गरेर, सुनेर, खोज तथा अनुसन्धान र प्रश्न गरेर सिक्छन् । यी सिकाइलाई बालबालिकाले निम्न प्रक्रियाबाट दिगो सिकाइका रूपमा परिणत गर्दै जान्छन् :

- **प्रयास र गल्तीबाट (Trial and Error) :** बालबालिकाले प्रयास र गल्ती गर्दै सिकिरहेका हुन्छन्, उनीहरूले गरेका गल्तीलाई गलत हो भन्ने बुझेपछि यसलाई सुधार गर्दै जान्छन् ।
- **अरू जान्ने व्यक्तिबाट (More Knowledgeable Others) :** बालबालिकाले आफूभन्दा जान्ने साथी वा वयस्कहरूसँग आफूले देखेका र गरेका कार्यबाट नयाँ अनुभव बटुल्दै सिक्ने गर्दछन् ।
- **समाजबाट (Social Learning) :** बालबालिकाले घरपरिवार र समाजको क्रियाकलापहरूलाई नक्कल गरेर आफ्नो दैनिक क्रियाकलापमा लागु गर्छन् ।
- **अभ्यास गरेर वा दोहोर्‍याएर (Conditioning):** बालबालिकाले सिकेका सिपहरू दैनिक जीवनमा दोहोर्‍याएर, उनीहरू त्यसमा पोख्त हुन सिक्छन् ।
- **प्रतिक्रिया (Feedback):** बालबालिकाले सानै देखि विभिन्न क्रियाकलापहरू गर्दा पाउने प्रतिक्रियाबाट सिक्छन् ।

बहुल प्रतिभा (Multiple intelligence)

बालबालिकाको विभिन्न क्षमता हुने तथ्यलाई खोज गर्दै गार्डनरले (Howard Gardner 1983)⁸⁰ बहुल प्रतिभा सिद्धान्त प्रस्तुत गरेका छन् । यी सबै प्रतिभा विकास गर्ने क्षमता बालबालिकामा जन्मजात हुने गर्छ तर हर्केको वातावरणअनुसार सबैमा सबै प्रतिभा पूर्ण रूपमा विकास हुँदैन । प्रारम्भिक उमेको अवसर, खेल, सिकाइ, खोज अनुसन्धान, अन्तरक्रियाबाट बालबालिकाको बहुल प्रतिभाको विकासमा प्रोत्साहन मिल्छ । गार्डनरका अनुसार बालबालिकामा ९ किसिमको प्रतिभा हुन्छ ।

१. **गणितीय क्षमता (Logical-Mathematical Intelligence) :** गणितमा सिपालु, समस्या समाधान गर्न सक्ने, वैज्ञानिक खोज गर्ने क्षमता

⁸⁰ <https://www.nordangliaeducation.com/en/schools/prague/british-international/article/2020>

२. **शाब्दिक क्षमता (Linguistic- Verbal Intelligence)** : विभिन्न प्रकारका शब्द लेखन र बोलीचालीमा प्रयोग गर्न सक्ने, भाषण रुचाउने, विभिन्न भाषा चाँडै सिक्न सक्ने क्षमता
३. **अरूको भावना बुझ्ने (Interpersonal Intelligence)** : अरूको भावना तथा विचार बुझ्ने, अरूसँग सजिलै अन्तरक्रिया गर्ने क्षमता
४. **सचेतना क्षमता (Intrapersonal Intelligence)** : आफ्ना भावनामा सचेत हुने क्षमता
५. **साङ्गीतिक क्षमता (Musical Intelligence)** : साङ्गीतिक ताल, ढाँचा सजिलै बुझ्न सक्ने क्षमता
६. **दृश्यात्मक क्षमता (Visual-Spatial Intelligence)** : चित्र हेरेर सिक्ने, चित्र बनाउने, विभिन्न ढाँचा सजिलै बुझ्न सक्ने क्षमता
७. **शारीरिक क्षमता (Bodily-Kinesthetic Intelligence)** : शरीर चलाउन मन पर्ने, नृत्य गर्न मन पर्ने हेरेरभन्दा छोएर विभिन्न कुरा राम्ररी गर्न सक्ने क्षमता
८. **प्रकृति प्रेमी (Naturalistic Intelligence)** : प्रकृति अवलोकन गर्न रुचाउने, प्रकृतिबाट सिक्ने क्षमता
९. **अस्तित्ववादी क्षमता (Existential intelligence)** : हामी कहाँ थियौं, कसरी आयौं, हाम्रो जिम्मेवारी के हो, आत्मा के हो जस्ता विषयका तर्क वितर्क, खोज अनुसन्धान गर्ने क्षमता

सानै उमेरदेखि बालबालिकामा हुने बहुल प्रतिभाको पहिचान गरी यसका आधारमा बालबालिकालाई सिकाउने हो भने सिकाइ प्रभावकारी हुन्छ। बालबालिकामा भएका प्रतिभाको पनि विकास हुँदै जान्छ। Fleming and Mills (1992)^{४९} का अनुसार विभिन्न बालबालिकाको सिक्न तरिका फरक फरक हुन्छ।

- **दृश्यात्मक सिकारु (Visual learner)** चित्र, फोटो, वास्तविक वस्तुको अवलोकन गरेर सिक्ने
- **श्रव्यात्मक सिकारु (Auditory learner)** सुन्न मन पराउने वा सुनेर छिटो सिक्ने
- **पढ्न लेख्न रुचाउने सिकारु (Reading & Writing learner)** पढाइलाई जोड दिने, पढेर लेखेर छिटो सिक्ने
- **क्रियात्मक सिकारु (Kinesthetic Learner)** छोएर, आफैं अनुभव गरेर सिक्ने

हरेक बालबालिका फरक हुन्छन्। सबैले एउटै तरिकाबाट सिक्छन् भन्ने हुँदैन। त्यसैले बालबालिकाले सजिलै रूपमा सिक्ने तरिका अभिभावक तथा शिक्षकले आफ्नो अवलोकनबाट पत्ता लगाई बालबालिकालाई सिकाउँदा सिकाइ प्रभावकारी र दिगो हुन्छ।

^{४९} <https://bau.edu/blog/types-of-learning-styles>

बालबालिकाको सिकाइमा कठिनाइ हुने केही मुख्य अवस्था

- कुपोषण तथा हिंसा र दुर्व्यवहार
- बालबालिकामा कुनै प्रकारको कार्यगत सीमितता वा अपाङ्गता भएमा
- घरमा उत्प्रेरणात्मक वातावरण तथा प्रोत्साहनको अभाव
- प्रारम्भिक बाल्यावस्थामा विभिन्न आधारभूत अवधारणामा अस्पष्टता
- उमेर तथा विकासात्मक अवस्था अनुरूपका सिकाइ क्रियाकलाप गर्न नपाउँदा

अभिभावकको मुख्य दायित्व

प्रारम्भिक बाल सिकाइका लागि उचित वातावरण तयार गर्नु अभिभावकको जिम्मेवारी हो । यसका लागि केही मुख्य दायित्व निम्नानुसार छन् :

- बालबालिकालाई उचित पोषण तथा हिंसा र दुर्व्यवहारमुक्त वातावरण प्रदान गर्नुपर्दछ । विभिन्न रोग तथा दुर्घटनाबाट बचाउनुपर्दछ ।
- प्रारम्भिक बाल्यवस्थामा शिशु/बालबालिकाले अनुभव गरेर, वास्तविक वस्तुको मद्दतले सिक्दछन् । घरमा भएका विभिन्न वस्तुहरू पहेंला फल, हरिया तरकारी, अन्न गोडागुडी आदि हेर्न, छान्न, सुँघ्न, सुन्न, खान हुने वस्तुको स्वाद लिन प्रोत्साहन दिनुपर्दछ ।
- बालबालिकाले साथी तथा ठुला व्यक्तिसँग सिकने हुनाले समूहमा खेल्न दिनुपर्दछ । आफूले नमुना व्यवहार गरेर देखाउने र घरपरिवार तथा समुदायका विभिन्न क्रियाकलापमा सहभागी गराउनुपर्दछ ।
- कथा सुनाउने, भन्न लाउने र कुराकानी गरेर भाषा, सञ्चार जस्तै प्रश्न सोध्न प्रोत्साहन गर्ने र उनीहरूले प्रश्न गर्दा धैर्यताका साथ जवाफ दिने गर्नुपर्दछ ।
- बालबालिकाले आफ्नै परिवेशमा उमेर, क्षमताअनुरूप जे कुरा पनि विभिन्न तरिकाबाट सिकिरहेका हुन्छन् । त्यसैले घरमा गरिने विभिन्न क्रियाकलाप (तरकारी केलाउने, सरसफाइ गर्ने, लुगा धुने आदि) लाई सिकाइमा जोडेर लैजानुपर्दछ । साथै आफ्ना र घरका काममा उनीहरूलाई जिम्मेवार बनाउँदै लैजानुपर्दछ ।
- बालबालिकाको बहुल प्रतिभा विकास गर्न सोअनुसारका विभिन्न अवसर प्रदान गर्नुपर्दछ ।
- बालबालिकालाई कुनै किसिमको भेदभाव नगरीकन समान रूपमा खेल्ने समय प्रदान गर्नुपर्दछ र धेरै प्रशंसा गर्नुपर्दछ ।



- सिकाइ भन्नाले दैनिक अनुभव र अभ्यासद्वारा बालबालिकामा आउने परिवर्तन हो । बालबालिकाले आफ्नै परिवेशमा, उमेर, क्षमताअनुरूप प्रत्येक समय विभिन्न तरिकाबाट सिक्किरहेका हुन्छन् ।
- बालबालिकाले विभिन्न कुराहरू अवलोकन गरेर, सुनेर, खोज तथा अनुसन्धान र प्रश्न गरेर सिक्छन् । बालबालिकाले प्रयास र गल्तीबाट, अरू जान्ने व्यक्तिबाट, समाजबाट, विभिन्न सिपहरूको अभ्यास गरेर वा दोहोर्‍याएर तथा प्रतिक्रियाबाट सिकाइलाई दिगो बनाउँदै लान्छन् ।
- बालबालिकामा विभिन्न प्रतिभा विकास गर्ने क्षमता बालबालिकामा जन्मजात हुने गर्छ । तर हुर्केको वातावरणअनुसार सबैमा सबै प्रतिभा पूर्ण रूपमा विकास हुँदैन । प्रारम्भिक उमेरको अवसर, खेल, सिकाइ, खोज अनुसन्धान, अन्तरक्रियाबाट बालबालिकाको बहुल प्रतिभाको विकासमा प्रोत्साहन मिल्छ ।
- हरेक बालबालिका फरक हुन्छन् । सबैले एउटै तरिकाबाट सिक्छन् भन्ने हुँदैन । त्यसैले बालबालिकाले सजिलै रूपमा सिक्ने तरिका अभिभावक तथा शिक्षकले आफ्नो अवलोकनबाट पत्ता लगाई बालबालिकालाई सिकाउँदा सिकाइ प्रभावकारी र दिगो हुन्छ ।
- प्रारम्भिक बाल सिकाइका लागि उचित वातावरण तयार गर्नु अभिभावकको जिम्मेवारी हो ।



खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले बालबालिकाको सिक्ने तरिकाबारे बुझेर सोअनुसार सिकाइ वातावरण तयार गर्न सक्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं, सो ज्ञान सिपले आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् । मेलै यो यो गरेँ भन्ने अभिभावकलाई प्रशंसा गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि, अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । साथै छलफलमा आफूले जानेका कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा बालबालिकालाई कसरी नयाँ कुरा सिकाइन्छ ?

माथिको प्रश्न सोधेपछि, सहभागीहरूलाई बोल्न र उत्तर दिन उत्प्रेरित गर्नुहोस् । पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्‍याएर उहाँले भन्नुभए जस्तै अरू थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्या विश्लेषण



क्रियाकलाप

अभिभावकलाई उभिन लगाउनुहोस् । निम्न बुँदाहरू अभिभावकलाई पढेर सुनाउनुहोस् र कोठामा सही र गलत क्षेत्र छुट्याएर आफूलाई लागेको उत्तरको क्षेत्रमा जानलाई भन्नुहोस् । सबैले उत्तर छानेपछि, सोको कारण भन्न लगाउनुहोस् र हरेक बुँदामा छलफल गर्नुहोस् ।

अन्तमा अध्ययन सामग्रीको आधारमा अभिभावकको बुझाई प्रष्ट गरिदिनुहोस् ।

- सबै बालबालिकाले समान तरिकाले सिक्न सक्छन् । (उत्तर : गलत)
- बालबालिकाले विभिन्न कुराहरू अनुभवबाट सिक्छन् । (उत्तर : सही)
- बालबालिकामा जन्मजात विभिन्न प्रतिभा हुन्छ । (उत्तर : सही)
- बालबालिकाले पढेर लेखेर मात्र सिक्छन् । (उत्तर : गलत)
- बालबालिकाको सिकाइ प्रभावकारी बनाउन सिकाउने कुराको अवधारणामा प्रष्ट हुन जरुरी छ । (उत्तर : सही)

नोट : सबैले एउटै उत्तरको सहमतिमा आउनुपर्ने भन्ने छैन ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह) अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाको के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मैले उपद्रो, बदमासी गरेको होइन नि । म त सिक्न खोज्दैछु । मेरो उमेरअनुसार अनुभव गर्ने, खेल्ने अवसर पाए म छिटो सिक्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् र अघिल्लो छलफलसँग जोड्नुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको प्रारम्भिक बाल सिकाइको महत्त्व बारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- सिकाइ भन्नाले दैनिक अनुभव र अभ्यासद्वारा बालबालिकामा आउने परिवर्तन हो । बालबालिकाले आफ्नै परिवेशमा, उमेर, क्षमताअनुरूप प्रत्येक समय विभिन्न तरिकाबाट सिक्किरहेका हुन्छन् ।
- बालबालिकाले विभिन्न कुराहरू अवलोकन गरेर, सुनेर, खोज तथा अनुसन्धान र प्रश्न गरेर सिक्छन् । बालबालिकाले प्रयास र गल्तीबाट, अरू जान्ने व्यक्तिबाट, समाजबाट, विभिन्न सिपहरूको अभ्यास गरेर वा दोहोर्याएर तथा प्रतिक्रियाबाट सिकाइलाई दिगो बनाउँदै लान्छन् ।
- बालबालिकामा विभिन्न प्रतिभा विकास गर्ने क्षमता बालबालिकामा जन्मजात हुने गर्छ । तर हुर्केको वातावरणअनुसार सबैमा सबै प्रतिभा पूर्ण रूपमा विकास हुँदैन । प्रारम्भिक उमेरको अवसर, खेल, सिकाइ, खोज अनुसन्धान, अन्तरक्रियाबाट बालबालिकाको बहुल प्रतिभाको विकासमा प्रोत्साहन मिल्छ ।

- हरेक बालबालिका फरक हुन्छन् । सबैले एउटै तरिकाबाट सिक्छन् भन्ने हुँदैन । त्यसैले बालबालिकाले सजिलै रूपमा सिक्ने तरिका अभिभावक तथा शिक्षकले आफ्नो अवलोकनबाट पत्ता लगाई बालबालिकालाई सिकाउँदा सिकाइ प्रभावकारी र दिगो हुन्छ ।
- प्रारम्भिक बाल सिकाइका लागि उचित वातावरण तयार गर्नु अभिभावकको जिम्मेवारी हो ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् । तर उनीहरूले गरेका योजनाहरूलाई नै प्राथमिकता दिनुहोस् :

- म आजैदेखि बालबालिकालाई खेल्ने, खोज अनुसन्धान गर्ने मौका दिन्छु ।
- म परिवार तथा छिमेकीलाई पनि बालबालिकाले हेरेर, छोएर, सुँघेर, इन्द्रियको प्रयोगले सिक्ने कुरा बताउँछु ।
- म आजैदेखि बालबालिकाले के के गरे भन्दा पनि के के सिके भन्ने कुरामा ध्यान दिन्छु ।

स समीक्षा

गोलो घेरा बनाउनुहोस् । बिचमा एउटा कुर्सी राख्नुहोस् । सहभागीहरूलाई बाजा बजाउन्जेल घुम्न र बाजा रोकिएपछि कुर्सी नजिक जो पुग्छ उही बस्ने नियम बनाई बाजा बजाउनुहोस् । जसले कुर्सीमा बस्न पाउँछ, सो सहभागीलाई आजको सिकाइ बताउन लगाउनुहोस् र सबैले प्रशंसा गर्नुहोस् । अरू कसैलाई केही थप गर्न मनलागेमा भन्न पनि लगाउनुहोस् ।

प्रारम्भिक बालविकासमा खेलको महत्त्व

खण्ड-क अध्ययन सामग्री

खेल के हो ?

बालबालिकालाई मनोरञ्जन दिने कुनै पनि क्रियाकलापलाई खेल भन्न सकिन्छ । बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि हो । खेल खेल्नु शिशु/बालबालिकाको मन पर्ने क्रियाकलाप र मुख्य काम हो । खेलबिना उनीहरूको वृद्धि र सर्वाङ्गीण विकास आशा गर्न सकिदैन । खेलन र मनोरञ्जन गर्न पाउनु बालबालिकाको अधिकार पनि हो । सबै बालबालिकाले खेल पाउनुपर्दछ । खेलबाट बालबालिकाले विश्व ब्रम्हाण्डलाई मस्तिष्कमा समाहित गर्छन् ।



खेलबिना बालबालिकालाई पूर्ण मानव बनाउने कार्य असम्भव हुन्छ । यही तथ्यलाई सर्वप्रथम जर्मनीका फ्रेडरिक फ्रोबेलले पहिचान गरी ई.स. १८३७ बालबालिकाले खेलेर सिक्ने ठाउँ किन्डरगार्टेनको^{४२} सुरु गरेर विश्वभरका बालबालिकालाई खेलबाट सिक्ने अवसर दिलाए, जुन आजको प्रारम्भिक बाल शिक्षाको रूपमा स्थापित भएको छ ।

खेलका प्रकार

बालबालिकाले गर्भबाट नै हातखुट्टा चलाएर तथा आमाबुबाको आवाजअनुसार सक्रियता देखाएर खेलन सुरु गरिसकेका हुन्छन् । जन्मपछि साना बालबालिकाले विभिन्न इन्द्रियहरूको प्रयोगबाट खेलन र सिक्न थाल्छन् ।^{४३} बालबालिकाको विकास क्रमसँगै आफैँ खेल्ने हुन थालेपछि बालबालिकाका खेललाई निम्नानुसार छुट्याउन सकिन्छ :

^{४२} <https://earlychildhoodhistory.weebly.com/froebels-kindergarten.html>

^{४३} यससम्बन्धी थप जानकारी शीर्षक ८ प्रारम्भिक बाल्यावस्थामा उत्प्रेरणामा पनि छ ।

१. **शारीरिक सञ्चालनका खेल** : बालबालिकाले स्थूल अङ्ग सञ्चालनका खेलहरू, जस्तै उफ्रिने दौडने, भुण्डिने, तन्किने, मच्चिने, फट्किने आदि खेलहरू शारीरिक सञ्चालनका खेलहरू हुन् । यस्ता खेलहरूले बालबालिकाले शारीरिक सन्तुलन कायम गर्न, शरीरको शक्ति बढाउन सक्षम हुन्छन् ।



२. **अभिनयात्मक खेल** : बालबालिकाले देखेका

सुनेका भोगेका तथा कल्पना गरेको अवस्थालाई शारीरिक हाउभाउ वा लुगाफाटा, विशेष वस्तुहरू तथा आवाज परिवर्तन गरेर अभिनयद्वारा रमाइलो गर्ने क्रियाकलाप अभिनयात्मक खेल हो । यस खेलमा आफूलाई रहर लागेको पेसाको अभिनय, परिवारका सदस्यले आफूलाई गरेका व्यवहार, अन्य कसैबाट भएका दुर्व्यवहार, आफूले देखेका र घतपरेका घटना, दुर्घटना, घरमा गरिने दैनिक क्रियाकलापहरूको पनि अभिनय गर्ने गर्दछन् ।

३. **अन्वेषणात्मक खेल** : बालबालिकाले जन्मेदेखि नै आफ्ना इन्द्रियहरूको प्रयोगले खोज अनुसन्धान गरिरहेका हुन्छन् । उमेर बढ्दै जाँदा उनीहरूको जिज्ञासाहरू पुरा गर्न वस्तुहरूको प्रयोगबाट खोजपूर्ण खेल खेल्ने गर्दछन्, जस्तै बाटाभरिको पानीमा कागज हालेमा के हुन्छ ? दुईओटा भाँडा जुधाउदा के हुँदोरहेछ ? सलाई कोर्दा के हुँदोरहेछ ? जस्ता जिज्ञासाले खोज अनुसन्धान गरिरहेका हुन्छन् ।

४. **निर्माणात्मक खेल** : विभिन्न खालका सामग्रीहरू जस्तै: गुणस्तरीय काठका टुक्रा, खोया, साना कार्टुन वा कार्टुन बाकस आदिको प्रयोग गरेर बालबालिकाले घर, गोठ, पुल, ठुलाठुला भवन, पर्खालको कल्पना गरेर निर्माण गर्ने खेललाई निर्माणात्मक खेल भनिन्छ । यसबाट उनीहरूले देखेका कल्पना गरेका भौतिक पूर्वाधारहरूलाई वास्तविक बनाउने प्रयास गर्छन् ।

५. **सिर्जनात्मक खेल** : अवलोकन गरेर, सुनेर अनुभव गरेर, कल्पना गरेका कुनै पनि वस्तु, अवस्था, वातावरणको सिर्जना गर्ने क्रियाकलाप हो । यसको लागि कल्पना गरेका वस्तु, वातावरण वा अवस्था सिर्जना गर्न साधनको आवश्यकता पर्छ जस्तै: क्रेयनले चित्र कोर्ने, कैचीले काट्ने, च्यात्ने, टाँस्ने गम माटो, बालुवा, खेरजाने पातहरू, धुलो माटो आदि । यसको प्रयोगले बालबालिकाले स्वतन्त्र रूपमा आफूलाई मनपरेको सिर्जना गर्दछन् ।

६. **विषयवस्तुअनुसारको खेल** : विषयवस्तुमा आधारित खेलहरू प्रायः पूर्व प्राथमिक कक्षा वा बालविकास केन्द्रमा खेलाइन्छ । कक्षामा जुन विषयवस्तु सञ्चालन भइरहेको छ, सोही विषयमा विभिन्न खेल खेलाइन्छ । जस्तै जनावरको विषयमा सिकाउँदा उस्तै नक्कल गर्दै हिँड्ने कराउने । यसैगरी सबै विषयमा सुहाउँदो खेलहरू खेलाउन सकिन्छ । अभिभावकले पनि केही कथा सुनाउँदा सो कथासँग सम्बन्धित खेल खेलाउन सकिन्छ, भने विभिन्न विषयहरू खेलमार्फत सिकाउँदा बालबालिकाले चाँडै सिक्छन् ।

खेलबाट बालबालिकाले सर्वाङ्गीण विकासको अवसर तथा जीवनोपयोगी सिपहरू पाउनका साथै मनोसामाजिक समस्या पत्ता लगाउने र उपचार गर्ने पनि गरिन्छ। खेलको असीमित महत्त्व सबै प्रस्तुत गर्न कठिन भएतापनि केही बुँदाहरू यसप्रकार छन् :

१. सर्वाङ्गीण विकासमा खेल

खेलले स्थूल तथा सूक्ष्म अङ्गको सञ्चालन हुन्छ, जसले गर्दा बालबालिकाको शारीरिक शक्ति, स्वस्थता, सिर्जनात्मक सिप विकास हुन्छ। खेल र रमाइलो एक अर्काको पूरक भएकाले खेलबाट पाउने मनोरञ्जनले सकारात्मक संवेग अभिवृद्धि गरी मानसिक बोझ हल्का गर्छ। सामाजिक सम्बन्ध स्थापना गर्ने सिपको विकास, नक्कल गरेर सामाजिक गुण, सिप, र नियम पनि सिक्छन्। सामूहिक कार्यलाई प्रोत्साहन गर्ने, साथीलाई सहयोग गर्ने, आफूलाई परेको सहयोग माग्ने नेतृत्व लिने र दिने जस्ता प्रजातान्त्रिक परिपाटी सिक्छन्। आफ्ना सफलताहरूलाई अन्यले गरेका प्रशंसा र उत्प्रेरणाले आफूभित्र भएको क्षमता पत्ता लगाई सकारात्मक स्वअवधारणा, आत्मविश्वास बढाउन सक्छन्। खोज अनुसन्धान गर्ने, नयाँ वस्तु तयार गर्ने, पत्ता लगाउने, नयाँ तरिकाबाट समस्या, समाधान गर्ने, क्षमता विकास हुन्छ।

२. क्षमता पहिचान तथा अवसर

बालबालिकाले संसारका ज्ञान सिप हासिल गर्ने एकमात्र महत्त्वपूर्ण माध्यम खेल हो। बालबालिकाको परिपक्वता, बौद्धिक क्षमता अभिवृद्धि भए अनुरूप एउटै खेल र खेलौनालाई विभिन्न तरिकाबाट स्तरीय प्रयोग गर्दै जान्छन्। खेल खेलेको अवलोकनबाट उनीहरूको बौद्धिक क्षमता मापन गर्न सकिन्छ। कोही बालबालिका सानै उमेरमा असीमित प्रतिभाशाली हुन्छन्। केही बालबालिका बौद्धिक अपाङ्गता, सिकाइमा बाधा भएका पनि हुन्छन्। खेलबाट उनीहरूको क्षमता पहिचान गरी आवश्यक अवसरहरू दिलाउन सकिन्छ। यसैगरी खेलबाट शारीरिक क्षमता, तथा अपाङ्गता पत्ता लगाई उपचारात्मक पद्धति अपनाउन सकिन्छ। यसले गर्दा कार्यगत सीमितता भएका बालबालिकालाई उनीहरूको अन्य विशेष क्षमता पत्ता लगाई छिट्टै स्वावलम्बी बनाउन र थप अवसर दिन खेलले सहयोग गर्छ।

३. औपचारिक संसारमा प्रवेश

बालबालिकाले खेल खेल्दाखेल्दै काम गर्न थालेको थाहा नै पाउदैनन्, जस्तै: भात पकाई खेल्ने बालबालिकाले छिट्टै खाना पकाउन अघि सार्छन् र रमाइलोसँग खाना पकाउन जान्छन्। यसैगरी साथीभाइसँग खेलेर नै समाजमा गर्नुपर्ने व्यवहार तथा सामाजिक नियमका बारेमा सिक्छन्।

४. संस्कृतिको संर्वद्धन

परिवार र समुदायबाट पाएका सामाजिक सिप र चालचलनलाई खेलबाट आत्मसात गर्दै व्यवहारमा उतार्न सक्छन्। आफूभन्दा ठुलाहरूसँग आफ्नो परिवारको धर्म, संस्कृति, परम्परा आफ्नो पुस्तामा समाहित गर्छन्। अत्यन्त रमाइला र सिपमूलक परम्परागत खेलहरू (जस्तै : लुकी खेल्ने, भेडीगाठो, गट्टा, खोपी, यतियति पानी, बल डोरी, सामान लुकाई आदि) खेलेर सो खेलप्रति माया जिज्ञासा व्यक्त गर्ने र प्रवर्धन गर्ने गर्दछन्।

५. बहुआयामिक क्षमता प्रष्फुटनमा खेल

खेलले कल्पनाशक्ति अभिवृद्धि गर्छ, जसले गर्दा बालबालिकाले सिर्जना गर्ने र कल्पनाअनुसार उपलब्धि हासिल गर्ने सङ्कल्प गर्दछन् । भविष्यमा जुनसुकै पेसा छनौटको लागि समेत खेलले सहयोग गर्छ । जस्तै: डाक्टर तथा शिक्षकको अभिनयले डाक्टर, शिक्षक बन्ने क्षमता जागृत गर्छ, सिर्जनात्मक खेलले मूर्तिकार, चित्रकला तथा अन्य कलाकार बन्ने अवसर दिन्छ, अन्वेषणात्मक खेलले खोज अनुसन्धान गर्ने वा वैज्ञानिक बन्ने र शारीरिक सञ्चालनका खेलले खेलाडी बन्ने मस्तिष्कको क्षमतालाई उत्प्रेरित गराई भविष्यमा बहुआयामिक क्षमताको आधार निर्माण गर्छ ।

६. पूर्व गणितीय अवधारणा

खेलबाट गन्ती गर्न, समूह छुट्याउन, ठुलो सानो अग्लो होचो, तथा अङ्कहरूको अवधारणा स्पष्ट गर्छ । जस्तै : १ र ९ को चित्र उस्तै र एउटै भएता पनि १ भन्नाले कुनै पनि एउटा वस्तु हो र ९ भन्नाले कुनै पनि नौओटा वस्तुहरू हो भनेर पूर्व गणितीय अवधारणा स्पष्ट गर्छ । यसै गरी लामो छोटो, अग्लो होचोको अवधारणा पनि विभिन्न खेलबाट बसाउन सक्छ ।

७. पूर्व साक्षरताको सिपमा खेल

यसैगरी भाषा सिकाइ, शब्द उच्चारण गर्न, शब्द र वस्तुलाई जोडा मिलाउन, शब्दअनुसारको अक्षरहरू कोर्न, चित्रहरू कोर्न जस्ता पूर्व लेखाइ र पढाइका सिपहरू खेलबाट सिकाउन सकिन्छ । खेलले सरलबाट जटिल सिकाइमा सहजीकरणगरी अवधारणा स्पष्ट बनाउँछ र बालबालिकालाई वास्तविक वस्तुहरूको चित्रबाट अमूर्त सिकाइको (शब्द, अक्षर) लागि तयार बनाउँछ ।

८. मनोवैज्ञानिक समस्या पहिचान र उपचारमा खेल

बालबालिकाको समस्या पहिचान गर्न खेल महत्त्वपूर्ण क्रिया हो । जस्तै: बालबालिकाले अभिनय गरेर खेल्दा, उनीहरूले अवस्था, जस्तै: घरमा पिटाइ खाएको, विद्यालयमा, साथी वा शिक्षकले गरेको व्यवहार, अन्यले गरेका दुर्व्यवहार उसको खेलबाट बुझ्न सकिन्छ । सिर्जनात्मक क्षेत्रमा खेल्दा मनमा भएका कल्पना, डर समस्याहरू चित्रको माध्यमबाट प्रतिबिम्बित गर्दछन् । साथै खेलमा खुसी नहुने, खेलौनाहरूलाई बिगार्ने रिस पोख्ने आदि व्यवहारको अध्ययनले उनीहरूको समस्या के हो पत्ता लगाउन र उपचार गर्न सकिन्छ ।

बालबालिकामा भएका समस्याहरू पत्ता लगाउने तथा उपचारात्मक पद्धतिमा खेलको प्रयोगलाई १९०९ मा सिग्मण्ड फ्राइडले एक ५ वर्षको बालकमा पसेको डरको अध्ययन र मनोवैज्ञानिक समस्याको उपचारमा गरेर पत्ता लगाएका थिए ।^{४४} पछि यस पद्धतिलाई उनका विद्यार्थीहरू र छोरी अन्ना फ्राइडले विकास र प्रयोगमा ल्याए र विस्तारै यो उपचारात्मक पद्धति विश्वमा फैलियो । हाल मनोवैज्ञानिकहरूले खेललाई मनोसामाजिक तथा विकासात्मक समस्याको लागि प्रयोग गर्दै आएका छन् ।

^{४४} Dale-Elizabeth Pehrsson, Ed.D. and Mary E. Aguilera, M.A. 2007

९. बिरामी बालबालिकालाई खेलको प्रयोग

विभिन्न अन्य शारीरिक रोगहरूबाट उपचार गराइरहेका बालबालिकालाई पनि खेलको अवसर दिँदा उनीहरूको पीडा, दुखाइ तथा मानसिक बोझ हल्का हुन्छ। खेलबाट रमाउँदा रोग पनि छिट्टै निको हुने विभिन्न अनुसन्धानले देखाएअनुरूप बाल अस्पतालहरूमा पनि बालबालिकालाई खेल क्षेत्र तयार गरेर खेलको अवसर दिने गरेको पाइन्छ। यसैगरी घरमा पनि अभिभावकले बिरामी बालबालिकालाई उनीहरूको इच्छा अनुरूप खेल खेल्न दिनुपर्छ।

अभिभावकको भूमिका

- खेल खेलाउँदा हुन सक्ने सम्भावित दूधर्तना कम गर्न, बाहिर खेल खेल्नु अगाडि खेलमैदान वा आँगन सफा गर्ने, लड्ने, चिप्लनेबाट बचाउनुपर्छ। किरा, जनावरहरूबाट पनि बचाउनुपर्छ।
- उमेरअनुसार खेलको नियम र समय तोक्ने, खेल सामग्रीको सही प्रयोग र व्यवस्थापन आफैं गर्न सिकाउनुपर्छ।
- बालबालिकाको सिर्जनात्मक क्षमता फरक हुन्छ। सिर्जना स्वतन्त्र क्रियाकलाप भएकाले अभिभावक तथा स्याहारकर्ताले निर्देशन दिने वा हस्तक्षेप गर्ने गर्नुहुँदैन। साथै, सिर्जनात्मक क्रियाकलापका लागि सामग्रीको आवश्यकता पर्ने हुनाले आफ्नो क्षमताले सकेसम्म विभिन्न सामग्री जुटाइदिनुपर्छ। यसका लागि पैसा नपर्ने स्थानीय सामग्री माटो, बालुवा, पातहरू आदिको प्रयोग पनि गर्न सकिन्छ।
- बालबालिकाका खेल, विशेषगरि अभिनय खेलहरूबाट बालबालिकाको मनोसामाजिक अवस्था बुझ्न सकिन्छ। उनीहरू हिंसा वा दुर्व्यवहारमा परेका कुरा यसबाट देखिन सक्छन् (जस्तै : साथी वा शिक्षकबाट कुटिएको, अन्य दुर्व्यवहारमा परेको)। त्यसैले यस्ता कुरामा अभिभावकले चनाखो हुनुपर्छ।



- बालबालिकाको उमेरअनुसारका तोकिएको मापदण्ड पूरा गरी बनाइएका र गुणस्तर प्रमाणीकरण चिह्न भएका, हानिकारक रसायन नभएका, धारिला वा तिखा किनाराहरू नभएका, आगो नबल्ने, नपड्किने गरी बनाइएका, बालबालिकाले सम्हाल्न सक्ने तौल भएका, आवाज निस्कने खेलौना भएमा चर्को आवाज नभएका, घाँटीमा अड्किने र निलिन सक्ने खालका वस्तुहरू प्रयोग नगरिएका र अत्यधिक चुम्बकीय वस्तुहरू प्रयोग नभएका सुरक्षित खेलौनाहरू मात्र दिनुपर्छ ।
- खेल तथा खेलौनाबाट नै बालबालिकाले व्यवहार पनि सिक्किरहेका हुनाले बालबालिकाले कतै यसबाट भेदभाव र हिंसा त सिक्किरहेका छन् कि भन्ने कुरामा ध्यान दिनुपर्छ । जस्तै: केटालाई भाँडाकुटी खेल्न नदिँदा हामीले कतै हामीले बालबालिकालाई घरको काम तथा खाना पकाउने जीवनोपयोगी सिप महिलाको काम भनेर बालबालिकालाई भेदभाव गर्न त सिकाइरहेका छैनौं ? बन्दुकको खेलौना बालबालिकालाई दिँदा उनीहरूले हिंसा गर्न सिक्छन् भनेर अभिभावकले बुझ्नुपर्छ ।

जान्नैपर्ने तथ्यहरू

- बालबालिकालाई मनोरञ्जन दिने कुनै पनि क्रियाकलापलाई खेल भन्न सकिन्छ । बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि हो ।
- बालबालिकाले गर्भबाट नै हातखुट्टा चलाएर तथा आमाबुबाको आवाजअनुसार सक्रियता देखाएर खेल्न सुरु गरिसकेका हुन्छन् । जन्मपछि साना बालबालिकाले विभिन्न इन्द्रियहरूको प्रयोगबाट खेल्न र सिक्न थाल्छन् ।
- बालबालिकाको विकास क्रमसँगै आफैं खेल्ने हुन थालेपछि बालबालिकाले विभिन्न प्रकारका खेलहरू खेल्न थाल्छन् ।
- खेलबाट बालबालिकाले सर्वाङ्गीण विकासको अवसर तथा जीवनोपयोगी सिपहरू पाउनका साथै मनोसामाजिक समस्या पत्ता लगाउने र उपचार गर्ने पनि गरिन्छ ।
- अभिभावकले बालबालिकालाई सुरक्षित रूपमा खेल्ने वातावरण तयार गरिदिनुपर्छ । खेल तथा खेलौनाबाट नै बालबालिकाले व्यवहार पनि सिक्किरहेका हुनाले बालबालिकाले कतै यसबाट भेदभाव र हिंसा त सिक्किरहेका छन् कि भन्ने कुरामा ध्यान दिनुपर्छ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: अभिभावकले खेलको महत्त्व बुझेर बालबालिकालाई थप खेलन प्रोत्साहन गर्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं र सो ज्ञान सिपले आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हाँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा बालबालिकाले कस्ता खेलहरू खेलेको देख्नुहुन्छ ?
यस्ता खेलहरू खेल्दा उनीहरूले के के सिकेका होलान् ?

स समस्या विश्लेषण

क्रियाकलाप



आवश्यक सामग्रीहरू: बल, साना साना ढुङ्गाहरू

विधि : सहभागीहरूलाई चार समूहमा विभाजन गर्नुहोस् । पहिलो दुई समूहलाई बल, अर्को दुई समूहलाई साना ढुङ्गाहरू दिनुहोस् । सामग्रीबाट कति प्रकारका खेल खेल्न सकिन्छ र प्रत्येक खेलबाट कस्तो विकास हुन्छ, छलफल गर्दै समूहमा खेल्न दिनुहोस् । सबभन्दा बढी खेलका प्रकार भन्न सक्ने समूहलाई विजेता घोषित गर्नुहोस् र सबै सहभागीको प्रशंसा गर्नुहोस् । समग्रमा क्रियाकलाप कस्तो लाग्यो छलफल गर्नुहोस् ।

अब समूहमा चित्र कार्ड दिएर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मलाई आनन्दले खेलन दिनुस् है ।
खेलबाटै मैले भविष्यमा चाहिने सबै सिपहरू सिक्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिको छलफलमा छुटेको र सहजकर्ताले अध्ययन सामग्रीमा भएको प्रारम्भिक बालविकासमा खेलको महत्त्वबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- बालबालिकालाई मनोरञ्जन दिने कुनै पनि क्रियाकलापलाई खेल भन्न सकिन्छ । बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि हो ।
- बालबालिकाले गर्भबाट नै हातखुट्टा चलाएर तथा आमाबुबाको आवाजअनुसार सक्रियता देखाएर खेल सुरु गरिसकेका हुन्छन् । जन्मपछि साना बालबालिकाले विभिन्न इन्द्रियहरूको प्रयोगबाट खेलन र सिक्न थाल्छन् ।
- बालबालिकाको विकास क्रमसँगै आफैं खेल्ने हुन थालेपछि बालबालिकाले विभिन्न प्रकारका खेलहरू खेलन थाल्छन् ।
- खेलबाट बालबालिकाले सर्वाङ्गीण विकासको अवसर तथा जीवनोपयोगी सिपहरू पाउनका साथै मनोसामाजिक समस्या पत्ता लगाउने र उपचार गर्ने पनि गरिन्छ ।
- अभिभावकले बालबालिकालाई सुरक्षित रूपमा खेल्ने वातावरण तयार गरिदिनुपर्छ । खेल तथा खेलौनाबाट नै बालबालिकाले व्यवहार पनि सिक्किरहेका हुनाले बालबालिकाले कतै यसबाट भेदभाव र हिंसा सिक्किरहेका छन् कि भन्ने कुरामा ध्यान दिनुपर्छ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ ? सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्नउदाहरणहरू आफूले पढेर अभिभावकलाई
सम्झाउनुहोस् :

म आजैदेखि बालबालिकालाई धेरै खेल दिन्छु ।

म आजै देखि बालबालिकाले खेलबाट के सिकेका छन् ध्यान दिन्छु ।

म आजैबाट घर वरिपरि बालबालिकाले खेल सुरक्षित वातावरण पाएको सुनिश्चित
गर्छु ।

स समीक्षा

जोडीमा बस्न भन्नुहोस् । आज के के सिकियो, जोडीमा एक अर्कासँग कुराकानी
गर्न लगाउनुहोस् । सहजकर्ताले जोडीमा गरेको कुराकानीको निरीक्षण गर्नुहोस् ।

स्थानीय सिकाइ सामग्रीको उपयोग

खण्ड-क अध्ययन सामग्री

स्थानीय सिकाइ सामग्री के हो ?

स्थानीय सिकाइ सामग्री भन्नाले आमाबुबा तथा परिवारका सदस्यहरूले स्थानीय रूपमा पाइने स्रोत साधनबाट बालबालिकाका लागि खेल तथा सिक्न तयार गरिदिएका सामग्री हुन् । यसको प्रयोग पहिलेदेखि गाउँ, समुदाय, परिवारमा आफ्ना बालबालिका हुर्काउन प्रयोग हुँदै आएका सामग्री पनि हुन सक्छन् । स्थानीय सिकाइ तथा खेल सामग्रीहरू भौगोलिक, सांस्कृतिक, जाति विशेषअनुसार फरक हुन्छ । शिशुको जन्मपछि उमेरअनुसार खेल्ने खेलौनाहरू बनाइदिएको पाउँछौ । जन्मदेखि



छ महिनासम्मको शिशुहरूलाई रङ्गीचङ्गी कपडाका चरा, पुतली, फुर्काको चर्खी (घुम्ने चल्ने) बनाएर भुण्ड्याउने गरिन्छ । त्यसैगरी बामे सने उमेरका शिशुलाई आवाज आउने, गुड्ने खेलौना बनाएको पाउँछौ । हिँड्ने बालबालिकालाई चाँप घुंगरु लगाईदिने, लठ्ठीमा डब्बाको बिकोलाई अड्काएर गुडाउने, सानो गाडी, पुरानो कपडा मोजामा हालेर बल, बिग्रेको काम नलाग्ने भाँडाहरूको भाडाँकुटी, पुरानो कपडाहरूको पुतली, सलहरूको डोरी, नाङ्गलोको पाङ्गा बनाएर गुडाउने, स्थानीय आरु, चिलाउने, लप्सीको दाना राखेर बाजा बनाउने, बल, चक्का गुडाउने, पुतली, चित्रकथा किताब, बालगीत, कथा आदि सामग्रीहरू स्थानीय क्षेत्रमा नै बनाउन सकिन्छ । बालबालिकाको स्थूल अङ्ग सञ्चालनको लागि काठ, बाँसको प्रयोगले पिड, चाकाचुली, भुण्डिने तन्कने गर्न मिल्ने, ससाना पुलहरू आदि पनि बनाएर सामूहिक रूपमा खेल्ने ठाउँमा राख्न पनि सकिन्छ ।

स्थानीय सिकाइ खेल खेलौना र समुदाय वरिपरि पाइने वस्तुबाट समुदायका सिपालु महिला, पुरुष र बालबालिकाका आमाबुबाले बनाउने भएकाले सस्तो र सजिलै उपलब्ध हुन्छ । यस्ता स्थानीय सिकाइ सामग्रीको गुणस्तरमा ख्याल गर्ने हो भने बिक्री पनि गर्न सकिन्छ र परिवारको आयआर्जनमा पनि सहयोगी हुन सक्छ ।

स्थानीय सिकाइ सामग्रीको फाइदा

- **स्थानीय साधनको सदुपयोग:** स्थानीय क्षेत्रमा भएका सिप र खेर जाने वा प्रकृतिमा पाईने साधनको सदुपयोग हुन्छ ।
- **स्थानीय अभिभावकहरूको आमदानी:** थोरै साधन समय तथा पैसामा गुणस्तरीय सामग्री बनाउन सकेमा स्थानीय अभिभावकहरूको आमदानीको स्रोत अभिवृद्धि गर्न सकिन्छ ।
- **न्यून मूल्यमा विकासको अवसर:** स्थानीय खेल सामग्री सामान्यतया पैसा नपर्ने वा थोरै मूल्यबाट बनाइन्छ । जसले गर्दा बालबालिकाले थोरै मूल्यमा पनि खेल सामग्रीहरू पाउन सक्छन् । बालबालिकाले खेलौना खेलेर उनीहरूको शारीरिक तन्दुरुस्ती, समस्या समाधान गर्ने, भाषा विकास, सामाजिक सिपहरू सिक्ने तथा नयाँ कुराहरू सिक्ने अवसर पाउँछन् ।
- **स्वस्थकर सामग्री:** बालबालिकाका लागि हानिकारक रसायन भएका सामग्रीहरू बजारमा यत्रतत्र पाइन्छ । देख्दा रङ्गीचङ्गी राम्रो भएता पनि यसमा प्रयोग हुने रसायनले बालबालिकालाई हानि गर्ने हुन सक्छ । तर स्थानीय सामग्रीहरूमा यस्तो रसायनहरू राखिएको हुँदैन । जसले गर्दा बालबालिकाले स्वस्थ सामग्री खेल्न पाउँछन् ।
- **भावनात्मक सम्बन्ध:** अभिभावकबाट बनाइएका सामग्रीमा खेल्न पाउँदा बालबालिकासँग भावनात्मक सम्बन्ध पनि बलियो बन्छ । आफूलाई आमाबुबाले महत्त्व दिएको बुझेर संवेगात्मक सुरक्षा र आत्मविश्वास पनि बढ्छ ।

स्थानीय सिकाइ सामग्री निर्माण र व्यवस्थापनमा अपनाउनु पर्ने सतर्कता

- बालबालिकाको उमेर, क्षमता र रुचिअनुसार खेलौनाहरू बनाउनुपर्छ र गुणस्तरमा ध्यान दिनुपर्दछ ।
- स्वास्थ्यमा हानि हुने, दुर्घटना हुन सक्ने कच्चा पदार्थ प्रयोग हुनु हुँदैन । किला र काठको चोइटाजस्ता बिभाउने वा घाउचोट लाग्ने सम्भावना भएका सामग्री, हानिकारक रसायन भएका रङ तथा कच्चा पदार्थको प्रयोग गर्नु हुँदैन ।
- खेलौनाको किनारहरू धारिला हुनु हुँदैन । बालबालिकाले निल्न तथा घाँटीमा अड्किन सक्ने ससाना गुच्चाहरू, बटन, मोतीका दानाहरू वा त्यस्तै गेडागुडी प्रयोग गरिने भएमा ननिस्कने गरी विशेष ध्यान दिनुपर्दछ ।
- बालबालिकालाई खेलौनाको प्रयोग गर्नु (खेल्नु) पहिले के कस्ता सतर्कता अपनाउनुपर्दछ भन्नुपर्दछ । जस्तै: मुखमा राख्नु हुँदैन, साथीलाई खेलौनाले हान्नु हुँदैन आदि ।
- खेलौना पुरानो भएपछि वा बिग्रेपछि घाउ चोटपटक हुन सक्ने हुनाले आवश्यकताअनुसार मर्मत वा फाल्नुपर्छ ।
- बालबालिकाका लागि खेलौना राख्ने निश्चित ठाउँ बनाइदिनुपर्छ । जस्तै, दराज, च्याक अथवा डालो, ढक्की, कोठाको एक कुना । यसमा बालबालिकाले सजिलो र सुरक्षित रूपमा खेल्न सक्ने सामग्री राखिदिनुपर्छ । बालबालिकालाई खेलेपछि सामग्रीहरू आफ्नो ठाउँमा मिलाएर राख्न सिकाउनुपर्दछ ।

स्थानीय रूपमा बनाउन सकिने केही नमुना खेलौनाहरू

सि. नं.	नमुना खेलौनाको नाम	कच्चा पदार्थ	क्रियाकलाप	सिकाइ र विकासमा योगदान
१	नरम पुतली	कपडा (गेरु, रङ्गीन, कालो), सियो, धागो, कैंची, कपास वा फाइबर	अभिनय खेल खेलाउने	भाषा सिकाइ संवेगात्मक अभिव्यक्ति
२	हाते पुतली (पपेट)	सियो, उनधागो, रातो, कालो टाँक	कथा भन्ने, गीत गाउने, कुराकानी गर्ने	भाषा सिकाइ संवेगात्मक अभिव्यक्ति, सञ्चारको सिप
३	रङ्गीन माला	रङ्गाएको निगालोको टुक्रा, मकैको खोयाको टुक्राहरू, सुतीको धागो	सूक्ष्म अङ्ग सञ्चालन	आँखा र हातको समन्वय गर्ने, विभिन्न ढाँचा बनाएर माला उन्न
४	नरम बल	रङ्गीन कपडा, सियो, धागो, कैंची, कपास वा फाइबर	स्थूल अङ्ग सञ्चालन	शारीरिक सन्तुलन, अनुमान लगाउने क्षमता विकास
५	चित्र कथा किताब	फोटो भएको पुरानो पत्रिकाहरू, गम, चार्ट पेपर, कैंची, स्ट्याबलर	कथा भन्ने र सुन्ने	सुनाइ, बोलाइ, पढाइको सिप विकास, शब्द भण्डारण
६	मटेड-ग्रा	चिम्टाइलो वा कालो माटो	गन्ती गर्ने, वर्गीकरण गर्ने	पूर्व गणितीय सिप विकास
७	बाँसको ढुग्रा	बाँसलाई १६ इन्च, १२ इन्च ८ इन्च, र ४ इन्चको आकारका काटेको भागमा खाक्सीले राम्ररी घोटेर छेस्काले नघोच्ने बनाउने	गन्ती गर्ने, वर्गीकरण गर्ने	बाँसको ढुग्रीलाई दुरविनको रूपमा प्रयोग अग्लो होचो, लामोछोटो छुट्याउने




खेल तथा सिकाइमा प्रयोग गर्न सकिने केही प्राकृतिक सामग्रीहरू

सामग्री	सङ्कलन गर्ने तरिका	क्रियाकलाप	सिकाइ र विकासमा योगदान
पानी	सफा पानी बाटामा राखेर	बालबालिकालाई फराकिलो बाटामा पानी खेल दिने । खन्याउने, डुब्ने, तैरिने सामग्री दिने ।	डुब्ने उत्रने, पगलने नपगलने वस्तुहरू तथा अवधारकाको बुझाई, विभिन्न आकारका भाँडाहरूबाट खोज अनुसन्धान ।
पातहरू	वरिपरिका बोटबिरुवाबाट भरेका वा पुरानो पातहरू सङ्कलन गर्ने	बालबालिकालाई नाङ्गलोमा पातहरू दिने र खेल सहयोग गर्ने पातमा क्रियाकलाप गराउने ।	समानता, भिन्नता, गन्ती, ढाँचाको ज्ञान, च्यात्ने गाँस्ने, उन्ने गर्दा सूक्ष्म अङ्गको विकास हुन्छ ।
फलका दानाहरू - चिलाउने, लप्सी आदि	बोटबाट खसेका, प्रयोग भएर खेर जाने, काँडा तथा भुसहरू नभएको	बालबालिकालाई नाङ्गलोमा दानाहरू दिने र खेल सहयोग गर्ने	गन्ती, रङ, आकार, स्पर्श, बुट्टा, जोड घटाउ सिक्न सहयोग हुन्छ ।
गट्टाहरू	गोला लाम्चा चोट नलाग्ने ढुङ्गा लप्सीको वा चिलाउनेको दाना जत्रा सङ्कलन गर्ने र साबुनपानीले सफा गर्ने	बालबालिकालाई खेल सहजीकरण गर्ने	गन्ती, रङ, आकार, स्पर्श, बुट्टा, जोड घटाउ सिक्न सहयोग हुन्छ । पखाल घर, पुल, विभिन्न निर्माणात्मक खेलबाट सिक्छन् ।
छेस्काहरू	बाँस वा अन्य सोभो सिपकनाहरू काटेर करिब ४ इन्च लामो र करिब ५ मि.मि.को छेस्काहरू खुर्केर मिलाउने	बालबालिकालाई नाङ्गलोमा छेस्काहरू दिने र खेल सहयोग गर्ने	गन्ती, रङ, आकार, स्पर्श, बुट्टा, जोड घटाउ, समूह सिक्न सहयोग हुन्छ ।
खोया	खोयालाई एक रात पानीमा भिजाउने र भोलिपल्ट पानीबाट उतारेर दुई दुई इन्चको टुक्रा पारेर बिचको भागमा रहेको नरम पदार्थ निकालेर प्वाल बनाउने	बालबालिकालाई करिब २४ इन्च लामो धागोहरू दिने र खेल सहयोग गर्ने	गन्ती, रङ, आकार, स्पर्श, बुट्टा, जोड घटाउ, समूह सिक्न सहयोग हुन्छ ।

जान्नैपर्ने तथ्यहरू

- स्थानीय सिकाइ सामग्री भन्नाले आमाबुबा तथा परिवारका सदस्यहरूले स्थानीय रूपमा पाइने स्रोत साधनबाट बालबालिकाका लागि खेल्न तथा सिक्न तयार गरिदिएका सामग्री हुन् ।
- स्थानीय सिकाइ खेल खेलौना र समुदाय वरिपरि पाइने वस्तुबाट समुदायका सिपालु महिला, पुरुष र बालबालिकाका आमाबुबाले बनाउने भएकाले सस्तो र सजिलै उपलब्ध हुन्छ । विकासात्मक रूपमा पनि यसले धेरै नै सहयोग पुऱ्याउँछ ।
- स्थानीय सिकाइ सामग्रीको गुणस्तरमा ख्याल गर्ने हो भने बिक्री पनि गर्न सकिन्छ र परिवारको आयआर्जनमा पनि सहयोगी हुन सक्छ ।
- स्थानीय सामग्री निर्माण गर्दा बालबालिकाको उमेर, क्षमता र रुचिअनुसार खेलौनाहरू बनाउनुपर्छ र गुणस्तरमा ध्यान दिनुपर्दछ । खेलौना हानिकारक रसायन नभएको र सुरक्षित पनि हुनुपर्छ ।
- बालबालिकालाई खेलौनाको प्रयोग गर्नु (खेलु) पहिले के कस्ता सतर्कमा अपनाउनुपर्दछ भन्नुपर्दछ ।
- बालबालिकाका लागि खेलौना राख्ने निश्चित ठाउँ बनाइदिनुपर्छ । बालबालिकालाई खेलेपछि सामग्रीहरू आफ्नो ठाउँमा मिलाएर राख्न सिकाउनुपर्दछ ।



खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले वरिपरि पाइने स्थानीय सामग्रीबाट सिकाइ सामग्री बनाएर खेलाउने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं, र सो ज्ञान सिपले आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हाँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा कस्ता खेलौना तथा सिकाइ सामग्रीहरू घरमै बनाइदिने गरिन्छ ?

स समस्या विश्लेषण

क्रियाकलाप



घरमै बनाऔं खेलौना :

सत्र सकिएपछि निम्नानुसार खेलौना वा कुनै स्थानीय सिकाइ सामग्री सहभागीहरू सबै मिलेर बनाउने कुरा बताउनुहोस् ।

यस्ता थुप्रै उदाहरणहरू युनिसेफ नेपालको वेबसाइटमा पनि उपलब्ध छन् ।

"घरमै बनाऔं खेलौना"

खेलौनाको नाम : झत्ते पुतली-कुकुर

सामग्री : कपडा, निचो कापी, पाइल

कसरी बनाउने : विधिहरू

१. कपडा काट्नसक्नेलाई कसले गड्ढो कपडाबाट टुट्टो काट्न सक्ने कसले कसको कुराका दुई काट्टो काट्टोसिक्ने ।	२. निचोको तिरपाके तिरै काट्ने कसले कसको कपडा छिटाउने कसले तिरै काट्टोसिक्ने । कट्टोका भागहरूलाई छिटाउनुपर्नेछ ।	३. तिरपाके तिरका दुवै तिरका नाक, मुख, कान बनाउनुपर्नेछ । कसले तिरपाके तिरका कान, हाँसे, पुतलीका कान बनाउनुपर्नेछ ।
--	---	--

कसरी खेल्ने : कसकोकसलाई कस एक सिकाइ कुराका दुवै पुतलीको प्रयोग गर्ने सिकाइ । विशेषगरी कुकुर सिकाइ कस एक सिकाइ कुराका कसको प्रयोग गर्ने सिकाइ । कसकोकसले कसलाई कस प्रयोग गर्ने सिकाइ कस एक सिकाइ कुराका कसलाई कसलाई ।

विषयसम्बन्धी चरणहरू : जीवनस शैलीको विकास हुनु । जीवनसम्बन्धी तथा जीवनस शैलीको विकास हुनु ।

सहजकर्ताले सहभागीहरूलाई भएका कार्डको सङ्ख्या (कम्तीमा ३ समूह) अनुसार समूह विभाजन गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: घरमै बनाइएको खेलौना खेलेर मैले धेरै कुराहरू सिक्न सक्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्ने लगाउनुहोस् र अघिल्लो छलफलसँग जोड्नुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएका स्थानीय सिकाइ सामग्रीको उपयोगबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् । यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- स्थानीय सिकाइ सामग्री भन्नाले आमाबुबा तथा परिवारका सदस्यहरूले स्थानीय रूपमा पाइने स्रोत साधनबाट बालबालिकाका लागि खेलन तथा सिक्न तयार गरिदिएका सामग्री हुन् ।
- स्थानीय सिकाइ खेल खेलौना र समुदाय वरिपरि पाइने वस्तुबाट समुदायका सिपालु महिला, पुरुष र बालबालिकाका आमाबुबाले बनाउने भएकाले सस्तो र सजिलै उपलब्ध हुन्छ । विकासात्मक रूपमा पनि यसले धेरै नै सहयोग पुऱ्याउँछ ।
- स्थानीय सिकाइ सामग्रीको गुणस्तरमा ख्याल गर्ने हो भने बिक्री पनि गर्न सकिन्छ र परिवारको आयआर्जनमा पनि सहयोगी हुन सक्छ ।
- स्थानीय सामग्री निर्माण गर्दा बालबालिकाको उमेर, क्षमता र रुचिअनुसार खेलौनाहरू बनाउनुपर्छ र गुणस्तरमा ध्यान दिनुपर्दछ । खेलौना हानिकारक रसायन नभएको र सुरक्षित पनि हुनुपर्छ ।

- बालबालिकालाई खेलौनाको प्रयोग गर्नु (खेल्नु) पहिले के कस्ता सतर्कता अपनाउनुपर्दछ भन्नुपर्दछ ।
- बालबालिकाका लागि खेलौना राख्ने निश्चित ठाउँ बनाइदिनुपर्छ । बालबालिकालाई खेलेपछि सामग्रीहरू आफ्नो ठाउँमा मिलाएर राख्न सिकाउनुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

म आजैदेखि बालबालिकालाई खेलौना बनाइदिन्छु ।

म आजैदेखि बालबालिकसँगै खेल्छु र रमाउँछु ।

म आजैदेखि बालबालिकालाई सुरक्षित खेलौना प्रयोग गराउन सबैलाई भन्छु ।

स समीक्षा

सबै सहभागीहरू मिलेर कुनै स्थानीय सिकाइ सामग्री बनाउनुहोस् ।

बालकेन्द्रित सिकाइ क्रियाकलाप

खण्ड-क अध्ययन सामग्री

बालकेन्द्रित सिकाइ क्रियाकलाप के हो ?

बालकेन्द्रित सिकाइ भन्नाले बालबालिकाले आफ्नो क्षमता, उमेर, अवस्था, रुचि र इच्छाअनुसार सिकने सिकाउने क्रियाकलाप हो । बालकेन्द्रित सिकाइको लागि बालबालिकाको रुचि र आवश्यकताअनुसार स्वतन्त्र रूपमा आफ्नो क्षमता चिन्न र निरन्तर विकास गर्ने वातावरण हुनुपर्दछ । बालबालिकाले आफ्नो क्षमता, उमेरअनुसार सिकनु उनीहरूको आवश्यकता हो । उनीहरूले स्वःस्फूर्त रूपमा खुशी भई सिकनाले दिगो सिकाइ हुन्छ । बालबालिकाले बढी से बढी क्रियाकलाप गरेर सिक्छन् । बालकेन्द्रित सिकाइ क्रियाकलापले जीवन उपयोगी दैनिक सिप विकास गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्छ । बालबालिकाको विकासशील क्षमता, परिपक्वता र आवश्यकताहरूमा केन्द्रित हुने गरी तयार गरिएको बालकेन्द्रित क्रियाकलापहरूमा बाल सहभागिता, सुरक्षा, गोपनीयता, मर्यादा तथा सम्मानको समेत कदर हुनुपर्छ ।



बालकेन्द्रित वातावरण

बालबालिकाको उमेर र सिकने रहर अनुरूप घर भित्र र बाहिरको वातावरण पनि बालकेन्द्रित हुनुपर्छ । बालबालिका आमाका गर्भमा भएदेखि आठ वर्षको उमेरसम्म उनीहरूको उमेर र आवश्यकता अनुरूप बालकेन्द्रित वातावरण तयार गर्दै लैजानुपर्छ । यसलाई निम्नानुसार बुझ्न सकिन्छ :

१. **सुरक्षित** : घरको भित्र तथा बाहिरको वातावरण बालबालिकाको उमेरअनुसार चोटपटक नलाग्ने, दुर्घटना नहुने किसिमको खतरामुक्त र भयमुक्त हुनुपर्दछ । जस्तै: घरमा विषादीहरूको गन्ध नभएको, अगेना वा आगोका स्रोतहरू बालबालिकाको पहुँच भन्दा बाहिर, विद्युतीय प्लगहरू बालबालिकाले नभेट्ने ठाउँमा भएको, घरबाहिर पनि खाल्डाखुल्डी नभएको, काँडा सिस्नो नभएको, विषादी, धारिलो औजार नभएको हुनुपर्छ । बालबालिकाले प्रयोग गर्ने सामग्रीहरू पनि शारीरिक तथा मानसिक विकासमा प्रतिकूल असर नपर्ने हुनुपर्छ ।

२. **स्वस्थ** : सफा वातावरण बालबालिकाका लागि स्वस्थ वातावरण हो । बालबालिका बस्ने र खेल्ने ठाउँ सफा, हावाको ओहोरदोहोर गर्ने, आवाजहरू तथा हल्लाखल्ला नहुने, बालबालिकाको दैनिक लगाउने प्रयोग गर्ने सामानहरू पनि सफा हुनुपर्दछ ।
३. **सहज पहुँच** : बालबालिकाका सामग्री उनीहरूले सजिलै पुग्न सक्ने, आफैँ भिक्न र राख्न सक्ने हुनुपर्छ । जस्तै, बालबालिकाको शौचालय, उनीहरूले सजिलै प्रयोग गर्न सक्ने, प्रयोग गरेपछि सजिलै हात धुन सक्ने धाराको व्यवस्था, शौचालयमा चुकुल आफैँ खोल्न सक्ने किसिमको हुनुपर्छ ।
४. **उत्प्रेरणात्मक** : बालबालिकालाई उत्प्रेरणात्मक वातावरण हुनुपर्छ । जसअनुसार विभिन्न इन्द्रियहरूमार्फत बालबालिकालाई विभिन्न अवसर दिनुपर्छ । (विस्तृतमा **शीर्षक ८** मा हेर्न सक्नुहुन्छ ।)
५. **समावेशी** : कुनै पनि भेदभाव नभएको, सबैलाई सहभागी हुन सजिलो किसिमको वातावरण हुनुपर्छ । (विस्तृतमा **शीर्षक २५** मा हेर्न सक्नुहुन्छ)

बालकेन्द्रित सिकाइ क्रियाकलाप

बालकेन्द्रित सिकाइ क्रियाकलापलाई मुख्यतः निम्नानुसार बुझ्न सकिन्छ :

खेल: खेल बालबालिकाले जन्मसँगै लिएर आउने गुण हो । बालबालिकाको उमेर बढ्दैजाँदा खेलको तरिका, खेलौना र सिकाइ पनि बृहत् हुँदैजाँन्छ । त्यसैले बालबालिकालाई उमेर सुहाउँदा खेल, खेलौना, साथी तथा अभिभावकहरूले पनि सहभागी भएर खेलाउनुपर्छ । (विस्तृतमा **शीर्षक २७** मा हेर्न सक्नुहुन्छ)

कथा: बालकथाले बालबालिकाको सर्वाङ्गीण विकास विशेषतः बौद्धिक क्षमताहरू परिकल्पना, समस्या समाधानको सिप तथा संवेगहरूको प्रष्फुटन, नियन्त्रण र सन्तुलन गर्दछ । त्यसैले बालबालिकालाई उमेरअनुसार कथा भन्ने गर्नुपर्दछ । कथा भन्दा हाउभाउसहित स्वरलाई उतारचढाव गरेर रमाइलो र रोचक तरिकाले भन्नुपर्छ ।

गीत सङ्गीत: गीत सङ्गीत बालबालिकाको अर्को महत्त्वपूर्ण क्रियाकलाप हो, गर्भदेखि नै बालबालिकालाई गीत सुनाउनुपर्छ । गीत पनि बालबालिकाको उमेरअनुसार बृहत् बनाउँदै लैजान सकिन्छ । जस्तै: विषयवस्तुअनुसारको गीत, सामाजिक नियम तथा जन्म मृत्युको गीत, विभिन्न भाषाको गीत आदि ।

अभिनय: बालबालिकाले नक्कल गरेर सिकने, अभिनय गर्न मन पराउने भएकाले अभिनयको विशेष स्थान रहेको छ, बालबालिकाले आफूले भोगेका अनुभवहरू अभिनयद्वारा प्रस्तुत गर्छन् ।

सिर्जनात्मक कला: कला सिर्जना पनि बालबालिकाले अति नै मनपराउने क्रियाकलाप हो । रङहरूसँगको खेल, कागज च्यात्ने, जोड्ने, बनाउने, बिगार्ने आदि कागजका विभिन्न वस्तुहरू तयार गर्ने, क्रेयनबाट रङ लगाउने, माटोको प्रयोगबाट विभिन्न वस्तुहरू सिर्जना गर्ने गर्दा बालबालिकाले कल्पना गरेका कुराहरू सिर्जना गरेर देखाउँछन् ।

प्रकृति अवलोकन: बालबालिकालाई घुम्न जान, वरिपरिको वातावरण, चरा, जनावर, बोटबिरुवा अवलोकन गर्न धेरै मनपर्छ। आठ नौ महिनादेखि नै उनीहरू बाहिरी वातावरणमा जान बल गर्ने, इशारा गरेर शरीरले धकेलेर घुम्न जाने इच्छा गर्दछन्। यो क्रम पनि उमेरअनुसार बृहत् हुँदै जान्छ।

अन्तरक्रिया: बालबालिकाले कुरा गर्न खोज्दा अभिभावक वा स्याहारकर्ताले आँखा जुधाएर, टाउको हल्लाएर, मुस्कुराएर, कुराकानीमा सकारात्मक उत्प्रेरणा दिनुपर्छ। बालबालिकाको बुझाई के रहेछ भनेर अभिभावकले पनि प्रश्न गर्ने, उनीहरूले बताएको कुरा ध्यानदिएर सुन्ने र बोल्नलाई उत्प्रेरित गर्नुपर्छ।

बालकेन्द्रित सिकाइ क्रियाकलापका फाइदा

- सक्रियता र स्व:प्रोत्साहन मिल्दछ।
- कल्पना र सोचाइ सिप विकास हुन्छ।
- अन्तरक्रिया र सञ्चार सिप विकास हुन्छ।
- सिकाइ अनुभव र आत्मविश्वास बढ्छ।
- विषयवस्तुप्रतिको सकारात्मक धारणा विकास हुन्छ।
- सकारात्मक सम्बन्धको विकास हुन्छ।
- समस्या समाधान र उत्तरदायित्वको सिप विकास हुन्छ।
- सिकाइका जिम्मेवार बन्न प्रोत्साहन गर्छ।
- स्व:व्यवस्थापनको सिप विकास गराउँछ।
- समस्या समाधानका तरिका सिकाइ हुन्छ।
- नेतृत्व क्षमताको विकास हुन्छ।



बालकेन्द्रित सिकाइ क्रियाकलापमा अभिभावकको मुख्य दायित्व

- बालबालिकाको क्षमता, उमेर, अवस्था, रुचि र इच्छाअनुसार सिकने सिकाउने क्रियाकलाप गराउनुपर्छ र सोही अनुरूपको वातावरण दिनुपर्छ।
- अभिभावकले बालविकास केन्द्र तथा विद्यालयमा पनि बालकेन्द्रित सिकाइ भइरहेको सुनिश्चित गर्नुपर्छ।
- बालबालिकाका लागि आफ्नो निश्चित ठाउँ बनाइदिनुपर्छ। जस्तै, दराज, च्याक अथवा डालो, ढक्की, कोठाको एक कुना। यसमा बालबालिकाले सजिलो र सुरक्षित रूपमा खेल्न सक्ने सामग्री राखिदिनुपर्छ। बालबालिकालाई खेलेपछि आफ्नो ठाउँमा मिलाएर राख्न सिकाउनुपर्दछ।



- बालकेन्द्रित सिकाइ भन्नाले बालबालिकाले आफ्नो क्षमता, उमेर, अवस्था, रुचि र इच्छाअनुसार सिक्ने सिकाउने क्रियाकलाप हो ।
- बालकेन्द्रित सिकाइ क्रियाकलापले जीवन उपयोगी दैनिक सिप विकास गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्छ ।
- बालबालिकाको विकासशील क्षमता, परिपक्वता र आवश्यकताहरूमा केन्द्रित हुने गरी तयार गरिएको बालकेन्द्रित क्रियाकलापहरूमा बाल सहभागिता, सुरक्षा, गोपनीयता, मर्यादा तथा सम्मानको समेत कदर हुनुपर्छ ।
- बालकेन्द्रित वातावरण भन्नाले सुरक्षित, स्वस्थ, सहज पहुँच भएको, उत्प्रेरणात्मक र समावेशी हुनुपर्छ ।
- बालकेन्द्रित क्रियाकलापमा खेल, कथा, गीतसङ्गीत, अभिनय, सिर्जनात्मक कला, प्रकृति अवलोकन, अन्तरक्रिया आदि भनेर बुझ्न सकिन्छ ।
- बालकेन्द्रित सिकाइ क्रियाकलापका थुप्रै फाइदाहरू छन् ।



खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले बालबालिकालाई बालकेन्द्रित सिकाइ विधिहरूद्वारा सिक्न प्रोत्साहन गर्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं, र सो ज्ञान सिपले आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हाँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा के कस्ता बालकेन्द्रित सिकाइ क्रियाकलाप गराइन्छ ?

स समस्याको विश्लेषण

क्रियाकलाप



सहभागीलाई छोटकरीमा बालकेन्द्रित हुनका लागि आवश्यक सुरक्षित, स्वस्थ, सहज पहुँच भएको, उत्प्रेरणात्मक र समावेशी वातावरणका बारेमा बुझाउनुहोस् । अब सहभागीहरूलाई चार समूहमा विभाजन गर्नुहोस् र समूहगत रूपमा निम्न छलफल गर्न दिनुहोस् ।

समूह १. भौतिक वातावरण : कस्तो भौतिक वातावरणमा (घर भित्र तथा बाहिर) बालबालिकालाई सिक्न सजिलो हुन्छ ?

समूह २. सामग्री : कस्तो सामग्री भएमा बालबालिकालाई सिक्न सजिलो हुन्छ ? (जस्तै, चित्रकथा, खेलौना, सिर्जनात्मक सामग्री आदि)

समूह ३. सम्बन्ध : बालबालिका वरिपरि कस्ता साथी वा वयस्कबाट बालबालिकालाई सिक्न सजिलो हुन्छ ?

समूह ४. सञ्चार माध्यम : बालबालिकाले के कस्ता सञ्चार माध्यम (रेडियो, टिभी, मोबाइल आदि) प्रयोग गरिरहेका छन् ? के उनीहरूले उमेरअनुसार सिक्न पाइरहेका छन् ?

हरेक समूहबाट कसैलाई प्रस्तुत गर्न दिनुहोस् । सबैको विचारलाई लिनुहोस् र कदर गर्नुहोस् । यसमा सही गलत र सहमति मै पुग्नुपर्छ भन्ने छैन ।

अब समूहमा चित्र कार्ड दिएर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् । निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मलाई मेरो उमेर सुहाउँदो क्रियाकलाप गर्ने अवसर र वातावरण मिलाइदिनु भए म रमाएर सिक्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् ।



स सन्देश

माथिको छलफलमा छुटेको र सहजकर्ताले अध्ययन सामग्रीमा भएको बालकेन्द्रित सिकाइ क्रियाकलापबारे सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा बुझाई स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- बालकेन्द्रित सिकाइ भन्नाले बालबालिकाले आफ्नो क्षमता, उमेर, अवस्था, रुचि र इच्छाअनुसार सिक्ने सिकाउने क्रियाकलाप हो ।
- बालकेन्द्रित सिकाइ क्रियाकलापले जीवन उपयोगी दैनिक सिप विकास गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्छ ।
- बालबालिकाको विकासशील क्षमता, परिपक्वता र आवश्यकताहरूमा केन्द्रित हुने गरी तयार गरिएको बालकेन्द्रित क्रियाकलापहरूमा बाल सहभागिता, सुरक्षा, गोपनीयता, मर्यादा तथा सम्मानको समेत कदर हुनुपर्छ ।
- बालकेन्द्रित वातावरण भन्नाले सुरक्षित, स्वस्थ, सहज पहुँच भएको, उत्प्रेरणात्मक र समावेशी हुनुपर्छ ।
- बालकेन्द्रित क्रियाकलापमा खेल, कथा, गीतसङ्गीत, अभिनय, सिर्जनात्मक कला, प्रकृति अवलोकन, अन्तरक्रिया आदि भनेर बुझ्न सकिन्छ ।
- बालकेन्द्रित सिकाइ क्रियाकलापका थुप्रै फाइदाहरू छन् ।

सं सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

म आजैदेखि बालबालिकाले सिक्ने बालकेन्द्रित वातावरण तयार गर्छु ।

म आजैदेखि बालबालिकाले खेल्ने खेल, कथा, गीत आदिमा सँगै सहभागी हुन्छु ।

म आजैदेखि अरूलाई पनि बालबालिकालाई बालकेन्द्रित सिकाइ क्रियाकलाप गर्न प्रोत्साहित गर्छु ।

सं समीक्षा

सहभागीमा कुनै एउटा रडको (जस्तै रातो) लुगा लगाउने एक दुईजनालाई हात उठाउन लगाई आजका मुख्य सिकाइबारे बताउन लगाउनुहोस् ।

बालबालिकासँग कुराकानी र सञ्चार

खण्ड-क अध्ययन सामग्री

१. परिचय

भाषा विचारहरूको आदान प्रदान गर्ने वा सञ्चारको महत्त्वपूर्ण माध्यम हो । भाषा शाब्दिक र साङ्केतिक दुवै हुन्छन् । बालबालिकाले आफ्नो भावना, विचार, निर्णय, समस्या आदि मौखिक साङ्केतिक, लिखित तथा कलाद्वारा अभिव्यक्त गर्नु नै सञ्चार हो । मानिसले पनि साङ्केतिक र शाब्दिक दुवै भाषा प्रयोग गरेर कुराकानी वा अन्तरक्रिया गर्दछन् । बालबालिका जन्मदेखि शारीरिक भाषा वा हाउभाउबाट आफ्ना इच्छा वा समस्या व्यक्त गर्ने गर्दछन् । अभिभावक तथा स्याहारकर्ताले शारीरिक र शाब्दिक दुवै भाषाबाट अन्तरक्रिया गर्नुपर्दछ । यसले गर्दा बालबालिकाले सुन्न, बुझ्नु, छिट्टै बोल्नु र ठुलासँग विश्वास बढाउन सक्छन् । गर्भावस्थादेखि सुनेको भाषामा अन्तरक्रिया गर्दा उनीहरूको प्रारम्भिक सिकाइ प्रभावकारी हुने र आफ्नो भाषा समेत दोस्रो पुस्तामा हस्तान्तरण हुन्छ । बालबालिकासँग उनीहरूको विकासात्मक अवस्था र अवसर अनुरूप कुराकानी गर्नुपर्दछ ।



१.१. गर्भावस्थामा

बालबालिकाले गर्भदेखि नै सुन्न सक्ने तथ्य नेपाली समाजका पौराणिक दस्तावेजहरूमा पाइन्छ । साथै गर्भवती महिलाको वरिपरि राम्रो कुरा गर्ने, बौद्धिक संवादमा सहभागी गराउने चलन पनि विद्यमान छ । जुन गर्भभित्रको शिशुले सुन्न सक्छ भन्ने प्रमाण हो । हाल पनि केही सचेत गर्भवती महिलाले सुन्ने गरेको गीत सङ्गीत बजाउँदा शिशुले प्रतिक्रिया दिने गर्दछन् भन्ने अनुभवहरू सुनाउने गरेको पाइन्छ । बालबालिकाको बौद्धिक क्षमता अभिवृद्धि गर्न गर्भावस्थामा महिलाले सकारात्मक कुराकानीमा सहभागी हुने विभिन्न गीत सङ्गीत सुन्ने, आफ्नो पेटमा हात राखेर शिशुलाई बोलाउने, आफूलाई भोक लाग्दा “तिमीलाई पनि भोक लाग्यो ?” भनेर बच्चाको बुबाले



पनि गर्भमा स्पर्श गरेर “मेरो बुबा/नानु के छ ?”, आज दिनभरि के के सुन्यौ ? जस्ता कुराहरू गर्नुपर्छ । आमाले पनि प्राकृतिक आवाजहरू सुन्ने र मनमनले पनि “उ.. हेरत कस्तो मिठो स्वरमा चरा कराएको, आहा ! कति राम्रो कल...कल..नदी बगेको ।” भन्दै प्रकृतिक आवाजहरू सुन्ने र शिशुसँग पनि अन्तरक्रिया गर्ने गर्नुपर्दछ ।

१.२. जन्मपछि

शिशुले जन्मने बित्तिकै सञ्चार गर्न थाल्छन् । सुरुमा आँखा जुधाउनु र रुनु नै मुख्य सञ्चार हुन्छ । विस्तारै विभिन्न आवाज निकाल्दै, मुस्कुराउँदै, हाउभाउ वा शारीरिक सञ्चालन गर्दै, खुट्टा चलाउने र औंलाले देखाउने हुँदै जान्छ । आवाज आएतिर हेर्ने, आँखा जुधाउने शारीरिक प्रतिक्रिया दिने गर्दछन् । यो बेला उनीहरूले आमाबुबा वा हेरालुको अनुहारको गहिरो अवलोकन गर्छन् र हाउभाउको प्रतिक्रिया दिन्छन् । त्यसैले अभिभावकले शिशुलाई काखमा राखेर आँखामा आँखा जुधाएर कुरा गर्नुपर्दछ । बालबालिकाले बोल्न सुरु गर्ने प्रयास थालेपछि उसलाई जति उत्प्रेरणा र प्रतिक्रिया मिल्छ, त्यति नै छिटो



बालबालिकाको भाषा सिप विकास हुन्छ । शिशुले विभिन्न आवाज निकाल्न थालेपछि त्यसमा प्रतिक्रिया जनाउने, त्यही आवाज दोहोर्‍याउने गर्नुपर्दछ । शिशुसँग सकेसम्म कुरा गर्ने, विभिन्न कथा सुनाउने, चित्रहरू देखाउने र लोरी गाएर सुनाउनुपर्दछ । शिशुले हेरेर, ओठ चलाएर, मुस्कुराएर प्रतिक्रिया जनाउँछ । टुकटुकै हिँड्ने अवस्थाका बालबालिका आफ्नो आवश्यकता सङ्केत, शब्द, हाउभाउ गरेर बताउँछन् । उनीहरूले भन्न खोजेको शब्द तथा कुरालाई अभिभावकले सजिलो रूपमा सिकाइदिनुपर्छ । यस समयमा शिशुसँग छोटो, सरल वाक्यको प्रश्नहरू सोधेर उनीहरूलाई बोल्न अभ्यास गराउनुपर्दछ । बालबालिकासँग कुरागर्दा सकारात्मक सञ्चार गर्नुपर्दछ ।

सकारात्मक सञ्चार	कमजोर सञ्चार
<ul style="list-style-type: none"> ● कुरा गर्नु अघि बालबालिकालाई ध्यानाकर्षण गर्ने । ● बालबालिकाको तहमा एक अर्काले देखिने गरी हेर्ने । ● बालबालिका बोल्नुको अर्थ या महत्त्व दिने । ● आवश्यकताअनुसार मागदर्शन गर्ने । ● नम्रता, लेग्री तानेर बोल्ने । ● अनुरोध, आग्रह प्रेरणादायी शब्द प्रयोग गर्ने । ● बालबालिकाको कुरा सुन्ने र इज्जत गर्ने । ● उनीहरूको चाहना इच्छालाई पूरा गर्न नसकिने अवस्थामा भ्रुठो आशा र हौसला नगर्ने । ● बालबालिकालाई हो, छ, या सकारात्मक हौसला दिई उत्प्रेरित गर्ने । ● बालबालिकालाई उनीहरूको बुझ्ने तरिकाले प्रशंसा गर्ने । 	<ul style="list-style-type: none"> ● बढी निर्देशन, कडा र ठुलो आवाजमा, हेपेर कुरा गर्नु । ● बेकार या वाहियात ठानेर कुरा गर्नु । ● नकारात्मक : नगर, नहेर, नभन मात्र प्रयोग गर्ने । ● खिल्ली उडाउने । ● गालीगलौज गर्दै प्रतिक्रिया गर्ने ।

१.३. स्तनपान गराउँदा

सबै शिशुहरूले भोकाएको प्रतिक्रिया दिन्छन्, जुन स्तनपान गराउने आमाले बुझेर प्रतिक्रिया दिनुपर्छ। जस्तै, “के भयो ? मेरो बाबालाई भो..क ला..ग्यो, हो ? हेर त कस्तो ठस, ठस् गरेको त, ल अब बुबु खाईहाले हस्।” जस्ता कुराहरू गर्दै काखमा राख्नुपर्छ। पहिले नै हातधोएर स्तन सफा गरेर बस्नुपर्छ। स्तनपान गराउँदा पनि आँखा जुधाएर हातले स्पर्श गरेर ल.. ल.. खाउ ..खाउ..गर्दै बोलीमा पनि उतार चढाव गर्दै, जिस्काउँदै, आँखा जुधाएर खुवाउनुपर्छ। शिशुले आमा वा स्याहारकर्ताको अनुहार हेरेर रमाउँछ, भने स्पर्शबाट आफूलाई सुरक्षित महसूस गर्छ।



१.४. घुम्न जाँदा

करिब ५ देखि ६ महिनामा पासनीपछि घुम्न लैजाने चलन हाम्रो समाजमा छ, जुन वैज्ञानिक पनि छ। उनीहरूलाई एकदुई पटक घुम्न लगोपछि उतैजाने इच्छाले आँखाले पहिले गएकोतिर हेरेर, शरीर उतैतिर तन्काएर कराएर र अन्तमा रोएर आफ्नो रहर व्यक्त गर्छन्। स्याहारकर्ताले शिशुको प्रतिक्रिया अवलोकन गरेर पहिलो वा दोस्रो सङ्केतमा वा रूटिनअनुसार घुमाउनु उपयुक्त हुन्छ। घुम्न जाँदा पनि उसलाई “बाबालाई घुम्न मन लाग्यो कि के हो ? हो ! जाने हो ?” भनेर सोध्ने मुस्कुराउने “ल म पनि तयार हुन्छु है,” भन्दै कपाल, लुगा मिलाए भैं गर्नुपर्दछ। बाहिर जाँदा वरिपरिका ठाउँ, वस्तु तथा व्यक्तिलाई नामले चिनाउँदै जानुपर्छ। यसैगरी उनीहरूको अवश्यकता बुझेर प्रतिक्रिया दिँदै विश्वासको सम्बन्ध बढाउँदै लैजानुपर्छ।



१.५. साथीहरूसँग अन्तरक्रिया

बालबालिकाले आफू सरहका बालबालिकालाई हेर्ने, खेल्न मन गर्ने गर्छन्। आफ्नै उमेरका साथी भेट्दा खेल्ने, बोल्ने, हिँड्ने तरिका आफ्नो जस्तै देख्दा, उनीहरू आकर्षक तरिकाबाट अवलोकन गर्ने, नक्कल गर्ने, सहकार्यको योजना बनाउने, खेलौना सटासाट गर्ने, हाँसो ठट्टा गर्ने गर्छन्। जसको कारण बालबालिकाले कुराकानी गर्ने विचार बनाउन, समय सापेक्ष विचार व्यक्त गर्ने जस्ता बौद्धिक कार्यहरू गर्दछन्।

१.६. प्रश्नोत्तर

धेरै प्रश्नहरू गर्ने बालबालिकाले धेरै जान्न र बुझ्न खोजेका हुन्छन् । त्यसैले यस्ता प्रश्नको सकारात्मक र सही उत्तर दिने र उनीहरूले बुझ्न खोजेका कुराहरू राम्ररी बुझाइदिने गर्नुपर्दछ । उनीहरूले सोधिखोजी गर्दा सोध्नासाथै जवाफ दिनुपर्छ । अँध्यारो, तारा तथा बादल, पानीको बारेमा सोधेका छन् भने राती तारा देखिने समयमा पनि तारा, जुन देखाएर र पानी परेको बेलामा पानी बादलको बारेमा पहिले नै बताए पनि फेरी बुझाइदिनुपर्छ । यसरी जस्तो वातावरणका प्रश्नहरू छन्, सोही वातावरण र अवस्थामा बालबालिकालाई बुझाउँदा सिकाइ प्रभावकारी हुन्छ ।



१.७. परिवारसँग कुराकानी

अभिभावकहरूले साँझमा सबैजना दिनभरिको क्रियाकलाप पुनरावलोकन गर्ने वा कुराकानी गर्ने समय निर्धारण गर्नुपर्दछ । परिवारका सदस्यहरू सबै परिपरि बसेर कुराकानी गर्दा पहिले अभिभावकहरू आफैले आफ्नो दिनभरिको घटनाहरू बताउनुपर्छ । राम्रो लागेको, नराम्रो लागेको, समस्या आएको, समाधान गरेको कुराहरू बताएपछि बालबालिकाले पनि आफ्नो दिनभरिका अनुभवहरू बताउनेछन् । बालबालिकाले कुरा गर्न खोज्दा अभिभावक वा स्याहारकर्ताले आँखा जुधाएर, टाउको हल्लाएर, मुस्कुराएर, कुराकानीमा सकारात्मक उत्प्रेरणा दिनुपर्छ । यसरी परिवारसँग कुराकानी गर्दा आफ्नो समस्याहरू बताउने, समस्या परेको र समाधान गरेका घटनाहरूमा परिवारका सदस्यले दिने मार्गनिर्देशन र स्यावासीले उनीहरूमा आत्मविश्वास बढ्छ ।

२. सञ्चारको महत्व

- भाषा नै यस्तो माध्यम हो, जसले सामाजिक बौद्धिक, सांस्कृतिक, मनोरञ्जनात्मक क्रियाकलाप र विचार साटासाट गर्न सकिन्छ ।
- अन्तरक्रिया वा कुराकानीले विचारको सिर्जना गर्छ । मस्तिष्कमा उत्पन्न हुने विभिन्न विचारहरूमध्ये कुनचाँहि विचार व्यक्त गर्न उपयुक्त छ भन्ने छनौट गर्न सिक्छन् ।
- आफूले राखेका विचारहरूको साथी तथा अभिभावकले दिने प्रतिक्रिया अनुरूप अर्को विचारले सच्याउने जस्ता स्वःअन्तरक्रियाहरूले बौद्धिक क्षमता तीव्र हुन्छ ।
- सधैं परिवारसँग कुराकानी गर्नाले आफ्नो समस्याहरू बताउने र परिवारका सदस्यले दिने स्यावासी, मार्गनिर्देशनले उनीहरूमा आत्मविश्वास र सामाजिकीकरण अभिवृद्धि हुन्छ ।
- परिवारमा स्नेहपूर्ण वातावरण र सहयोग लिने दिने परम्परा विकसित हुन्छ ।

- किशोरावस्थाको क्रममा शारीरिक तथा मनोसामाजिक समस्याहरू पनि अभिभावकलाई बताउने बानीले सही मार्गदर्शन तथा निर्णय लिने क्षमता अभिवृद्धि हुन्छ ।
- बालबालिकालाई घर बाहिर, हुन सक्ने दुर्व्यवहार वा आपतमा फस्न सक्ने सम्भावनाबाट बचाउन सकिन्छ ।

सकारात्मक सञ्चारको फाइदा

- सकारात्मक वा सही सञ्चारले बालबालिकाको आधारभूत सुनाइ बोलाइ सिप सुनिश्चित हुन्छ ।
- बालबालिकाले सकारात्मक हुन सिक्छ ।
- साँचो, स्पष्ट र सही बोल्न सिक्छ ।
- सहकार्य र सहमति गर्दछ ।
- विश्वास गर्न सिक्दछ ।
- नेतृत्व गर्न जान्दछ ।
- नियम, मान्यताको पालना गर्दछ ।

जाव्नैपर्ने तथ्यहरू

- बालबालिकाले आफ्नो भावना, विचार, निर्णय, समस्या आदि मौखिक साङ्केतिक, लिखित तथा कलाद्वारा अभिव्यक्त गर्नु नै सञ्चार हो ।
- बालबालिकासँग उनीहरूको विकासात्मक अवस्था र अवसर अनुरूप कुराकानी गर्नुपर्दछ ।
- बालबालिकाको बौद्धिक क्षमता अभिवृद्धि गर्न गर्भावस्थादेखि नै आमाबुबाले गर्भको शिशुसँग पेटमा हात राखेर बोलाउने, कुराकानी गर्ने गर्नुपर्छ ।
- जन्मपछि लगत्तै शिशुसँग आँखा जुधाएर कुराकानी गर्नुपर्दछ । स्तनपान गराउँदा पनि बोलीमा पनि उतार चढाव गर्दै, जिस्काउँदै, आँखा जुधाएर खुवाउनुपर्छ ।
- शिशुसँग सकेसम्म कुरा गर्ने, विभिन्न कथा सुनाउने, चित्रहरू देखाउने र लोरी गाएर सुनाउनुपर्दछ । बालबालिकालाई वरिपरिका ठाउँ, वस्तु तथा व्यक्तिलाई नामले चिनाउँदै जानुपर्छ ।
- बालबालिकालाई साथी तथा परिवारमा अन्तरक्रिया गर्ने समय र अवसर दिनुपर्छ ।
- बालबालिकासँग सधैं सकारात्मक सञ्चार गर्नुपर्दछ । सकारात्मक सञ्चारले बालबालिकाको आधारभूत सुनाइ बोलाइ सिप विकास हुन्छ । बालबालिकाले सहकार्य र सहमति गर्न सिक्छ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीले बालबालिकासँग सक्रिय रूपमा सकारात्मक सञ्चार गर्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं, र सो ज्ञान सिपले आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि, अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायमा साना बालबालिकासँग कसरी कुरा गरिन्छ ? घरमा साना बालबालिकालाई कसरी बोल्न सिकाइन्छ ?

पहिले बोलेका सहभागीहरूलाई भन्दा पछि बोल्नेलाई महत्त्व दिने, उनीहरूको शब्दहरूलाई दोहोर्याएर उहाँले भन्नुभए जस्तै अरु थप कुराहरू के के होलान् ? भनेर बोल्नलाई उत्प्रेरित गर्नुहोस् ।

स समस्या विश्लेषण

क्रियाकलाप

सहभागीहरूलाई (१) गर्भावस्थाको शिशु, (२) जन्मपछि बोली फुट्नु अगाडिसम्म, (३) तोतेबोलीका बालबालिका (४) प्रारम्भिक बालविकास तथा शिक्षासम्मका बालबालिकाका अभिभावकको (साँच्चिकै हुनुपर्दैन) चार बराबर समूहमा विभाजन गर्नुहोस् । अब सो समूहका बालबालिकासँग कसरी कुराकानी गर्ने हो समूहमा छलफल गरेर अभिनय गरेर सबैलाई प्रस्तुत गर्न लगाउनुहोस् । सहजकर्ताले अध्ययन सामग्रीको आधारमा समूहमा सकारात्मक सञ्चारका कुराहरू सिकाइदिनुपर्छ ।

अब समूहअनुसार चित्र कार्ड वितरण गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।



निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मसँग सबैले कुराकानी गरेर मलाई सुन्न, बोल्न, पढ्न र अरु व्यवहार सिकाउनुस् ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् र छलफल गर्नुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र सहजकर्ताले अध्ययन सामग्रीमा भएको बालबालिकासँग सञ्चार र अन्तरक्रिया बारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् र निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- बालबालिकाले आफ्नो भावना, विचार, निर्णय, समस्या आदि मौखिक साङ्केतिक, लिखित तथा कलाद्वारा अभिव्यक्त गर्नु नै सञ्चार हो ।
- बालबालिकासँग उनीहरूको विकासात्मक अवस्था र अवसर अनुरूप कुराकानी गर्नुपर्दछ ।
- बालबालिकाको बौद्धिक क्षमता अभिवृद्धि गर्न गर्भावस्थादेखि नै आमाबुबाले गर्भको शिशुसँग पेटमा हात राखेर बोलाउने, कुराकानी गर्ने गर्नुपर्छ ।
- जन्मपछि लगत्तै शिशुसँग आँखा जुधाएर कुराकानी गर्नुपर्दछ । स्तनपान गराउँदा पनि बोलीमा पनि उतार चढाव गर्दै, जिस्काउदै, आँखा जुधाएर खुवाउनुपर्छ ।
- शिशुसँग सकेसम्म कुरा गर्ने, विभिन्न कथा सुनाउने, चित्रहरू देखाउने र लोरी गाएर सुनाउनुपर्दछ । बालबालिकालाई वरिपरिका ठाउँ, वस्तु तथा व्यक्तिलाई नामले चिनाउदै जानुपर्छ ।
- बालबालिकालाई साथी तथा परिवारमा अन्तरक्रिया गर्ने समय र अवसर दिनुपर्छ ।

- बालबालिकासँग सधैं सकारात्मक सञ्चार गर्नुपर्दछ । सकारात्मक सञ्चारले बालबालिकाको आधारभूत सुनाइ बोलाइ सिप विकास हुन्छ । बालबालिकाले सहकार्य र सहमति गर्न सिक्छ ।

स) सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

म आजैबाट बालबालिकासँग सकारात्मक सञ्चारको आधारमा धेरै कुराकानी गर्छु ।

म आजैबाट बालबालिकाले सोधेका प्रश्नहरूको सही जवाफ दिने गर्छु ।

म आजैदेखि अरूलाई पनि बालबालिकासँग सकारात्मक सञ्चार गर्न सुझाव दिन्छु ।

स) समीक्षा

सेसन समाप्तपश्चात् प्रत्येक सहभागीलाई पालैपालो पपेट दिनुहोस् । सिकेका विषय पपेटलाई आफ्नो बालबालिका सम्भेर छोटकरीमा बुझाउन लगाउनुहोस् ।

प्रारम्भिक साक्षरता तथा गणितीय सिप

खण्ड-क अध्ययन सामग्री

प्रारम्भिक साक्षरता तथा गणितीय सिप के हो ?

घर र विद्यालयमा बालबालिकाको शारीरिक, संवेगात्मक, बौद्धिक, सामाजिक, सांस्कृतिक पक्षको विकास (सर्वाङ्गीण विकास) हुन्छ। त्यसअन्तर्गत प्रारम्भिक साक्षरता तथा गणितीय ज्ञान/सिप पनि बौद्धिक विकासअन्तर्गतको एउटा पक्ष हो। विद्यालय शिक्षाका लागि उनीहरूले सञ्चार गर्न, किताब बारे भन्न, ध्वनि र अक्षरको सम्बन्ध बुझ्न, वस्तु, मान्छे, जीव आदि गन्त, छुट्याउन, समय, दिशा, दूरी, आकार आदि बुझ्नुका साथै केरकार वा लेख्ने क्षमता आवश्यक हुन्छ। यी सिपहरू विशेषगरी प्रारम्भिक बालविकास तथा शिक्षामा सिकाइने भएतापनि यसमा अभिभावक तथा घरेलु वातावरणको ठुलो भूमिका हुन्छ।



- **प्रारम्भिक साक्षरता** भन्नाले दैनिक गतिविधिका लागि सञ्चार गर्न आवश्यक सिप, जस्तै- सुनाइ, बोलाइ, पढाइ र लेखाइ तथा “पढ्नका लागि सिक्ने” सिपहरूको समष्टिगत सक्षमतालाई बुझिन्छ। अर्को शब्दमा साक्षरता भन्नाले पढ्नु, मौखिक तथा साङ्केतिक सञ्चारहरू बुझ्नु, बोल्नु, छपा र अन्य डिजिटल भाषा, सञ्चारसमेत बुझ्ने र अभिव्यक्तिको दक्षता हो (French, 2013)। यसका पाँच तत्वमा सुनाइ बोलाइ सिप, ध्वनि र शब्दको सचेतना, छाप र साङ्केतिक सचेतना, किताबको ज्ञान र अक्षरको ज्ञान पर्छ।

प्रारम्भिक साक्षरता सीपका पञ्च तत्व

छाप र साङ्केतिक सचेतना
ध्वनि र शब्दको सचेतना
सुनाइ बोलाइ सीप
किताबको ज्ञान
अक्षरको ज्ञान



प्रारम्भिक गणितका आधारभूत पञ्च तत्व

नापतौल र तुलना
ज्यामितीय आकारको अवधारणा
मिलाउने, छुट्याउने र वर्गीकरण
अङ्क र गणना
ढाँचाको ज्ञान



- **प्रारम्भिक गणितीय सिप** भन्नाले वस्तु, जीव, व्यक्ति, अङ्क, सङ्ख्या, समय, आकार, स्थान, नापतौल आदिबारे आधारभूत ज्ञान/सिप भन्ने बुझिन्छ। प्रारम्भिक गणित सिकाइ प्रारम्भिक उमेरमा विशेष गरी भाषा विकास संगसंगै हुने गर्दछ। हाम्रो दिनचर्या गणितमय नै हुन्छ। यही दिनचर्याका अवसरले बालबालिकामा गणितसम्बन्धी सिकाइ अवधारणाहरू स्पष्ट हुने गर्दछ। बालबालिकाले उमेर र विकास अवस्थाअनुसार सङ्ख्या गन्ने, नाप्ने तथा तुलना गर्ने, आकार र प्रकारको आधारमा बयान गर्ने, बताउने (धेरै, थोरै, ठुला, साना), वस्तु, सङ्ख्या र गन्ती बिचको सम्बन्ध र वस्तु, अङ्क, आकारको स्थान र ढाँचा, ज्यामितीय आकारसम्बन्धी ज्ञान/सिप बुझ्नु आवश्यक हुन्छ। यसका पाँच तत्वमा अङ्क र गणना, मिलाउने छुट्याउने र वर्गीकरण, नापतौल र तुलना, ज्यामितीय आकारको अवधारणा र ढाँचाको ज्ञान पर्छ।

बालबालिकाको सर्वाङ्गीण वृद्धि र विकास, भाषा र गणितीय अवधारणाको सिकाइ विद्यालय शिक्षा सुरु हुनु अगावै हुन्छ। यसर्थ उनीहरू शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक रूपमा स्वस्थ, सक्षम, सचेत र सिपालु हुने हुनाले भावी शिक्षामा उपलब्धि हासिल गर्न सक्षम हुन्छन्। बालबालिकाले अनुभव र अन्तरक्रियाबाट सिक्किरहेका हुन्छन्। अभिभावकले दैनिक क्रियाकलाप तथा अन्तरक्रियामा प्रारम्भिक साक्षरता र गणितको पक्षलाई ध्यान पुऱ्याएमा बालबालिकाको भाषिक र गणितीय सिपको विकासमा टेवा पुग्दछ।

प्रारम्भिक साक्षरता र गणितीय सिपको महत्त्व

प्रारम्भिक बाल्यावस्थामा प्रारम्भिक साक्षरता र गणितीय अवधारणाको विकास बालबालिकाको सर्वाङ्गीण विकासमा नै जोडिएर आएको हुन्छ। अभिभावकले यसलाई बुझेर दैनिक गर्ने क्रियाकलापमा केही परिमार्जन वा यही विषयलाई जोडेर कुराकानी गर्ने, वरिपरि भएका सामानहरूलाई क्रियाकलापमा जोड्ने गर्नाले, भावी जीवनको पढाइ लेखाइमा सहयोग पुग्छ। किताब हेर्न पढे जस्तो गर्न, चित्र अवलोकन गर्ने क्रममा बालबालिकाले थाहै नपाई पढ्न सिक्छन्। यसैलाई निरन्तरता दिदै जाँदा पुस्तक पढ्ने बानीको विकास हुन्छ। बालबालिकाले विभिन्न अवधारणा र तर्कहरू सजिलै बुझ्छन्।

सतर्कता

प्रारम्भिक बाल्यावस्थामा प्रारम्भिक साक्षरता र गणितीय अवधारणा दिनु भनेको अक्षरहरू लेखाउने र कण्ठ गराउने होईन। धेरै अभिभावकहरूले पूर्व पढाइ तथा लेखाइबारे स्पष्ट बुझाई नहुँदा बालबालिकालाई उमेर र आवश्यकताभन्दा धेरै पढाएको पाइन्छ। तर बालबालिकालाई विद्यालय शिक्षा (नेपालको हकमा कक्षा १) अगावै सिधै औपचारिक रूपमा पढ्न र लेख्न सिकाउनु उचित मानिदैन (युनेस्को २०११)। कर गरेर, जबरजस्ती बालबालिकालाई पढ्न र लेख्न लगाइयो भने उनीहरूको पढ्ने र लेख्ने चाहना घटेर जान सक्छ। बालबालिका तयार नभइकन उनीहरूलाई पढ्न र लेख्न सिकाउन थालियो भने त्यसमा उनीहरूको रुचि हराउँदै जान्छ। बालबालिकाको सिकाइमा बाधा हुने सम्भावना प्रबल हुन्छ।

- घरेलु क्रियाकलापहरू जस्तै खाना बनाउने, खाने, पानी थाप्ने, अन्न केलाउने, घाँस दाउरा गर्ने, मेला जाने, चाडपर्व आदि समयमा बालबालिकासँग (कतिओटा, कति धेरै वा थोरै कुन पहिला र पछि, नाम के हो, नामको पहिलो अक्षर के हो ?) जस्ता विषयमा कुराकानी गरेर बताउनुपर्दछ ।



- वरिपरिका वस्तु, जनावर, चराचुरुङ्गी देखाएर नाम, नामको पहिलो अक्षर के हो कुन ठुलो र सानो कतिओटा चरा जनावर वा वस्तुहरू थिए जस्ता कुरा सिकाउनुपर्दछ ।

- स्थानीय कथा भन्ने चलनलाई निरन्तरता दिदै बालबालिकाले बनाएको चित्रका बारेमा कथा सुनाउनु तथा भन्न लगाउनुपर्दछ । हरेक दिन एउटा निश्चित समयमा विशेषगरि सुत्नु अगाडि आफ्ना बालबालिकालाई किताब पढेर सुनाउने गर्नुपर्दछ ।



- पत्रपत्रिकाबाट चित्रहरू काटेर वा आफैँले चित्र कोरेर चित्रकथाको किताब बनाउनुपर्दछ । बालबालिकालाई चित्रहरू जोडेर कथा बनाउन लगाउने, पढेर सुनाउने, बुझेको बताउन लगाउनुपर्छ । चित्रमा भएका सामग्रीहरू कतिओटा रहेछन्, कुन ठुलो सानो रहेछ, नाम के के र कुन अक्षरबाट रहेछ, जस्ता कुराकानी गर्नुपर्छ ।

- घरमा भएका सामग्रीहरू जस्तै थाल, अम्बरा, कसौडी, ताप्के, चम्चा, गिलास आदिको नाम भन्न गन्न, समूह छुट्याउन र तौल गर्न लगाउनुपर्दछ ।



- वरिपरिका सामग्रीको ज्यामितीय आकार, जस्तै गोलो, चारकुने, त्रिकोणको देखाइ आफ्नो वरिपरि समान आकार खोज्ने खेल खेल्नुपर्छ ।
- बालबालिकालाई विभिन्न आकारका चित्र कोर्न र रङ भर्न प्रेरित गर्नुपर्दछ ।

- प्रारम्भिक साक्षरता भन्नाले दैनिक गतिविधिका लागि सञ्चार गर्न आवश्यक सिप, जस्तै- सुनाइ, बोलाइ, पढाइ र लेखाइ तथा “पढ्नका लागि सिक्ने” सिपहरूको समष्टिगत सक्षमतालाई बुझिन्छ ।
- प्रारम्भिक गणितीय सिप भन्नाले वस्तु, जीव, व्यक्ति, अङ्क, सङ्ख्या, समय, आकार, स्थान, नापतौल आदिवारे आधारभूत ज्ञान/सिप भन्ने बुझिन्छ ।
- बालबालिकाले अनुभव र अन्तरक्रियाबाट सिक्किरहेका हुन्छन् । अभिभावकले दैनिक क्रियाकलाप तथा अन्तरक्रियामा प्रारम्भिक साक्षरता र गणितको पक्षलाई ध्यान पुऱ्याएमा बालबालिकाको भाषिक र गणितीय सिपको विकासमा टेवा पुऱ्दछ ।
- प्रारम्भिक बाल्यावस्थामा प्रारम्भिक साक्षरता र गणितीय अवधारणा दिनु भनेको अक्षरहरू लेखाउने र कण्ठ गराउने होइन । बालबालिकालाई विद्यालय शिक्षा (नेपालको हकमा कक्षा १) अगावै सिधैं औपचारिक रूपमा पढ्न र लेख्न सिकाउनु उचित मानिदैन । बालबालिका तयार नभइकन उनीहरूलाई पढ्न र लेख्न सिकाउन थालियो भने त्यसमा उनीहरूको रुचि हराउँदै जान्छ ।
- प्रारम्भिक साक्षरता र गणितीय सिप विकासका लागि अभिभावकले घर वरिपरिका वस्तु तथा व्यक्ति चिनाउने, घरका विभिन्न काममा बालबालिकालाई संलग्न गराउँदै कुराकानी गर्नुपर्दछ । बालबालिकालाई निश्चित समय विशेषगरि सुत्नु अगाडि चित्रकथा पढेर सुनाउने वा कथा भनिदिनुपर्छ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीले बालबालिकाका लागि प्रारम्भिक साक्षरता र गणितीय क्रियाकलाप घरमा लागू गर्न सक्नेछन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं, र सो ज्ञान सिपले आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हाँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायका बालबालिकालाई कक्षा १ जानु पूर्व के कसरी लेखपढ तथा गणित सिकाइन्छ ?

स समस्याको विश्लेषण

क्रियाकलाप

सहभागीलाई छोटकरीमा बालबालिकाले सिक्नुपर्ने प्रारम्भिक साक्षरता तथा गणितीय सिप तथा त्यसका पञ्च तत्वका बारे बुझाउनुहोस् । अब सहभागीलाई चारओटा समूहमा बाँड्नुहोस् । दुईओटा समूहलाई घरेलु कामकाजमा बालबालिकालाई संलग्न गराई, बालबालिकालाई कसरी प्रारम्भिक साक्षरता सिकाउन सकिन्छ ? छलफल गराउनुहोस् । अर्को दुईओटा समूहलाई घर वा वरिपरि पाइने गेडागुडी, पात, ढुङ्गा जस्ता सामग्रीबाट कसरी प्रारम्भिक गणितीय सिप सिकाउन सकिन्छ ? छलफल गराउनुहोस् । सहजकर्ताले अध्ययन सामग्रीको आधारमा समूहहरूलाई सहयोग गरिदिनुहोस् । छलफलपछि समूहगत रूपमा प्रस्तुति गर्न दिनुहोस् ।

अब समूहअनुसार कार्ड वितरण गरेर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: घरमै विभिन्न कुरा गरेर मैले मेरो भाषा र गणित राम्रो बनाउन सक्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् र छलफल गर्नुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र सहजकर्ताले अध्ययन सामग्रीमा भएको प्रारम्भिक साक्षरता तथा गणितीय सिप बारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- प्रारम्भिक साक्षरता भन्नाले दैनिक गतिविधिका लागि सञ्चार गर्न आवश्यक सिप, जस्तै- सुनाइ, बोलाइ, पढाइ र लेखाइ तथा “पढ्नका लागि सिक्ने” सिपहरूको समष्टिगत सक्षमतालाई बुझिन्छ ।
- प्रारम्भिक गणितीय सिप भन्नाले वस्तु, जीव, व्यक्ति, अङ्क, सङ्ख्या, समय, आकार, स्थान, नापतौल आदिबारे आधारभूत ज्ञान/सिप भन्ने बुझिन्छ ।
- बालबालिकाले अनुभव र अन्तरक्रियाबाट सिक्किरहेका हुन्छन् । अभिभावकले दैनिक क्रियाकलाप तथा अन्तरक्रियामा प्रारम्भिक साक्षरता र गणितको पक्षलाई ध्यान पुऱ्याएमा बालबालिकाको भाषिक र गणितीय सिपको विकासमा टेवा पुग्दछ ।
- प्रारम्भिक बाल्यावस्थामा प्रारम्भिक साक्षरता र गणितीय अवधारणा दिनु भनेको अक्षरहरू लेखाउने र कण्ठ गराउने होइन । बालबालिकालाई विद्यालय शिक्षा (नेपालको हकमा कक्षा १) अगावै सिधैं औपचारिक रूपमा पढ्न र लेख्न सिकाउनु उचित मानिँदैन । बालबालिका तयार नभइकन उनीहरूलाई पढ्न र लेख्न सिकाउन थालियो भने त्यसमा उनीहरूको रुचि हराउँदै जान्छ ।

- प्रारम्भिक साक्षरता र गणितीय सिप विकासका लागि अभिभावकले घर वरिपरिका वस्तु तथा व्यक्ति चिनाउने, घरका विभिन्न काममा बालबालिकालाई संलग्न गराउँदै कुराकानी गर्नुपर्दछ । बालबालिकालाई निश्चित समय विशेषगरि सुत्नु अगाडि चित्रकथा पढेर सुनाउने वा कथा भनिदिनुपर्छ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरूआफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

- म आजैदेखि बालबालिकालाई घरेलु क्रियाकलापमा कुराकानी गर्दै भाषा र गणित सिकाउँछु ।
- म आजैदेखि बालबालिकालाई वरिपरि पाईने वस्तुहरूको नाप तौल आकारहरू नाप्न र अन्दाज गर्न लगाउँछु ।
- म आजैदेखि सबैलाई लेखपढ भन्दा पनि अवधारणाको महत्त्व बताउँछु ।

स समीक्षा

अभिभावकलाई गोलो घेरामा राख्नुहोस् । बिचमा अभिभावकहरूबाट चार पाँचओटा सामान (जस्तै : चुरा, घडी, टोपी आदि) लिएर राख्नुहोस् । अब जसजसको सामान हो, उसले सो सामानबाट कसरी बालबालिकालाई प्रारम्भिक साक्षरता र गणितीय ज्ञान दिन सकिन्छ बताउन लगाउनुहोस् र आफ्नो सामान पनि लिन लगाउनुहोस् । यसैगरी सबैले बताएपछि ताली बजाएर सेसन अन्त्य गर्नुहोस् ।

प्रारम्भिक बालविकास तथा शिक्षा

खण्ड-क अध्ययन सामग्री

१. परिचय

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार चार वर्ष (४८ महिना) उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि, एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रम लागु गरिनुपर्छ। यस कार्यक्रमका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रति बालबालिका प्रति वर्ष रु. ५०० प्रदान गरेर विद्यालय वा समुदायमा प्रारम्भिक बालविकास तथा शिक्षा वा प्रारम्भिक बालविकास केन्द्र/पूर्वप्राथमिक कक्षा (बोलीचालीमा बालविकास केन्द्र) सञ्चालित छन्। साना बालबालिकालाई १० देखि १५ मिनेटको दुरीमा हिंडेर पुग्ने गरी यस्ता कक्षा वा केन्द्रहरू समुदाय वा विद्यालयमा सञ्चालनमा छन्। यो वर्षको १९२ दिन (३२ हप्ता), हप्ताको ६ दिन दैनिक ४ घण्टा ३० मिनेट सञ्चालन गरिन्छ।^{४५} यसका लागि तत्कालीन शिक्षा विभाग (हाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्र) बाट न्यूनतम मापदण्ड^{४६} तोकिएको छ भने पाठ्यक्रम विकास केन्द्रबाट प्रारम्भिक बालविकास तथा शिक्षा पाठ्यक्रम, २०७७ लागु भएको छ। बालबालिकाले हासिल गर्नुपर्ने प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड, २०६९ पनि छ।



^{४५} प्रारम्भिक बालविकास तथा शिक्षा पाठ्यक्रम, २०७७

^{४६} राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका २०६७, प्रथम संशोधन २०७५ (शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट वा स्थानीय शिक्षा शाखाबाट पाउन सकिन्छ।)

२. कक्षाकोठाको वातावरण

- बालविकास केन्द्रको बाहिरी र भित्री वातावरण न्यूनतम मापदण्डमा तोकेबमोजिम हुनुपर्दछ ।
- कक्षाकोठाको क्षेत्रफल उपस्थित बालबालिकालाई स्वतन्त्र रूपले बस्न, चल्न, खेल्न तथा सुत्न पुग्ने, सुरक्षित र अपाङ्गता भएका बालबालिकाको पनि पहुँचमा हुनुपर्छ । बालबालिकालाई भुँईको चिसो र फोहोरले असर नपर्ने बसाइ व्यवस्थापन गरिएको हुनुपर्छ ।
- कक्षाकोठाभित्र कम्तीमा ६ ओटा सिकाइ क्षेत्र जस्तै भाषा सिकाइ, पूर्व गणित सिकाइ, विज्ञान सिकाइ, अभिनय वा नाटक, सिर्जना तथा कला, स्वावलम्बन सिप र निर्माण क्रियाकलाप सिकाइ क्षेत्र अनिवार्य हुनुपर्दछ । सिकाइ क्षेत्रहरू खुल्ला दराजमा खेल सामग्रीहरू राखिएको हुन्छ । जसमा बालबालिका आफैँले सामानहरू भिक्ने र राख्ने गर्न सक्छन् ।
- बाहिरको वातावरणमा घेराबारसहित, पिड, चिप्लेटी, चाकाचुली, करेसाबारी आदिको व्यवस्था हुनुपर्दछ ।
- नजिकैको स्वास्थ्य संस्थासँग समन्वय गरी बालबालिकाले खोप, जुकाको औषधी, स्वास्थ्य परीक्षणको समन्वय भएको हुनुपर्छ ।
- बालबालिकाको लागि सफा पानी र बालमैत्री शौचालयको व्यवस्था भएको हुनुपर्छ ।
- बालबालिकाका लागि पोषणयुक्त दिवा खाजाको व्यवस्था भएको हुनुपर्छ । (विस्तृतमा मापदण्ड हेर्नुहोस् ।)



३. बालविकास केन्द्रमा गरिने क्रियाकलाप

- राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार तयार भएको प्रारम्भिक बालविकास र शिक्षा पाठ्यक्रम (२०७७)ले बालबालिकाको सर्वाङ्गीण विकासमा क्रियाकलापमा संलग्नता, स्वस्थकर बानी विकास, वैयक्तिक सुरक्षाका उपायहरू अवलम्बन, सरसफाइ र सामाजिक बानी व्यवहारको अवलम्बन, सिर्जनात्मक तथा भाषिक सिपको विकास कार्यमा जोड दिएको छ ।
- बालविकास केन्द्रमा पाठ्यक्रममा उल्लेख भए बमोजिमका उद्देश्य, सिकाइ उपलब्धि र दैनिक कार्यतालिका अनुसारको क्रियाकलापहरू गराइन्छ ।
- यसका लागि विषयवस्तुमा आधारित बालकेन्द्रित सिकाइ (बालबालिकालाई मनपर्ने गीत सङ्गीत, नाच, कथा, खेल, अभिनय) विधिको प्रयोग गरिन्छ ।
- पाठ्यक्रमका अनुसार साढे ४ घण्टाको समयभित्र आधारभूत सिप सिकाइ क्रियाकलाप, विषयगत सिप सिकाइ क्रियाकलाप, मनोरञ्जन, बाह्य खेल र आराम गर्ने तथा खाजा खाने समय मानिएको छ । विशेषगरि यसमा बालबालिकालाई दैनिक कम्तीमा १ घण्टा आराम र खेल्नका लागि छुट्याउनुपर्छ भनिएको छ ।

४. प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड

प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड, २०६९को एउटा प्रमुख उद्देश्य, कलिला बालबालिकाको स्याहार तथा सिकाइमा संलग्न अभिभावकहरू, प्रारम्भिक बालविकाससम्बन्धी विज्ञहरू तथा सबै समुदायका सदस्यहरूको बिचमा ४ वर्षका बालबालिकाबाट के कस्ता जायज अपेक्षा गर्न सकिन्छ र ती कसरी पूरा गर्न सकिन्छ भन्ने बारे साभा छलफलका लागि एउटा साधन बनाउनु थियो । यसका अनुसार ५ ओटा मुख्य क्षेत्रहरूलाई समेटेर बालबालिकाले हासिल गर्नुपर्ने मापदण्ड निर्माण गरिएको छ । जसमा बालबालिकाको शारीरिक विकास, सामाजिक तथा संवेगात्मक विकास, बौद्धिक विकास, भाषिक विकास र सांस्कृतिक विकास पर्दछन् ।

शारीरिक विकासमा हासिल गर्नुपर्ने मापदण्डहरू	सामाजिक तथा संवेगात्मक विकासमा हासिल गर्नुपर्ने मापदण्डहरू
<ul style="list-style-type: none"> ● शरीरका स्थूल अङ्गहरूको तन्दुरुस्ती तथा समन्वयको प्रदर्शन गर्दछन् । ● सूक्ष्म मांसपेशीय अङ्गहरूको समन्वय र सञ्चालन गर्न सक्षम छन् । ● आँखा र औंलाको समन्वय गरी देखाउन सक्षम छन् । ● विविध सामग्री र वस्तुहरूको ठिक नियमित रूपमा प्रयोग गर्न सक्षम छन् । ● आफ्नो इन्द्रिय अङ्गहरूको प्रयोग गरी खेल र सिक्न सक्छन् । ● स्वस्थ र शारीरिक रूपमा क्रियाशील र तन्दुरुस्त छन् । ● व्यक्तिगत सरसफाइ गरेर देखाउन सक्छन् । ● आफ्नो वरिपरिको वातावरण सफा राख्न मद्दत गर्छन् । ● सुरक्षित रहने ज्ञान छ र हानिकारक वस्तुबाट टाढा रहने गरेका छन् । ● सन्तुलित भोजन खान्छन् । 	<ul style="list-style-type: none"> ● परिचित साथी तथा वयस्कहरूसँग सौहार्द सम्बन्ध देखाउन सक्छन् । ● अपरिचित वयस्कहरूसँग सौहार्द सम्बन्ध देखाउन सक्छन् । ● आफ्नो परिचय दिन सक्छन् । ● दैनिक क्रियाकलाप सम्बन्धी जिम्मेवारीहरू लिन सक्छन् । ● सबै किसिमका सिकाइ क्रियाकलापहरूमा भाग लिन्छन् । ● व्यक्तिगत तथा सामूहिक कार्य गर्न स्वनिर्भर हुन सक्छन् । ● घरका घरधन्दा र बाल विकास केन्द्रको क्रियाकलापमा संलग्न रहन्छन् । ● समूहमा सामग्रीहरू लेनदेन गरी प्रयोग गर्ने र आफ्ना बिचार एक आपसमा बाँड्ने गर्छन् । ● आफ्ना साथीहरू र वयस्कहरूसँग आवश्यकताअनुसार उचित व्यवहार गर्छन् । ● परिचित र अपरिचित वातावरणमा घुलमिल हुन सक्छन् । ● स्वयंको बारेमा सचेतना देखाउँछन् । ● आफू र आफ्नो क्षमता प्रति गौरव देखाउँछन् । ● अवस्थाअनुसार विभिन्न संवेगहरू प्रकट गर्छन् । ● अरूको भावना बुझेर सोहीअनुसार प्रतिक्रिया जनाउने गर्दछन् । ● विभिन्न अवस्थामा सुरक्षाको अनुभूति देखाउने गर्छन् । ● नयाँ अनुभवहरू तथा नयाँ कुराहरू सिक्न आत्मविश्वास प्रदर्शन गर्ने गर्दछन् । ● आफ्ना संवेगहरू सन्तुलित रूपमा प्रयोग गरेर देखाउन सक्दछन् ।

भाषिक विकासमा हासिल गर्नुपर्ने मापदण्डहरू

- अरूले बोलेको कुरा सुन्न र ठिकसँग जवाफ दिन सक्छन् ।
- सजिला वाक्यहरूको प्रयोग गर्दै बोल्न सक्छन् ।
- बालबालिकाले एक अर्का तथा चिनजानका ठुलो मान्छेसँग कुरा गर्न सक्छन् ।
- पूर्व पढाइका सिपहरू देखाउन सक्षम हुने छन् ।
- पूर्व लेखन सिपहरू (विभिन्न धर्सा एवं बुट्टाहरू) देखाउन सक्छन् ।

सांस्कृतिक विकासमा हासिल गर्नुपर्ने मापदण्डहरू

- विभिन्न व्यक्तिहरूको आ-आफ्नै आवश्यकता तथा फरक-फरक संस्कृति हुन्छन् भन्ने बुझ्ने छन् र तिनीहरूको आदर गर्ने छन् ।
- बालबालिकाले हामी नेपाली हौं भन्ने बुझ्नेछन् ।
- आफ्नो परिवारको साधारण मूल्य मान्यता बुझेर अनुशरण गर्न सक्छन्।
- आफ्नो समुदायको मूल्य मान्यता बुझेर अनुसरण गर्ने तथा बाल विकास केन्द्रको दैनिक कार्यतालिकाको महत्त्व बुझेर अनुसरण गर्छन् ।

बौद्धिक विकासमा हासिल गर्नुपर्ने मापदण्डहरू

- खोज तथा अन्वेषण गर्न सक्छन् ।
- समस्याको समाधान गर्न तथा अनुभवबाट आइपर्ने परिणामको अनुमान गर्न सक्छन् ।
- सिकाइको विश्लेषण गर्दै प्राप्त निष्कर्षलाई भविष्यको सिकाइमा प्रयोग गर्छन् ।
- आकार तथा नापको ज्ञान देखाउन सक्छन् ।
- विभिन्न ज्यामितीय तथा अन्य आकारहरू चिन्न र तिनका बारेमा भन्न सक्छन् ।
- विभिन्न वस्तुहरूलाई रङको आधारमा चिन्न र तुलना गर्न सक्छन् ।
- वस्तुहरूको क्रम मिलाएर राख्न तथा वर्गीकरण गर्न सक्छन् ।
- मौसमलाई हेरेर त्यसका बारेमा वर्णन गर्न सक्छन् ।
- सूर्य, चन्द्रमा, तारा र आकाशको वर्णन गर्न सक्छन् ।
- शरीरका अङ्गहरूको नाम भन्न सक्छन् ।
- सजीव र निजीव वस्तुहरू छुट्याउन सक्छन् ।
- जीवित वस्तुहरूका विभिन्न वासस्थान हुन्छन् भन्ने जान्ने र बुझ्ने सक्छन् ।
- दैनिक प्रयोग हुने वस्तुहरू (धातुका वस्तु र अन्य) चिन्न र तिनलाई वर्णन गर्न सक्छन् ।
- पानीको गुणबारे बताउन सक्छन् ।

- आफ्नो वरपर प्रयोग हुने केही औजार उपकरण तथा वस्तुहरू छुट्याउन सक्छन् ।
- आफ्नो ठाउँमा पाइने विभिन्न प्रकारको यातायातका साधनहरूको वर्णन गर्न सक्छन् ।
- दिशा र निर्देशन बुझ्ने र प्रयोग गर्न सक्छन् ।
- दुरीको ज्ञान देखाउन र प्रयोग बुझ्ने सक्छन् ।
- वस्तुको स्थान र अवस्थितिको बारेमा बुझ्न सक्छन् ।
- विभिन्न समयमा गरिने विभिन्न कामहरूबारे कुराकानी गर्न सक्छन् ।
- हरेक दिनको समयलाई विभिन्न समयमा छुट्याउन सक्छन् ।
- १ देखि १० सम्मको अङ्क पहिचान र गन्ती गर्न सक्षम छन् ।
- उचाइ, लम्बाइ, तौल र आयतन (मात्रा) को अवधारणा बुझ्ने र प्रदर्शन गर्न सक्छन् ।
- विभिन्न सामग्रीको प्रयोग गरेर विभिन्न वस्तु र आकार बनाउन र चित्र कोर्न सक्छन् ।
- आफ्नो परिकल्पना नाटक तथा अभिनयमा प्रयोग गर्न सक्छन् ।
- वास्तविकता र परिकल्पनामा हुने भिन्नता छुट्याउन सक्छन् ।
- सङ्गीतका विभिन्न सामग्री तथा आवाज प्रयोग गरेर सङ्गीत बनाउन सक्छन् ।

माथि उल्लिखित सूचकहरूबाट के बुझिन्छ भने बालविकास केन्द्र वा प्राथमिक कक्षाका बालबालिकाले साधारणतः अभिभावकले सोच्ने क, ख, ग, A-B-C-D, वा सङ्ख्या भन्दा अरु धेरै कुराहरू सिक्नुपर्छ । विभिन्न अनुसन्धानअनुसार, बालबालिकाले सिक्ने अन्य विकासात्मक पक्ष जीवनभरि काम लाग्ने गरेको पाइन्छ । त्यसैले बालबालिकालाई सर्वाङ्गीण अर्थात् शारीरिक, सामाजिक तथा संवेगात्मक, बौद्धिक, भाषिक र सांस्कृतिक विकासको अवसर प्रदान गर्नुपर्दछ ।

५. अभिभावकको भूमिका

- प्रारम्भिक बालविकासमा अभिभावकको ठूलो भूमिका हुन्छ । त्यसैले न्यूनतम मापदण्ड, पाठ्यक्रम र प्रारम्भिक सिकाइ तथा विकास मापदण्डले बालविकास केन्द्रमा अभिभावकको सहयोग तथा संलग्नता खोजेको छ ।
- अभिभावकले आफ्नो विज्ञता र दक्षता अनुरूप बालविकास केन्द्रलाई सघाइदिनुपर्छ । बालबालिकालाई विभिन्न स्थानीय ज्ञान तथा सिप दिने, कथा सुनाउने गर्नुपर्दछ । विभिन्न क्रियाकलाप सञ्चालन गर्न सहयोग गरिदिनुपर्छ ।
- न्यूनतम मापदण्डअनुसार एउटा बालविकास केन्द्रमा राख्न सकिने भनेको २५ बालबालिका मात्र हो । त्यसमा पनि एकजना शिक्षकले धेरै बालबालिका हेर्न गाह्रो हुने भएकाले अभिभावकले यसमा पालैपालो शिक्षकको सहयोगी बनेर सहयोग गरिदिनुपर्छ ।
- बालविकास केन्द्रको न्यूनतम मापदण्ड पूरा हुने गरी विभिन्न स्थानीय खेलौना बनाइदिने तथा बालबालिकाको बसाइ व्यवस्थापन राम्रो बनाउनुपर्छ ।
- हरेक दिन बालबालिकालाई सफासुगन्ध बनाई, खाना खुवाएर निर्धारित समयमा केन्द्रमा पुऱ्याउनुपर्छ । दिउँसो आवश्यक पर्ने खाजा र पानीको व्यवस्था गर्नुपर्छ ।
- शिक्षकबाट नियमित रूपमा प्रारम्भिक सिकाइ तथा विकास प्रगति विवरण बुझेर लिनुपर्छ र आवश्यक रूपमा बालबालिकालाई घरमा पनि सिकाइ तथा विकास क्रियाकलाप गराउनुपर्छ ।^{४९}



^{४९} विस्तृतमा प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रममा रहेका बालबालिकाका लागि प्रारम्भिक सिकाइ तथा विकास प्रगति विवरणमा आधारित निर्माणात्मक मूल्याङ्कन स्रोत पुस्तिका, २०७९ हेर्नुहोस् ।

- चार वर्ष (४८ महिना) उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि, एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित प्रारम्भिक बालविकास तथा शिक्षा वा प्रारम्भिक बालविकास केन्द्र/ पूर्व प्राथमिक कक्षा (बोलीचालीमा बालविकास केन्द्र) सञ्चालित छन् ।
- यसका लागि न्यूनतम मापदण्ड, प्रारम्भिक बालविकास तथा शिक्षा पाठ्यक्रम र प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड छ । बालविकास केन्द्रको बाहिरी र भित्री वातावरण न्यूनतम मापदण्डमा तोकेबमोजिम हुनुपर्दछ ।
- पाठ्यक्रमकाअनुसार साढे ४ घण्टाको समयभित्र आधारभूत सिप सिकाइ क्रियाकलाप, विषयगत सिप सिकाइ क्रियाकलाप, मनोरञ्जन, बाह्य खेल र आराम गर्ने तथा खाजा खाने समय मानिएको छ ।
- प्रारम्भिक सिकाइ तथा विकास मापदण्डअनुसार बालविकास केन्द्र वा पूर्व प्राथमिक कक्षाका बालबालिकाले साधारणतः अभिभावकले सोच्ने क, ख, ग, A-B-C-D, वा सङ्ख्या भन्दा अरू धेरै कुराहरू सिक्नुपर्छ । विभिन्न अनुसन्धानअनुसार, बालबालिकाले सिक्ने अन्य विकासात्मक पक्ष जीवनभरि काम लाग्ने गरेको पाइन्छ ।
- प्रारम्भिक बालविकासमा अभिभावकको ठुलो भूमिका हुन्छ । त्यसैले न्यूनतम मापदण्ड, पाठ्यक्रम र प्रारम्भिक सिकाइ तथा विकास मापदण्डले बालविकास केन्द्रमा अभिभावकको सहयोग तथा संलग्नता खोजेको छ ।



खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: सहभागीहरूले प्रारम्भिक बालविकास तथा शिक्षा र प्रारम्भिक बालविकास केन्द्रको बारेमा आधारभूत जानकारी पाउने छन् र आफ्नो क्षमताअनुसार यसलाई सहयोग गर्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं, र सो ज्ञान सिपले आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि, अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रो समुदायका बालविकास केन्द्र कस्ता छन् ? हामीले यसको लागि के कस्तो सहयोग गरेका छौं ?

स समस्या विश्लेषण



क्रियाकलाप

सहभागीहरूलाई चार समूहमा बाँड्नुहोस् । दुई समूहलाई बालविकास केन्द्रको भित्री वातावरण र दुई समूहलाई बाहिरी वातावरण कस्तो हुनुपर्छ र यसको सुधारमा अभिभावकले के कस्तो सहयोग गर्न सक्छन् छलफल गराउनुहोस् । सहजकर्ताले अध्ययन सामग्री तथा आवश्यक रूपमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट वा स्थानीय शिक्षा शाखाबाट न्यूनतम मापदण्ड लिएर समूह कार्यमा सहयोग गरिदिनुहोस् । छलफलपछि समूहगत रूपमा प्रस्तुत गराउनुहोस् ।

अब सहभागीहरूलाई समूहमा काँड दिएर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मैले बालविकास केन्द्रमा विभिन्न खेल, गीतबाट सिक्छु र विद्यालयको लागि तयार हुन्छु ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् र छलफल गर्नुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको प्रारम्भिक बालविकास तथा शिक्षाबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- चार वर्ष (४८ महिना) उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि, एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित प्रारम्भिक बालविकास तथा शिक्षा वा प्रारम्भिक बालविकास केन्द्र/पूर्वप्राथमिक कक्षा (बोलीचालीमा बालविकास केन्द्र) सञ्चालित छन् ।
- यसका लागि न्यूनतम मापदण्ड, प्रारम्भिक बालविकास तथा शिक्षा पाठ्यक्रम र प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड छ । बालविकास केन्द्रको बाहिरी र भित्री वातावरण न्यूनतम मापदण्डमा तोकेबमोजिम हुनुपर्दछ ।
- पाठ्यक्रमकाअनुसार साढे ४ घण्टाको समयभित्र आधारभूत सिप सिकाइ क्रियाकलाप, विषयगत सिप सिकाइ क्रियाकलाप, मनोरञ्जन, बाह्य खेल र आराम गर्ने तथा खाजा खाने समय मानिएको छ ।

- प्रारम्भिक सिकाइ तथा विकास मापदण्डअनुसार बालविकास केन्द्र वा पूर्व प्राथमिक कक्षाका बालबालिकाले साधारणतः अभिभावकले सोच्ने क, ख, ग, A-B-C-D, वा सङ्ख्या भन्दा अरु धेरै कुराहरू सिक्नुपर्छ । विभिन्न अनुसन्धानअनुसार, बालबालिकाले सिक्ने अन्य विकासात्मक पक्ष जीवनभरि काम लाग्ने गरेको पाइन्छ ।
- प्रारम्भिक बालविकासमा अभिभावकको ठूलो भूमिका हुन्छ । त्यसैले न्यूनतम मापदण्ड, पाठ्यक्रम र प्रारम्भिक सिकाइ तथा विकास मापदण्डले बालविकास केन्द्रमा अभिभावकको सहयोग तथा संलग्नता खोजेको छ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् । अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई सम्झाउनुहोस् :

म आजैबाट बालविकास केन्द्रलाई राम्रो बनाउन सहयोग गर्छु ।

म आजैबाट अन्य अभिभावकहरूलाई पनि बालविकास केन्द्रमा अवलोकन र सहयोग गर्न अनुरोध गर्छु ।

म आजैबाट साना बालबालिकालाई कखरा रटाउनुभन्दा विकासात्मक क्रियाकलापमा जोड दिन्छु ।

स समीक्षा

तातो आलु खेल खेल्दै पालैपालो सहभागीलाई आज सिकेको कुनै एउटा कुरा भन्नु लगाउनुहोस् । केही सहभागीबाट मुख्य सन्देशका कुराहरू आएको सुनिश्चित गरेपछि सत्र सक्नुहोस् ।

बालमैत्री विद्यालय र सिकाइ

खण्ड-क अध्ययन सामग्री

१. बालबालिकाको विकासात्मक अवस्था

प्रारम्भिक बाल्यावस्थालाई विश्वव्यापी रूपमा गर्भावस्थादेखि आठ वर्षसम्म भनिएकोमा, नेपाल सरकारले पनि गर्भदेखि आठ वर्षसम्मको अवधिलाई “प्रारम्भिक बालविकास रणनीति २०७७-२०८८” मार्फत प्रारम्भिक बाल्यावस्था भनी परिभाषित गरेको छ। यो अवस्थाका बालबालिका बालविकास केन्द्र वा प्रारम्भिक बालविकास तथा शिक्षाबाट विद्यालय प्रवेश गर्ने, सीमित सामाजिक दायराबाट वृहत् क्षेत्रमा समावेश हुने उमेर हो। यो उमेरमा बालबालिकाको



सर्वाङ्गीण विकास पहिलेभन्दा धेरै फरक हुन्छ र उनीहरूको आवश्यकताहरू पनि फरक हुँदै जान्छ। त्यसैले पनि उनीहरू आफूले आफूलाई कुनैबेला ठुलो भएको महसुस गर्ने, कुनै बेला सानो छु जस्तो महसुस गर्ने जस्ता दोधारको अवस्थामा हुन्छन्। यी विविध कारणहरूले पनि यो अवस्थालाई सङ्क्रमणकालीन अवस्था पनि मानिएको छ। त्यसैले अभिभावकहरूले बालबालिकाको यस्तो विकासात्मक अवस्था बुझेर सो अनुरूपका आवश्यकताहरूको सम्बोधन गर्नुपर्दछ।

६ देखि ८ वर्षको बालबालिकाको विकासात्मक अवस्था

शारीरिक क्षमता

यो उमेरमा बालबालिकाको शारीरिक वृद्धि अलि विस्तारै भएता पनि स्थूल तथा सूक्ष्म अङ्गको विकास भने तीव्र र पहिलेभन्दा सन्तुलित हुन्छ। उनीहरू खेलको नियम बनाउने, पालन गर्ने चुनौतीपूर्ण खेलहरू खेल्न रुचाउछन् जस्तै: उफ्रिने, दौडिने, नाच्ने जस्ता खेलहरू निर्भय रूपमा खेल्छन्।

बौद्धिक क्षमता	<p>यो अवस्थामा बालबालिकाको विश्लेषणात्मक विचारहरू व्यक्त गर्ने, समस्या तथा घटनाहरूको तथ्य खोजीका लागि विभिन्न रणनीतिहरू अपनाउने, कल्पनाहरूलाई वास्तविक बनाउन प्रयत्न गर्ने गर्छन् । उनीहरूको स्मरण शक्ति पनि पहिलेभन्दा बलियो हुन्छ । प्रारम्भिक बालविकासको प्रशस्त (खेल, अवलोकन, अनुसन्धान) अवसर पाएका बालबालिका, विद्यालयमा सजिलै समायोजन भएर पढाइ लेखाइलाई सजिलै अगाडि बढाउँछन् । बोलेका र पढाइ लेखाइमा प्रयोग गर्ने शब्दहरूको अर्थ बुझ्ने, एकपटकमा दुईभन्दा बढी निर्देशनहरू सुन्ने, बुझ्ने र पालना गर्नसक्छन् । यतिमात्र नभएर यो उमेरमा उनीहरूको बहुमुखी प्रतिभाहरू पनि देखापर्छ, जस्तै: गीत, सङ्गीत, नाच, खेलकुद, वादविवाद, अवलोकन यात्रा आदि प्रतिभा वा क्षमताहरूलाई उपयुक्त वातावरण र सहयोग गरेर विकसित गर्न पाउँदा उनीहरूको शैक्षिक क्षमता विकासमा समेत सहयोग हुन्छ र सिक्न सक्छन् । साथीहरूको समूहमा अन्तरक्रिया गर्ने, विचारहरू राख्न र आफ्नो विचारहरूलाई स्थान दिन पनि सक्षम हुन्छन् ।</p>
सामाजिक संवेगात्मक क्षमता	<p>बालबालिकाको सामाजिकीकरणको क्षेत्र बालविकास केन्द्रबाट विद्यालय र समुदायतिर हुँदै पहिलेभन्दा बृहत् हुँदै जान्छ । साथीहरूको समूहमा मिल्ने र मिलाउने सिप विकास गर्छन् । समूहमा योजना बनाउने, योजना पूरा गर्ने, समाधानका रणनीति तयार गर्ने गर्दछन् । आफूलाई धेरैले चिनेको रुचाउँछन् । सामाजिक संरचना बुझेर समाजमा आफ्नो स्थान थाहा पाउँछन्, र सोअनुसारको सामाजिक मूल्य मान्यताको विषयमा खोजी गर्न थाल्छन् । जस्तै: आफू गरिब परिवारको हुँ भन्ने महसुस भएमा अन्यले गरेको व्यवहारहरूप्रति संवेदनशील हुने र विद्रोह गर्न खोज्ने हुन्छन् । यस्तै शिक्षित परिवारको भएमा गौरव गर्ने र आफूले अभै थप योगदान गर्ने आँट विकास गर्छन् । आधारभूत (रमाइलो नरमाइलो, दुःखी खुसी) संवेगहरूबाट अब स्वःचेतनामुखी संवेगहरू (लाज, गौरव, पछुतो, रहर, सम्मानित वा अपहेलित) महसुस वा भावनाहरूको विकास हुन थाल्छ ।</p>

२. बालमैत्री विद्यालय

बालबालिकालाई विद्यालय पुऱ्याउने मात्र नभई, विद्यालयहरूलाई बालबालिकको इच्छा र क्षमताअनुसार उपयुक्त शिक्षाको व्यवस्थापन गर्न सकेमात्र बालबालिकालाई टिकाउन र सिकाउन सकिन्छ । बालबालिकाले आफ्नो गति, इच्छा र क्षमताअनुसार रमाइलो वातावरण भएको विद्यालय नै बालमैत्री विद्यालय हो । यस्ता विद्यालयमा बालबालिका अनुकूल सिकाइ वातावरण तयार गरिन्छ र बालबालिकाको अन्तरनिहित क्षमता विकास गरिन्छ । विशेषगरि प्रारम्भिक बालविकास तथा शिक्षाबाट खेल्दै सिक्दै विद्यालय प्रवेश गरेका बालबालिकाका लागि बालमैत्री विद्यालयले समायोजन हुन सहज पार्छ । यस्ता विद्यालयमा :

- बालबालिकाले शारीरिक, मानसिक एवम् संवेगात्मक रूपले सुरक्षित तथा स्वस्थ वातावरण पाउँदछन् ।

- बालबालिकाको रूचि, क्षमता र स्तरको कदर हुन्छ र सोहीअनुसार उनीहरूको सिकाइका लागि आवश्यक वातावरण एवम् पाठ्यक्रमको व्यवस्था हुन्छ ।
- बालबालिकाको सिकाइ उपलब्धिको मूल्याङ्कन गर्ने पूर्ण जिम्मेवारी शिक्षकको हुन्छ ।
- बालबालिकालाई उनीहरूको जात, लिङ्ग, धर्म, भाषा, आर्थिकस्तर शारीरिक एवम् मानसिक दुर्बलताका आधारमा भेदभाव विना विद्यालयमा भर्ना गरिन्छ । यस बाहेक विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरूलाई भेदभावरहित व्यवहार गरिन्छ ।
- पढाइ-लेखाइका अतिरिक्त बालबालिकाको स्वास्थ्य एवम् सुरक्षामा विशेष ध्यान दिइन्छ ।
- विद्यालयको नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनमा बालबालिका, अभिभावक र समुदायलाई प्रत्यक्ष सहभागी गराइन्छ ।
- कुनैपनि प्रकारका भौतिक, शारीरिक एवम् मानसिक दण्ड सजाय वर्जित हुन्छ र बालबालिकालाई दुर्यवहार र नोकसानीबाट बचाउने काम निरन्तर रूपमा भइरहेको हुन्छ ।



३. बालबालिकाले हासिल गर्नुपर्ने सक्षमता

प्रारम्भिक बाल्यावस्थाका ६ देखि ८ वर्षका बालबालिका कक्षा १ देखि ३ सम्म हुन्छन् । आधारभूत तह (कक्षा १-३)को पाठ्यक्रम, २०७६ अनुसार यस तहको उद्देश्य बालबालिकालाई आधारभूत साक्षरता, गणितीय ज्ञान तथा सिप र जीवनोपयोगी सिपहरूका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइसम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्नु हो । बालबालिका आफू रहेको प्राकृतिक तथा सामाजिक वातावरणसँग परिचित र सचेत हुने अपेक्षा राखिएको छ । विशेषगरि कक्षा ३ को अन्तसम्ममा बालबालिकामा निम्न सक्षमता खोजिएको छ :

- आधारभूत भाषिक तथा सञ्चार सिपको विकास र प्रयोग
- आधारभूत गणितीय अवधारणा र सिपको विकास र प्रयोग
- अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास
- विज्ञान, वातावरण, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञानको विकास



- शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी र जीवनोपयोगी सिप (Life skills) को विकास
- कला तथा सौन्दर्य प्रति अभिरुचि र सिर्जनात्मकताको विकास
- आफ्नो परिवेशसँग परिचित भई विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास

नेपालमा भएका विभिन्न अनुसन्धानले बालबालिकाको सिकाइ स्तर कमजोर भएको देखाउँछ । विशेषगरि कक्षा ३ सम्ममा सिकिसक्नुपर्ने नेपाली भाषा, धेरै बालबालिकाले सिक्न सकिरहेका छैनन् । २०१४ को देशव्यापी अनुसन्धानअनुसार, कक्षा २ का बालबालिकालाई दिइएको छोटो सरल कथा, ३ मध्ये १ बालबालिकाले एक शब्द पनि पढ्न सकेनन् । नेपाली पढ्न नसक्ने बालबालिकाले अन्य विषयहरूमा मात्र राम्रो गर्न सक्ने सम्भावना न्यून हुन्छ । त्यसैले विद्यालय तथा अभिभावकले बालबालिकाको आधारभूत नेपाली सिकाइलाई सुनिश्चित गर्न घनिभूत रूपमा लाग्नुपर्ने आवश्यकता देखिन्छ ।

४. बालबालिकाको सिकाइमा अभिभावकको भूमिका

अभिभावकको सहयोगले नै बालबालिकाको विकास र सिकाइ सुनिश्चित हुने हो । ६ देखि ८ वर्ष उमेरका बालबालिका साथीहरूको कुरालाई विश्वास गर्ने र अभिभावकहरूको कमीकमजोरी खोज्ने हुनाले, अभिभावकहरूले आफ्नो सकारात्मक व्यवहारहरू बढाउने, उनीहरूको कुरा ध्यान दिएर सुन्ने, प्रस्तुत गरेका तथ्यहरूलाई कदर गर्ने, आदरपूर्ण व्यवहार गर्ने तथा परिवारमा उनीहरूलाई विशेष महत्त्व दिने गर्नुपर्छ । विशेषतः विद्यालयमा समायोजनको लागि अभिभावकले निम्न क्रियाकलापहरू गर्नुपर्दछ :

विद्यालय जाने बेलामा: अभिभावकहरूले बालबालिकालाई विद्यालय जाने बेलामा सकेसम्म बालबालिका आफैँलाई तयार गर्न दिने र आवश्यक रूपमा मात्र सहयोग गरिदिनुपर्छ । आवश्यक कुराहरू सम्झाइदिनुपर्छ र मायालु व्यवहारहरू दर्शाएर विदा गर्नुपर्छ ।

विद्यालयबाट फर्कँदा: विद्यालयबाट फर्केर आउँदा मुस्कुराएर स्वागतपूर्ण व्यवहार गर्नुपर्दछ, । उनीहरूको अनुहार भोक र थकाईले न्याउरो हुन सक्छ, कुनैबेला खुसीले उफ्रदै आएका हुन्छन्, यस्ता विभिन्न भावहरूलाई शब्दमा व्यक्त गर्न सिकाउनुपर्छ । बाहिरबाट फर्केलगत्तै हातगोडा धुने बानी गराउनुपर्छ । जुत्तामोजा, किताबका भोला, लुगाहरू आदि सही स्थानमा राख्न सहयोग गर्नुपर्छ । विद्यालयमा के विषयवस्तु सिकेको छ, सोही विषयमा घरमा पनि दैनिक गरिने सिकाइलाई जोड्नुपर्छ ।



पोषण तथा स्वास्थ्य : यो उमेरका बालबालिकामा विशेषतः सूक्ष्म पोषक तत्वहरूको कमी हुने सम्भावना हुन्छ । त्यसैले घरमा खाने खानामा आर्इरन भिटामिन तथा अन्य पोषक तत्वहरू पाउन, वरिपरि पाईने दैनिक अन्न गेडागुडी, फलफूल, अण्डा, तरकारीको फलफूल तरकारी, अन्नहरू फेरीफेरी र आयोडिन युक्त नुन हालेर मिठो बनाएर खानदिनुपर्छ । विद्यालयमा लाने खाना वा खाजा र स्वस्थकर खानेपानीको व्यवस्था गर्ने गर्नुपर्छ । यसैगरी विद्यालयमा दिने दिवा खाजामा कस्तो खाना दिएको छ हेर्ने र पोषिलो खाजाको व्यवस्था गर्न विद्यालयलाई आवश्यक सहयोग तथा सुझाव दिनुपर्छ ।



पहिले लगाउने खोपहरू छुटेमा वा बुस्टर डोजहरू दिनको लागि स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुपर्दछ । ६, ६ महिनामा दिने जुकाको औषधीको लागि पनि स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुपर्छ ।

गृहकार्य गर्ने बेला: बालबालिकाले गृहकार्य गर्ने समय उनीहरूसँगै बसेर तय गर्नुपर्दछ । उनीहरूले निर्धारण गरेको समयमा सम्झाउने र आमा वा बुबा सँगै बसेर गृहकार्य गर्न उत्प्रेरित गर्नुपर्दछ । विभिन्न अनुसन्धानले देखाएअनुसार, विद्यालयको गृहकार्य गर्ने बेलामा बुबाआमा बसिदिँदा बालबालिकाको सिकाइ उपलब्धि उच्च रहेको छ । उनीहरूले लेखेका, पढेका कार्यहरूलाई सकारात्मक रूपमा लिने प्रशंसा गर्ने, आफूले केही सुधार गर्नुपर्ने देखिए सुधार गर्न लगाउने र उनीहरूको गृहकार्यमा आफूले सघाउन नसकेमा विद्यालयसँग समन्वय गर्नुपर्दछ ।



कथाबाट सिकाइ: बालबालिकाको विषयगत सिकाइ अधिपछि निर्धारित समयमा बाल कथाहरू भन्ने वा पढ्ने गर्नुपर्दछ । कथाबाट गणितीय सिप, पूर्व पढाइ, पूर्व लेखाइ तथा वैज्ञानिक खोज अनुसन्धान गर्ने सिपको विकास हुन्छ । यसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा बालबालिकाको विद्यालय सिकाइलाई सहयोग पुग्छ । त्यसैले बालबालिकालाई विभिन्न अवसरमा अन्य उपहार भन्दा चित्रकथाका पुस्तकहरू उपहार दिन उत्साहित गर्नुपर्दछ ।

सिकाइ कुना: साथै बालबालिकालाई घरमा नै सिकाइ कुनाको (सानो खुल्ला दराज वा बक्सा) व्यवस्था गरी सिकाइ सामग्री, किताब वा अन्य सिकाइ सम्बन्धित सामग्री राख्न दिनुपर्छ ।

विद्यालयसँग सहकार्य: बालबालिकाको पढाइको सन्दर्भमा विद्यालयको सम्बन्धित शिक्षकसँग कुराकानी गर्ने, बैठकहरूमा उपस्थित हुने, उनीहरूको गृहकार्यमा समस्या भए, सो बारेमा सहयोग लिने योजना बनाउनुपर्छ। बालबालिकाको पढाइलाई सहयोग हुने खेल, वादविवाद, हाजिरीजवाफ जस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गर्नुपर्छ।

साथीहरूसँगको सहकार्य: यो अवस्थामा बालबालिकाले साथी बनाउनु, समूहमा योजना बनाउनु र सामूहिक कार्यहरू पूरा गर्नु अति महत्त्वपूर्ण हुन्छ। अभिभावकले उनीहरूलाई विद्यालय तथा समुदायको बाल क्लवहरूमा समावेश गराउने, विभिन्न खेलकूद क्रियाकलापमा सहभागी गराउने, उनीहरूको साथी र परिवारलाई भेट्ने, योजनाहरू बनाउन सहयोग गर्ने गर्नुपर्दछ। बालबालिका साथीहरूसँग बाहिरजाँदा कहाँ गएका छन् कतिबेला आउछन् सधैं थाहा पाउने नियम वा व्यवस्था गर्नुपर्दछ।



दैनिक कार्यमा सहभागिता: बालबालिकालाई दैनिक कार्यमा सहभागी गराउन घरमा गरिने दैनिक कार्यहरूमध्ये कुनै एउटाको जिम्मा दिने जस्तै बिरुवामा पानी हाल्ने, घरमा जनावर पालेको भए त्यसलाई खाना खान दिने आदि र ती कार्य राम्ररी गरेकोमा प्रशंसा गर्ने गर्नुपर्दछ। कुनैकुनै दिनमा आफूले पनि सघाउने गर्नुपर्दछ। यसले कामको जिम्मेवारी लिने र अरूलाई पनि सघाउने बानीको विकास हुन्छ।

विशेष कार्यहरूमा सहभागिता: बालबालिकालाई घरमा हुन गइरहेका विशेष क्रियाकलापहरू जन्मदिन पुजा, चाडबाड, भेटघाट आदिमा कुनै निश्चित जिम्मेवारी दिनुपर्छ। सोअनुसारको जिम्मेवारी पूरा गर्न सहयोग पनि गर्नुपर्छ। जसले गर्दा बालबालिकाले परिवारको संस्कृति बुझ्ने, पालन गर्ने, जिम्मेवारी लिने बानीको विकास हुन्छ।

क्षमता पहिचान/सहयोग: प्रसिद्ध मनोवैज्ञानिक एरिक एरिकसनका अनुसार यो उमेरमा बालबालिकामा विभिन्न बहुल क्षमताहरू देखापर्छन्। यदि यी क्षमताहरूलाई उजागर गर्न सकिएको खण्डमा उनीहरूले आफूमा आत्माविश्वास विकास गर्ने, अत्मानिर्भर हुन सक्ने विश्वास गर्छन्। तर क्षमताहरू विकास गर्न नपाएको खण्डमा आफूलाई कमजोर अरूभन्दा नजान्ने महसूस गर्छन्। क्षमता विकासले उनीहरूको पढाइ लेखाइलाई समेत सहयोग गर्छ, भन्ने तथ्य प्रस्तुत गरेकाछन्। त्यसैले यो उमेरमा अभिभावकले बालबालिकाको यस्ता क्षमताहरूलाई बढाउन सहयोग, उत्प्रेरणा र अवसर दिनुपर्छ।

दुर्घटनाहरूबाट बचावट: यो उमेरका बालबालिकामा प्रशस्त जोश जाँगर हुने र साथीहरूलाई विश्वास गर्ने हुनाले समूहमा आँटिला योजनाहरू बनाउँछन्। कुनैबेला यस्ता आँटहरूले दुर्घटनामा पर्नसक्ने पनि हुन सक्छ। अभिभावकले बालबालिकाको प्रत्येक दिन कहाँ जाँदैछन् थाहापाउनुपर्छ। यसको निम्ति दैनिक कुराकानीको समयमा उनीहरूको योजना थाहा पाउन सकिन्छ र यसैबेला ती क्रियाकलापहरूबाट हुन सक्ने सम्भाव्य दुर्घटनाहरूबारे सचेत गर्नुपर्छ।

सुरक्षा र बचावट: बालबालिकालाई भगडा हुने अपराधिक क्रियाकलाप हुने स्थान वा क्षेत्रमा राख्नुहुँदैन । अपराधिक गतिविधि, चोरी, लागुपदार्थ दुर्व्यसन, दुर्व्यसनीहरू पहिचान गर्ने र उनीहरूबाट बच्न ठुलालाई बताउने वा प्रहरीमा खबर गर्ने तरिकाहरू सिकाउने गर्नुपर्दछ ।

जान्नैपर्ने तथ्यहरू

- ६ देखि ८ वर्षको बालबालिकाको विकासात्मक अवस्था पहिलेभन्दा धेरै फरक हुन्छ र उनीहरूको आवश्यकताहरू पनि फरक हुँदै जान्छ । त्यसैले अभिभावकहरूले बालबालिकाको यस्तो विकासात्मक अवस्था बुझेर सो अनुरूपका आवश्यकताहरूको सम्बोधन गर्नुपर्दछ ।
- प्रारम्भिक बालविकास तथा शिक्षाबाट खेल्दै सिकदै विद्यालय प्रवेश गरेका बालबालिकाका लागि बालमैत्री विद्यालयले समायोजन हुन सहज पाछ ।
- आधारभूत तह (कक्षा १-३)को उद्देश्य बालबालिकालाई आधारभूत साक्षरता, गणितीय ज्ञान तथा सिप र जीवनोपयोगी सिपहरूका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइसम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्नु हो ।
- नेपालमा भएका विभिन्न अनुसन्धानले बालबालिकाको सिकाइ स्तर कमजोर भएको देखाउँछ । विशेषगरि कक्षा ३ सम्ममा सिकिसक्नुपर्ने नेपाली भाषा, धेरै बालबालिकाले सिक्न सकिरहेका छैनन् । नेपाली पढ्न नसक्ने बालबालिकाले अन्य विषयहरूमा मात्र राम्रो गर्न सक्ने सम्भावना न्यून हुन्छ ।
- विद्यालयमा समायोजनको लागि अभिभावकले विभिन्न क्रियाकलापहरू गरेर बालबालिकाको सर्वाङ्गीण विकास तथा सिकाइलाई सुनिश्चित गर्नुपर्दछ ।

खण्ड-ख सहजीकरण निर्देशिका



उद्देश्य: अभिभावकहरूले ६ देखि ८ वर्षका बालबालिकाको आवश्यकता बुझेर बालबालिकाको सर्वाङ्गीण विकास तथा सिकाइलाई सुनिश्चित गर्ने कोसिस गर्ने छन् ।

सहजकर्ताले अगाडिको पाठमा के सिकेका थियौं, र सो ज्ञान सिपले आफू र घर परिवारमा के के परिवर्तन गर्नुभयो भनी पुनरावलोकन गर्नुहोस् ।

स स्थानीय ज्ञान तथा सकारात्मक चलन

सहजकर्ताले आजको विषयको छोटो परिचय दिएपछि, अभिभावकहरूसँग निम्नानुसार प्रश्न गरी छलफल गर्नुहोस् । अभिभावकका उत्तरहरूलाई सकारात्मक तरिकाले स्वीकार गर्नुहोस् । सहभागीले बोलेपछि ताली बजाउने, आँखा जुधाएर, हँसिलो मुख लगाएर उनीहरूको बोलीलाई सही थाप्ने गर्नुहोस् । साथै छलफलमा आफूले जानेका स्थानीय कुराहरू पनि थप्दै जानुहोस् ।



हाम्रा बालबालिकाले विद्यालय जान थालेपछि के कस्ता कुराहरू सिक्छन् जस्तो लाग्छ ? हामी बालबालिकालाई कसरी सहयोग गर्छौं ?

स समस्याको विश्लेषण

क्रियाकलाप



सहभागीहरूलाई तीन वा चार समूहमा बाँड्नुहोस् । अब ६ देखि ८ वर्षका बालबालिकाको सिकाइमा अभिभावकले के कस्तो सहयोग गरिदिनसक्छ, छलफल गर्न लगाउनुहोस् । सहजकर्ताले अध्ययन सामग्रीको आधारमा समूह कार्यमा सहयोग गरिदिनुहोस् । तर, सकेसम्म सहभागीको विचारलाई प्राथमिकता दिनुहोस् । छलफलपछि समूहगत रूपमा प्रस्तुत गराउनुहोस् ।

अब सहभागीहरूलाई समूहमा काँड दिएर “आज हाम्रो बच्चाले के भनिरहेको छ ? सुन्नुहोस् त” भनेर सबैलाई शान्त हुन अनुरोध गर्नुहोस् ।

निम्न बाल सन्देशलाई सबैले सुन्ने गरी पढ्नुहोस् वा पढ्न सक्ने अभिभावकलाई पढ्न दिनुहोस् :



बाल सन्देश: मलाई घरमा पनि सिक्न सहयोग गरिदिनु भए मात्रै मेरो पढाइलेखाइ पनि राम्रो हुँदै जान्छ ।

यसपछि सहभागीहरूलाई चित्र अवलोकन गराउनुहोस् र चित्रमा “के के देख्नुभयो ?” भन्न लगाउनुहोस् र छलफल गर्नुहोस् ।



स सन्देश

माथिका छलफलमा छुटेका र अध्ययन सामग्रीमा भएको बालमैत्री विद्यालय र सिकाइबारे बुझाई सहभागीको स्तरअनुसार सरल रूपमा र आवश्यक परे स्थानीय भाषामा स्पष्ट गरिदिनुहोस् । अभिभावकलाई आफूले जानेका तथ्यहरू पनि बताउन दिनुहोस् ।

यो चरणको अन्तमा निम्न मुख्य सन्देश पढेर सुनाउनुहोस् :



- ६ देखि ८ वर्षको बालबालिकाको विकासात्मक अवस्था पहिलेभन्दा धेरै फरक हुन्छ र उनीहरूको आवश्यकताहरू पनि फरक हुँदै जान्छ । त्यसैले अभिभावकहरूले बालबालिकाको यस्तो विकासात्मक अवस्था बुझेर सो अनुरूपका आवश्यकताहरूको सम्बोधन गर्नुपर्दछ ।
- प्रारम्भिक बालविकास तथा शिक्षाबाट खल्दै सिक्दै विद्यालय प्रवेश गरेका बालबालिकाका लागि बालमैत्री विद्यालयले समायोजन हुन सहज पाछ ।
- आधारभूत तह (कक्षा १-३)को उद्देश्य बालबालिकालाई आधारभूत साक्षरता, गणितीय ज्ञान तथा सिप र जीवनोपयोगी सिपहरूका साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइसम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्नु हो ।
- नेपालमा भएका विभिन्न अनुसन्धानले बालबालिकाको सिकाइ स्तर कमजोर भएको देखाउँछ । विशेषगरि कक्षा ३ सम्ममा सिकिसक्नुपर्ने नेपाली भाषा, धेरै बालबालिकाले सिक्न सकिरहेका छैनन् । नेपाली पढ्न नसक्ने बालबालिकाले अन्य विषयहरूमा मात्र राम्रो गर्न सक्ने सम्भावना न्यून हुन्छ ।
- विद्यालयमा समायोजनको लागि अभिभावकले विभिन्न क्रियाकलापहरू गरेर बालबालिकाको सर्वाङ्गीण विकास तथा सिकाइलाई सुनिश्चित गर्नुपर्दछ ।

स सङ्कल्प

अभिभावकलाई आज सिकेका सिपहरू कसरी प्रयोगमा ल्याउनुहुन्छ सोध्नुहोस् ।
अभिभावकबाट केही नआएमा निम्न उदाहरणहरू आफूले पढेर अभिभावकलाई
सम्झाउनुहोस् :

म आजैदेखि यो उमेरका बालबालिकाको पढाइलेखाइको बारेमा चासो लिन्छु ।

म आजैदेखि नजिकैका विद्यालय बालमैत्री छन् कि छैनन् हेर्छु ।

म आजैदेखि बालबालिकालाई घरमा सहयोग गर्छु ।

स समीक्षा

कुनै सहभागीलाई स्वस्फूर्त रूपमा अगाडि आउन लगाउनुहोस् र आज सिकेका
कुराबारे १ मिनेट बोल्न लगाउनुहोस् । अरू कसैलाई केही थप गर्न मन लागेमा
भन्न पनि लगाउनुहोस् ।

अनुसूचीहरू

अनुगमन फाराम (नमुना)

फाराम नं.१ (क)

प्रारम्भिक बालविकासको लागि अभिभावक शिक्षा कार्यक्रम सहभागीहरूको विवरण फाराम (सहजकर्ताले प्रयोग गर्ने)

- क) प्रदेश जिल्लाको नाम : स्थानीय तहको नाम : वडा नं. गाउँ टोल :
- ख) सहजकर्ताको नाम थर : संस्थाको नाम :
- ग) प्रशिक्षकको नाम थर :
- घ) सेसन सुरु भएको मिति : साल महिना गते
- ङ) सेसन अन्त भएको मिति : साल महिना गते

क्र.सं.	सहभागीको नाम थर (आमा बुबा, स्याहारकर्ता)	लिङ्ग		ठेगाना	उमेर	पेसा	शैक्षिक योग्यता	बच्चाको नाता	८ वर्ष मुनिको सङ्ख्या		८ वर्ष मुनिको अपाङ्गता भएका सङ्ख्या		अन्य	
		म	पु						बालक	बालिका	बालक	बालिका	गर्भवती	नवविवाहित
१														
२														
३														
४														
५														
६														
७														
८														
९														
१०														
११														

क्र.सं.	सहभागीको नाम थर (आमा बुबा, स्याहारकर्ता)	लिङ्ग		ठेगाना	उमेर	पेसा	शैक्षिक योग्यता	बच्चाको नाता	८ वर्ष मुनिको सङ्ख्या		८ वर्ष मुनिको अपाङ्गता भएका सङ्ख्या		अन्य	
		म	पु						बालक	बालिका	बालक	बालिका	गर्भवती	नवविवाहित
१२														
१३														
१४														
१५														
१६														
१७														
१८														
१९														
२०														
२१														
२२														
२३														
२४														
२५														
२६														
२७														
२८														
२९														
३०														

फाराम भर्नेको नाम :

पद :

हस्ताक्षर :

अभिभावकहरूद्वारा छनौट र प्राथमिकीकरण गरिनुसकारको विषय वा शीर्षकहरू

(सहजकतले अभिभावकसँगको छलफलपछि गर्ने)

सहजकर्ताको नाम : वडा नं. गाउँ टोल :
 प्रदेश : जिल्लाको नाम : स्थानीय तहको नाम :

सत्र	भाग	शीर्षक	छनौट सत्र	मुख्य र प्राथमिकताअनुसारको विषयवस्तु	किताबको सत्र
१	भागा एक प्रारम्भिक बालविकास तथा अभिभावकको भूमिका	अभिभावक शिक्षाको चिनारी र महत्त्व	१	अभिभावक शिक्षाको चिनारी र महत्त्व	
२		प्रारम्भिक बालविकासको जानकारी र महत्त्व	२	प्रारम्भिक बालविकासको जानकारी र महत्त्व	
३		सबै बालबालिकाका आधारभूत अधिकार र प्रारम्भिक बालविकास	३	सबै बालबालिकाका आधारभूत अधिकार र प्रारम्भिक बालविकास	
४		प्रारम्भिक बालविकासमा बुबाको भूमिका	४	प्रारम्भिक बालविकासमा बुबाको भूमिका	
५		प्रारम्भिक बालविकास कार्यक्रमहरू तथा जिम्मेवार शाखा र संस्था	५	प्रारम्भिक बालविकास कार्यक्रमहरू तथा जिम्मेवार शाखा र संस्था	
६	भागा दुई बालबालिकाको विकासात्मक चरण र उचित स्याहार	गर्भावस्थामा आमा र शिशुको स्याहार			
७		नवजात शिशु तथा सुत्केरीको हेरचाह			
८		प्रारम्भिक बाल्यावस्थामा उत्प्रेरणा			
९		सुनौला १००० दिन			
१०		प्रारम्भिक बाल्यावस्थाका विकासात्मक चरण			
११		समयमै अपाङ्गताको पहिचान			

सत्र	भाग	शीर्षक	छनौट सत्र	मुख्य र प्राथमिकता अनुसारको विषयवस्तु	किताबको सत्र
१२	भाग तीन बालस्वास्थ्य, पोषण र सरसफाइ	स्तनपानको महत्त्व र तरिका			
१३		६ महिनादेखिका बालबालिकाका लागि पूरक वा थप खाना			
१४		कुपोषणको कारण र रोकथाम			
१५		सुरक्षित पानीको महत्त्व			
१६		व्यक्तिगत तथा वातावरणीय सरसफाइ			
१७		बालस्वास्थ्य र स्याहार			
१८		बालघातक सरुवा रोगको रोकथाम			
१९		बाल व्यवहार र सकारात्मक अनुशासन			
२०		अभिभावकीय शैली			
२१		हिंसा र दुर्व्यवहारबाट बालबालिकाको सुरक्षा			
२२	भाग चार बाल संरक्षण तथा स्याहार	अभिभावक तथा बालबालिकाको मानसिक स्वास्थ्य			
२३		दुर्घटनाहरूबाट बालबालिकाको सुरक्षा तथा संरक्षण			
२४		विपद्को स्थितिमा बालसुरक्षा र सिकाइ			
२५		सबै बालबालिकाको समावेशी सहभागिता			
२६		प्रारम्भिक बाल सिकाइको महत्त्व			
२७		प्रारम्भिक बालविकासमा खेलको महत्त्व			
२८	भाग पाँच प्रारम्भिक बालसिकाइ	स्थानीय सिकाइ सामग्रीको उपयोग			
२९		बालकेन्द्रित सिकाइ क्रियाकलाप			
३०		बालबालिकासँग कुराकानी र सञ्चार			
३१		प्रारम्भिक साक्षरता तथा गणितीय सिप			
३२		प्रारम्भिक बालविकास तथा शिक्षा			
३३		बालमैत्री विद्यालय र सिकाइ			

नोट : आधारभूत शीर्षकअन्तर्गत पाँच पाठ र छनौट गरी प्राथमिकीकरणका थप १५ पाठ गरी २० पाठहरू अनिवार्य रूपमा सञ्चालन गर्नुपर्दछ । सहभागीहरूले सबै पाठका ज्ञानसिप सिक्नु अति आवश्यक छ ।

फारम भर्नेको नाम :

पद :

हस्ताक्षर :

अभिभावक शिक्षा कार्यक्रममा छुटफुल भएका विषयअनुसारको उपस्थिति (सहजकर्ताले गर्ने)

(अभिभावक शिक्षा सहजकर्ताको लागि सन्दर्भ सामग्रीमा भएको सत्रअनुसार)

सहजकर्ताको नाम नाम :
 प्रदेश..... जिल्लाको नाम :स्थानीय तहको नाम : वडा नं. गाउँ टोल :
 अभिभावक शिक्षा सञ्चालन मिति : देखि समापन मिति :

क्र. सं.	नाम थर	अभिभावक शिक्षा सहजकर्ताको लागि सन्दर्भ सामग्रीमा भएको सत्रअनुसार हाजिर गर्ने																																				
		१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३	१४	१५	१६	१७	१८	१९	२०	२१	२२	२३	२४	२५	२६	२७	२८	२९	३०	३१	३२	३३				
१																																						
२																																						
३																																						
४																																						
५																																						
६																																						
७																																						
८																																						
९																																						
१०																																						
११																																						
१२																																						

क्र. सं.	नाम थर	अभिभावक शिक्षा सहजकर्ताको लागि सन्दर्भ सामग्रीमा भएको सत्रअनुसार हाजिर गर्ने																																			
		१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३	१४	१५	१६	१७	१८	१९	२०	२१	२२	२३	२४	२५	२६	२७	२८	२९	३०	३१	३२	३३			
१३																																					
१४																																					
१५																																					
१६																																					
१७																																					
१८																																					
१९																																					
२०																																					
२१																																					
२२																																					
२३																																					
२४																																					
२५																																					
२६																																					
२७																																					
२८																																					
२९																																					
३०																																					

फारम भर्नेको नाम :

पद :

हस्ताक्षर :

पुनरावलोकन : प्रत्येक सेसन सके पछि सहजकर्ताले भर्ने

सहजकर्ताको नाम नाम : स्थानीय तहको नाम : वडा नं. गाउँ टोल :

प्रदेश जिल्लाको नाम :

अभिभावक शिक्षामा छलफल भएका विषय वस्तुहरू

क्र.सं.	छलफल भएको विषयवस्तु	महिना गते	सञ्चालन समय	कूल सहभागी सङ्ख्या		मुख्य सिकाइ	यस विषयमा आएको समस्या
				महिला	पुरुष		
१							
२							
३							
४							
५							
६							
७							
८							
९							
१०							

क्र.सं.	छलफल भएको विषयवस्तु	महिना गते	सञ्चालन समय	कूल सहभागी सङ्ख्या		मुख्य सिकाइ	यस विषयमा आएको समस्या
				महिला	पुरुष		
११							
१२							
१३							
१४							
१५							
१६							
१७							
१८							
१९							
२०							

आफूले गरेको नयाँ प्रयासहरू :

-
-
-

प्रमाणित गर्नेको नाम थर :

सही :

मिति :

कार्यक्रम संयोजक वा अन्य अनुगामनकर्ताले घरभेटबाट भर्ने अभिभावकको प्रारम्भिक बालविकास ज्ञान, सिप र व्यवहार अवलोकन रजु सूची : (नमुना)

सहजकर्ताको नाम नाम :
 अभिभावकको नाम : बालबालिकाको नाम :
 प्रदेश : जिल्लाको नाम : स्थानीय तहको नाम : वडा नं. गाउँ टोल :

सूचक सङ्ख्या	सूचक	(ज्ञान, सिप र व्यवहार)				कैफियत
		१ अति न्यून	२ न्यून	३ सन्तोषजनक	४ धेरै राम्रो/सबै सकछ	
१	अभिभावक शिक्षाको महत्त्व बताउन सक्ने					
२	बालबालिकाको कुनै चार अधिकार बताउन सक्ने					
३	सुनौलो हजार दिनको महत्त्व बताउन सक्ने					
४	प्रारम्भिक बालविकासका आधार (शारीरिक, मानसिक, संवेगात्मक, भाषा, सामाजिक) बताउन सक्ने					
५	बुबाले बालबालिकाको हेरचाहमा मद्दत गरेको					
६	प्रारम्भिक बालविकासमा आवश्यक जिम्मेवार शाखाबारे बताउन सक्ने					
७	परिवारले गर्भावस्थाका महिलालाई सहयोग र स्याहार गरेको					
८	बालबालिकाको उमेरअनुसार पोषिलो खाना खुवाइएको					
९	बालबालिकामा कुपोषणको कारण भन्न सकेका					
१०	सफा पानीको प्रयोग भएका					
११	बालबालिकाको व्यक्तिगत सरसफाइ भएको					

सूचक सङ्ख्या	सूचक	(ज्ञान, सिप र व्यवहार)					कैफियत
		१ अति न्यून	२ न्यून	३ सन्तोषजनक	४ राम्रो	५ धेरै राम्रो/सबै सक्छ	
१२	घरवरिपरि वा बालबालिका खेल्ने ठाउँको सरसफाइ भएको						
१३	बालबालिकासाग स्थानीय खेलौना प्रयोग गरेर खेलेको वा खेलाइएको						
१४	बालबालिकासाग कुराकानी गर्ने गरेका						
१५	बालबालिकालाई उत्प्रेरित गरेको						
१६	बालबालिकालाई चित्र कथा पढेर सुनाउने गरेको						
१७	बालबालिकालाई बाल केन्द्रित क्रियाकलाप गराउने गरेको						
१८	बालबालिकालाई घरारसीकाममा सिकाइको अवसर दिएको						
१९	बालबालिकालाई सजाय नदिएको						
२०	बालबालिकालाई दुर्व्यवहार नगरेको						
२१	बालबालिकालाई भेदभाव नगरेको						
२२	बालबालिकालाई एकलै छोड्ने नगरेको						
२३	बालबालिकालाई पूर्ण खोप दिइएको						
२४	बालबालिकालाई लाग्ने साधारण रोगबारे बताउन सकेको						
२५	विपदबारे बालबालिकाको लागि पूर्व तयारी गरेको						
२६	बालविकास केन्द्रको क्रियाकलापमा संलग्न भएका						

फाराम भर्नेको नाम :

पद :

हस्ताक्षर :

सचेत अभिभावक

प्रमाणपत्र (नमूना)

श्री.....लाई

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट निर्मित अभिभावक शिक्षा प्याकेजका ५ आधारभूत विषयसहित कठतीमा २० विषयमा (मिति).....देखि (मिति).....

नियमित रूपमा सहभागी भई सचेत अभिभावक बन्न भएकामा

यस प्याकेजबाट सिक्नुभएका ज्ञान तथा सिप बालबालिकाको सर्वाङ्गीण विकासमा प्रयोग गर्नुहुने छ भन्ने आशा र शुभकामनासहित यो प्रमाणपत्र प्रदान गरिएको छ ।



.....

सहजकर्ता

मिति :

.....

आयोजक संस्थाबाट

(पालिका, स्वास्थ्य संस्था, विद्यालय,
गैरसरकारी संस्था आदि)

मिति:

सन्दर्भ सामग्री

- अगाथा थापा, (२०५०), बालविकास, सेतो गुँरास राष्ट्रिय बालविकास सेवा, ललितपुर
- उमा लामा श्रेष्ठ, (२०७४), प्रारम्भिक बाल उत्प्रेरणा, नेशनल इन्सटीच्यूट अफ साइकोलोजी, काठमाण्डौ
- एनसिई-नेपाल, (२०७३) बाल प्रतिभा, विद्यालयमा विपद् व्यवस्थापन सचेतनाका लागि प्रत्येक विद्यालय सुरक्षित विद्यालय, सुरक्षित भविष्य, सुरक्षित राष्ट्र, प्रकाशक शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई-नेपाल) बबरमहल, काठमाण्डौ
- कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, (२०७४), आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) नियन्त्रण ऐन, २०४९, संसोधित
- केन्द्रिय बालकल्याण समिति, (२०७२), बालबालिकालाई दिइने सजाय र केही विकल्पहरू : सचेतना पुस्तिका
- कृषि विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालय, २०७३, नेपालीका लागि असल खानपानसम्बन्धी मार्गदर्शन
- नेपाल कानून आयोग, (२०७४), अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन <http://www.lawcommission.gov.np>
- नेपाल कानून आयोग, (२०७४), विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको ऐन <http://drrportal.gov.np/uploads/document/1509.pdf>
- नेपाल कानून आयोग, (२०७४), स्थानीय सरकार सञ्चालन ऐन <http://www.moljpa.gov.np/wp-content/uploads/2018/>
- नेपाल कानून आयोग, (२०७५), अनिवार्य तथा निःशुल्क शिक्षा ऐन
- नेपाल कानून आयोग, (२०७५), बालबालिका सम्बन्धी ऐन <http://www.lawcommission.gov.np>
- पाठ्यक्रम विकास केन्द्र, (२०७६) आधारभूत तह(कक्षा १ -३)को पाठ्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर
- पाठ्यक्रम विकास केन्द्र, (२०७७) प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर
- प्लान नेपाल, सेभ द चिल्ड्रेन, वर्ल्ड भिजन, २०१४, बालअनुकूल स्याहार र प्रारम्भिक उत्प्रेरणा : प्रारम्भिक बालविकास अभिभावक शिक्षा
- युनिसेफ, (२०७०), प्रारम्भिक बालविकासको लागि अभिभावक शिक्षा : सहजकर्ताको लागि सन्दर्भ सामग्री
- राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र खानेपानी तथा ढल निकास विभाग, भ्याडा-पखालाबाट बच्च ध्यान दिनुपर्ने कुराहरू
- राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, विपद्पछि ध्यान दिनुपर्ने कुराहरू
- राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, (२०७३), सुनौला १००० दिन संचार अभियान कार्यान्वयन निर्देशिका
- राष्ट्रिय योजना आयोग (२०७७), प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७-२०८८, काठमाडौं
- शिक्षा विभाग, (२०६७), बालमैत्री विद्यालय राष्ट्रिय कार्यढाँचा, सानोठिमी, भक्तपुर
- शिक्षा विभाग, (२०६८), अभिभावक शिक्षाको परिचयात्मक तालिम पुस्तिका, सानोठिमी, भक्तपुर
- शिक्षा विभाग, (२०६९), ४८ देखि ६० महिनाका बालबालिकाको प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड
- शिक्षा विभाग, (२०७३), अभिभावक शिक्षा : सहजकर्ताको लागि सन्दर्भ सामग्री तथा चित्रात्मक क्रियाकलाप कार्ड, सानोठिमी, भक्तपुर
- शिक्षा विभाग, (२०७५), राष्ट्रिय न्यूनतम मापदण्ड मार्गदर्शक पुस्तिका २०६७, प्रथम संशोधन, सानोठिमी, भक्तपुर

- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (२०७९) प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रममा रहेका बालबालिकाका लागि प्रारम्भिक सिकाइ तथा विकास प्रगति विवरण (ELDS Report card) मा आधारित निर्माणात्मक मूल्याङ्कन स्रोत पुस्तिका, सानोठिमी, भक्तपुर
- स्वास्थ्य सेवा विभाग, (२०७२), मातृ, शिशु तथा बाल्यकालीन पोषण : समुदाय स्तरीय तालिम निर्देशिका
- स्वास्थ्य सेवा विभाग, (२०७३) आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यन्वयन पुस्तिका (२०६५), तेश्रो संसोधन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा टेकु, काठमाडौं
- स्वास्थ्य सेवा विभाग, (२०७४), बृहत पोषण लक्षित कार्यक्रम : परामर्श पुस्तिका
- स्वास्थ्य सेवा विभाग, (२०७४) निःशुल्क नवजात शिशु उपचार सेवा कार्यक्रम कार्यविधि निर्देशिका, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखा, टेकु, काठमाडौं
- स्वास्थ्य सेवा विभाग, समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन : महिला स्वास्थ्य स्वयं सेविकाहरूका लागि
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, (२०७७), राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्य योजना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, टेकु, काठमाडौं <https://drive.google.com/file/d/13BHh05nqDMKfWRJm-kR1tGWUsRxU3z6Z/view>
- स्वास्थ्य सेवा विभाग, समुदायमा आधारित कुपोषण व्यवस्थापन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकाहरूको तालिमको लागि प्रशिक्षण सहयोगी निर्देशिका, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, टेकु काठमाडौं, नेपाल
- स्वास्थ्य सेवा विभाग, (२०७६) बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यकर्ताहरूको लागि आधारभूत क्षमता अभिवृद्धि पुस्तिका, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा टेकु, काठमाडौं
- स्वास्थ्य सेवा विभाग, (२०७८) मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सञ्चालन निर्देशिका, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, टेकु, काठमाडौं
- सेतो गुराँस राष्ट्रिय बालविकास सेवा तथा सेभ द चिल्ड्रेन, (२०७३), प्रारम्भिक साक्षरता एवं गणित अवधारण तथा सीप : बालविकास केन्द्रका सहजकर्ता तथा तालिमको लागि सहयोगी पुस्तिका
- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, (२०७५) स्थानीय तहमा एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला स्रोत सामग्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं
- Alliance (2002) 100 ways to energise groups: Games to use in workshops, meetings and the community, International HIV/AIDS - Queensberry House, United Kingdom.
- B C Health Planning, (1996), Guiding children's behaviour : book for ECD facilitators / training manual children curriculum differences.
- Benes, F. M., Turtle, M., Khan, Y., & Farol, P. (1994). Myelination of a key relay zone in the hippocampus formation occurs in the human brain during childhood, adolescence, and adulthood. *Archives of General Psychiatry*, 51(6), 477–484. <https://doi.org/10.1001/archpsyc.1994.03950060041004>
- Berthelsen D., (2018), Smalltalk, Victorian Government Parenting Research Centre, www.parentingrc.org.au.
- Bernard van Leer (2004), "Early Childhood Matters", Young Children's Participation, Rhetoric or growing Reality.
- Bożena Muchacka, Play as a form of therapy for children (historical and pedagogical aspects of problem) <https://rep.up.krakow.pl/xmlui/bitstream/handle/11716/4334/1-01--Play-as-a-form-of-therapy>.
- CBS, UNICEF (2019) National Multiple Indicator cluster survey, Key indicators, Central Bureau of Statistics. <https://cbs.gov.np/wp-content/uploads/2020/07/Nepal-MICS-2019-Key-Indicators-.pdf>
- CDC, Positive Parenting Tips for Healthy Child Development- National Center on Birth Defects and Developmental Disabilities Division of Human Development and Disability. <http://www.cdc.gov/ncbddd/cilddevelopment/positiveparenting/middle.html>

- Diana et al., (2009) Human Development- Diane E. Papalia, Sally Wendkos Olds, Ruth Duskin Feldman, Tata McGraw Hill Publishing Company Limited
- Dubow (2009) Long-term Effects of Parents' Education on Children's Educational and Occupational Success: Mediation by Family Interactions, Child Aggression, and Teenage Aspirations, Merrill Palmer Q, Wayne State Univ Press.
- Edgecombe et al., (2001) First-Time Parent Group Resource and Facilitation Guide for Maternal and Child Health Nurses- G. Edgecombe, S. White, G. Marsh, C. Jackson, B. Hanna, S. Newman, D. Scott Published by the Victorian Government Department of Human Services Melbourne, Victoria
- Eriksson et al. (1998) Neurogenesis in the adult human hippocampus. *Nature Medicine* 4, 1313-1317
- FAO, (2021), MINIMUM DIETARY DIVERSITY FOR WOMEN, An updated guide for measurement: from collection to action, Food and Agriculture Organization of the United Nations, Rome.
<https://doi.org/10.4060/cb3434en>
- France E Aboud, (2007) Evaluation of an Early Childhood Parenting Programme in Rural Bangladesh, *J Health Popul Nutr.*; 25(1): 3–13.
- French, G. (2013). Early literacy and numeracy matters. From *Journal of early childhood studies*, OMEP, Vol. 7 April 2013
- Finders J.K. (2016) . *The impact of parenting education on parent and child behaviors: Moderators by income and ethnicity*
- Gardener, H. (1983). *Frames of Mind: The Theory of Multiple Intelligences*.
<https://doi.org/10.1177/001698628502900212>
- Gould et al (1999). *Neurogenesis in the neocortex of adult primates. Science, 286 (5439): 548-52*
- <https://www.science.org/doi/10.1126/science.286.5439.548>
- Hepper, P.(2015). *Behavior During the Prenatal Period: Adaptive for Development and Survival* . Queen's University Belfast. <https://doi.org/10.1111/cdep.12104>
- High/Scope(2005) *The High/Scope Perry Preschool Study*, Educational Research Foundation.
- Hurlock, E. B. (1978). "Child Growth and Development". New Delhi: Tata mcGraw-Hill publishing Company Limited
- Imai et al. (2008). Novel noun and verb learning in Chinese-, English-, and Japanese-speaking children. *National Library of Medicine*
- Johnson, T. G. (2007). The Dvelopment of the social brain in human infancy. *European Journal of Neuroscience*, Vol. 25, pp. 909–)
- Laura E. Berk (2018) *Exploring lifespan development Fourth Edition*, Illinois State University. Boston : Pearson Education, Inc.
- Lenroot K. R. and J. N Giedd (2006), *Brain development in children and adolescents: insights from anatomical magnetic resonance imaging*, *Neuroscience and Biobehavioral reviews*
- Maheshwari, (2013) *Gagne's Hierarchy of Learning*, Roorkee, India. <http://www.vkmaheshwari.com>
- Mary E. Aguilera, (2007), *Play Therapy: Overview and Implications for Counselors* Dale-Elizabeth Pehrsson, M.A. American Counseling association 2007.
- Michael D. De Bellis, E. G. (2011). *Neurodevelopment Biological Association with Children Sexual abuse* . *National Center for Biotechnology NPMCID: PMC3769180* .
- Mills, A.J. (1992) 'Organization, Gender and Culture.' In *Gendering Organizational Analysis*, edited by A.J. Mills & P. Tancred Sheriff, pp.93-111. Newbury Park, CA.
- Ministry of Health and Population, (2019) *NEPAL SAFE MOTHERHOOD AND NEWBORN HEALTH ROAD MAP 2030- Family Welfare Division, Ministry of Health and Population*
- Ministry Home Affairs, (2018) *National Policy for Disaster Risk Reduction 2018*, The Government of Nepal Ministry of Home Affairs, Kathmandu, Nepal.
- Moore, Persaud & Torchia . (2016).*The Developing Human: Clinically Oriented Embryology with Student Consult Online Access*, 9th Edition
- Muenssinger et al. (2013)*Auditory habituation to simple tones: Reduced evidence for habituation in children compared to adult*, *Frontiers in Human Neuroscience* 7:377
- Nepal law Commission, (2075) *The Social Security Act, 2075 (2018)*, Act Number 19

- Plan International, (2021) Promoting Men's Engagement in Early Childhood Development A Programming and Influencing Package
- Punnett and Green, (2019) PSYCHOANALYTIC Play Therapy- AUDREY PUNNETT, PHD, RPT-S, CST-T/ISST & ERIC J. GREEN, PHD, LPC-S, RPT-S, SP- Play Therapy, 14(3), 46-48.
- Regmi, D. B. (2020). *Delineation of DRRM Roles and Responsibilities between Federal, Provincial and Local Level*. Coenmarket United kingdom
- Saffran, Werker S, and Werner, (2006). *Care*. BIOLOGY AND ENVIRONMENT. The Prenatal Environment and Health in Later Life
- Sarwar. S., (2016) Influence of Parenting Style on Children's Behaviour, Habib Public School, Journal of Education and Educational Development, Vol. 3 No. 2
- Seeds for Change,(2020) Facilitation tools for meetings and workshops- A compilation of tools and techniques for working in groups and facilitating meetings or workshops -Fourth edition published in 2020 Printed on recycled paper by Footprint Workers Co-operative
- Shrestha G.K. (2019) State of Children in Nepal, Government of Nepal, Gyanendra Kumar Shrestha, Government of Nepal
- Spencer-Hwang. R, (2021) *Raising Resilient Kids: 8 Principles for Bringing Up Healthy, Happy, Successful Children Who Can Overcome Obstacles and Thrive despite Adversity*.
- UNESCO, (2011), Facilitators' Handbook for Parenting education
- UNICEF, (2017), Standards for ECD parenting programmes, New York, United Nations Children's Fund
- UNICEF, (2017), Early childhood development Programme guidance, New York, United Nations Children's Fund
- UNICEF(2017), *Formative Study on Parental Education in Five Districts of Nepal. Kathmandu, Nepal*
- UNICEF(2021), Indicators for assessing infant and young child feeding practices Definitions and measurement methods, World Health Organization and the United Nations Children's Fund (UNICEF),.
- UNICEF,(2021) UNICEF PROGRAMMING GUIDANCE Nutrition in Middle Childhood and Adolescence: United Nations Children's Fund (UNICEF). Programming Guidance: Nutrition in Middle Childhood and Adolescence. New York.
- USAID (2018), *Better Parenting Facilitator Manual, the United States President's Emergency Plan for AIDS Relief (PEPFAR), and the United States Agency for International Development (USAID)*
- Valentine-French, B. M. (2019). *LIFESPAN DEVELOPMENT*. California, 94105, USA: Creative Commons Attribution-Noncommercial-Share Alike 3.0 u.
- WHO, (2012), Care for child development package, Geneva: World Health Organization.
- WHO, (2018) Mental health: Strengthening Our Response <https://www.who.int/news-room/fact-sheets/detail/mental-health-strengthening-our-response>
- WHO, UNICEF, and World Bank Group. (2018) Nurturing care for early childhood development: a framework for helping children survive and thrive to transform health and human potential. Geneva: World Health Organization.
- Yao.N Wang. Q. (2020). Technostress from Smartphone Use and Its Impact on University Students' Sleep Quality and Academic Performance, REGULAR ARTICLE, Asia-Pacific Edu Res <https://doi.org/10.1007/s40299-022-00654-5>



नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
सानोठिमी, भक्तपुर